

CELEBRATING
30
Years
of Excellence

खुसी बाँड्दै



Gurkhas Finance Ltd.
गोर्खाज फाइनान्स लि.



सञ्चालक समिति



गौरव बुढाथोकी
अध्यक्ष



कल्पना खापुङ्ग
सञ्चालक



नरेन्द्र कुमार अग्रवाल
सञ्चालक



निलम बोहरा
सञ्चालक



युवराज राई
सञ्चालक

विषय-सूची

क्र.स.	विषयहरू	पृष्ठ नं.
१.	वित्तीय संस्था सम्बन्धी जानकारी	३
२.	तीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना	४
३.	साधारण सभा सम्बन्धी जानकारी	५
४.	प्रोक्सी फाराम	७
५.	अध्यक्षज्यूको मन्तव्य	९
६.	सञ्चालक समितिको प्रतिवेदन	११
७.	कम्पनी ऐन, २०६३ को दफा १०९ उपदफा ४ बमोजिमको विवरण	१९
८.	संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन	२३
९.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको वार्षिक विवरण	२९
१०.	का.मु. प्रमुख कार्यकारी अधिकृतको मन्तव्य	३२
११.	स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन	३३
१२.	वित्तीय अवस्थाको विवरण (वासलात)	३८
१३.	नाफा नोक्सान हिसाब	४०
१४.	अन्य विस्तृत आम्दानीको विवरण	४१
१५.	इक्वीटीमा भएको परिवर्तनको विवरण	४३
१६.	नगद प्रवाह विवरण	४५
१७.	आधारभूत लेखा नीतिहरू	४८
१८.	अनुसूचीहरू	६१
१९.	प्रकटीकरण र थप जानकारी	९०
२०.	अपरिस्कृत र परिस्कृत वित्तीय विवरणको तुलना	१११
२१.	नेपाल राष्ट्र बैंकबाट प्राप्त वित्तीय विवरण प्रकाशन स्वीकृति पत्र नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृति पत्रमा उल्लेखित निर्देशनहरू	११५ ११४
२२.	सम्बन्धमा वित्तीय संस्थाको प्रतिक्रिया	११६
२३.	प्रस्तावित नियमावली संशोधन तीनमहले	११७
२४.	शाखा कार्यालय सम्बन्धी विवरण	११८

वित्तीय संस्था सम्बन्धी जानकारी

२०८१ आषाढ मसान्तको आधारमा

कम्पनीको प्रकार	पब्लिक लिमिटेड कम्पनी
रजिष्टर्ड कार्यालय	डिल्लीबजार, काठमाडौं
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता मिति	२०५१/०४/११
दर्ता नम्बर	९७८०७
स्थायी लेखा नम्बर	५०००६००६१
कार्यक्षेत्र	राष्ट्रियस्तर
शाखा सञ्जाल	२६
एक्स्टेन्सन कारुण्टर	१
एटिएम संख्या	६
चुक्ता पुँजी	८६७,९९३,८००
कुल निक्षेप	९,७१०,१७१,३६८.८०
कुल कर्जा तथा सापटी	७,६९४,३१९,११८.८९
खुद मुनाफा	४२,३७२,८५५
निक्षेप ग्राहक संख्या	११८,३७२
कर्जा ग्राहक संख्या	५,२६३
कर्मचारी संख्या	१९८
नेटवर्थ प्रति सेयर	१५५.६०
पुँजी पर्याप्तता	११.५४
कर्जा निक्षेप अनुपात	७९.२४
आधार दर	१०.२९
व्याजदर अन्तर	४.५५
निष्कृत्य कर्जा अनुपात	१२.७३
सेयर संरचना	
संस्थापक समुह	५७.५१
सर्वसाधारण समुह	४२.४९

तीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस वित्तीय संस्थाको मिति २०८१/०९/०७ गते आइतबार बसेको संचालक समितिको ५०२ औं बैठकको निर्णय अनुसार कम्पनीको तीसौं वार्षिक साधारणसभा देहायको मिति, समय र स्थानमा निम्न लिखित विषयहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरूको उपस्थितिको लागि अनुरोध छ ।

सभा हुने मिति, समय र स्थान :

मिति: २०८१ साल पौष महिना २९ गते सोमबार (तदनुसार १३ जनवरी, २०२५)

समय: बिहान ११:०० बजे ।

स्थान: पानस बैकवेट एण्ड इभेन्ट भेन्चु बसुन्धरा, काठमाण्डौ ।

छलफलका विषयहरू:

क) सामान्य प्रस्ताव

१) आ.व. २०८०/८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात तथा २०८० श्रावण १ देखि २०८१ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

ख) विशेष प्रस्ताव

१) वित्तीय संस्थाको नियमावली संशोधन सम्बन्धमा ।

२) संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर, थपघट गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

ग) विविध ।

संचालक समितिको आज्ञाले

कम्पनी सचिव

साधारण सभा सम्बन्धी सामान्य जानकारी

१. संस्थाको तीसौं वार्षिक साधारण सभा प्रयोजनको लागि यस वित्तीय संस्थाको शेयर नामसारी तथा दाखिला खारेज मिति २०८१/९/१९ गते देखि २०८१/०९/२९ सम्म बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०८१/०९/१८ गतेसम्म कारोबार भई सात कार्य दिन भित्र यस संस्थाको शेयर रजिष्ट्रार श्री एनआईएमवि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा नामसारीको लागि प्राप्त लिखतका आधारमा शेयरधनी दर्ता कित्तावमा कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछ ।

२. साधारण सभामा उपस्थित हुने शेयरधनीहरूले सभा कक्ष भित्र प्रवेश गर्नका लागि प्रवेश पत्र, हितग्राही खाता खोलेको (DMAT) विवरण, शेयर प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने प्रमाणपत्र साथमा लिई आउनुहुन अनुरोध छ ।

३. शेयरधनी महानुभावहरूले सभा भवन प्रवेश गर्नु पूर्व उपस्थिति पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । शेयरधनी उपस्थिति पुस्तिका साधारणसभा हुने दिन विहानको १०:३० बजे देखि खुल्ला गरिनेछ ।

४. साधारणसभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरूले प्रोक्सी फाराम सभा शुरू हुनु भन्दा ४८ घण्टा अगावै कम्पनीको शेयर रजिष्ट्रार श्री एनआईएमवि एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा दर्ता गराइसक्नुपर्नेछ । प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत यस संस्थाको शेयरधनी हुनु आवश्यक छ ।

५. साधारणसभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी सकेपछि सम्बन्धित शेयरधनी आफैँ साधारणसभामा उपस्थित हुन वा प्रतिनिधि फेरबदल गर्न चाहेमा साधारणसभा शुरू हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि नै सो को सुचना संस्थाको शेयर रजिष्ट्रार श्री एनआईएमवि एस क्यापिटल लिमिटेड, लाजिम्पाटमा पठाउनु हुन अनुरोध छ । यस्तो जानकारी प्राप्त भएमा अधिल्लो प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।

६. कुनै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) मुकरर गरिएकोमा कार्यालयमा पहिलो दर्ता भएको प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइनेछ ।

७. नाबालक वा विक्षिप्त शेयरधनीको हकमा संस्थाको शेयरधनी दर्ता पुस्तिकामा संरक्षकको रूपमा नाम दर्ता भएको व्यक्तिले मात्र साधारणसभामा भाग लिन वा प्रतिनिधि (प्रोक्सी) नियुक्ति गर्न सक्नेछ ।

८. संयुक्त रूपमा साधारण शेयर लिने शेयरधनीहरूको हकमा त्यस्तो शेयरधनीहरू मध्येबाट सर्वसम्मत रूपमा मनोनित प्रतिनिधिले वा सो बमोजिम कुनै प्रतिनिधि नियुक्त नभएमा शेयरधनीहरूको दर्ता कित्तावमा पहिलो नाम उल्लेख भएको शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछ ।

९. कुनै शेयरधनीहरूलाई कम्पनीको सम्बन्धमा केही जिज्ञासा भए त्यस्तो बेहोरा लिखित रूपमा सभा शुरू हुनुभन्दा कम्तीमा सात दिनअघि कम्पनीको कार्यालयमा पठाउनुहुन अनुरोध गर्दछौं । तर यसलाई छलफल र पारित प्रस्तावको रूपमा पेश गरिने छैन ।

१०. अन्य थप जानकारीको लागि यस संस्थाको वेवसाइट www.gurkhasfinance.com.np, संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाण्डौ तथा शेयर रजिष्ट्रार श्री एनआईएमवि एस क्यापिटल लि, लाजिम्पाट, काठमाण्डौमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

गोर्खाज फाइनेन्स लिमिटेड

चारखाल रोड, डिल्लीबजार, काठमाण्डौ

फोन: ०१-४५३७४०९/४५३०५२७

फ्याक्स : ०१-४०११५२५

Email: info@gurkhasfinance.com.np

Web: www.gurkhasfinance.com.np



(दफा ७१ को उपदफा (३) संग सम्बन्धित)

प्रोक्सी फारम

श्री सञ्चालक समिति
गोर्खाज फाइनेन्स लिमिटेड
डिल्लीबजार, काठमाडौं ।

विषय: तीसौं वार्षिक साधारण सभामा प्रतिनिधि नियुक्त गरेको बारे ।

जिल्ला न.पा./गा.पा., वडा नं. बस्ने म/हामी ले त्यस कम्पनीको शेयरधनीको हैसियतले संवत् २०८१ पौष २९ गतेका दिन हुने तीसौं वार्षिक साधारण सभामा म/हामी स्वयम् उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन तथा मतदान गर्नका लागि जिल्ला न.पा./गा.पा., वडा नं. बस्ने श्रीलाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छु/पठाएका छौं ।

निवेदकको

दस्तखत

नाम :

प्रतिनिधि नियुक्त भएको व्यक्ति :

हस्ताक्षर :

शेयरधनी नं./BOID No :

मिति :

ठेगाना :

शेयरधनी नं./BOID No :

शेयर संख्या :

द्रष्टव्य : यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा पेश गरि सक्नु पर्नेछ ।

प्रवेश पत्र


शेयरधनी

शेयर संख्या

शेयरधनी परिचय नं.

गोर्खाज फाइनेन्स लिमिटेडको मिति २०८१ पौष २९ सोमबारका दिन हुने तीसौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र ।

.....
शेयरधनीको दस्तखत


.....
(कम्पनी सचिव)

नोट : यो प्रवेश पत्र सभाकक्ष प्रवेश देखि साधारण सभा सम्पन्न नहुन्जेलसम्म अनिवार्य रूपमा साथमा राख्नुहोला ।

तीसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिका अध्यक्षज्यूको मन्तव्य

तीसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिका अध्यक्षज्यूको मन्तव्य

आदरणीय सेयरधनी महानुभावहरू,
वित्तीय संस्थाका सञ्चालकज्यूहरू, वित्तीय संस्थाका कामु. प्रमुख
कार्यकारी अधिकृतज्यू, कम्पनी सचिवज्यू, कर्मचारी साथीहरू एवं
आमन्त्रित सेयरधनी महानुभावहरू ।

गोर्खाज फाइनेन्स लिमिटेडको तीसौं वार्षिक साधारण सभामा
उपस्थित हुनु भएका सम्पूर्ण सेयरधनी महानुभावहरू एवं उपस्थित
अन्य महानुभावहरूमा वित्तीय संस्थाको सञ्चालक समितिको तर्फबाट
हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।

संस्थागत सुशासन तथा वित्तीय अनुशासन कायम गर्दै संस्थालाई
हरेक दृष्टिकोणले सफल र अबल बनाउन हामी सञ्चालकहरू लागि
परिरेका छौं । साविकको काठमाडौं फाइनेन्स लिमिटेड र गोर्खा
डेभलपमेन्ट बैंक लिमिटेडसँग एक आपसमा गाभिएपछि संस्थाले धेरै
उत्तरदायकता पार गरिसकेको छ । संस्थामा देखिएका अनेकन
समस्याहरूलाई समाधान गरिसकिएको छ भने अझै केही समस्याहरू
समाधानको बाटोमा रहेका छन् । संस्थालाई कठिन अवस्थाबाट
आजको अवस्थामम्म ल्याउन अतुलनिय योगदान पुऱ्याउनु हुने समग्र
लगानीकर्ताहरू प्रति जति प्रशंसा गरे पनि कमी नै हुन्छ । असहज
अवस्थाबाट आजको अवस्थामा ल्याउन तन मन दिएर साथ सहयोग
तथा उचित सुभाव दिनु हुने अग्रजहरू प्रति आभार तथा धन्यवाद
व्यक्त गर्दछु ।

कोभिड-१९ महामारीको असर कम हुँदै गएता पनि गएको वर्षमा
कोभिड-१९ महामारीको र विश्वका केही राष्ट्रहरू बिच चलेको युद्धले
(रूस युक्रेन तथा इजरायल प्लेसटाइन युद्ध) आर्थिक गतिविधिहरूलाई
पारेको नकारात्मक प्रभाव, पेट्रोलियम पदार्थ र खाद्य वस्तुहरूको
अत्यधिक मुल्य वृद्धि भई उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका
कारण आर्थिक गतिविधिमा आएको मन्दी तथा व्याजदरमा भएको
बृद्धि जस्ता देश विदेशमा घटेका विविध घटना परिघटनाबाट श्रृजित
विषम परिस्थितिले बैंकिङ्ग क्षेत्र मात्र नभई देशको समग्र आर्थिक
अवस्थालाई प्रभाव पारेको परिदृश्य हामीसामु प्रष्ट छ ।

बजारमा समग्र मागमा आएको कमी, नेपाल राष्ट्र बैंकबाट कर्जा
विस्तार लिइएको संकुचित मौद्रिक नीति, सुस्त रियलस्टेट व्यवसाय
तथा राष्ट्रिय रूपमा देखिएको सहकारी समस्याले समेत वित्तीय
संस्थाको व्यवसाय विस्तारमा प्रतिकूल प्रभाव परेको छ भने संस्थामा
बढ्दो निष्कृत्य कर्जा, बजारमा देखिएको तरलता अभाव एवं अन्य
विविध पाटाहरूले गैह्र बैंकिङ सम्पत्ति समयमा विक्री गर्न नसकिनु
नै आजको दिनको मुख्य चुनौतीको रूपमा रहेको छ ।

यस गरिमामय सभामा उपस्थित सेयरधनी महानुभावहरू समक्ष
वित्तीय संस्थाको आ.व. २०८०/८१ को समग्र गतिविधि तथा वित्तीय
संस्थाले हालसम्म हासिल गरेका उपलब्धिहरूको विस्तृत वित्तीय
विवरण सहितको सञ्चालक समितिको प्रतिवेदन यहाँहरू समक्ष यसै
प्रतिवेदन साथ संलग्न गरी म आफूना केही व्यक्तिगत धारणाहरू
राख्न अनुमति चाहन्छु ।

स्थापनाको ३० वर्षमा आइपुग्दा गोर्खाज फाइनेन्सले थुप्रै कोशेदुङ्गाहरू
पार गरिसकेको छ । तपाईं सेयरधनी महानुभावहरूको निरन्तरको
सद्भाव र सहयोग, ग्राहकहरूको हामीप्रतिको प्रगाढ विश्वास तथा
माया, नियामक निकायहरूको मार्ग निर्देशन र कर्मचारीहरूको अथक
प्रयासका कारणले आज हामी नेपालको सबल एवं उत्कृष्ट वित्तीय
संस्थाको रूपमा स्थापित हुने पथमा लम्की रहेका छौं । विज्ञान
प्रविधिको नयाँ नयाँ आयामहरूलाई अंगाल्दै परिमार्जित र परिष्कृत
सेवा उन्मुख हुने क्रममा हामी प्रचलित कानून तथा नियामक
निकायहरूको नीति, निर्देशनको पालना, जोखिम व्यवस्थापन र
सुशासन कायम गर्नमा अबल रहदै आएका छौं । आज विशेषतः
डिजिटल बैंकिङ्गको क्षेत्रमा फड्को मार्दै ग्राहकको विश्वसनीय वित्तीय
संस्थाको रूपमा स्थापित हुन सकेका छौं । यस संस्थाले आधुनिक
बैंकिङ्ग प्रणाली अन्तर्गत सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना
प्रविधिहरूको उच्चतम प्रयोग गरी सहज र सर्वसुलभ सेवा उपलब्ध
गराउदै आएको छ । जस अन्तर्गत ABBS, IPS, Internet Banking,
Mobile Banking, Chip-based VISA ATM Service, ASBA, C-ASBA,
Fast Remittance Service लगायत थुप्रै सुविधाहरू उपलब्ध छन् ।

समीक्षा वर्षमा वित्तीय संस्थाको निक्षेप संकलन रु ९.७२ अर्ब संकलन
गरी रु ७.६९ अर्ब कर्जा लगानी गर्न सफल भएको छ । नेपाल
राष्ट्र बैंकको निर्देशन बमोजिम अधिल्ला आ.व.मा ५ प्रतिशत रहेको
खुद व्याज अन्तर यस आ.व.मा ४.६० प्रतिशत भन्दा तल राख्नु पर्ने
नियामकिय प्रावधानले गर्दा व्यापार व्यवसायमा वृद्धि भएतापनि समीक्षा
वर्षमा वित्तीय संस्थाको खुद व्याज आम्दानीमा १३.५० प्रतिशतले
कमी आएको छ । वित्तीय संस्थाले निष्कृत्य कर्जा घटाउने गहन
अटोट लिएपश्चात् समीक्षा वर्षमा रु ३.९१ करोड बराबरको कर्जा
अपलेखन गरिएकोले समेत वित्तीय संस्थाको खुद मुनाफा प्रभावित
रहन गयो । समीक्षा वर्षमा वित्तीय संस्थाको प्रति शेयर नेटवर्थ रु
१५५.६० (अघिल्लो वर्ष १५०.५४) कायम भएको छ भने कुल जगेडा
कोषको रकम रु ४६.४८ करोड रहेको छ । अघिल्लो वर्ष रु ६२.४७
करोड संचिति नोक्सानीमा रहेकोमा यस आ.व. वित्तीय संस्थाले
रु ११.७४ करोडले संचिति नोक्सानी घटाउन सफल भएको छ र
संचिति नोक्सानी रु ५०.७२ करोडमा भरेको छ । २१ हजार भन्दा
अधिक सेयरधनीज्यूहरू, १ लाखभन्दा अधिक निक्षेपकर्ता, ५ हजार
अधिक कर्जा ग्राहक एवं २०० भन्दा अधिक कर्मचारीहरूको अथक
मिहेनत एवं मायाले संस्थालाई यहाँ ल्याई पुऱ्याउन सफल भएको
छ । स्थापनाकाल देखि नै वित्तीय संस्थाविरुद्ध विभिन्न मुद्दाहरू

दायर हुदै आएकोमा वित्तीय संस्थाविरुद्ध ठुलो दायित्व भएको मुद्धा वित्तीय संस्थाको पक्षमा फैसला हुनु सुखद रहेको जानकारी यस सभामा गराउँदछु । थप बाँकी तथ्यपरक (Data Based) जानकारीहरू संस्थागत प्रतिवेदनहरूमा अवश्य हेर्नुहुने नै छ ।

लगानीकर्ताज्यूहरू, संस्थागत सुशासन अन्तर्गत संस्थाले सकेसम्म सबै सरोकारवाला समूहहरूलाई सन्तुष्ट बनाउन सक्नुलाई नै पूर्ण सफलता ठान्नु पर्ने हुन्छ । तथापी हामीले हाम्रो लगानीकर्ताहरूलाई जे-जस्तो कारणले भएपनि लामो समयदेखि कुनै प्रकारको लाभांश (Dividend) वितरण गर्न नसकेकोमा हामी सञ्चालकहरू एकदमै दुखी एवं गम्भीर छौं । लाभांश वितरण गर्न नसकेता (मिलाउन बाँकी रहेको संस्थापक सेयर अनुपात कम्पनी ऐनले गरेको व्यवस्था अनुसार संस्थापक समुह ५१ प्रतिशत र सर्वसाधारण समुह ४९ प्रतिशत) संस्थापक समुहमा रहेको सेयर स्वामित्वलाई सर्वसाधारणमा परिणत गरी खातामा सर्वसाधारण समुहको शेयर समेत ट्रान्सफर भइसकेकोले यहाँहरूलाई पक्कै लाभ हुनेछ भन्ने विश्वास लिएको छु ।

बैकिङ्ग क्षेत्रमा रहेको तीब्र प्रतिस्पर्धामा गोर्खाज फाइनेन्सले वित्तीय क्षेत्रमा आफ्नो सफल पहिचानलाई निरन्तरता दिन सक्षम रहेको यहाँहरूलाई विदितै छ । यसका लागि आ-आफ्नो ठाँउबाट महत्वपूर्ण योगदान पुऱ्याउनु हुने सम्पूर्ण शेयरधनी महानुभाव, ग्राहकवर्ग, शुभेच्छुक, वित्तीय संस्थाका कर्मचारीवर्ग तथा अन्य सम्पूर्ण सम्बद्ध निकायहरूलाई पुनः धन्यवाद ज्ञापन गर्दछु । यहाँहरूबाट प्राप्त हुने रचनात्मक सल्लाह, सुभावा, सहयोग तथा सद्भावबाट हामीलाई आफ्नो लक्ष्य प्राप्तिको दिशामा अघि बढ्न थप उर्जा प्रदान हुनेछ । सञ्चालक समिति सदैव संस्थागत सुशासन एवं दिगो बैकिङ्गलाई आत्मसाथ गर्दै अघि बढि रहेको विषय यहाँहरूलाई जानकारी गराउँदै नियामक निकायबाट जारी भएका निर्देशनहरू पालना साथै संस्थाले समेत दिगो विकासका अवधारणालाई पालना गर्ने क्रममा आवश्यक विभिन्न नीति बनाई संस्थालाई नीतिगत रूपले समेत सबल बनाउने पक्षमा लागि रहेको जानकारी यस सभामा गराउन चाहान्छु ।

आजको यस तीसौं वार्षिक साधारण सभामा पेश गरिएको सामान्य तथा विशेष प्रस्तावहरू एवं सञ्चालक समितिको तर्फबाट साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन समेत छलफल गरी पारित गरिदिनुहुन आदरणीय शेयरधनी महानुभावहरू समक्ष हार्दिक अनुरोध गर्दछु ।

यस गरिमामय सभामा भाग लिनुहुने सम्पूर्ण शेयरधनी महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दै तपाईंहरूको अमूल्य सुभावा, सल्लाह एवं सहयोग यस वित्तीय संस्थाको प्रगतिको मार्गदर्शनको रूपमा प्राप्त हुने विश्वास लिएको छु । यसै गरि हामीलाई निरन्तर रूपमा अमूल्य मार्गदर्शन, परामर्श तथा समयमै कार्य सम्पादन गरिदिई सहयोग पुऱ्याउँदै आउनु भएका नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., तथा अन्य सरोकारवाला नियामक निकायहरू, हाम्रा समस्त ग्राहक महानुभावहरू, वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मठ कर्मचारीहरू लगायत प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुऱ्याउँदै आउनु भएका सम्पूर्ण शुभेच्छुकहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

विशेष धन्यवादको क्रममा यस संस्थाका पूर्व अध्यक्ष तथा सञ्चालक श्री डेकेन्द्र कुमार राई र सञ्चालक श्री कर्ण बहादुर राई जसले संस्थामा हुँदा वा नहुँदा आफ्नो अतुलनीय योगदान दिनु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनहरूमा पनि उहाँको साथ सहयोग समर्थन र मार्गदर्शन यसरी नै पाउनेछौं भन्ने आशा गर्दै उहाँहरूमा विशेष धन्यवाद व्यक्त गर्न चाहान्छु ।

अन्त्यमा, व्यस्त समयमा समेत हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस सभामा पाल्नु भएका शेयरधनी सदस्यहरू तथा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
धन्यवाद ।

गौरव बुढाथोकी
अध्यक्ष

गोर्खाज फाइनेन्स लिमिटेड
मिति: २०८१ पौष २९ गते

तीसौं वार्षिक साधारण सभा सञ्चालक समितिको प्रतिवेदन

आदरणीय सेयरधनी महानुभावहरू,
गोर्खाज फाइनेन्स लिमिटेडको तीसौं वार्षिक साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण सेयरधनी महानुभावहरू, हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएका वित्तीय संस्थाका वाह्य लेखापरीक्षक, वित्तीय संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरू लगायत समस्त वित्तीय संस्था परिवारमा सञ्चालक समिति तथा समस्त वित्तीय संस्थाको तर्फबाट यहाँहरू सबैलाई म यस गरिमामय सभामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।

वित्तीय संस्थालाई सबल, उत्कृष्ट एवं विस्तारित बनाउने उद्देश्यलाई मुर्तस्व दिन यहाँहरूले हामीलाई सञ्चालकको स्ममा चयन गरी हामी प्रति दर्शाउनु भएको विश्वास, आस्था र भरोशाले यस वित्तीय संस्थाको प्रगतिमा निरन्तर लागि रहन हामीलाई उर्जा र उत्साह मिलेको छ । साथै, यहाँहरूको आशा एवं विश्वासलाई मुर्तस्व दिन अफ बढी कटिबद्धताका साथ सदा सर्वदा तल्लिन रहिरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।

म यहाँहरू समक्ष २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँड, नगद प्रवाह विवरण यस अवधिमा वित्तीय संस्थाले गरेको उपलब्धि, सञ्चालनमा देखिएका चुनौतीहरू र समग्र बैकिङ्ग क्षेत्रको पुनरावलोकन सहित सञ्चालक समितिको प्रतिवेदन लगायत अन्य सम्पूर्ण वित्तीय विवरणहरू सभा समक्ष पेश गर्दछु । यो प्रतिवेदन कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकद्वारा समय-समयमा जारी भएका निर्देशनहरूको अधिनमा रही तयार गरिएको छ । म यस सभामा सञ्चालक समितिको तर्फबाट बैकिङ्ग क्षेत्रको समग्र परिसूचक प्रस्तुत गर्दै वित्तीय संस्थाको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा व्यवसायिक रणनीति तथा भावी योजनाहरू प्रस्तुत गर्दछु ।

१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असरहरूबाट यस वित्तीय संस्थालाई परेका प्रभावहरू

देशको राजनीतिक एवं आर्थिक अवस्था, सरकार तथा नियामक निकायहरूको नीति, नियम तथा निर्देशनहरू, व्यवसायिक प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय बजारसँगको देशको कुटनीतिक एवं आर्थिक सम्बन्ध, समग्र अर्थतन्त्रका परिसूचकहरू आदिको प्रत्यक्ष अप्रत्यक्ष असर बैकिङ्ग व्यवसायमा पर्दछ । आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिको विवेचना निम्नानुसार गरिएको छ ।

अन्तर्राष्ट्रिय आर्थिक स्थिति:

विश्व अर्थतन्त्र अनुमान गरिएभन्दा सुदृढ रहन गएको भएता पनि कोभिड महामारीको दीर्घकालीन प्रभाव र रूस युक्रेन साथै मध्यपूर्वमा जारी भूराजनैतिक तनावले विश्वको आर्थिक वृद्धि कमै रहने आँकलन रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा ३.३ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा ३.२ प्रतिशत रहने अनुमान रहेको छ । विश्व अर्थतन्त्रको मुद्रास्फीतिमा क्रमिक सुधार हुँदै गएको छ । सन् २०२३ मा विश्व

मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.९ प्रतिशत र सन् २०२५ मा ४.४ प्रतिशतमा झर्ने कोषले प्रक्षेपण गरेको छ । विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धि र मुद्रास्फीति कोभिडपूर्वको अवस्थामा पुग्न लागेको छ भने धेरैजसो उदीयमान र विकासोन्मुख राष्ट्रहरूमा आर्थिक वृद्धि लयमा फर्कन सकेको छैन भने मुद्रास्फीति पनि उच्च रहेको छ ।

राष्ट्रिय आर्थिक स्थिति:

आर्थिक वर्ष २०८०/८१ मा मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको र बाह्य क्षेत्र सबल रहेको छ भने कूल गार्हस्थ्य उत्पादन सुधारोन्मुख रहेको छ । बैकिङ्ग प्रणालीमा अधिक तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेका छन् । अधिक तरलताका बाबजुद कर्जा बिस्तार अनुमान गरिएभन्दा कम भएको छ भने निष्कृय कर्जा अनुपातमा वृद्धि भएको छ । २०८१ असार मसान्तसम्ममा मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फको कर्जा लगानी रु.५२ खर्ब ७३ अर्ब अर्थात् कूल गार्हस्थ्य उत्पादनको करीब ९२.० प्रतिशत रहेको अनुमान छ । वैदेशिक रोजगारी र विदेश अध्ययनमा ठूलो संख्यामा युवाहरू विदेश गएकोले आन्तरिक माग शिथिल रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ६.०० प्रतिशत राख्ने लक्ष्य लिइएको नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहने अनुमान गरिएको छ । समीक्षा आ.व. मा खासगरी आवास तथा खाद्य सेवा, विद्युत तथा ग्यास र यातायात तथा भण्डारण उपक्षेत्रको विस्तारले आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको अनुमान गरिएको छ । निर्माण र उत्पादनमूलक क्षेत्रको वृद्धिदर भने ऋणात्मक नै रहेको अनुमान छ । आर्थिक वर्ष २०८०/८१ मा कूल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २४.१० प्रतिशत, १३.०० प्रतिशत र ६२.९० प्रतिशत रहेको छ । समीक्षा वर्षमा कूल गार्हस्थ्य बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात ७.६१ प्रतिशत रहेको छ ।

कर्जा तथा निक्षेपको अवस्था

कर्जा प्रवाह आर्थिक वर्ष २०७९/८० को ३.८ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ५.८ प्रतिशतले बढेको छ भने निक्षेप संकलन आर्थिक वर्ष २०७९/८० को १२.३ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा १३.० प्रतिशतले बढेको छ । देशको आर्थिक गतिविधिमा संकुचन आएका कारण आन्तरिक मागमा कमी भई कर्जामा अपेक्षाकृत वृद्धि (११.५ प्रतिशतको प्रक्षेपण) भने हुन सकेन ।

२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो । २०८१ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेपमा चल्ती, बचत, मुद्दती र अन्यको अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत, ५६.४ र ७.५ प्रतिशत रहेको छ जुन अघिल्लो वर्ष क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत, ५८.९ र ६.८ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंक तथा वित्तीय संस्थाहरूको

लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा, १३.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) र २०.३ प्रतिशत कर्जा अन्य धितोमा प्रवाह भएको छ । गत आव.को अन्त्यमा त्यसरी प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत, ११.६ प्रतिशत र २०.४ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २२.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा २२.० प्रतिशतले, ओभरड्रफ्ट कर्जा ४६.३ प्रतिशतले र डिमान्ड तथा चालू पूँजी कर्जा १७.६ प्रतिशतले घटेको छ ।

आयात निर्यात

आर्थिक वर्ष २०८०/८१ मा कूल वस्तु आयात १.२ प्रतिशतले कमी आई रु.१५९२ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले बढेको थियो । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

अघिल्लो वर्ष २१.४ प्रतिशतले घटेको कूल वस्तु निर्यात आर्थिक वर्ष २०८०/८१ मा ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड पुगेको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कूल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आई रु.१४४० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष ९.७ प्रतिशत रहेको निर्यात-आयात अनुपात समीक्षा वर्षमा ९.६ प्रतिशत रहेको छ ।

विदेशी विनिमय सञ्चिति

२०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड रहेको कूल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

विशेषण

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा आर्थिक वर्ष २०८०/८१ मा ७.६ प्रतिशतले कमी आएको तथ्याङ्क रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या ४०.३ प्रतिशतले बढेको

थियो । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु. रु.१४४५ अर्ब ३२ करोड पुगेको छ ।

चालू खाता एवम् शोधनान्तर स्थिति

अघिल्लो वर्ष घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०८०/८१ मा रु.२२१ अर्ब ३४ करोडले वचतमा रहेको छ । समीक्षा वर्षमा पूँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई रु.५ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षमा पूँजीगत ट्रान्सफर रु.७ अर्ब ५४ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब ४० करोड कायम भएको छ भने शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ ।

मुद्रास्फीति

आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत थोक मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ८.४७ प्रतिशत रहेको थियो ।

ब्याजदर

२०८० असारमा ९१-दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ६.३५ प्रतिशत रहेकोमा २०८१ असारमा ३.०० प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर भने २०८० असारको ३.१४ प्रतिशतको तुलनामा २०८१ असारमा २.९९ प्रतिशत रहेको छ ।

२०८१ असारमा वाणिज्य बैंकहरूको भारित औसत निक्षेपको दर ५.७७ प्रतिशत र कर्जाको दर ९.९३ प्रतिशत रहेको छ । २०८० असारमा यी दरहरू क्रमशः ७.८६ प्रतिशत र १२.३० प्रतिशत रहेका थिए । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार दर २०८० असारको १०.०३ प्रतिशतको तुलनामा २०८१ असारमा ८.०० प्रतिशत कायम भएको छ ।

पूँजी बजार

२०८० असार मसान्तमा २०९७.१० बिन्दुमा रहेको नेप्से सूचकाङ्क वृद्धि भई २०८१ असार मसान्तमा २२४०.४१ पुगेको छ भने धितोपत्र बजार पूँजीकरण रु.३०८२ अर्ब ५२ करोड बाट रु. रु.३५५३ अर्ब ६८ करोड कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत २७० कम्पनीहरूमध्ये १३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ वटा जलविद्युत् कम्पनी, २२ वटा उत्पादन र प्रशोधन उद्योग, ७ वटा होटल, ७ वटा लगानी कम्पनी, ४ वटा व्यापारिक संस्था र ७ वटा अन्य समूहका रहेका छन् । २०८० असार मसान्तमा यस्तो संख्या २५४ रहेको थियो ।

२. विगत वर्षहरूका कारोबारहरूको समीक्षा र आर्थिक वर्ष २०८०/८१ का वित्तीय कारोबारहरूको सिंहावलोकन


मुलुकमा स्थापित विभिन्न बैंक, वित्तीय संस्थाहरूद्वारा प्रदान गरिने वित्तीय सेवाहरूसँगै यस वित्तीय संस्थाले समेत प्रतिस्पर्धी रूपले आफ्ना ग्राहकवर्गको अपेक्षा तथा आवश्यकता अनुसारका वित्तीय सेवाहरूलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समयमा बैकिङ्ग क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरूलाई यस वित्तीय संस्थाले समेत आत्मसात गर्दै सेवाग्राहीहरूको सन्तुष्टी एवं

उनीहरूको सूचना श्रोत तथा तथ्याङ्क प्रणालीको सुरक्षाप्रति सदाभै अधिकतम जोड दिईएको छ । यसका अलावा नियामक निकायबाट जारी भएका निर्देशनहरूलाई पालना गर्दै कारोबारमा चुस्तता ल्याउने प्रयासको साथै बैंक, वित्तीय संस्थाहरूको शाखा सञ्जालमा भईरहेको बृद्धि, बढ्दो प्रतिस्पर्धा, समग्र आर्थिक बृद्धिदरमा न्यूनता हुँदाहुँदै पनि समीक्षा वर्षमा समेत यस संस्थाले निक्षेप संकलन, कर्जा प्रवाह, मुनाफा आर्जन, लाभांश वितरण जस्ता क्षेत्रहरूमा सन्तोषजनक उपलब्धिहरू हासिल गर्न सफल भएको छ ।


यस वित्तीय संस्थाले विगत पाँच (५) आर्थिक वर्षहरूमा हासिल गरेका मुख्य उपलब्धिहरूको प्रगति सूचकाङ्कहरू देहाय बमोजिम रहेका छन् :

विवरण	आ.व. २०७६/०७७	आ.व. २०७७/०७८	आ.व. २०७८/०७९	आ.व. २०७९/०८०	आ.व. २०८०/०८१
सेयर पूँजी (रु. हजारमा)	८६७,९९३.८०	८६७,९९३.८०	८६७,९९३.८०	८६७,९९३.८०	८६७,९९३.८०
निक्षेप दायित्व (रु. हजारमा)	७,३१७,९७१.९२	८,२१५,५९५.२१	८,१५६,५५४.६५	८,३०६,०७१.९१	९,७१०,१७१.३७
कर्जा तथा सापट (रु. हजारमा)	५,८४३,३३१.३५	६,११८,४८१.४६	६,७७१,४७६.७०	६,६६५,२८७.७८	७,६९४,३१९.१२


पूँजी संरचना : आ.व २०८०/८१ को अन्त्यमा वित्तीय संस्थाको चुक्ता पूँजी रु. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । २०८१ आषाढ मसान्तमा वित्तीय संस्थाको पूँजी पर्याप्तता अनुपात ११.५४ प्रतिशत रहेको छ ।



निक्षेप संकलन आ.व.२०७९/८० मा वित्तीय संस्था ले कुल रु. ८ अर्ब ३० करोड ६० लाख ७१ हजार निक्षेप परिचालन गरेकोमा आ.व.२०८०/८१ मा १६.९० प्रतिशतले वृद्धि भई रु ९ अर्ब ७१ करोड १ लाख ७१ हजार रहेको छ ।



कर्जा र सापटीहरू : कर्जा र सापटीहरू वित्तीय संस्थाले आ.व.२०७९/८० मा रु. ६ अर्ब ६६ करोड ५२ लाख ८७ हजार प्रवाह गरेकोमा आ.व. २०८०/८१ मा १५.४४ प्रतिशतले वृद्धि भई रु. ७ अर्ब ६९ करोड ४३ लाख १९ हजार पुगेको छ । वित्तीय संस्थाको निष्कृत कर्जा अनुपात १२.७३ प्रतिशत रहेको छ ।



३. चालु आर्थिक वर्षका उपलब्धिहरू र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा संचालक समितिको धारणा:

(क) प्रतिवेदन तयार भएको मिति सम्मको चालु आर्थिक वर्षको कारोबारको समिक्षा:

चालु आर्थिक वर्षको मंसिर महिनाको अन्त्य सम्ममा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा लगानीको अवस्था निम्नानुसार रहेको छ ।
रकम रु हजारमा

विवरण	आषाढ २०८१	मंसिर २०८१	वृद्धि रकम	वृद्धि प्रतिशत
कर्जा	७,६९४,३१९.१२	७,६४३,३६५.७३	-५०,९५३.३९	-०.६६%
निक्षेप	९,७१०,१७१.३७	१०,०३५,५३८.७८	३२५,३६७.४१	३.३५%

(ख) वित्तीय संस्थाले आगामी दिनमा गर्ने कार्यहरू सम्बन्धमा:

वित्तीय संस्थाले आगामी दिनमा व्यवसाय विस्तार एवं कर्जा असुली लगायतको कार्यको लागि निम्नानुसारको कार्य गर्ने योजना रहेको छ ।

- वित्तीय संस्थाको कर्जा असुलीलाई थप चुस्त दुरुस्त राख्ने ।
- वित्तीय संस्थाको नाममा रहेका गैह्र बैकिङ सम्पत्तिलाई यथाशिघ्र विक्री वितरण गर्ने ।
- कर्जा लगानीको लागि सम्भाव्य क्षेत्र पहिचान गरी कर्जा लगानीलाई प्राथमिकतामा राख्ने ।
- व्यावसायिकरूपले सम्भाव्य देखिएका देशका विभिन्न स्थानहरूमा शाखा कार्यालय स्थापना गर्ने ।
- लगानीको क्षेत्रमा थप विविधिकरण गर्ने र आम्दानीको दायरा फराकिलो बनाउने ।
- समयको माग र संस्थाको आवश्यकतालाई ध्यानमा राख्दै अन्य सुविधाहरू थप गर्दै जाने ।
- वित्तीय संस्थाको सेवाहरू तथा ग्राहकहरूको कारोवारलाई छिटो, छरितो र सुरक्षित बनाउनका लागि बैकिङ सफ्टवेयरलाई अभै प्रभावकारी बनाउने ।
- आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै जोखिम न्यूनीकरणमा विशेष ध्यान दिने । जोखिममा आधारित व्यवस्थापकिय निर्णय लिने संस्कारलाई प्रभावकारी रूपमा लागु गर्ने ।
- वित्तीय संस्थाको अमूल्य सम्पत्ति मानव संसाधनलाई सामनुल वृत्ति विकासको लागि आवश्यक तालिमहरू सञ्चालन गर्ने ।
- नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम NFRS 9 Expected Credit Loss Model लाई पूर्ण रूपमा लागु गर्ने ।
- वित्तीय पहुँचसम्बन्धी कार्यक्रम गर्ने

४. वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुविधाहरू

(क) विप्रेषण सेवा :

वित्तीय संस्थाले हाल Western Union Money Transfer, Nabil Remit, Prabhu Remit, GME Remit, Samsara Remit, City Express Money, Ipay Remit, IME Remit, Himal Remit, JME Remit आदि लगायतका रेमिटयान्स कम्पनीहरू मार्फत विदेशबाट पठाएको रकमका साथै देशको एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउने सेवा छिटो छरितो रूपमा सम्बन्धित व्यक्तिलाई वित्तीय संस्थाका सबै शाखाहरूबाट प्रदान गरिएको छ ।

(ख) सूचना प्रविधिमा विस्तार सम्बन्धमा :

सूचना प्रविधिमा भई रहेको विकासले बैकिङ सेवालाई सहज, पारदर्शी र सरल बनाएको छ । हाल ग्राहकहरूबाट प्रविधिमा आधारित सेवाहरूको माग क्रमशः बढ्दै गएको पाइएको छ । यसर्थ वित्तीय संस्थाले पनि थप आधुनिक सेवा सुविधाहरू विस्तार गर्दै

लैजाने क्रममा Mobile Banking, ABBS, ATM, C-ASBA, Internet Banking, DP Service, Cheque Clearing (ECC), IPS / Connect IPS लगायतका प्रविधिहरूमा आधारित सेवाहरू विस्तार गरिसकेको छ र आगामी दिनमा समेत यसतर्फ विशेष ध्यान दिईनेछ ।

(ग) एटिएम कार्ड सेवा :

वित्तीय संस्थाले नेपाल राष्ट्र बैकद्वारा जारी निर्देशनलाई अवलम्बन गर्दै र जोखिम न्यूनीकरणको लागि Magnetic Card लाई विस्थापित गरी नयाँ एवं थप सुरक्षित Chip Based Debit Card निष्कासन गरिएको छ । वित्तीय संस्थाले प्रधान कार्यालय सहित विभिन्न शाखा कार्यालयहरूमा गरी ६ वटा ठाउँहरूमा आफ्नै एटिएम मेसिनबाट डेबिट कार्ड सेवा प्रदान गर्दै आईरहेको छ । वित्तीय संस्थाले आफ्नो SCT Card लाई विस्थापन गरी VISA Card सेवाको समेत सुरुवात गरिसकेको छ ।

५. शाखा विस्तार सम्बन्धमा :

हाल यस वित्तीय संस्थाले प्रधान कार्यालय सहित देशका विभिन्न भागमा गरी २६ शाखा तथा एक एक्स्टेन्सन मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाले व्यवसाय वृद्धि गर्न सम्भाव्य स्थानको अध्ययन गरी उपयुक्त स्थानमा शाखा विस्तार गर्ने नीति अवलम्बन गरेको छ ।

६. मानव संसाधनको व्यवस्थापन र विकास :

विद्यमान प्रतिस्पर्धात्मक बैकिङ क्षेत्रमा सफलता हासिल गर्नका लागि दक्ष कर्मचारीहरू नै सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले उपयुक्त वातावरण सहित समय सापेक्ष सुविधाहरू र उचित पुरस्कार दिई काम प्रति उत्प्रेरित गरिरहने नीति वित्तीय संस्थाले अख्तियार गरेको छ । ग्राहकवर्गलाई सर्वसुलभ, छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराई व्यावसायिक उद्देश्य प्राप्ति गर्न जनशक्तिको दक्षता अभिवृद्धिका लागि मानव श्रोत विकास तथा व्यवस्थापनमा विशेष प्राथमिकता दिई विभिन्न तालिम, सेमिनार जस्ता कार्यक्रमको माध्यमबाट कर्मचारीहरूलाई अभिमुखीकरण तालिम संचालन गर्दै आईरहेको छ । व्यवसाय विस्तारको क्रममा चाहिने दक्ष जनशक्ति आफै तयार गर्दै जाने नीति बमोजिम कर्मचारी भर्ना, सरुवा, पदोन्नति र अनुशासनको कारबाही हुने गरेको छ । दक्ष कर्मचारीहरू नै वित्तीय संस्थाको विकासको एकमात्र आधार भएको हुनाले मानव संसाधन विभागले HR Succession Plan को तयारी गरिसकेको छ । वित्तीय संस्थाले मानव संसाधनको उचित व्यवस्थापन गर्न नयाँ सफ्टवेयर जडान गरेको छ । यस प्रणालीको स्थापना पश्चात् कर्मचारीहरूको हाजिरी र बिदाको रेकर्ड र कर्मचारी तलबको गणना पनि सोहि सफ्टवेयरले उपलब्ध गराउने हुनाले त्रुटि कम गर्न र कर्मचारीहरूको उत्पादकत्व बृद्धि गर्न सहयोग पुऱ्याएको छ । नयाँ जनशक्तिको छनोट र नियुक्तिलाई प्रभावकारी बनाउनको लागि व्यवस्थित प्रणाली

निर्माण गरिएको छ । २०८१ आषाढ मसान्तसम्ममा वित्तीय संस्थामा कुल १९८ जना कर्मचारी कार्यरत रहेका छन् ।

७. सामाजिक उत्तरदायित्व :

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा नेपालको दिगो विकास लक्ष्यलाई आत्मसात् गर्दै वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो स्थापना काल देखि नै सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । समीक्षा वर्षमा विशेष गरी वित्तीय संस्थाले वित्तीय साक्षरता क्षेत्रमा सामाजिक दायित्व निर्वाह गरेको छ ।

८. औद्योगिक तथा व्यवसायिक सम्बन्ध :

वित्तीय संस्थाले आफ्नो बैकिङ्ग व्यवसायसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्बन्ध राख्ने सम्पूर्ण नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, एनआईएमबी एस क्यापिटल, सिडिएस एण्ड क्लियरिङ, मध्यस्तरीय करदाता कार्यालय, औद्योगिक प्रतिष्ठान, व्यापारिक संस्था तथा व्यापारी, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी संस्था, सहकारी संस्था तथा समाजका सबै पक्षसंग सौहार्द्रपूर्ण सम्बन्ध कायम राख्दै आएको छ । वित्त कम्पनी एसोसिएसन, सिविफिन, वित्तीय संस्थाको केन्द्रीय तथा शाखा कार्यालयहरू रहेका स्थानहरूमा सम्बन्धित उद्योग वाणिज्य संघ, व्यापारिक तथा अन्य संस्थालगायतका व्यावसायिक प्रतिष्ठानहरूको सदस्यता लिनुको साथै आफ्नो कार्यक्षेत्रभित्र क्रियाशील अन्य बैंक एवं वित्तीय संस्थाहरूसंग पनि यस संस्थाले मित्रवत् सम्बन्ध कायम गरेको छ । आगामी दिनहरूमा यस्तो सम्बन्धलाई अझ बलियो र फराकिलो बनाउँदै लगिनेछ ।

९. संस्थागत सुशासन :

संस्थागत सुशासन तथा अनुपालन (Corporate Governance and Compliance) को स्तरलाई उच्चतम राख्ने विषयमा वित्तीय संस्थाले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र वित्तीय संस्थाको संस्थागत सुशासन तथा अनुपालनको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ प्रतिबद्ध रहेको छ । संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै वित्तीय संस्थाको उद्देश्य, नीति, आन्तरिक संरचनाका साथै सम्पूर्ण कर्मचारी तथा सञ्चालकहरूले पालना गर्नु पर्ने आचरणको व्यवस्था गरिएको छ । सञ्चालक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिताको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको छ । सञ्चालक समिति तथा वित्तीय संस्थाका सबै कार्यहरू पारदर्शी रूपमा सञ्चालन गरी संस्थागत सुशासनलाई सुदृढ गर्दै लैजान वित्तीय संस्था सदैव क्रियाशील रही आएको छ । नेपाल राष्ट्र बैंक एवं अन्य सम्बद्ध नियामक निकायहरूसँग समय-समयमा जारी भएका नीति एवं निर्देशनलाई वित्तीय संस्थाले पूर्ण रूपमा कार्यान्वयन गर्दै आएको छ र आगामी दिनहरूमा पनि पूर्ण रूपमा कार्यान्वयन गरिने छ ।

१०. सञ्चालक समितिमा भएको हेरफेर :

वित्तीय संस्थाको नियमावलीमा वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको समुह "क" बाट ३ जना सर्वसाधारण शेयरधनीहरूको समुह "ख" बाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक गरी कुल ७ सदस्य रहने व्यवस्था रहेको छ र आर्थिक वर्ष २०८०/८१

को अन्त्यमा वित्तीय संस्थाको निम्नानुसारको सञ्चालक समिति रहेको थियो ।

क्र.स.	सञ्चालकको नाम	समूह
१	श्री गौरव बुढाथोकी	अध्यक्ष (सर्वसाधारण)
२	श्री डेकेन्द्र कुमार राई	सञ्चालक (संस्थापक)
३	श्री कर्ण बहादुर राइ	सञ्चालक (संस्थापक)
४	श्री कल्पना खापुङ	सञ्चालक (संस्थापक)
५	श्री नरेन्द्र कुमार अग्रवाल	सञ्चालक (सर्वसाधारण)
६	श्री नीलम बोहोरा	सञ्चालक (सर्वसाधारण)

२०८१ आषाढ मसान्तमा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो ।

- वित्तीय संस्थाका सञ्चालक श्री डेकेन्द्र कुमार राईले आफ्नो सञ्चालक पदबाट दिनु भएको राजिनामा सञ्चालक समितिको मिति २०८१/०४/१५ गते सम्पन्न ४९० औं बैठकले स्वीकृत गरेको र रिक्त रहेको संस्थापक समुहको सञ्चालक पदमा मिति २०८१/०४/१९ मा सम्पन्न सञ्चालक समितिको ४९१ औं बैठकले रिक्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि श्री युवराज राईलाई नियुक्त गरेको ।

- रिक्त स्वतन्त्र सञ्चालक पदमा ४ वर्षको लागि श्री प्रविण भट्टराईलाई नियुक्त गरेकोमा निज प्रविण भट्टराईले मिति २०८१/०८/२३ गते दिनु भएको राजिनामा सोही मितिमा सम्पन्न सञ्चालक समितिको मिति २०८१/०८/२४ गते बाट लागु हुने गरी स्वीकृत गरेको र हाल स्वतन्त्र सञ्चालक पद रिक्त रहेको ।

- वित्तीय संस्थाको सञ्चालक पदमा संस्थापक समुहबाट नियुक्त हुनु भएका सेयरधनी श्री कर्ण बहादुर राईले दिनु भएको राजिनामा सञ्चालक समितिको मिति २०८१/०७/१३ गतेको बैठकले २०८१/०७/१४ गते बाट लागु हुने गरी स्वीकृत गरेको र हालसम्म उक्त सञ्चालक पद रिक्त रहेको ।

११. व्यवस्थापनमा भएको हेरफेर :

आ.व. २०८०/८१ मा वित्तीय संस्थाको व्यवस्थापनमा कुनै हेरफेर भएको छैन ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार घिमिरेले दिनु भएको राजिनामा २०८१ असोज २२ गतेबाट लागु हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको छ । साथै उक्त समय पश्चात् वित्तीय संस्थाको का.मु. प्रमुख कार्यकारी अधिकृतमा वित्तीय संस्थाको सहायक महाप्रबन्धक श्री मुकुन्द श्रेष्ठ रहनु भएको छ ।

१२. आन्तरिक नियन्त्रण प्रणाली :

वित्तीय संस्थाको नियमित तथा दैनिक काम कारबाही सहायक स्तरका कर्मचारीहरूबाट गराई कारोबारको प्रकृति एवं नियन्त्रण प्रणाली बमोजिम अधिकृत र व्यवस्थापन स्तरका कर्मचारीहरूबाट स्वीकृत गर्ने संयन्त्र रहेको छ । वित्तीय संस्थामा प्रभावकारी आन्तरिक नियन्त्रण कायम राख्नको लागि विभिन्न नीति, नियम, निर्देशिका तर्जुमा तथा आवश्यकता बमोजिम संसोधन र परिमार्जन गरी

कार्यान्वयन गर्ने गरिएको छ । आन्तरिक लेखापरीक्षण कार्यलाई अझ बढी चुस्त, दुरुस्त बनाउन, समग्र कारोबारको निरीक्षण गर्न र जोखिमलाई न्युनीकरण गर्न नियमित आन्तरिक लेखापरीक्षण गर्नुका साथै लेखापरीक्षकले औल्याएका कैफियतहरू र बाह्य लेखापरीक्षकले उठाएका टिप्पणीहरू लेखापरीक्षण समितिमा छलफल भै उक्त समितिको सिफारिश बमोजिम संचालक समितिको बैठकमा छलफल गर्ने गरिएको छ । वित्तीय संस्थाको समग्र जोखिम संरचना हेर्न र जोखिम व्यवस्थापन प्रणालीको प्रभावकारीताको समीक्षा र अनुगमन गर्नको लागि जोखिम व्यवस्थापन समिति, मानव संसाधनसंग सम्बन्धित नीति निर्माण, योजना तर्जुमा गर्ने उद्देश्यले कर्मचारी सेवा सुविधा समिति, प्रभावकारी ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यलाई थप व्यवस्थित बनाउनको लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति, खरिद सम्बन्धी कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउनको लागि कार्यकारी प्रमुखको नेतृत्वमा खरिद उप-समिति तथा प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा आर्थिक निर्देशन उपसमिति, सम्पत्ति दायित्व सम्बन्धी प्रभावकारी व्यवस्थापनको लागि सम्पत्ति दायित्व व्यवस्थापन उप-समिति लगायतका समिति, उप-समितिरू गठन गरिएको छ । सम्पूर्ण संचालक स्तरीय समितिहरूबाट भए गरेका निर्णयहरू समेत संचालक समितिको आसन्न बैठकमा जानकारी गराउने पद्धतिको विकास गरिएकोले वित्तीय संस्थाका सम्पूर्ण गतिविधिहरूका बारेमा संचालक समितिमा नियमित जानकारी हुने प्रणालीको विकास गरिएको जानकारी गराउन चाहन्छु । आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने सन्दर्भमा सूचना प्रणाली लेखापरीक्षण (Information System Audit) गरिएको छ र लेखापरीक्षकबाट औल्याईएका कैफियतहरूको सुधार गर्ने र प्राप्त सुभावहरूको कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । वित्तीय संस्थामा गठन भएका विभिन्न समितिहरू र उक्त समितिहरूले गरेका कार्यहरूको विवरण संक्षेपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।

(क) लेखापरीक्षण समिति

कम्पनी ऐन, २०६३ को दफा १६४ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम वित्तीय संस्थाको बाह्य तथा आन्तरिक लेखापरीक्षक नियुक्तिको लागि सिफारिस गर्ने, वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षणको कार्यक्षेत्र निर्धारण गर्ने, आन्तरिक, बाह्य तथा केन्द्रीय बैंकबाट भएको लेखापरीक्षणको सिलसिलामा प्राप्त भएका कैफियतहरूको समीक्षा गर्ने र वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागले पेश गरेको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित कैफियतहरू उपर समीक्षा गर्नको लागि आ.व.२०८०/०८१ मा सञ्चालक श्री कल्पना खापुङ बुढाथोकी संयोजक, सञ्चालक श्री नरेन्द्र कुमार अग्रवाल सदस्य र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख रहनु भएको छ । समितिले कम्पनी ऐन २०६३ को दफा १६४ र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम अन्य कार्यहरू पनि गर्ने गर्दछ । आर्थिक वर्ष २०७९/०८० अवधिमा यस समितिको कूल ७ (सात) वटा बैठकहरू बसेको थियो र लेखापरीक्षण समितिका संयोजक तथा सदस्यलाई कूल लेखापरीक्षण बैठक भत्ता बापत रु ७०,००० उपलब्ध गराइएको छ ।

(ख) जोखिम व्यवस्थापन समिति

वित्तीय संस्थामा संचालक श्री डेकिन्द्र कुमार राईज्यूको संयोजकत्वमा संचालक श्री कल्पना खापुङ, संचालन विभाग प्रमुख सदस्य तथा जोखिम व्यवस्थापन विभाग प्रमुख सदस्य सचिव रहने गरी जोखिम व्यवस्थापन समिति रहेको छ । यस समितिले नेपाल राष्ट्र बैंकको

निर्देशन बमोजिम नीति नियम बनाउने, व्यवसायसंग सम्बन्धित जोखिमहरू जस्तै: तरलता सम्बन्धी जोखिम, व्याजदर जोखिम, कर्जा लगानी सम्बन्धमा नीहित जोखिम, संचालन जोखिम लगायतका जोखिमहरूको पहिचान गर्ने र जोखिम न्युनीकरणको लागि आवश्यक मार्गदर्शन प्रदान गर्ने कार्य गर्ने गर्दछ । आर्थिक वर्ष २०८०/०८१ अवधिमा जोखिम व्यवस्थापन समितिको बैठक ४ पटक बसेको छ र जोखिम व्यवस्थापन समितिका संयोजक तथा सदस्यलाई कूल बैठक भत्ता बापत रु ४०,००० उपलब्ध गराइएको छ ।

(ग) कर्मचारी सेवा सुविधा समिति

वित्तीय संस्थामा संचालक श्री नीलम बोहोराज्यूको संयोजकत्वमा, प्रमुख कार्यकारी अधिकृत र लेखा विभाग प्रमुख सदस्य तथा कर्मचारी व्यवस्थापन विभाग प्रमुख सदस्य सचिव रहने गरी एक कर्मचारी सेवा सुविधा समिति रहेको छ । यस समितिले कर्मचारीहरूलाई प्रदान गरिने सेवा सुविधा सम्बन्धी आवश्यक अध्ययन गरी सो को कार्यान्वयनका लागि संचालक समितिमा सिफारिस गर्दछ । आर्थिक वर्ष २०८०/८१ अवधिमा कर्मचारी सेवा सुविधा समितिको बैठक ३ पटक बसेको छ र कर्मचारी सेवा सुविधा समितिका संयोजक लाई कूल बैठक भत्ता बापत रु १५,००० उपलब्ध गराइएको छ ।

(घ) सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति

वित्तीय संस्थामा संचालक श्री कर्ण बहादुर राईज्यूको संयोजकत्वमा रहने गरी जोखिम व्यवस्थापन प्रमुख सदस्य र AML/CFT विभाग सदस्य र अनुपालना अधिकृत सदस्य सचिव रहने गरी एक सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति रहेको छ । यस समितिले वित्तीय संस्थामा ग्राहक पहिचान सम्बन्धी विद्यमान व्यवस्थाको निरीक्षण तथा अनुगमन गर्ने, ग्राहक पहिचान पद्धति तथा सम्पत्ति शुद्धीकरण सम्बन्धमा हुनसक्ने सम्भावित क्रियाकलाप र सो को नियन्त्रणको लागि नीति निर्माण गर्ने र सो सम्बन्धमा संचालक समितिसमक्ष सुझाव पेश गर्ने कार्य गर्दछ । आर्थिक वर्ष २०८०/०८१ अवधिमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिको बैठक ४ पटक बसेको छ र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिका संयोजक तथा सदस्यलाई कूल बैठक भत्ता बापत रु २०,००० उपलब्ध गराइएको छ ।

वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले तपशिलमा उल्लेखित उप-समितिरू गठन भई क्रियाशिल रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

(अ) आर्थिक निर्देशन उप-समिति

(आ) सम्पत्ति दायित्व व्यवस्थापन उप-समिति

(इ) खरिद उप-समिति

(ई) पदपूर्ति उप-समिति

(उ) लगानी समिति

१३. वित्तीय संस्थालाई असर पार्ने मुख्य तत्वहरू :

वित्तीय संस्थाको कारोबारलाई असर पार्ने मुख्य कुराहरू निम्नानुसार रहेका छन :

१. देशको आर्थिक अवस्थामा आउने परिवर्तनबाट पर्न सक्ने जोखिमहरू ।

२. राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट हुन सक्ने संभावित जोखिमहरू ।

३. नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी नीतिमा परिवर्तन गर्दा सिर्जना हुनसक्ने संभावित जोखिमहरू ।
४. तरलतामा हुने उतार चढावका कारणले निक्षेप तथा कर्जा लगानीको व्याजदरमा हुने परिवर्तनबाट असर गर्ने जोखिमहरू ।
५. निक्षेप संकलन, लगानी, तथा कर्जा सापटीको दायरा साँघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू ।
६. यथा समयमा कर्जा असुली नभई उत्पन्न हुने जोखिमहरू ।
७. पुँजी बजारमा आउन सक्ने उतार चढावहरूबाट हुन सक्ने जोखिमहरू ।
८. विप्रेषण आयमा आउन सक्ने उतार चढावबाट अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परी सिर्जना हुन सक्ने जोखिमहरू ।
९. देशको राजनीतिक अस्थिरताले पर्न सक्ने असरहरू ।
१०. तीव्र बैकिङ्ग प्रतिस्पर्धाका कारण पर्न सक्ने असरहरू ।
११. सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्यांकहरू तथा पर्याप्त प्रविधिहरूको अभावका कारण हुन सक्ने जोखिम ।
१२. सूचना प्रविधिको विकास सँगै यससँग जोडिएका सञ्चालन जोखिम सम्बन्धी चुनौतीहरू ।
१३. विभिन्न प्राकृतिक प्रकोपबाट श्रृजना हुन सक्ने जोखिमहरू ।

१४. राष्ट्रिय अर्थतन्त्रमा वित्तीय संस्थाको योगदान

देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरूको योगदान अतुलनीय रहदै आएको छ । यस वित्तीय संस्थाले शुरुवातका वर्षहरू देखि नै मुनाफा आर्जन गर्न सफल भएको र आर्जित मुनाफाबाट नियमानुसारको व्यवसायिक कर भुक्तान गर्दै आएको छ । यसका अतिरिक्त तलबभत्ता, व्याज, सञ्चालक बैठक भत्ता, अन्य वस्तु तथा सेवा खरिद लगायत अन्य शीर्षकमा श्रोतमा कर कट्टी गरी कर भुक्तानी गर्दै आएको छ । यस वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा आयकर, व्याजकर, लगायत अन्य श्रोतमा कर कट्टी गरिएको रकम नेपाल सरकारलाई दाखिला गरेको रकमको विवरण निम्नानुसार रहेको छ ।

विवरण	२०८०/८१	२०७९/८०
आयकर	२७,३८९,४०७	४३,६०८,६७८
व्याज कर	५०,६९७,९५७	४२,३९७,९७८.४९
पारिश्रमिक कर	४,९७२,५६९	३,४३९,०४६.९९
अन्य कर कट्टी	१,५९६,६८५	१,७६८,५४३.९२
कुल राजश्वमा योगदान	८४,५७६,६१०	९१,२०५,४४७

१५. पुँजीकोष पर्याप्तता

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरका वित्त कम्पनीहरूले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा कायम गर्नुपर्ने न्यूनतम प्राथमिक पुँजीकोष र कुल पुँजीकोष क्रमशः ६ र १० प्रतिशत हुनु पर्नेमा यस वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ आषाढ मसान्तमा प्राथमिक पुँजीकोष र कुल पुँजीकोष क्रमशः १०.१३ र ११.५४ प्रतिशत रहेको छ ।

१६. लेखापरीक्षकको नियुक्ति:

वित्तीय संस्थाको मिति २०८०/१२/०२ मा सम्पन्न २८ औं तथा २९ औं वार्षिक साधारण सभाले आ.व. २०८०/८१ को अन्तिम लेखापरीक्षण गर्न नियुक्ति गरिएका लेखापरीक्षक श्री एनबिएसएम एण्ड एशोसियेट्स, चार्टर्ड एकाउण्टेण्ट्सबाट लेखापरीक्षण सम्पन्न भयो । आर्थिक वर्ष

२०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्न यसै वार्षिक साधारण सभामा सिफारिस गरिएको छ ।

१७. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिका प्रतिक्रियाहरू :

वित्तीय संस्थाको नियमित व्यावसायिक कार्य सम्पादनका क्रममा भएका सामान्य कमी कमजोरी बाहेक नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेका गम्भिर प्रकृतिका टिप्पणीहरू लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छैन । लेखापरीक्षकबाट प्राप्त सुझावहरू अनुरूप सुधार गर्न सञ्चालक समिति सद्वै क्रियाशील र प्रतिवद्ध रहेको छ ।

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसारको २०८१ आषाढमसान्तको वासलात, आ.व. २०८०/८१ को नाफा-नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, नगद प्रवाह विवरण, सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदन यसै प्रतिवेदनको अंगको रूपमा राखिएको छ ।

१८. भावी कार्यक्रम तथा योजनाहरू

यस वित्तीय संस्थाको भावी कार्यक्रम तथा योजनाहरू निम्नानुसार रहेका छन् :

क. निक्षेपको औसत ब्याजदरमा कमी ल्याउने किसिमले निक्षेपका नयाँ योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने र व्यक्तिगत निक्षेपकर्ताहरूको आधार वृद्धि गर्दै संस्थागत निक्षेपकर्ताको निर्भरता कम गर्दै लैजाने ।

ख. वित्तीय पहुँच नेपालभरि पुऱ्याउन शाखा विस्तारको लागि सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त स्थानको पहिचान गरी शाखा सञ्जाल विस्तार गर्ने ।

ग. समाजमा रोजगारी श्रृजना गर्न सक्षम क्षेत्र पहिचान गर्ने एवं उद्यमशीलता विकास गर्ने क्षेत्रको पहिचान गरी उत्पादनशील क्षेत्र एवं साना तथा घरेलु व्यवसायको क्षेत्रमा कर्जा लगानी गर्ने ।

घ. वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणाली एवं संस्थागत सुशासनलाई मजबुत बनाउन नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्ने एवं संस्थागत सुशासनको हकमा शुन्य सहनशीलता अपनाउने ।

ङ. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजमा तात्विक परिवर्तन गर्न सक्ने क्षेत्रको पहिचान गरी वातावरणीय एवं पर्यावरणीय क्षेत्रमा लगानी गर्ने एवं वित्तीय साक्षरताको क्षेत्रमा लगानी गर्ने ।

च. कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठीको नियमित कार्यक्रम सञ्चालन गर्ने एवं स्वअध्ययनको बानी विकास गर्न नियमित रूपमा आन्तरिक परीक्षा सञ्चालन गर्ने ।

छ. वित्तीय संस्थाको जोखिम पहिचान विधिलाई परिष्कृत गरी र वित्तीय संस्थामा पर्न सक्ने जोखिमको न्युनिकरणका सम्बन्धमा आवश्यक नीति, योजना तर्जुमा गरी जोखिम व्यवस्थापनलाई थप सुवृद्धीकरण गर्दै लैजाने ।

ज. आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक

बैंक समक्ष प्रस्तुत हुनु नपर्ने गरी बैकिङ्ग सुविधा प्रदान गर्ने ।

फ. डिजिटल बैकिङ्गको क्षेत्रमा विकसित नविनतम प्रविधिलाई यस क्षेत्रमा बढ्दो जोखिमको पक्षलाई समेत विचार गरी आवश्यकता अनुसार लागू गर्ने ।

ज) वित्तीय संस्थाको सेवालाई थप परिष्कृत बनाई मोबाइल बैकिङ्गको पहुँचलाई नेपालको दुरदराजमा पुऱ्याउन आवश्यक नीति योजना तर्जुमा गर्ने ।

ट) वित्तीय संस्थाले इ बैकिङ्ग सेवा विस्तारको लागि विभिन्न कर्पोरेट हाउसहरूसँग आवश्यक सम्भौता गरी तलब खाता सञ्चालन गर्ने र इ बैकिङ्ग सेवाको दायरा फराकिलो बनाउने ।

ठ) वित्तीय संस्थाको एटीएम सेवालाई सरल र ग्राहकमुखी बनाउन अन्य बैंक वित्तीय संस्थाको एटीएमबाट रकम फिक्दा शुल्क नलाग्ने व्यवस्था मिलाउने ।

१९ . धन्यवाद ज्ञापन,

अन्त्यमा, यस वित्तीय संस्थालाई स्नेह गरी यसको व्यवसाय वृद्धि र प्रगतिमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा योगदान दिनु भएका आदरणीय ग्राहकवर्ग, सेयरधनी महानुभावहरू, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, एनआईएमबी एस क्यापिटल लि., मध्यमस्तरीय करदाता कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । यसको नीति निर्माण र रणनीतिक योजनामा योगदान दिनुहुने सम्पूर्ण सञ्चालक सदस्यहरूलाई पनि धन्यवाद र कृतज्ञता व्यक्त गर्न

चाहन्छु । यस वित्तीय संस्थाको नेतृत्व गरिरहनु भएका कार्यकारी प्रमुख लगायत यस वित्तीय संस्थामा अहोरात्र कार्य गरिरहनु भएका सम्पूर्ण कर्मचारीहरूको योगदानबाट यस वित्तीय संस्थाले यो स्तरको प्रगति हासिल गर्न सफल भएको हो । यस वित्तीय संस्थाको कार्यशैली र प्रणालीको गहन अध्ययन गरी लेखापरीक्षण कार्यद्वारा सही मार्ग निर्देशन गर्नुभएका एनबिएसएम एण्ड एसोसियेट्सलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । यस संस्थामा लगानी गरी यसको विकास र विस्तारमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्नु भएका सम्पूर्ण आदरणीय सेयरधनी महानुभावहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । यस संस्थासँग व्यवसायिक सम्बन्ध राख्नु भई यसको व्यवसाय र ख्याति बृद्धिमा योगदान दिनु भएका आम नागरिकहरू, यसका सरोकारवालाहरू, सञ्चार माध्यम तथा सञ्चारकर्मीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु एवं यहाँहरूको अभै थप सहयोग र साथको अपेक्षा राखेको छु । हामीलाई सेवा गर्ने सुअवसर प्रदान गर्नुहुने समस्त सम्मानित ग्राहकवर्गलाई पुनः विशेष धन्यवाद दिन चाहन्छु एवं आगामी दिनमा यहाँहरूलाई अभै उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

धन्यवाद ।

सञ्चालक समिति

मिति: २०८१/०९/२९

कम्पनी ऐन २०६३ को दफा १०९(४) बमोजिम खुलाउनु पर्ने अतिरिक्त विवरणहरू

(क) विगत वर्षको कारोबारको सिंहावलोकन,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको ।

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट वित्तीय संस्थाको कारोबारलाई कुनै असर परेको भए सो असर,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा "राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असरहरूबाट यस वित्तीय संस्थालाई परेका प्रभावहरू" शीर्षक अन्तर्गत उल्लेख गरिएको ।

(ग) प्रतिवेदन तयार भएको मिति सम्म चालु वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा,
चालु आर्थिक वर्षको मंसिर महिनाको अन्त्य सम्ममा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा लगानीको अवस्था निम्नानुसार रहेको छ ।

	रकम रु हजारमा			
विवरण	आषाढ २०८१	मंसिर २०८१	वृद्धि रकम	वृद्धि प्रतिशत
कर्जा	७,६९४,३१९.१२	७,६४३,३६५.७३	-५०,९५३.३९	-०.६६%
निक्षेप	९,७१०,१७१.३७	१०,०३५,५३८.७८	३२५,३६७.४१	३.३५%

(घ) वित्तीय संस्थाको औद्योगिक वा व्यावसायिक सम्बन्ध,
वित्तीय संस्थाको औद्योगिक एवम् व्यवसायिक सम्बन्ध को बारेमा सञ्चालक समितिको प्रतिवेदनमा जानकारी गराइएको छ ।

(ङ) सञ्चालक समितिमा भएको हेरफेर र सोको कारण,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा "सञ्चालक समितिमा भएको हेरफेर" शीर्षक अन्तर्गत उल्लेख गरिएको ।

(च) कारोवारलाई असर पार्ने मुख्य कुराहरू,
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा "वित्तीय संस्थालाई असर पार्ने मुख्य तत्वहरू" शीर्षक अन्तर्गत उल्लेख गरिएको ।

(छ) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया,
आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा बैकिङ्ग कारावारको शिलशिलामा हुने सामान्य कैफियतहरू बाहेक अन्य गम्भिर प्रकृतिका कैफियतहरू नरहेको जानकारी गराउन चाहन्छौं । उक्त कैफियतहरू उपर सञ्चालक समितिको ध्यानाकर्षण भएको र सुधारात्मक कदमहरू चाल्न आवश्यक प्रबन्ध गरिएको छ ।

(ज) लाभांश बाँडफाँट गर्न सिफारिस गरिएको रकम,
आ.व. २०८०/८१ कुनै पनि लाभांश बाँडफाँटको लागि सिफारिस गरिएको छैन ।

(झ) सेयर जफत भएको भए जफत भएको सेयर संख्या, त्यस्तो सेयरको अङ्कित मूल्य, त्यस्तो सेयर जफत हुनुभन्दा अगावै सोवापत वित्तीय संस्थाले प्राप्त गरेको रकम र त्यस्तो जफत भएपछि सो सेयर बिक्री गरी वित्तीय संस्थाले प्राप्त गरेको रकम तथा जफत भएको सेयरवापत रकम फिर्ता गरेको भए सोको विवरण,
वित्तीय संस्थाले गत वर्ष कुनै पनि सेयर जफत गरेको छैन ।

(ञ) विगत आर्थिक वर्षमा वित्तीय संस्था र यसको सहायक कम्पनीको कारोवार प्रगति र सो आर्थिक वर्षको अन्तमा रहेको स्थितिको पुनरावलोकन,
वित्तीय संस्थाको कुनै पनि सहायक कम्पनी नरहेको ।

(ट) वित्तीय संस्था तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरू र सो अवधिमा वित्तीय संस्थाको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन,
वित्तीय संस्थाको कुनै पनि सहायक कम्पनी नरहेको ।

(ठ) विगत आर्थिक वर्षमा वित्तीय संस्थाको आधारभूत सेयरधनीहरूले वित्तीय संस्थालाई उपलब्ध गराएको जानकारी,
यस्तो कुनै पनि जानकारी प्राप्त नभएको ।

(ड) विगत आर्थिक वर्षमा वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीहरूले लिएको सेयरको स्वामित्वको विवरण र वित्तीय संस्थाको सेयर

कारोबारमा निजहरू संलग्न रहेको भए सो सम्बन्धमा निजहरूबाट वित्तीय संस्थाले प्राप्त गरेको जानकारी :

क्र.सं.	पद	नाम	सेयर समुह	जम्मा किता
१.	अध्यक्ष	गौरव बुढाथोकी	सर्वसाधारण	१९९
२.	सञ्चालक	डेकिन्द्र कुमार राई	संस्थापक	१,५००
३.	सञ्चालक	कर्ण बहादुर राई	संस्थापक	१,१३०
४.	सञ्चालक	कल्पना खापुङ	संस्थापक	५००
५.	सञ्चालक	नरेन्द्र कुमार अग्रवाल	सर्वसाधारण	१४०
६.	सञ्चालक	नीलम बोहरा	सर्वसाधारण	१२२

वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारीहरू वित्तीय संस्थाको शेयर कारोवारमा संलग्न भएको जानकारी प्राप्त भएको छैन ।

(ढ) विगत आर्थिक वर्षमा वित्तीय संस्थासँग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा,
यस्तो कुनै जानकारी वित्तीय संस्थालाई प्राप्त भएको छैन ।

(ण) वित्तीय संस्थाले आफ्नो सेयर आफैले खरिद गरेको भए त्यसरी खरिद गर्नुको कारण, त्यस्तो सेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी सेयर खरिद गरेवापत वित्तीय संस्थाले भुक्तानी गरेको रकम,
वित्तीय संस्थाले प्रतिवेदन आ.व. मा आफ्नो सेयर आफैले खरिद गरेको छैन ।

(त) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सो को विस्तृत विवरण,
वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणाली अन्तर्गत देहाय बमोजिमको व्यवस्था गरेको छ :

(क) सञ्चालन प्रक्रिया तर्फ आर्थिक विनियमावली, कर्मचारी विनियमावली, कर्जा अपलेखन विनियमावली, कर्जा नीति, निर्देशिका तथा आवश्यक कार्य निर्देशिकाहरू तयार गरी प्रचलनमा ल्याएको छ ।

(ख) संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि, २०७८ बनाई कार्यान्वयनमा ल्याइएको ।

(ग) नियमित रूपमा आन्तरिक लेखापरीक्षण गर्ने गरिएको छ ।

(घ) लेखापरीक्षण समितिले आन्तरिक नियन्त्रण प्रक्रियाको नियमित अनुगमन गर्ने गरेको छ ।

(ङ) संस्थागत सुशासनको लागि हर सम्भव निरन्तर प्रयत्नहरू जारी राखेको छ ।

(च) कर्जा जोखिम न्यूनिकरणको लागि व्यवसायमा प्रत्यक्ष संलग्न नहुने गरी कर्जा जोखिम व्यवस्थापन विभाग रहेको छ ।

(छ) सञ्चालन तथा AML/CFT जोखिम न्यूनिकरणको निमित्त जोखिम व्यवस्थापन समिति तथा AML/CFT समितिलाई उत्तरदायि हुने गरी जोखिम व्यवस्थापन तथा AML/CFT अनुपालना विभाग गठन गरिएको छ ।

(थ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण,

	आ.व. २०८०/८१	आ.व. २०७९/८०
विवरण		
कर्मचारी खर्च	१६१,२८१,८९२	१४०,६३८,६७३
सञ्चालन खर्च	५७,१७७,५४२	५९,१४३,६९५
हास कट्टी खर्च	३९,१२३,९४०	४३,६०७,४८५

(द) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण,

(१) लेखापरीक्षण समिति

क्र.सं.	नम	पद
१	श्री कल्पना खापुङ, सञ्चालक	संयोजक
२	श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक	सदस्य
३	श्री सहाना तुलाधर	सदस्य सचिव

(२) लेखापरीक्षण समितिका सदस्यलाई बैठक भत्ता बाहेक अन्य कुनै पारिश्रमिक/सुविधा प्रदान गर्ने गरिएको छैन ।

(३) आ.व. २०८०/८१ मा सात (७) पटक लेखापरीक्षण समितिको बैठक बस्यो ।

(४) समितिले प्रचलित कानून बमोजिम वित्तीय संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, लेखापरीक्षण योजना र आन्तरिक

लेखापरीक्षक तथा बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा आँल्याइएका बुँदा/कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने, नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा आँल्याइएका बुँदा/कैफियतहरूको कार्यान्वयन भए/नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने, वित्तीय संस्थाको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थपरक बनाउन व्यवस्थापनलाई सहयोग गर्ने, वित्तीय संस्थाको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिता जस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव दिने, वित्तीय संस्थाको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने जस्ता कार्यहरू सम्पन्न गरेको छ ।

(घ) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, वित्तीय संस्थाका आधारभुत सेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले वित्तीय संस्थालाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा, त्यस्तो कुनै रकम बुझाउन बाँकी नरहेको ।

(न) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम
(अ) सञ्चालकहरूलाई प्रदान गरिएको भत्ताको विवरण,

सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम अध्यक्षलाई रु. ६,०००/- र सञ्चालकलाई रु. ५,०००/- (कर सहित) प्रति बैठक भत्ता प्रदान गरिएको छ । साथै सञ्चालक समितिका सदस्यहरूलाई मासिक मोबाइल खर्च बापत रु. १,०००/- सुविधा प्रदान गरिएको छ ।

आ.व. २०८०/८१ सञ्चालक समितिको १८ वटा बैठक बसेको छ र बैठक भत्ता बापत सञ्चालकहरूलाई जम्मा रु ६,८८,०००/- भुक्तानी दिइएको छ ।

सञ्चालक स्तरीय समितिलाई भुक्तानी दिइएको बैठक भत्ता निम्नानुसार छ :

सञ्चालक स्तरीय समिति	आ.व. २०८०/८१	
	बैठक संख्या	बैठक भत्ता
सम्पति शुद्धिकरण निवारण समिति बैठक	४	२०,०००
लेखापरीक्षण समिति बैठक	७	७०,०००
कर्मचारी सेवा सुविधा समिति बैठक	३	१५,०००
जोखिम व्यवस्थापन समिति बैठक	४	४०,०००
जम्मा		१४५,०००

(आ) कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम,

विवरण	प्रमुख कार्यकारी अधिकृत	सहायक महाप्रबन्धक
अल्पकालीन कर्मचारी लाभ	४,६५३,२०५.३५	२,१६४,३४३.९५
चाडपर्व खर्च	३००,०००.००	१२९,०००.००
जम्मा	४,९५३,२०५.३५	२,२९३,३४३.९५
कर कट्टी	१,३११,१५३.९३	३४८,३३४.३९
खुद	३,६४२,०५१.४२	१,९४५,००९.५६

प्रमुख कार्यकारी अधिकृतलाई निम्न लिखित सुविधाहरू उपलब्ध गराइएको छ:

१. बोनस ऐन अनुसार बोनस सुविधा
२. वित्तीय संस्थाको नियमानुसार सवारी साधन, इन्धन खर्च तथा मोबाइल सुविधा ।

(प) सेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकम सेयरधनीले बुझिलिन बाँकी कुनै पनि लाभांश रहेको छैन ।

(फ) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण, नभएको ।

(ब) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण, वित्तीय संस्थाको सम्बद्ध कम्पनी नरहेको ।

(भ) यस ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुनै कुरा, कम्पनी ऐन तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरू सो प्रतिवेदनमा उल्लेख भइसकेको छ ।

(म) अन्य आवश्यक कुराहरू, नभएको ।



संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन
(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बमोजिम)

सूचीकृत सङ्गठित संस्थाको नाम	गोर्खाज फाइनेन्स लिमिटेड
ठेगाना इमेल र वेबसाइट सहित	info@gurkhasfinance.com.np, www.gurkhasfinance.com.np
फोन नं.	०१-४५३७४०१
प्रतिवेदन पेश गरिएको आ.ब.	२०८०/८१

१. सञ्चालक समिति सम्बन्धी विवरण

(क) संचालक समितिको अध्यक्षको नाम तथा नियुक्ति मिति :

संचालक समितिको अध्यक्षको नाम : श्री गौरव बुढाथोकी

नियुक्ति मिति : २०८१/०१/१६

(ख) संस्थाको शेयर संरचनासम्बन्धी विवरण (संस्थापक, सर्वसाधारण तथा अन्य):

क्र.स.	समुह	शेयर संख्या	रकम	प्रतिशत
१	संस्थापक	४९,९९,९९४.९३	४९,९९,९९,४९३	५७.५१
२	सर्वसाधारण	३६,८७,९४३.८७	३६,८७,९४,३८७	४२.४९
जम्मा		८६,७९,९३८.००	८६,७९,९३,८००	१००.००

(ग) संचालक समिति सम्बन्धी विवरण :

क्र.सं.	संचालकहरूको नाम तथा ठेगाना	प्रतिनिधित्व भएको समुह	शेयर संख्या	नियुक्ति भएको मिति	पद तथा लिएको मिति	गोपनियताको शपथ	संचालक नियुक्तिको तरीका (विधि)
१	गौरव बुढाथोकी	सर्वसाधारण	१९९	२०७८/०६/१७	२०७८/०७/१५		निर्वाचित
२	डेकिन्द्र कुमार राई	संस्थापक	१,५००	२०७८/०६/१७	२०७८/०७/१७		निर्वाचित
३	कर्ण बहादुर राई	संस्थापक	१,९३०	२०७८/०६/१७	२०७८/०७/१७		निर्वाचित
४	नरेन्द्र कुमार अग्रवाल	सर्वसाधारण	१४०	२०७८/०६/१७	२०७८/०७/१७		निर्वाचित
५	कल्पना खापुङ	संस्थापक	५००	२०७८/१०/१८	२०७८/१०/२६		मनोनित
६	नीलम बोहरा	सर्वसाधारण	१२२	२०७८/१०/१८	२०७८/१०/२६		मनोनित

(घ) सञ्चालक समितिको बैठक :

सञ्चालक समितिको बैठक सञ्चालन सम्बन्धी विवरण :

क्र.सं.	यस आ.व.मा बसेको सञ्चालक समितिको बैठकको मिति	उपस्थित संचालकको संख्या	वैठकको निर्णयमा भिन्न मत राखी हस्ताक्षर गर्ने संचालकको संख्या	गत आ.व.मा बसेको बैठकको मिति
१	२०८०/०४/१५	६	भिन्न मत नभएको	२०७९/०५/२०
२	२०८०/०५/१०	६	भिन्न मत नभएको	२०७९/०५/२०
३	२०८०/०५/२५	५	भिन्न मत नभएको	२०७९/०५/२२
४	२०८०/०६/२५	६	भिन्न मत नभएको	२०७९/०६/०२
५	२०८०/०७/१५	६	भिन्न मत नभएको	२०७९/०६/३१
६	२०८०/०८/२८	६	भिन्न मत नभएको	२०७९/०८/०८
७	२०८०/०९/०६	६	भिन्न मत नभएको	२०७९/०८/२१
८	२०८०/०९/२५	६	भिन्न मत नभएको	२०७९/०९/११
९	२०८०/१०/१७	६	भिन्न मत नभएको	२०७९/१०/२५
१०	२०८०/११/०२	६	भिन्न मत नभएको	२०७९/११/०३
११	२०८०/११/१८	६	भिन्न मत नभएको	२०७९/११/२५

१२	२०८०/११/३०	६	भिन्न मत नभएको	२०७९/१२/१९
१३	२०८१/०१/१५	६	भिन्न मत नभएको	२०७९/१२/२७
१४	२०८१/०१/२४	६	भिन्न मत नभएको	२०८०/०१/०८
१५	२०८१/०१/३०	४	भिन्न मत नभएको	२०८०/०२/०१
१६	२०८१/०२/१६	६	भिन्न मत नभएको	२०८०/०२/१८
१७	२०८१/०३/१९	६	भिन्न मत नभएको	२०८०/०३/०५
१८	२०८१/०३/३१	६	भिन्न मत नभएको	२०८०/०३/२१
१९			भिन्न मत नभएको	२०८०/०३/३०

- कुनै सञ्चालक समितिको बैठक आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको भए सोको विवरण: नभएको ।

- सञ्चालक समितिको बैठक सम्बन्धी अन्य विवरण :

- सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित भए- नभएको (नभएको अवस्थामा बैठकको मिति सहित कारण खुलाउने):

क्र.सं.	सञ्चालक समितिको बैठकको मिति	उपस्थित संचालकको संख्या	अनुपस्थित संचालकको नाम र कारण
१	२०८०/०५/२५	५	सञ्चालक श्री गौरव बुढाथोकी विशेष कार्यव्यस्थताले सञ्चालक समितिको बैठकमा उपस्थित हुन नसक्नु भएको ।
२	२०८१/०१/३०	४	सञ्चालक श्री नरेन्द्र कुमार अग्रवाल र सञ्चालक श्री नीलम बोहरा विशेष कार्यव्यस्थताले सञ्चालक समितिको बैठकमा उपस्थित हुन नसक्नु भएको ।

सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माईन्ट्यूट) को छुट्टै अभिलेख राखे नराखेको:	निर्णयको छुट्टै अभिलेख राखेको
सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर (दिनमा) :	(२०८०/११/३० देखि २०८१/०१/१५) सम्म ४४ दिन
सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति:	२०७४/०९/२५
सञ्चालक समितिको प्रति बैठक भत्ता रु.	अध्यक्ष ६,०००/ संचालक ५,०००/
यस आ.व.को संचालक समितिको कुल बैठक खर्च रु.	६८८,०००/

२. सञ्चालकको आचरण सम्बन्धी तथा अन्य विवरण

सञ्चालकको आचरण सम्बन्धमा सम्बन्धित संस्थाको आचार संहिता भए/नभएको	भएको
एकाघर परिवारको एक भन्दा बढी सञ्चालक भए सो सम्बन्धी विवरण :	नभएको

सञ्चालकहरूको वार्षिक रूपमा सिकाई तथा पूर्णताजगी कार्यक्रम सम्बन्धी विवरण :

क्र.सं.	विषय	मिति	सहभागी संचालकको संख्या	तालिम संचालन भएको स्थान
१	Corporate Governance and Risk Management	२०८०/१२/०४ देखि २०८०/१२/०५ सम्म	६	चन्द्रगिरी हिल्स रिसोर्ट
२	AML/CFT Training to Board	२०८१/०२/३२ देखि २०८१/०३/०१ सम्म	६	भेडेटार

प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी गराएको/नगराएको र नगराएको भए सोको विवरण:	
- संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण,	जानकारी गराएको
- निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण,	
- निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरण,	
- निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए सोको विवरण ।	
सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गरेको भए सोको विवरण:	नभएको
सञ्चालकहरूलाई नियमन निकाय तथा अन्य निकायहरूबाट कुनै कारवाही गरिएको भए सोको विवरण:	जानकारीमा नभएको

३. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

(क) जोखिम व्यवस्थापनको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: गठन भएको ।

(ख) जोखिम व्यवस्थापन समिति सम्बन्धी जानकारी:

(अ) समितिको संरचना (संयोजक तथा सदस्यहरूको नाम तथा पद)

क्र.स	नाम	पद
१	सञ्चालक श्री डेकिन्द्र कुमार राई	संयोजक
२	सञ्चालक श्री कल्पना खापुङ	सदस्य
३	प्रमुख सञ्चालन अधिकृत, श्री मुकुन्द श्रेष्ठ	सदस्य
४	प्रमुख जोखिम अधिकृत, दिपक न्यौपाने	सदस्य सचिव

(आ) समितिको बैठक संख्या : ४ वटा

(इ) समितिको कार्य सम्बन्धी छोटो विवरण :

- जोखिम व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन/मार्गनिर्देशन, संस्थाले निर्धारण गरेका आन्तरिक सिमा, उपयुक्त प्रचलन अनुरूप आवश्यक नीति एवम् संरचना विकास गर्नका लागि सञ्चालक समितिलाई सुझाव दिने ।
- नियमित रूपमा दवाव परीक्षण (Stress Testing) गरी सोको परिणाम माथि छलफल गरी सोका आधारमा भविष्यमा अपनाउनु पर्ने आवश्यक नीति निर्माण वा निर्णय प्रक्रियाका लागि सञ्चालक समितिमा सुझाव पेश गर्ने ।
- सञ्चालक समितिबाट भएको अख्तियार प्रत्यायोजनको सीमा तथा औचित्यता विश्लेषण गरी सञ्चालक समितिमा आवश्यक सुझाव सहितको प्रतिवेदन पेश गर्ने ।
- वित्तीय संस्थाको Risk Profile तयार गरी देखिएका जोखिमको सम्बन्धमा छलफल गर्ने ।
- वित्तीय संस्थाको सम्पत्ति संरचना, ती सम्पत्तिहरू परिचालनको अवस्था, त्यसबाट प्राप्त गर्न सकिने आय, सम्पत्तिहरूको गुणस्तरमा हुने वृद्धि/ह्रास र सम्पत्ति दायित्व समिति (ALCO) बाट भएका कार्यहरूको सम्बन्धमा त्रैमासिक रूपमा विश्लेषण/समीक्षा गरी सञ्चालक समितिमा पेश गर्ने ।

(ग) आन्तरिक नियन्त्रण कार्यविधि भए/नभएको : आन्तरिक नियन्त्रण पद्धतिलाई व्यवस्थित बनाउन संस्थाले विभिन्न कार्यविधीहरू बनाई लागु गरेको छ ।

(घ) आन्तरिक नियन्त्रण प्रणालीको लागि कुनै समिति गठन भए/नभएको गठन नभएको भए सोको कारण: वित्तीय संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनका लागि प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकबाट जारी भएका निर्देशन बमोजिम विभिन्न समितिहरू गठन गरिएको छ ।

(ङ) आन्तरिक नियन्त्रण प्रणाली समिति सम्बन्धी विवरण: वित्तीय संस्थाले आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउनका लागि देहाय बमोजिमको समितिहरू गठन गरिएको छ ।

- लेखापरीक्षण समिति (सञ्चालक स्तरीय)
- कर्मचारी सेवा सुविधा समिति (सञ्चालक स्तरीय)
- सम्पत्ति शुद्धीकरण निवारण समबन्धी समिति (सञ्चालक स्तरीय)
- पदपूर्ति समिति (व्यवस्थापन स्तरीय)
- सम्पत्ति दायित्व व्यवस्थापन समिति (व्यवस्थापन स्तरीय)

- खरिद समिति (व्यवस्थापन स्तरीय)
- आर्थिक निर्देशन समिति

(च) आर्थिक प्रशासन विनियमावली भए/नभएको : भएको ।

४. सूचना तथा जानकारी प्रवाह सम्बन्धी विवरण

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण:

विषय	माध्यम	सार्वजनिक गरेको मिति
वार्षिक साधारण सभाको सूचना	राष्ट्रिय स्तरको पत्रिका	२०८०/११/१० मा आर्थिक राष्ट्रीय दैनिक र २०८०/११/११मा राजधानी दैनिक
विशेष साधारण सभाको सूचना	राष्ट्रिय स्तरको पत्रिका	आ.व. २०७९/०८० मा विशेष साधारण सभा नभएको
वार्षिक प्रतिवेदन प्रकाशित	राष्ट्रिय स्तरको पत्रिका तथा वित्तीय संस्थाको वेबसाइट	प्रकाशन गर्न बाँकी रहेको
त्रैमासिक प्रतिवेदन	राष्ट्रिय स्तरको पत्रिका तथा वित्तीय संस्थाको वेबसाइट	२०८०/०७/०७
		२०८०/१०/०७
		२०८१/०१/०७
		२०८१/०४/२१
धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना	सम्बन्धित नियमनकारी निकायहरूमा पत्र मार्फत	-
अन्य	-	-

(ख) सूचना सार्वजनिक नगरेको वा अन्य कारणले धितोपत्र बोर्ड तथा अन्य निकायबाट कारवाहिमा परेको भए सो सम्बन्धी जानकारी : कारवाहीमा नपरेको ।

(ग) पछिल्लो वार्षिक तथा विशेष साधारण सभा सम्पन्न भएको मिति : पछिल्लो वार्षिक साधारण सभा मिति २०८०/१२/०२ गते सम्पन्न भएको तथा वित्तीय संस्थाले आ.व. २०८०/८१ मा विशेष साधारण सभा नगरेको ।

५. संस्थागत संरचना र कर्मचारी सम्बन्धी विवरण

(क) कर्मचारीहरूको संरचना, पदपूर्ति, वृत्ति विकास, तालिम, तलव, भत्ता तथा अन्य सुविधा, हाजिर र विदा, आचारसंहिता लगायतका कुराहरू समेटिएको कर्मचारी सेवा शर्त विनियमावली/व्यवस्था भए नभएको: भएको ।

(ख) सांगठानिक संरचना संलग्न गर्ने : संलग्न

(ग) उच्च व्यवस्थापन तहका कर्मचारीहरूको नाम, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी विवरण :

क्र.सं.	नाम	पद	शैक्षिक योग्यता	अनुभव
१	सन्तोष कुमार घिमिरे	प्रमुख कार्यकारी अधिकृत	स्नातकोत्तर	३४ वर्ष
२	मुकुन्द श्रेष्ठ	सहायक महाप्रबन्धक	स्नातकोत्तर	३० वर्ष
३	ज्ञानेन्द्र इवाहाङ	वरिष्ठ प्रबन्धक	स्नातकोत्तर	१८ वर्ष
४	दिपक न्यौपाने	वरिष्ठ प्रबन्धक	स्नातकोत्तर, एल. एल. बी.	११ वर्ष

(घ) कर्मचारी सम्बन्धी अन्य विवरण :

संरचना अनुसार कर्मचारी पदपूर्ति गर्ने गरे/नगरेको :	गरेको
नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा अपनाएको प्रकृया :	कर्मचारी सेवा विनियमावलिमा व्यवस्था भए बमोजिमका प्रक्रिया अपनाउने गरेको ।
व्यवस्थापन स्तरका कर्मचारीको संख्या:	८
कुल कर्मचारीको संख्या:	१९८
कर्मचारीहरूको सक्सेसन प्लान भए/नभएको :	भएको

यस आ. व.कर्मचारीहरूलाई दिइएको तालिम संख्या तथा सम्मिलित कर्मचारीको संख्या:	तालिम संख्या ३३ सम्मिलित कर्मचारी १४९
यस आ.व. को कर्मचारी तालिम खर्च रु :	१६,२३,१२२/
कुल खर्चमा कर्मचारी खर्चको प्रतिशत :	१५.६८
कुल कर्मचारी खर्चमा कर्मचारी तालिम खर्चको प्रतिशत :	१.०१

६. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण

(क) लेखासम्बन्धी विवरण :

संस्थाको पछिल्लो आ. व. को वित्तीय विवरण NFRS अनुसार तयार गरे/ नगरेको, नगरेको भए सोको कारण :	NFRS को आधारमा तयार गरिएको ।
संचालक समितिबाट पछिल्लो वित्तीय विवरण स्वीकृत भएको मिति:	आ.व. २०७९/८० को वित्तीय विवरण मिति २०८०/०८/२८ मा स्वीकृत भएका
त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको मिति :	२०८०/०७/०७ २०८०/१०/०७ २०८१/०१/०७ २०८१/०४/२१
अन्तिम लेखापरीक्षण सम्पन्न भएको मिति :	आ.व. २०७९/८० को वित्तीय विवरण मिति २०८०/०८/२८ मा सम्पन्न भएको
साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएको मिति :	२०८०/१२/०२
संस्थाको आन्तरिक लेखा परीक्षण सम्बन्धी विवरण :	
(अ) आन्तरिक रूपमा लेखा परीक्षण गर्ने गरिएको वा बाह्य विज्ञ नियुक्त गर्ने गरिएको	बाह्य विज्ञ नियुक्त गरेको ।
(आ) बाह्य विज्ञ नियुक्त गरिएको भए सोको विवरण	पि एण्ड बि एशोसियेट्स चार्टर्ड एकाउण्टेण्ट्स ।
(इ) आन्तरिक लेखापरीक्षण कति अवधिको गर्ने गरिएको (त्रैमासिक, चौमासिक वा अर्धवार्षिक)	त्रैमासिक ।

(ख) लेखापरीक्षण समितिसम्बन्धी विवरण :

संयोजक तथा सदस्यहरूको नाम, पद तथा योग्यता	नाम	पद	योग्यता
	कल्पना खापुङ (संचालक)	संयोजक	स्नातकोत्तर
	नरेन्द्र कुमार अग्रवाल (संचालक)	सदस्य	स्नातकोत्तर
	श्री साहाना तुलाधार, आ.ले.प विभाग प्रमुख	सदस्य सचिव	स्नातकोत्तर
लेखापरीक्षण समितिको बैठक बसेको मिति तथा उपस्थित सदस्य संख्या :	क्र.स	मिति	उपस्थिति
	१	२०८०/०४/१५	३
	२	२०८०/०४/२४	३
	३	२०८०/०७/१६	३
	४	२०८०/०९/२०	३
	५	२०८०/०९/२६	३
	६	२०८०/१०/२२	३
७	२०८१/०१/१२	३	

प्रति बैठक भत्ता रु. : ५,०००/ (पाँच हजार मात्र)

लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन सञ्चालक समितिमा पेश गरे/नगरेको	गरेको ।
--	---------

७. अन्य विवरण

संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/ नलिएको	निकषेप खाता बाहेक अन्य कुनै दायित्व नभएको ।
प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेकसूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको	नगरेको
नियमकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको शर्तहरूको पालना भए/नभएको	भएको
नियमकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको	भएको
संस्था वा संचालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण :	वित्तीय संस्थाको कर्जा असुली क्रममा हुने मुद्दाहरू बाहेक अन्य मुद्दा नभएका र संचालक विरुद्ध मुद्दा चलेको जानकारी नभएको ।

परिपालन अधिकृतको नाम : दिपक न्यौपाने
मिति : २०८१/०९/०७
संस्थाको छाप :

प्रतिवेदन संचालक समितिबाट स्वीकृत मिति : २०८१/०९/०७

एफ. सि.ए राजेश कुमार साह
वरिष्ठ साभेदार ,
एनविएसएम एण्ड एशोसियेट्स
चार्टर्ड एकाउन्टेन्ट्स,
मिति : २०८०/०९/०८
UDIN NO. 241223CA00546C7GNU

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम २ सँग सम्बन्धित अनुसूची १५ बमोजिमको आ.व. २०८०/८१ को वार्षिक विवरण

१. संचालक समितिको प्रतिवेदन : सम्बन्धित शीर्षक अन्तर्गत समावेश गरिएको ।

२. लेखापरीक्षकको प्रतिवेदन : सम्बन्धित शीर्षक अन्तर्गत समावेश गरिएको ।

३. लेखापरीक्षण भएको वित्तीय विवरण : सम्बन्धित शीर्षक अन्तर्गत समावेश गरिएको ।

४. कानुनी कारवाही सम्बन्धी विवरण :

(क) यस अवधिमा संगठित संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएको भए,

वित्तीय संस्थाको सामान्य व्यवसायिक कारोबार सम्बन्धी मुद्दा बाहेक व्यवसायमा तात्त्विक असर पर्ने गरी वित्तीय संस्थाले वा वित्तीय संस्थाको विरुद्ध कुनै मुद्दा दायर नभएको ।

(ख) संगठित संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए,

यस सम्बन्धी कुनै जानकारी प्राप्त नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए

यस सम्बन्धी कुनै जानकारी प्राप्त नभएको ।

५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा:

धितोपत्र बजारमा सुचिकृत रहेको यस वित्तीय संस्थाको शेयरको कारोबार मूल्य खुल्ला बजारले निर्धारण गर्ने भएकोले यस सम्बन्धमा व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) आ.व. २०८०/८१ मा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कूल कारोबार शेयर संख्या र कारोबार दिन

त्रैमास	अधिकतम मूल्य रु	न्यूनतम मूल्य रु	अन्तिम मूल्य रु	कूल कारोबार दिन	कूल कारोबार संख्या	कूल कारोबार शेयर संख्या
प्रथम त्रैमास	६००.००	४९२.७०	५१७.००	६१	८,४९६	१०,१४,३१४
दोस्रो त्रैमास	५८५.००	४८१.६०	५५७.५०	४९	६,७०५	८७५,१८१
तेस्रो त्रैमास	९४६.००	५४०.५०	८१६.००	५८	३६,६६३	५,६८९,४८६
चौथो त्रैमास	९०५.३	६४५.००	७२०.००	६१	३८,९६५	५,०७६,२०७

(श्रोत : नेपाल स्टक एक्सचेन्ज)

६. समस्या तथा चुनौति

क) आन्तरिक समस्या तथा चुनौती

- ब्याज तथा गैरब्याज आमदानीको वृद्धिमा चुनौती ।
- कर्जा असुलीमा चाप ।

ख) बाह्य समस्या र चुनौती

- कर्जाको माग तथा निक्षेप वृद्धिमा सन्तुलन नहुनु ।
- सूचना प्रविधिको क्षेत्रमा देखा परेका नयाँ किसिमका चुनौतीहरू ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको संकुचनबाट उत्पन्न हुन सक्ने जोखिमहरू तथा असुलीमा चाप ।
- नीतिनिर्देशन तथा कानुनहरूमा हुने परिवर्तनले उत्पन्न हुनसक्ने सम्भावित चुनौतीहरू ।

ग) रणनीति

- निक्षेप तथा कर्जाको विविधिकरण ।
- आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा निक्षेप परिचालनमा जोड ।
- समय सापेक्ष प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास ।
- पूँजीकोष वृद्धि ।

- निष्कृत कर्जा न्यूनीकरण ।
- कर्जा असुलीलाई विशेष प्राथमिकता ।
- समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरूको मजबुतीकरण ।

६. संस्थागत सुशासन :

क) यस संस्थाले विद्यमान ऐन कानून तथा नीति नियम र नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनहरू मुताविक आफ्नो व्यवसाय संचालन गर्दै आएको छ ।

ख) संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षकबाट त्रैमासिक रूपमा लेखापरीक्षण गराई प्रतिवेदनमा दिइएको सुझावहरू कार्यान्वयन गर्ने तथा लेखापरीक्षण समितिले दिएका निर्देशनहरूको कार्यान्वयन गर्दै आएको छ ।

ग) आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा नेपाल राष्ट्र बैंकबाट समय समयमा हुने निरीक्षणबाट प्राप्त सुझावहरूको पुर्ण पालना गर्दै संस्थागत सुशासनलाई सुदृढ बनाउन संचालक समिति र व्यवस्थापन प्रतिबद्ध रहेको छ ।



का.मु. प्रमुख कार्यकारी अधिकृतको मन्तव्य

गोर्खाज फाइनेन्स लिमिटेडको यस गरिमामय ३०औं वार्षिक साधारणसभाको अध्यक्षता गर्नु भएका वित्तीय संस्थाका अध्यक्षज्यू, सञ्चालकज्यूहरू, पूर्व अध्यक्षज्यूहरू तथा सञ्चालकज्यूहरू, संस्थापक लगायत सम्पूर्ण शेरधनी महानुभावहरू, आमन्त्रित अतिथिज्यूहरू, पत्रकारज्यूहरू तथा मेरा सहकर्मी कर्मचारी साथीहरूमा म वित्तीय संस्थाको का.मु.प्रमुख कार्यकारी अधिकृत एवं समस्त वित्तीय संस्था परिवारको तर्फबाट यस गरिमामय सभामा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु ।

कोभिड १९ को महामारी केही कम भएतापनि विश्वका केही राष्ट्रहरू बीच चलेको युद्ध तथा अन्तराष्ट्रिय बजारमा भएका पेट्रोलियम पदार्थ तथा खाद्यपदार्थको मुल्यवृद्धि, घरजग्गा व्यवसाय एवं सेयर बजारमा आएको सुस्तताले तथा बैंक तथा वित्तीय संस्था प्रति गरिएको नकारात्मक टिकाटिप्पणीले समग्र कर्जा मागमा आएको कमीले यस वित्तीय संस्थाको व्यापार विस्तार एवं कर्जा असुलीमा प्रतिकुल असर पारेको छ । कर्जा असुलीको क्रममा लेखांकन भएका गैह्र बैकिङ सम्पत्ति विक्रीमा समेत पछिल्लो अवस्थाले असर परेको छ । नयाँ लगानी क्षेत्रहरूको अभाव एवं लगानी भएका कर्जाहरू असुलीमा समेत देखिएको समस्याले वित्तीय संस्थालाई दोहोरो असर परिरहेको छ । निरन्तर घट्दो कर्जा निक्षेप अनुपात एवं नियामक निकायले संशोधन गरेको खुद व्याज अन्तरले वित्तीय संस्थाको मुनाफामा प्रतिकुल असर परेको तपाईं हामी समक्ष छर्लंग छ । समीक्षा वर्षमा वित्तीय संस्थाको निक्षेप रू ९.७१ अर्ब कर्जा लगानी रू ७.६९ अर्ब रहेको छ । यसै गरी वित्तीय संस्थाको पूंजीकोष अनुपात ११.५४ प्रतिशत, र प्रतिशेयर नेटवर्थ १५५.६० रुपैयाँ रहेको छ ।

कर्मचारीहरूको वृत्ति विकास भएमा मात्र दिघो एवं भरपर्दो बैकिङ गर्न वित्तीय संस्था सफल हुनेछ भन्ने विश्वास वित्तीय संस्थाले लिएको छ । वित्तीय संस्थामा कार्यरत १९८ जना कर्मचारीलाई नै एकै परिवारका सदस्य सरह लिई उनीहरूको सुख दुःखमा वित्तीय संस्थासमेत सामेल हुने गरेको छ । कर्मचारीको उत्पादकत्व वृद्धि गर्न विभिन्न आन्तरिक तथा बाह्य तालिममा कर्मचारीलाई सामेल गराउने गरिएको र समीक्षा वर्षमा तालिममा रू १६.२६ लाख खर्च भएको छ । कर्मचारीहरूको समय सापेक्ष वृद्धिको लागि नियमित रूपमा कर्मचारी सरुवा बढुवा गर्ने गरिएको छ ।

वित्तीय संस्थालाई मुलुकको एउटा अब्बल, सक्षम र विश्वसनीय वित्तीय संस्थाको रूपमा स्थापित गराउने दृढ अटोटका व्यवस्थापनले उच्च मनोवलका साथ कार्य गरिरहेकोले व्यवस्थापन माथि पूर्ण रूपमा विश्वास गरी धैर्यता देखाइ सहयोगी भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।

अन्त्यमा, वित्तीय संस्थालाई यस अवस्थामा ल्याउन निरन्तर आफ्नो अमूल्य राय, सुझाव एवं मार्गदर्शन गर्नुहुने नियामक निकायहरू, वित्तीय संस्थाको प्रगतिमा अहोरात्र खटी आफ्नो सर्वोपरी यो गदान दिने सञ्चालक समिति, सहकर्मी कर्मचारी साथीहरू, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सि.डि.एस. एण्ड क्लियरिब लि., एनआइएमबी क्यापिटल मार्केट्स लि., कर्जा सूचना केन्द्र लि., सेवाप्रदायक/आपूर्तिकर्ताहरू, व्यावसायिक प्रतिष्ठानहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू तथा अन्य संघ-संस्थाहरूको सकारात्मक सहयोग र साथले गर्दा नै वित्तीय संस्था आजको यस अवस्थामा आई पुगेको हो । यस प्रकारको अमूल्य सहयोग र योगदानको लागि म यहाँहरू सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु र भविष्यमा समेत वित्तीय संस्थालाई अब्बल फाइनेन्स बनाउने अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त अभियानमा यहाँहरू सबै को सदा साथ, सहयोग र सद्भाव मिली रहनेछ भन्ने आशा एवं विश्वास लिएको छु ।
धन्यवाद ।

मुकुन्द श्रेष्ठ

का. मु. प्रमुख कार्यकारी अधिकृत

INDEPENDENT AUDITOR'S REPORT

The Shareholders of M/s Gurkhas Finance Limited.

Report on the Audit of Financial Statements

Opinion

We have audited the financial statements of M/s Gurkhas Finance Limited, Kathmandu, Nepal (the "Finance Company") which comprises Statement of Financial Position as at Ashad 31, 2081 [July 15, 2024], Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity & Statement of Cash Flows for the year then ended and notes to the financial statements including a summary of significant accounting policies and other explanatory notes.

In our opinion, the accompanying financial statements give a true and fair view, in all material respects, of the financial position of the Finance Company as at Ashad 31, 2081 (July 15, 2024) and its financial performance and its cash flows for the year then ended on that date in accordance with Nepal Financial Reporting Standards.

Basis of Opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the auditor's responsibilities for the audit of the financial statements section of our report. We are independent of the Finance company in accordance with the Institute of Chartered Accountant of Nepal's code of ethics for professional accountants together with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with those requirements. We believe that the audit evidences we have obtained are sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in the audit of the financial statements of the current period. These matters were addressed in the context of the audit of the financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report.

S.N	Key Audit Matters	Auditor's Response
1.	Interest Recognition The interest income of the Bank and Financial institution has to be recognized on accrual basis following the Interest Income Recognition Guidelines 2019 issued by NRB. Though accrual basis of income recognition is prescribed in general, the guidelines requires suspension of interest recognition on accrual basis for loans and advances with overdue of more than 12 months whereas for loans and advances with overdue interest/installment for 3 to 12 months, interest recognition on accrual basis is limited on the basis of result of collateral testing as specified. Given the lack of system capability to suspend recognition of income on the basis of overdue status of loan and fair value of collateral as well as review of fair valuation of	Our audit approach regarding verification of process of interest recognition included: a. Obtaining clear understanding of the process of accrual of interest income on loans and advances in the Core Banking Software of the Finance company. b. For fair valuation of collateral, we relied on the latest available engineer's valuation of the collateral and have test checked the hair cut in fair value of collateral as per NRB Income Recognition guidelines 2019.

<p>collateral on regular basis, manual intervention will be required in interest recognition process and hence create risk of improper application of the guidelines and determination of the Fair Value of the collateral. This may, in turn, have effect on recognition of interest income of the bank and financial institution. Thus, we have considered it as key audit matter.</p>	<p>c. Test check of the interest income booking with manual computation.</p>
<p>2. Investment Valuation, Identification, and Impairment</p> <p>Investment of the Finance company comprises of investment in government bonds, development bonds, treasury bills and investment in quoted and unquoted equity instruments. The valuation of the aforesaid securities has been done in compliance with NAS 39 read with NFRS 9 and NRB Directive no. 8. The investment in the government and NRB bonds should be recognized on reporting date on Amortized cost basis whereas other investments in equity instruments, other than those held for trading, should be valued at Fair Value through Other Comprehensive Income.</p> <p>Given the varieties of treatments recommended for valuation of investment based on nature of cash flow, the business model adopted, complexity of calculations and the significance of amount involved in such investments, same has been considered as Key Audit Matter in our audit.</p>	<p>Our audit approach regarding verification of process of investment valuation, identification and impairment included:</p> <ol style="list-style-type: none"> Review of the investment of the finance company and its valuation having reference to NFRS issued by the Accounting Standard Board of Nepal and NRB Directive 4 read with 8. We assessed the nature of expected cash flow of the investments as well as the business model adopted by the management on the basis of available evidences/circumstances and ensured that classification of investment is commensurate with nature of cash flow and management intention of holding the investment. For the investment valuation that are done at amortized cost, we checked the EIR and amortization schedule on test basis. For the investment valued through OCI for quoted investment, we ensured that fair valuation has been done at the closing transaction rate in NEPSE as on 15.07.2024 and for the unquoted investment the fair value has been taken as the NPR 100.
<p>3. Impairment of Loans and Advances</p> <p>As per NRB Directive 4, bank and financial institution shall measure impairment loss on loans and advances at the higher of:</p> <ul style="list-style-type: none"> ▪ Amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provisioning; and ▪ Amount determined as per para 63 of NAS 39 adopting Incurred Loss Model. <p>As per the norms prescribed by NRB, provision at prescribed rate should be created on loans and advances based on overdue status of loans and advances as well as utilization status of the facility, status of security, borrower's whereabouts etc.</p> <p>As per NAS 39 read with NFRS 9, impairment of loans and advances should be made on individual impairment basis for loans and</p>	<p>Our audit approach regarding verification of impairment of loans and advances included:</p> <ol style="list-style-type: none"> Review of the overdue status of loans and advances by obtaining data from the system and matched the same with the NRB 2.2 report. Sample credit files were reviewed, among other things, from the perspective of utilization of loans and advances for intended purpose by way of scrutiny of financial statements, account movement, account turnover etc. Expected future cash flows from the individually significant loans and advances with indication of impairment are assessed on the basis of realizable value of collateral securities based on management estimate.



<p>advances that are individually significant and collective impairment basis for homogeneous groups of loans that are not considered individually significant. Collective impairment loss is determined after taking into account the Historical Loss Experience in portfolios of similar credit risk and Management's experienced judgment as to whether current economic and credit conditions are such that the actual level of inherent losses at the reporting date is like to be greater or less than that suggested by historical experience.</p> <p>Given the fact that impairment of loans and advances under incurred loss model require assessment of future cash flows as well as historical loss experiences of portfolios. Further, impairment of loans and advances under NRB norms for loan loss provisioning will require assessment of overdue status of loans and advances and proper utilization of loan for intended purpose. Hence, assessment of availability and accuracy of required data for impairment of loans and advances under incurred loss model as well as NRB provisioning norms is regarded as key audit matters.</p>	<p>d. Grouping of homogeneous group of loans was assessed on the basis of nature and purpose of loans and data of historical loss experience in portfolios are assessed on the basis of past due data from the system as well as data of loan loss provisions of the defined group in the past.</p>
<p>4. Information Technology General Controls</p> <p>IT controls with respect to recording of transactions, generating various reports in compliance with NRB guidelines and other compliances to regulators is an important part of the process. Such reporting is highly dependent on the effective working of Core Banking Software and other allied systems.</p> <p>We have considered this as key audit matter as any control lapses, validation failures, incorrect input data and wrong extraction of data may result in wrong reporting of data to the management, shareholders and regulators.</p>	<p>Our audit approach regarding Information technology of the Finance company is based upon the Information Technology Guidelines 2012 issued by NRB and it included:</p> <ol style="list-style-type: none"> a. Understanding the coding system adopted by the Finance company for various categories of customers. b. Understanding the feeding of the data in the system and going through the extraction of the financial information and statements from the IT system existing in the Finance company. c. Checking of the user requirements for any changes in the regulations/ policy of the Finance company. d. Reviewed the reports generated by the system on sample basis. We verified the interest income and expense booking regarding loan and deposit on test basis with the CBS or the Finance company. e. We relied on the IT audit conducted by the Finance Company. f. We verified the provisioning of the loan and advances based on ageing on the test check basis.



Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of the financial statements in accordance with Nepal Financial Reporting Standards, and for such internal control as management determines is necessary to enable the preparation of financial statements that are free from material misstatements, whether due to fraud or error.

In preparing the financial statements, management is responsible for assessing the finance company's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the finance company or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the finance company's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatements, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidences that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Finance company's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidences obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Finance company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidences obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Finance company to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, and content of the financial statements, including the disclosures, and whether the financial statements, including the disclosures, and whether the financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

From the matters communicated with those charged with governance, we determine those matters that were of most significance in the audit of the financial statements of the current period and are therefore the key audit matters. We describe these matters in our auditor's report unless law or regulation precludes public disclosure about the matter or when, extremely rare circumstances, we determine that a matter should not be communicated in our report because the adverse consequences of doing so would reasonably be expected to outweigh the public interest benefits of such comment.



Report on the requirement of Bank and Financial Institution Act, 2073 and Company Act, 2063

We have obtained information and explanations asked for, which, to the best of our knowledge and belief were necessary for the purpose of our audit. In our opinion, proper books of account as required by law have been kept by the organization in so far as it appears from our examination of those books of account of the Finance company. In our opinion the Statement of Financial Position, Statement of Profit or loss, Statement of Other Comprehensive income, Statement of Changes in Equity & Statement of Cash Flows and off-balance sheet transactions for the period then ended and a summary of significant accounting policies and other explanatory notes have been prepared in accordance with the requirements of Companies Act, 2063 and Bank and Financial Institution Act, 2073 and are in agreement with the books of accounts maintained by the Finance company. In our opinion and to the best of information and according to the explanation given to us and from the examination of the books of accounts of the Finance company, we have not come across any case where the board of directors or any employee of the finance company have acted contrary to legal provisions relating to accounts, or committed any fraud relating to accounts or caused any loss or damage to the Finance company.

In our opinion, so far as appeared from our examination of the books, the Finance company has maintained adequate capital funds and adequate provision for possible impairment of assets in accordance with the directives issued by Nepal Rastra Bank.

To the best of our knowledge and according to the explanation given to us and from the examination of the books of accounts of the Finance company, we observed that the loans have been written off as specified; the business of the finance company was conducted satisfactorily and the finance company's transactions were found to be within the scope of its authority. We have not come across any case where the board of directors or any employee of the Finance company have acted contrary to legal provisions relating to accounts, or committed any misappropriation or caused any loss or damage to the Finance company or its property and violated any directives of Nepal Rastra Bank or acted in a manner to jeopardize the interest and security of the Finance company, its depositors and its investors.

For N. B. S. M. & Associates
Chartered Accountants

CA. Rajesh Kumar Sah, FCA
Senior Partner
Place: Kathmandu, Nepal
Date: 27th Mangsir, 2081
UDIN: 241215CA00546Xc9Rt



वित्तीय अवस्थाको विवरण

२०८१ असार ३१ सम्म (सन् २०२४ जुलाई १५ सम्म)

(रकम रु.मा)

विवरण	नोट	यस वर्ष	गत वर्ष
सम्पत्तिहरू			
नगद तथा नगद समान	४.१	१,६३१,८९४,९७१	१,७६१,३८९,४२९
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात र लिनुपर्ने	४.२	८२९,८२७,५५२	३२२,१६३,३९१
बैंक तथा वित्तीय संस्थामा मौज्जात	४.३	-	-
व्युत्पन्न वित्तीय उपकरण	४.४	-	-
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	-	-
वित्तीय संस्थालाई कर्जा सापटी	४.६	६७९,८४१,९३५	७०१,३९६,५७९
ग्राहकलाई कर्जा सापटी	४.७	६,३०४,७८७,५७६	५,२३७,७६८,८५४
लगानी सुरक्षण पत्र	४.८	९८८,८४३,३०९	८९२,३५१,४६०
कर सम्पत्ति	४.९	३३,०९८,६०२	२३,९६८,३३३
सहायक कम्पनीमा लगानी	४.१०	-	-
सम्बद्ध कम्पनीमा लगानी	४.११	-	-
सम्पत्तिमा लगानी	४.१२	३९०,४३४,५७७	४३२,५५१,७६५
सम्पत्ति तथा उपकरण	४.१३	१५१,६२७,०३४	१८४,०११,९१९
साख तथा अमुर्त सम्पत्ति	४.१४	२,९२९,७८५	३,१३२,३६१
स्थगन कर सम्पत्ति	४.१५	१४०,५७७,५६०	१५९,०५१,१७८
अन्य सम्पत्तिहरू	४.१६	७८,४४३,६४७	८४,०६३,१८९
जम्मा सम्पत्तिहरू		११,२३२,३०६,५४९	९,८०१,८४८,४५८
दायित्वहरू			
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	४.१७	१८४,६३७,९८७	५७७,६२२,५२५
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	४.१८	-	-
व्युत्पन्न वित्तीय उपकरण	४.१९	-	-
ग्राहकबाट निक्षेप	४.२०	९,५२५,५३३,३८२	७,७२८,४४९,३९०
सापटी	४.२१	-	-
आ.व. को कर दायित्वहरू	४.२	-	-
व्यवस्थाहरू	४.२२	-	-
स्थगन कर दायित्व	४.१५	-	-
अन्य दायित्वहरू	४.२३	१६६,८९७,९८१	१८६,५५६,८२०
जारी गरिएको ऋण पत्र	४.२४	-	-
सुरक्षण नराखिएको सहायक आवधिक	४.२५	-	-
जम्मा दायित्वहरू		९,८७७,०६९,३५०	८,४९२,६२८,७३५
इक्विटी			
सेयर पूँजी	४.२६	८६७,९९३,८००	८६७,९९३,८००
सेयर प्रिमियम		२२,३९९,२७२	२२,३९९,२७२
संचित मुनाफा		(५०७,२८७,५४१)	(६२४,७७३,६२१)
जगेडा कोष	४.२७	९७२,१३१,६६८	१,०४३,६००,२७२
इक्विटी धारकलाई वितरणयोग्य इक्विटी		१,३५५,२३७,१९९	१,३०९,२१९,७२३
गैर नियन्त्रण स्वार्थ			

कुल इक्विटी		१,३५५,२३७,१९९	१,३०९,२१९,७२३
कुल दायित्व र इक्विटी		११,२३२,३०६,५४९	९,८०१,८४८,४५८
सम्भावित दायित्व र प्रतिबद्धता	४.२८	८४,९०५,४३२	६०,३३५,६१९
प्रति सेयर खुद सम्पत्ति मूल्य		१५५.६०	१५०.५४

यान सिं राई
प्रमुख वित्त अधिकृत

मुकुन्द श्रेष्ठ
का.मु. प्रमुख कार्यकारी अधिकृत

गौरव बुढाथोकी
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, एफ.सि.ए.
साम्भेदार एनविएसएम एण्ड एसोसियेट्स्
चार्टर्ड एकाउन्टेण्टस्

कल्पना खापुङ
सञ्चालक

नरेन्द्र कुमार अग्रवाल
सञ्चालक

निलम बोहोरा
सञ्चालक

युवराज राई
सञ्चालक

मिति: २०८१/०८/२७

स्थान: काठमाडौं ३०, ङिल्लीबजार



विवरण	नोट	यस वर्ष	गत वर्ष
व्याज आम्दानी	४.२९	१,०३४,७२०,१०२	१,०९३,२३७,८६६
व्याज खर्च	४.३०	७३०,६०१,१८७	७४१,६६१,५८३
खुद व्याज आम्दानी		३०४,११८,९१५	३५१,५७६,२८२
शुल्क तथा कमिसन आम्दानी	४.३१	४८,१५५,७०६	३३,१७४,११०
शुल्क तथा कमिसन खर्च	४.३२	१,३३६,३४३	९९५,६४८
खुद शुल्क र कमिसन आम्दानी		४६,८१९,३६३	३२,१७८,४६२
खुद व्याज, शुल्क र कमिसन आम्दानी		३५०,९३८,२७८	३८३,७५४,७४४
खुद कारोबार आम्दानी	४.३३	-	-
अन्य सञ्चालन आम्दानी	४.३४	९,८७८,६१३	७,७०२,९१०
कुल सञ्चालन आम्दानी		३६०,८१६,८९१	३९१,४५७,६५५
ऋण र अन्य नोक्सानको लागि हानी/ (फिर्ता)	४.३५	(१९,८८४,६१९)	८५,३२२,८९७
खुद सञ्चालन आम्दानी		३४०,९३२,२७२	३०६,१३४,७५७
सञ्चालन खर्च			
कर्मचारी खर्च	४.३६	१६१,२८१,८९२	१४०,६३८,६७३
अन्य सञ्चालन खर्च	४.३७	५७,१७७,५४२	५९,१४३,६९५
हासकट्टी र परिशोधन	४.३८	३९,१२३,९४०	४३,६०७,४८५
सञ्चालन नाफा		१२३,११८,१३५	६२,७४४,९०५
गैर सञ्चालन आम्दानी	४.३९	३,१५२,२८०	-
गैर सञ्चालन खर्च	४.४०	३९,२३५,९७७	७१,३१०,२१५
आयकर अधिको नाफा		८७,०३४,४३८	(८,५६५,३१०)
आयकर खर्च	४.४१		
यस आ.व. को कर		२७,७४९,९४६	४४,२८३,८३४
स्थगित कर		१६,९११,६३७	(५०,४८९,६८४)
यस आ.व. को नाफा		४२,३७२,८५५	(२,३५९,४६०)

प्रति सेयर आम्दानी

प्रति सेयर आधारभूत आम्दानी	४.८८	(०.२७)
प्रति सेयर डाइलुटेड आम्दानी	४.८८	(०.२७)

यान सिं राई
प्रमुख वित्त अधिकृत

मुकुन्द श्रेष्ठ
का.मु. प्रमुख कार्यकारी अधिकृत

गौरव बुढाथोकी
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, एफ.सि.ए.
साम्भेदार एनविएसएम एण्ड एसोसियेट्स्
चार्टर्ड एकाउन्टेण्ट्स्

कल्पना खापुङ
सञ्चालक

नरेन्द्र कुमार अग्रवाल
सञ्चालक

निलम बोहोरा
सञ्चालक

युवराज राई
सञ्चालक

मिति: २०८१/०८/२७

स्थान: काठमाडौं ३०, डिल्लीबजार

अन्य विस्तृत आम्दानी विवरण

२०८१ असार ३१ सम्म (सन् २०२४ जुलाई १५ सम्म)

विवरण	नोट	यस वर्ष	रकम रु. मा गर्त वर्ष
यस बर्षको नाफा		४२,३७२,८५५	(२,३५९,४६०)
आयकर पछिको अन्य विस्तृत आम्दानी			
क) नाफा र नोक्सानमा पूर्णवर्गिकरण नगरिने बस्तु			
Fair Value मा मापन गर्दा इक्विटी उपकरणको लगानीमा नाफा/(नोक्सान)		८,१५१,३७१	५१,८०९,०७८
पूर्णमूल्यांकन गर्दा खुद नाफा (नोक्सान)		-	-
परिभाषित लाभ योजनामा भएको विमाङ्किक नाफा/(नोक्सान)		(२,९४४,७७०)	१५,३३५,६५४
माथीका विषय वस्तुसँग सम्बन्धित आयकर		(१,५६१,९८०)	(२०,१४३,४९९)
नाफा तथा नोक्सानका लागि पुनर्वर्गिकरण नगरिने अन्य विस्तृत आम्दानी		३,६४४,६२१	४७,००१,३१२
ख) नाफा तथा नोक्सानका लागि पूर्णवर्गिकरण नगरिने अन्य विस्तृत आम्दानी			
नगद प्रवाह हेजमा नाफा (नोक्सान)			
विनिमय नाफा (नोक्सान) (अन्तर्राष्ट्रिय इउभचबतष्यल का वित्तीय सम्पत्ति रूपान्तरण गर्दा)		-	-
माथीका विषय वस्तुसँग सम्बन्धित आयकर			
नाफा अथवा नोक्सानका लागि पूर्णवर्गिकरण			
नाफा वा नोक्सानमा लागि पुनर्वर्गिकरण हुन सक्ने अन्य विस्तृत खुद आम्दानी		-	-
ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएका सम्बद्ध संस्थाको हिस्सा		-	-
आयकर पछिको अन्य विस्तृत आम्दानी		३,६४४,६२१	४७,००१,३१२
कुल विस्तृत आम्दानी		४६,०१७,४७६	४४,६४१,८५२
कुल विस्तृत आम्दानी			
वित्तीय संस्थाको इक्विटीधारक		४६,०१७,४७६	४४,६४१,८५२
गैर नियन्त्रित स्वार्थ			
कुल विस्तृत आम्दानी		४६,०१७,४७६	४४,६४१,८५२

यान सिं राई
प्रमुख वित्त अधिकृत

मुकुन्द श्रेष्ठ
का.मु. प्रमुख कार्यकारी अधिकृत

गौरव बुढाथोकी
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, एफ.सि.ए.
साम्भेदार एनविएसएम एण्ड एसोसियेट्स्
चार्टर्ड एकाउन्टेण्टस्

कल्पना खापुङ
सञ्चालक

नरेन्द्र कुमार अग्रवाल
सञ्चालक

निलम बोहोरा
सञ्चालक

युवराज राई
सञ्चालक

मिति: २०८१/०८/२७

स्थान: काठमाडौं ३०, डिल्लीबजार

नगद प्रवाहको विवरण

२०८१ असार ३१ सम्म (सन् २०२४ जुलाई १५ सम्म)

विवरण	यस वर्ष	रकम रु . मा गत वर्ष
कारोवार सञ्चालनबाट नगद प्रवाह		
व्याज आम्दानी	८२७,८०३,०१०	८८३,३५७,२८४
शुल्क तथा अन्य आम्दानी	४८,१५५,७०६	३३,१७४,११०
लाभांश आम्दानी	३,१५७,३५२	१,७४६,३५०
अन्य सञ्चालन आम्दानी	९,८७३,५४०	५,९५६,५६०
व्याज खर्च	(७१९,००६,७४४)	(७२८,१७६,७९९)
कमिशन तथा शुल्क भुक्तानी	(१,३३६,३४३)	(९९५,६४८)
कर्मचारीलाई नगद भुक्तानी	(१६१,१५४,२७२)	(१४०,३१६,३२६)
अन्य खर्च भुक्तानी	(७६,५२८,९०१)	(२१५,७७६,८०७)
चालु सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह	(६९,०३६,६५१)	(१६१,०३१,२७६)
सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि)		
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	(५०७,६६४,१६१)	(८६,०७४,५२७)
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	-	-
अन्य व्यापारिक सम्पत्ति	-	-
बैंक/वित्तीय संस्थालाई कर्जा सापटी	२१,५५४,६४४	(७,५३५,५७९)
ग्राहकलाई कर्जा सापटी	(८६०,२२९,२५१)	३६५,४६३,२१७
अन्य सम्पत्ति	३,३६८,४४८	(३१,१२४,७२२)
सञ्चालन सम्बन्धी चालु दायित्वमा(कमी)/वृद्धि		
बैंक/वित्तीय संस्थालाई भुक्तानी दिनुपर्ने	(३९२,९८४,५३८)	(३८,१८२,८१३)
नेपाल राष्ट्र बैंकलाई भुक्तानी दिनुपर्ने	-	(२००,०००,०००)
ग्राहकहरूबाट निक्षेप दायित्व	१,७९७,०८३,९९२	१८७,७००,०७३
सापटी	-	-
अन्य दायित्व	(१९,६५८,८३८)	(१८,६३८,८२४)
आयकर अधिको खुद कारोवार सञ्चालनबाट नगद प्रवाह	(२७,५६६,३५६)	१०,५७५,५४८
आयकर भुक्तानी	(४४,६६१,५८३)	६,२०५,८४९
कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	(७२,२२७,९३९)	१६,७८१,३९८
लगानी कारोवारमा नगद प्रवाह		
लगानी सुरक्षणपत्र खरिद	(२३९,३१५,८३५)	५,७५८,५९४
लगानी सुरक्षणपत्र बिक्री बाट नगद प्रवाह	१४२,८२३,९८६	-
सम्पत्ति खरीद बाट नगद प्रवाह	(५,४८७,०९४)	(५,२६५,०८०)
सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	-
अमूर्त सम्पत्ति खरीद	(१,०४९,३८५)	(२,९१३,७५०)
अमूर्त सम्पत्ति बिक्री बाट नगद प्रवाह	-	-
लगानी सम्पत्ति खरिद	(३५,९९७,२५०)	(३५५,६६८,८५७)
पट्टा सम्पत्ति खरिद	-	-
लगानी सम्पत्ति बिक्रीबाट नगद प्रवाह	-	-
व्याज आम्दानी	-	-

लाभांश आमदानी	-	-
लगानी कारोवारमा खुद नगद प्रवाह	(१३९,०२५,५७८)	(३५८,०८९,०९३)
वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह		
ऋणपत्र निष्काशनबाट प्राप्त	-	-
ऋणपत्रको भुक्तानी	-	-
सुरक्षण नराखेको सहायक आवधिक ऋणबाट प्राप्त	-	-
सुरक्षण नराखेको सहायक आवधिक ऋण भुक्तानी	-	-
शेयर निष्काशनबाट प्राप्त	-	-
लाभांश भुक्तानी	-	-
व्याज खर्च	-	(२४९,६४४)
अन्य भुक्तानी र आमदानी	८९,७५९,०५९	४८,७४४,८२५
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	८९,७५९,०५९	४८,५०३,९८९
नगद/नगद समानमा भएको खुद वृद्धि/(कमी)	(१२९,४९४,४५८)	(२९२,८०४,५९४)
नगद/नगद समानको शुरु मौज्दात साउन १, २०८०	१,७६९,३८९,४२९	२,०५४,९९३,९४३
नगद/नगद समानको विनिमय दरमा भएको परिवर्तनबाट आमदानी/खर्च	-	-
नगद तथा नगद समान मौज्दात आषाढ मसान्त २०८१	१,६३९,८९४,९७१	१,७६९,३८९,४२९

यान सिं राई
प्रमुख वित्त अधिकृत

मुकुन्द श्रेष्ठ
का.मु. प्रमुख कार्यकारी अधिकृत

गौरव बुढाथोकी
अध्यक्ष

सि.ए. राजेश कुमार शाह, एफ.सि.ए.
साम्भेदार एनविएसएम एण्ड एसोसियेट्स
चार्टर्ड एकाउन्टेण्ट्स

कल्पना खापुङ
सञ्चालक

नरेन्द्र कुमार अग्रवाल
सञ्चालक

निलम बोहोरा
सञ्चालक

युवराज राई
सञ्चालक

मिति: २०८१/०८/२७

स्थान: काठमाडौं ३०, डिल्लीबजार

विवरण	वित्तीय संस्था	
	यस वर्ष	गत वर्ष
नाफा/नोक्सान सम्बन्धी विवरणका आधारमा खुद नाफा/नोक्सान	४२,३७२,८५५	(२,३५९,४६०)
विनियोजन :		
क) साधारण जगेडा	(१३,२६६,९५६)	-
ख) सटही घटबढ कोष		-
ग) पुँजी चुक्ता कोष		-
घ) संस्थागत सामाजिक उत्तरदायित्व कोष	(४२३,७२९)	-
ङ) कर्मचारी तालिम कोष	(१,६२६,३१८)	(१,३३३,८७४)
च) अन्य		
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	५,०००	६३३,६७०
कर्मचारी तालिम खर्च	२३,९६१,९२६	-
फेयर भ्यालु रिजर्भबाट फिर्ता	५१,०२२,७७९	-
नियामनकारी समायोजन अधिको नाफा/नोक्सान	(३,०५९,६६४)	(३,०५९,६६४)
नियामनकारी समायोजन :		
क) असुल हुन बाँकी व्याज(-)/अधिल्लो वर्षको असुल हुन बाँकी व्याज असुली	२१,४५५,८५६	(७,५२८,६९२.६)
ख) ऋण नोक्सानी व्यवस्था (-) वृद्धि (+)	-	-
ग) लगानीको सम्भावित जोखिम वापत व्यवस्थामा कमी (-) वृद्धि (+)	-	-
घ) गैर बैंकिङ्ग सम्पत्तिमा कर्जा जोखिम व्यवस्थामा कमी (-) वृद्धि (+)	२६,५३३,८२८	(२२१,४५८,४९३)
ङ) स्थगित कर सम्पत्तिको लेखाङ्कन (-) फिर्ता (+)	१८,४७३,६१७	(३०,३४६,२६४)
च) ख्याति पहिचान (-)/ख्यातिको हानी (+)	-	-
छ) Bargain Purchase Gain (-) फिर्ता (+)	-	-
ज) बीमाङ्गीक नोक्सान पहिचान (-) फिर्ता (+)	-	-
झ) अन्य (+/-)	-	-
आ. व. २०८०/८१ को वितरणको लागि उपलब्ध खुद नाफा	११७,४८६,०८०	(२६२,३९३,११४)
सञ्चित मुनाफाको सुरुको मौज्दात	(६२४,७७३,६२१)	(३६२,३८०,५०७)
गत वर्षको समायोजन		
वितरण:		
बोनस शेयर		
नगद लाभांश		
आषाढ २०८१ मा बाडँफाडँका लागि उपलब्ध कुल सञ्चित मुनाफा	(५०७,२८७,५४१)	(६२४,७७३,६२१)

आधारभूत लेखा नीतिहरू

१. रिपोर्टिङ संस्था

गोर्खाज फाइनेन्स लिमिटेड (यस पछि वित्तीय संस्था भनिएको) नेपाल राष्ट्र बैंकबाट "ग" वर्गको इजाजतपत्र प्राप्त संस्था हो । साविक काठमाडौं फाइनेन्स लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५१/०४/११ मा दर्ता भई नेपाल राष्ट्र बैंकबाट कारोवार इजाजत प्राप्त गरी मिति २०५१/०७/२४ देखि विधिवत रूपमा कारोवार सञ्चालन गरिरहेकोमा साविकका गोर्खा डेभलपमेन्ट बैंक (नेपाल) लि. र काठमाडौं फाइनेन्स लिमिटेडबीच एक आपसमा सफलतापूर्वक मर्ज भई मिति २०७२/१२/२८ देखि गोर्खाज फाइनेन्स लि.को नामबाट कारोबार गरिरहेको यस संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको छ । यस वित्तीय संस्थाको प्रधान कार्यालयसहित २६ वटा शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ६ वटा एटीएम सञ्चालनमा रहेको छ ।

वित्तीय संस्था कम्पनी ऐन, २०६३ अनुसार पब्लिक कम्पनीको रूपमा सञ्चालित रहेको छ र नेपाल स्टक एक्सचेन्जमा GUFL को रूपमा कारोबार भइरहेको छ ।

वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९(३) बमोजिमको वित्तीय कारोबार सेवाहरू उपलब्ध गराइरहेको छ ।

२. वित्तीय विवरण तयार पार्दाका आधारहरू

२.१ अनुपालन सम्बन्धी उद्घोषण

वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरू (वासलात, नाफा/नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, नगद प्रवाह विवरण तथा वार्षिक लेखा नीतिसहितका लेखा सम्बन्धी टिप्पणी) नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (Institute of Chartered Accountants of Nepal – ICAN) द्वारा अनुपालनको लागि सुचित गरिएका नेपाल वित्तीय प्रतिवेदन मान (Nepal Financial Reporting Standard – NFRS) अनुसार तथा प्रचलित नियमकानून बमोजिम तयार पारिएका छन् ।

२.२ वित्तीय विवरणको समीक्षा अवधि र अनुमोदन

समीक्षा अवधि भन्नाले नेपाली पात्रो (वि.सं.) अनुसार वर्षको श्रावण (मध्य जुलाई) को पहिलो दिनदेखि अर्को वर्षको आषाढ (मध्य जुलाई) को अन्तिम दिनसम्मको अवधि हो ।

	वि.सं.	इ.सं.
यस वर्ष	२०८०/८१	२०२३/२४
गत वर्ष	२०७९/८०	२०२२/२३
यस वर्षको अवधि	श्रावण १, २०८० देखि आषाढ ३१, २०८१ सम्म	जुलाई १७, २०२३ देखि जुलाई १५, २०२४ सम्म
गत वर्षको अवधि	श्रावण १, २०७९ देखि आषाढ ३१, २०८० सम्म	जुलाई १७, २०२२ देखि जुलाई १६, २०२३ सम्म

NFRS बमोजिम तयार गरिएको वित्तीय विवरणमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय कार्यसम्पादन तथा २०८१ आषाढ ३१ गतेको वित्तीय अवस्थाका साथै अधिल्लो आ.व. २०७९/८० को तुलनात्मक

विवरण प्रस्तुत गरिएको छ । उक्त वित्तीय विवरण वित्तीय संस्थाको सञ्चालक समितिको मिति २०८१ मंसिर २७ गते को बैठकले स्वीकृत गरी वार्षिक साधारण सभाबाट अनुमोदनको निमित्त सिफारिस गरेको छ ।

२.३ कार्यात्मक तथा प्रस्तुतीकरण मुद्रा (Functional and Presentation Currency)

वित्तीय संस्था सञ्चालनमा भएको प्राथमिक आर्थिक वातावरणको मुद्रा - नेपाली रुपैयाँमा नै वित्तीय विवरणहरू प्रस्तुत तथा मापन गरिएको छ । वित्तीय जानकारीहरू पनि नेपाली रुपैयाँमा प्रस्तुत गरिएको छ । समीक्षा अवधिमा वित्तीय विवरणको प्रस्तुतीकरण र कार्यात्मक मुद्रामा कुनै परिवर्तन आएको छैन । अन्यथा उल्लेख भएको बाहेक अंकहरूलाई निकटतम रुपैयाँमा उल्लेख गरिएको छ ।

२.४ अनुमान, धारणा र स्वविवेकको प्रयोग (Use of Estimates, Assumptions and Judgment)

NFRS बमोजिम वित्तीय प्रतिवेदन बनाउँदा उपयुक्त तथा समुचित अनुमान (Estimate), धारणा (Assumption), तथा स्वविवेक (Judgement) लाई आधार बनाउनुपर्ने हुन्छ जसको असर लेखा नीति तथा सम्पत्ति, दायित्व, आम्दानी र खर्चमा पर्दछ । वास्तविक रकम अनुमान भन्दा फरक हुन सक्छ ।

वित्तीय संस्था व्यवस्थापनले त्यस्तो अनुमान र धारणा निरन्तर पूनरावलोकन गर्दछ र परिवर्तन भएको अवस्थामा त्यसको असर जुन अवधिमा परिवर्तन भएको हो सोही अवधि र आउने अवधिमा लेखाङ्कन गरिन्छ ।

लेखा नीतिहरू प्रयोग गर्दाका अनुमान तथा स्वविवेक प्रयोग भएका क्षेत्रहरू निम्नानुसार उल्लेखित छन् जसले वित्तीय संस्थाको वित्तीय विवरणमा महत्वपूर्ण असर गर्दछन् ।

२.४.१ संस्थाको निरन्तरता/अविच्छिन्नता

वित्तीय संस्थाको सञ्चालक समितिले संस्थाको निरन्तर सञ्चालन हुन सक्ने क्षमताको मूल्याङ्कन गरेको छ र संस्था अविच्छिन्न रूपमा सञ्चालन हुन पर्याप्त श्रोतहरू छन् भनी विश्वस्त छ । साथै सञ्चालक समितिले वित्तीय संस्थाको अविच्छिन्न रूपमा सञ्चालन हुन सक्ने क्षमतामा ह्रास पुऱ्याउने खालको कुनै घटना वा अवस्थाको जानकारी पाएको छैन र वित्तीय संस्थालाई खारेजीमा लैजाने वा सञ्चालन रोक्ने अभिप्राय रहेको छैन । तसर्थ वित्तीय विवरणहरू संस्थाको निरन्तरता/अविच्छिन्नतामा आधारित रहेर तयार पारिएको छ ।

२.४.२ वित्तीय उपकरणको फेयर भ्याल्यू

स्वतन्त्र रूपमा खरिद बिक्री हुने बजार भएको अवस्थामा वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको फेयर भ्याल्यू बजार मूल्यबाट निर्धारण गरिन्छ र बजार मूल्य उपलब्ध नभएमा स्वविवेकको प्रयोग गरिन्छ । वित्तीय उपकरणहरूको मुल्याङ्कन सम्बन्धी विस्तृत विवरण लेखा सम्बन्धी टिप्पणीमा उल्लेख गरिएको छ ।

२.५ लेखा नीतिमा परिवर्तन

वित्तीय संस्थाले NFRS को अनुपालना गर्नको निमित्त आवश्यकता

अनुरूप लेखानीति परिवर्तन गरेको छ । विस्तृत लेखा नीतिहरू बुँदा नं. ३ मा खुलाइएका छन् । लेखा नीतिमा भएको परिवर्तनको समायोजन परिवर्तन लागू भएको मितिमा संचित मुनाफामा (र आवश्यक भएमा जगेडा कोषमा) गरिएको छ । समीक्षा अवधिमा NAS 17 को सट्टा NFRS 16 Leases लागू भएको हुँदा सोहि बमोजिम वित्तीय संस्थाले पट्टासम्बन्धी लेखा नीति परिवर्तन गरेको छ ।

२.६ जारी भई लागू नभएका रिपोर्टिङ मानक

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले २०७७ आषाढ ११ को २४४ औं काउन्सिल बैठकबाट निर्णय गरी NFRS 2018 जारी गरेको छ जसले NFRS 9 Financial Instruments, NFRS 14 Regulatory Deferral Accounts, NFRS 15 Revenue from Contracts with Customers र NFRS 17 Insurance Contracts मिति २०२१ जुलाई १६ बाट लागू हुने जनाएको थियो । तत्पश्चात् मिति २०२२ जुलाई १८ मा ICAN ले आ.व. २०८१/८२ सम्म लागू हुने गरी NFRS 9 मा carveout जारी गरेको छ । यी लेखामानहरू विशेषगरी NFRS 9 र NFRS 15 को वित्तीय विवरणमा उल्लेखनिय असर पर्न सक्दछ जसको मूल्याङ्कन र परिमाणीकरण गर्न बाँकी रहेको छ ।

२.७ नयाँ जारी गरिएको तर कार्यान्वयन नभएको लेखामान

NFRS को विभिन्न मितिमा उद्घोषण पछि IASB बाट केही नयाँ लेखामान र वर्तमान लेखामानमा संशोधन र व्याख्या जारी भएको छ । IASB नेपालले यसलाई NFRS सँग समावेश गराएपछि यी लागू गरिएको छ । ICAN ले NFRS २०१८ घोषणा गरी लागू गरेको छ ।

२.८ डिस्काउन्टीङ (Discounting)

स्थिर प्रकृतिको सम्पत्ति तथा दायित्वमा डिस्काउन्टिङ को प्रभाव उल्लेखनिय भएमा डिस्काउन्टिङ गरिएको छ ।

२.९ वित्तीय विवरण तयार पार्ने उत्तरदायित्व

कम्पनी ऐन २०६३ बमोजिम वित्तीय संस्थाको वित्तीय विवरण तयार तथा प्रस्तुत गर्ने दायित्व संचालक समितिमा निहित रहेको छ ।

२.१० वित्तीय विवरणको प्रस्तुती

वित्तीय विवरण NAS 1 (Presentation of Financial Statements) अनुसार प्रस्तुत गरिएको छ ।

२.११ उल्लेखनीयता तथा एकत्रीकरण

NAS 1 अनुसार वित्तीय विवरणमा हरेक समान प्रकारका उल्लेखनीय वस्तुहरूलाई अलगगै वर्गमा प्रस्तुत गरिएको छ । कार्य र प्रकृति छुट्टाछुट्टै भएका उल्लेखनीय वस्तुहरूलाई पनि अलगगै प्रस्तुत गरिएको छ । अफसेट गर्ने कानुनी अधिकार वित्तीय संस्थासँग भएको अवस्थामा वा खुद आधारमा वा सँगसँगै राफसाफ गर्ने वित्तीय संस्थाको नियत भएको अवस्थामा मात्रै वित्तीय सम्पत्ति र वित्तीय दायित्वहरूलाई अफसेट गरी खुद रकम वित्तीय अवस्थाको विवरणमा प्रस्तुत गरिएको छ । आम्दानी र खर्चलाई लेखामानहरूले व्यवस्था गरेको अवस्थामा मात्रै अफसेट गरिएको छ ।

२.१२ तुलनात्मक विवरण

वित्तीय संस्थाको वित्तीय विवरणले गत वर्षसँगको तुलनात्मक विवरणको जानकारी प्रदान गर्दछ । नयाँ NFRS अनुसारको परिवर्तन बाहेक वित्तीय संस्थाले गत वर्षकै लेखा नीतिहरू लागू गरेको छ ।

त्यसैगरी समीक्षा अवधिको प्रस्तुतिसँग एकरूपताको लागि तुलनात्मक विवरणहरू आवश्यकता अनुसार पुनर्वर्गिकरण गरिएको छ । गत वर्षको तुलनात्मक विवरण प्रस्तुत गर्दा कुनै परिवर्तन गरिएको छैन ।

३. आधारभूत लेखामान नीति

वित्तीय संस्थाको वित्तीय विवरणहरू तयार पार्दा आधार मानिएका आधारभूत लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा लेखिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएको छ । वित्तीय विवरणहरूको तयारीका लागि निश्चित लेखा अनुमानहरूको प्रयोग आवश्यक पर्दछ । वित्तीय विवरणहरू तयार गर्नका लागि गरिएका महत्वपूर्ण निर्णय, अनुमानहरू र तिनका प्रभावहरू विस्तृतमा उल्लेख गरिएको छ ।

क्र.सं.	लेखा नीति	नोट
३.१	मापनको आधार	
३.२	एकीकरणको आधार	
३.३	नगद वा नगद समान	४.३
३.४	वित्तीय सम्पत्ति र वित्तीय दायित्व	
३.५	व्यापारिक सम्पत्ति	४.५
३.६	व्युत्पन्न सम्पत्ति र दायित्वहरू	४.४
३.७	सम्पत्ति र उपकरण	४.१३
३.८	अमूर्त सम्पत्ति/साख	४.१४
३.९	लगानी सम्पत्ति	४.१२
३.१०	आयकर	४.९
३.११	निक्षेप, जारी गरिएका ऋण सुरक्षणपत्र र सुरक्षण नराखिएको सहायक आवधिक ऋण	४.१७, ४.२०, ४.२४, ४.२५
३.१२	व्यवस्थाहरू	४.२२
३.१३	आम्दानी लेखाङ्कन	४.२९, ४.३१, ४.३३, ४.३४, ४.३९
३.१४	व्याज खर्च	४.३०
३.१५	कर्मचारी लाभ	४.२३
३.१६	पट्टा	
३.१७	विदेशी मुद्रा कारोबार	
३.१८	वित्तीय जमानत र कर्जा प्रतिबद्धता	
३.१९	सेयर पूँजी र कोष	४.२६, ४.२७
३.२०	प्रतिसेयर आम्दानी	
३.२१	ईकाई रिपोर्टिङ	
३.२२	प्रतिवेदन मिति पछिका घटनाहरू	
३.२३	नगद प्रवाह विवरण	

३.१ मापनको आधार

वित्तीय अवस्थाको विवरणमा भएका निम्न विषयहरू बाहेक वित्तीय विवरण ऐतिहासिक लागतको आधारमा तयार गरिएको छ :

- कर्मचारीको लागि व्यवस्था गरिएको परिभाषित लाभ दायित्व (Defined Benefit Obligation) लाई कुल लाभ दायित्वको वर्तमान मूल्यबाट योजना सम्पत्तिको फेयर भ्याल्यू घटाई लेखाङ्कन गरिएको ।

- Fair Value through Profit or Loss / Fair Value through OCI मा मापित ईक्वीटिमा गरिएको लगानी ।

3.2 वित्तीय विवरण एकीकृत गर्ने आधार

क) व्यवसाय संयोजन र ख्याति

समीक्षा वर्षमा वित्तीय संस्थाले कुनै पनि व्यापार एकीकरण (business combination) गरेको छैन र ख्याती बापत कुनै पनि रकम पहिचान गरेको छैन ।

3.3 नगद वा नगद समान

नगद तथा नगद समान अन्तर्गत नगद मौज्जात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात, माग तथा अल्प सुचनामा प्राप्त हुने रकम र तीन महिनाभन्दा कम भुक्तानी अवधि भएका लगानी पर्दछन् ।

नगद तथा नगद समानसम्बन्धी विस्तृत विवरण लेखा सम्बन्धी टिप्पणीको ४.१ मा उल्लेख गरिएको छ ।

3.4 वित्तीय सम्पत्ति र वित्तीय दायित्व

क) पहिचान

वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वहरू शुरुवातमा अनुबन्धित भएको मितिमा पहिचान गरिन्छ । यसमा नियमित व्यापारको तरिका समावेश हुन्छ जस अन्तर्गत वित्तीय सम्पत्तिको खरिद बिक्री गर्दा बजारले स्थापना गरेको नियम अनुसार सम्पत्ति हस्तान्तरण हुन्छ । प्रारम्भिक पहिचानमा वित्तीय उपकरणको वर्गीकरण प्राप्ती गर्दाको उद्देश्य, विशेषता तथा व्यवस्थापनको नियतमा निर्भर रहन्छ । वित्तीय सम्पत्ति तथा दायित्वको वर्गीकरण हानी/नोक्सानी व्यवस्था NFRS 9 तथा नेपाल चार्टर्ड एकाउण्टेन्टस् सस्थाले जारी गरेको Carveout समेतलाई आधार मानी गरिन्छ ।

ख) वर्गीकरण

वित्तीय सम्पत्ति

NFRS 9 अनुसार Fair value through profit or loss मा मापन हुने बाहेकका सबै वित्तीय उपकरणहरू शुरुवातमा उपकरण खरिद वा जारी गर्दा लागेको खर्च समेत जोडी फेयर भ्याल्यूमा मापन गरिन्छ । Fair value through profit or loss मा मापन हुने वित्तीय सम्पत्ति र दायित्वसँग सम्बन्धित कारोबार खर्च (Transaction cost) लाई नाफा नोक्सान विवरणमा राखिन्छ ।

शुरुवातमा पहिचान गर्दा वित्तीय सम्पत्तिलाई निम्नानुसार वर्गीकरण गरिन्छ :

- १) Amortised Cost मा मापन गरिने वित्तीय सम्पत्ति
 - २) Fair value through profit or loss मा मापन गरिने वित्तीय सम्पत्ति
 - ३) Fair value through OCI मा मापन गरिने वित्तीय सम्पत्ति
- वित्तीय सम्पत्तिको तत्पश्चात्को मापन ती सम्पत्तिको वर्गीकरणमा निर्भर रहन्छ ।

ग) वर्गीकरण

१) Amortised Cost मा मापन गरिने वित्तीय सम्पत्ति

यस वर्गको वित्तीय सम्पत्ति प्रारम्भमा फेयर भ्याल्यूमा कारोबार खर्च जोडी मापन गरिन्छ र तत्पश्चात् प्रभावी व्याज विधि अनुसार परिशोधित लागतमा मापन गरिन्छ भने कुनै क्षय भएको अवस्थामा सो समेत घटाईन्छ । यस्तो सम्पत्ति प्रत्येक समीक्षा वर्षको अन्त्यमा

पुनरावलोकन गरी क्षय हुने संकेतहरू रहे नरहेको यकिन गरिन्छ । परिशोधित लागतमा निकालिएको ब्याज रकम र क्षय भई हुने नोक्सानीलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

वित्तीय सम्पत्ति वा दायित्वको परिशोधित लागत भनेको त्यो रकम हो जसमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको प्रारम्भिक लेखाङ्कन गरिएको रकममा साँवाको भुक्तानी घटाई, प्रभावी व्याज विधिद्वारा मापन गरिएको संचित परिशोधन रकम (प्रारम्भिक रकम र परिशोधित रकमको भिन्नता) घटाई अथवा जोडी र क्षतिको कारण हुने नोक्सानी घटाई आएको रकमलाई बुझिन्छ ।

क्षय हुने संकेत भएको अवस्थामा सम्पत्तिको किताबी मूल्य र भविष्यका अनुमानित नगद प्रवाहलाई प्रभावी व्याज दरद्वारा डिस्काउन्टिङ गरी निकालिएको वर्तमान मूल्य बीचको फरकको रूपमा आउने नोक्सानीलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ । भविष्यमा परिस्थितिमा परिवर्तन भई त्यस्तो नोक्सानी कम हुन गएमा, नाफा नोक्सान विवरणमा नोक्सानी उल्टि गरिन्छ ।

परिशोधित लागतमा मापन गरिएका प्रमुख वित्तीय सम्पत्तिहरू देहाय बमोजिम रहेका छन् :

ग्राहक कर्जा तथा सापट, धितोपत्र बजारमा सूचिकृत नभएका र तल उल्लेखित बाहेकका वित्तीय सम्पत्तिहरू परिशोधित लागतमा मापन गरिएका छन् :

- वित्तीय संस्थाले अल्पकालमै बिक्री गर्ने नियत राखेको र शुरुवातमै fair value through profit or loss वर्गमा समावेश गरेको ।
- वित्तीय संस्थाले शुरुवातमै fair value through OCI वर्गमा समावेश गरेको ।
- वित्तीय संस्थाले सारभूत रूपमा सम्पूर्ण शुरुवाती लगानी अनुबन्धित नगद प्रवाहबाट परिपुर्ति गर्न नसक्ने अवस्था भएमा (क्षयीकरण भएको अवस्थामा बाहेक) ।

शुरुवाती मापनपश्चात् कर्जा तथा सापट प्रभावी व्याज दर प्रयोग गरी परिशोधित लागतमा मापन गरिन्छ भने क्षय भएको अवस्थामा सो समेत घटाईन्छ । परिशोधन गरी निकालिएको ब्याज रकमलाई नाफा नोक्सान विवरणको 'ब्याज आम्दानी' मा लेखाङ्कन गरिन्छ । क्षय भई हुने नोक्सानीलाई नाफा नोक्सान विवरणको 'कर्जा नोक्सानी व्यवस्था/नोक्सानी व्यवस्थाबाट फिर्ता' शिर्षकमा लेखाङ्कन गरिन्छ ।

- तथापि कर्जा रकमको १.२५ प्रतिशतसम्मको कर्जा प्रशासन शुल्कलाई प्रभावग्राही (Material) नमान्ने वित्तीय संस्थाको नीति रहेको छ । कर्जा प्रशासन शुल्क तथा अन्य सम्बन्धित शुल्कलाई प्रभावग्राही नमानिएकोले २०२४ जुलाई १५ को कारभ आउट (Carve Out) बमोजिम त्यस्तो शुल्कलाई प्रभावी व्याजदरको गणनामा समावेश गरिएको छैन ।

परिशोधित लागत (Amortized cost) मा मापन हुने कर्मचारी कर्जा आफ्ना कर्मचारीहरूलाई सहूलियत ब्याजदरमा घर कर्जा र कर्मचारी अधिविकर्ष कर्जा प्रवाह गर्ने वित्तीय संस्थाको नीति रहेको छ । वित्तीय संस्थाले कर्मचारी कर्जाको मापन परिशोधित लागतमा गरेको छ । वित्तीय संस्थाले शुन्य व्याजदर (हायर पर्चेज कर्जा दुई पाङ्ग्रे) र कोषको लागत (कर्मचारी अधिविकर्ष कर्जा) मा

कर्मचारीलाई कर्जा प्रदान गर्ने भएता पनि परिशोधित लागत मापन गर्ने प्रयोजनको लागि आधार दरलाई बजार ब्याजदरको रूपमा लिएको छ । कर्जाको शुरुवाती किताबी मूल्य तथा फेयर भ्याल्यूको फरकलाई अग्रिम कर्मचारी सुविधाको रूपमा लेखाङ्कन गरिएको छ ।

२) Fair value through profit or loss मा मापन गरिने वित्तीय सम्पत्ति यस्तो वित्तीय सम्पत्ति प्रारम्भमा फेयर भ्याल्यूमा मापन गरिन्छ । शुरुवाती पहिचान पश्चात् Fair value through profit or loss मा मापन गरिने सबै वित्तीय सम्पत्तिहरू फेयर भ्याल्यूमा नै मापन गरिन्छ । फेयर भ्याल्यूमा हुने परिवर्तनबाट सिर्जित नाफा नोक्सानलाई जुन अवधिमा नाफा नोक्सान भएको हो त्यहि अवधिको नाफा नोक्सान विवरणमा प्रस्तुत गरिन्छ ।

धितोपत्र बजारमा कारोबार हुने वित्तीय सम्पत्तिको फेयर भ्याल्यू समीक्षा अवधिको अन्त्यको बजार मूल्य (बिक्रिको लागि अनुमानित लागत नघटाई) को आधारमा तय गरिन्छ । बजार मूल्य लिँदा अन्तिम मूल्य (closing price) लिइन्छ ।

३) Fair value through OCI मा मापन गरिने वित्तीय सम्पत्ति यस्तो वित्तीय सम्पत्ति शुरुवाती पहिचान पश्चात् फेयर भ्याल्यूमा मापन गरिन्छ । प्राप्ती नभएका नाफा नोक्सान (Unrealized gains and losses) 'अन्य विस्तृत आमदानी' हुँदै ईक्वीटि अन्तर्गत 'फेयर भ्याल्यू जगेडा कोष' मा पहिचान गरिन्छ । लगानी निसर्ग भएमा संचित नाफानोक्सानलाई 'अन्य विस्तृत आमदानी' हुँदै पुनः फिर्ता गरिन्छ । वित्तीय संस्थाले एउटै धितोपत्रमा एकपटकभन्दा बढि लगानी गरेको अवस्थामा first-in-first-out आधारमा निसर्ग गरेको मानिन्छ । Fair value through OCI मा मापन गरिने वित्तीय लगानी धारण गर्दाको लाभांश रकमलाई भुक्तानी पाउने अधिकार स्थापित भएपश्चात् नाफानोक्सान विवरणमा 'अन्य संचालन आमदानी' मा पहिचान गरिन्छ ।

फेयर भ्याल्यूमा भएको परिवर्तनलाई अन्य विस्तृत आमदानीमा लेखाङ्कन गरिन्छ । त्यसको स्थगन करमा पर्ने असर समेत अन्य विस्तृत आमदानीमा नै लेखाङ्कन गरिन्छ । यस वर्गको वित्तीय सम्पत्तिको निसर्ग भएमा निसर्ग अघि OCI मा लेखाङ्कन गरिएको नाफा/नोक्सानलाई ईक्विटी समायोजन गरिन्छ भने निसर्गबाट प्राप्त रकम र किताबि मूल्यबीचको फरकलाई नाफा नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्व

शुरुवातमा वित्तीय संस्थाले वित्तीय दायित्वको वर्गीकरण निश्चय गर्दछ । सोहि क्रममा वित्तीय दायित्वहरूलाई निम्नानुसार वर्गीकरण गरिन्छ:

क. Fair value through profit or loss मा मापन गरिने वित्तीय दायित्व
ख. Amortised Cost मा मापन गरिने वित्तीय दायित्व

Fair value through profit or loss मा मापन गरिने वित्तीय दायित्व व्यापारिक प्रयोजनको लागि धारण गरिएका र शुरुवाति पहिचानमा 'fair value through profit or loss' भनी इङ्कित गरिएका वित्तीय दायित्व Fair value through profit or loss मा मापन गरिने वित्तीय दायित्व अन्तर्गत पर्दछन् । शुरुवाति पहिचान पश्चात् यस्ता दायित्वहरूलाई

फेयर भ्याल्यू मा मापन गरिन्छ र फेयर भ्याल्यूमा परिवर्तन भएमा नाफा नोक्सानमा देखाइन्छ ।

Amortised Cost मा मापन गरिने वित्तीय दायित्व

वित्तीय संस्थाले जारी गरेका वित्तीय उपकरणमध्ये Fair value through profit or loss मा वर्गिकरण नगरिएका दायित्वहरू Amortised Cost मा मापन गरिने वित्तीय दायित्व हुन् ।

शुरुको मापन पश्चात् यस्ता वित्तीय दायित्वलाई प्रभावी ब्याज दर विधि प्रयोग गरी परिशोधित लागतमा मापन गरिन्छ । परिशोधन गरी निकालिएको ब्याज रकमलाई नाफा नोक्सान विवरणको 'ब्याज खर्च' मा लेखाङ्कन गरिन्छ । वित्तीय दायित्व निसर्ग हुँदा आउने नाफानोक्सानलाई पनि नाफा नोक्सान विवरणमा नै देखाइन्छ ।

पुनरवर्गिकरण

समीक्षा अवधिमा कुनै पनि वित्तीय सम्पत्ति पुनरवर्गिकरण गरिएको छैन ।

घ) पहिचानको समाप्ती

वित्तीय सम्पत्तिको पहिचानको समाप्ती

वित्तीय संस्थाले कुनै वित्तीय सम्पत्ति (अथवा वित्तीय सम्पत्तिको वा समान वित्तीय सम्पत्तिको समुहको अंश) देहायको अवस्थामा पहिचानबाट हटाउँछ :

- सम्पत्तिको नगद प्रवाहमा भएको अधिकार समाप्त भएमा वा
- वित्तीय संस्थाले सो सम्पत्तिको नगद प्रवाहमा भएको अधिकार हस्तान्तरण गरेमा वा
- वित्तीय संस्थाले प्राप्त गर्ने नगद प्रवाह 'pass-through' arrangement अनुरूप अविलम्ब तेश्रो पक्षलाई भुक्तानी गर्ने दायित्व ग्रहण गरेमा र वित्तीय संस्थाले सो सम्पत्तिको सम्पूर्ण जोखिम तथा प्रतिफल हस्तान्तरण गरेमा वा जोखिम तथा प्रतिफल हस्तान्तरण नगरी र आफैसँग समेत नराखी उक्त सम्पत्तिको नियन्त्रण हस्तान्तरण गरेमा ।

वित्तीय सम्पत्तिको पहिचान समाप्त हुँदा सम्पत्ति (वा सम्पत्तिको अंश) को किताबी मूल्य र निसर्गबाट प्राप्त मूल्य (कुनै नयाँ सम्पत्ति दायित्व धारण गरेको समेत) बीचको फरक रकम तथा सो सँग सम्बन्धित अन्य विस्तृत आमदानीमार्फत् लेखाङ्कन गरिएको संचित नाफा वा घाटाको रकमलाई नाफा नोक्सान ईक्वीटिमा लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्वको पहिचानको समाप्ती

दायित्व जिम्मेवारी राफसाफ, रद्द गरेमा वा दायित्वको म्याद समाप्त भएमा कुनै वित्तीय दायित्वको पहिचानको समाप्ती हुन्छ । हालको वित्तीय दायित्व सोही साहुको अर्को वित्तीय दायित्वसँग मूलभूत रूपमा भिन्न शर्त लागू हुने गरी प्रतिस्थापन गरिएमा वा हालको दायित्वको शर्तहरू मूलभूत रूपमा परिमार्जन गरिएमा त्यस्तो प्रतिस्थापन वा परिमार्जनलाई हालको वित्तीय दायित्वको पहिचानको समाप्तीको रूपमा तथा नयाँ दायित्वको पहिचानको रूपमा लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्वको किताबी मूल्य र निसर्ग हुँदा तिरको मूल्यमा हुने फरकलाई नाफा नोक्सान खातामा लेखाङ्कन गरिन्छ ।

वित्तीय उपकरणको अफसेटिङ्ग

वित्तीय सम्पत्ति र वित्तीय दायित्व अफसेट गरी खुद रकम वित्तीय

अवस्थाको विवरणमा तब मात्र प्रस्तुत गरिन्छ जब वित्तीय संस्थासंग अफसेट गर्ने कानुनी अधिकार हुन्छ र वित्तीय संस्थाले सम्पत्ति र दायित्व खुद आधारमा वा एकैसाथ राफसाफ गर्ने नियत राख्दछ । व्यापारिक गतिविधि जस्ता समान कारोबारको नाफा तथा नोक्सानलाई वा NFRS बमोजिम अफसेट गर्न मिल्ने आम्दानी तथा खर्चलाई अफसेट गरि देखाइएको छ ।

ड) फेयर भ्याल्यूको निर्धारण

मापन मितिमा बजार सहभागीहरूबीच व्यवस्थित कारोबार हुँदा सम्पत्ति बिक्री गर्दा पाइने वा दायित्व हस्तान्तरण गर्दा तिर्ने मूल्य नै 'फेयर भ्याल्यू' हो । फेयर भ्याल्यूको मापन सम्पत्ति बिक्री गर्ने वा दायित्व हस्तान्तरण गर्ने कारोबार देहायको स्थानमा हुन्छ भन्ने अनुमानमा आधारित हुन्छ :

- सम्पत्ति वा दायित्वको मुख्य बजारमा वा
- मुख्य बजार नभएको खण्डमा सम्पत्ति वा दायित्वको सबैभन्दा लाभदायक बजारमा

वित्तीय विवरणमा फेयर भ्याल्यूमा मापन वा प्रस्तुत गरिएका सम्पूर्ण सम्पत्ति र दायित्वहरूलाई Fair Value Hierarchy अनुसार वर्गीकरण गरिएको हुन्छ जसको व्याख्या तल गरिएको छ :

- तह १- अंकित बजार मूल्यमा आधारित मूल्याङ्कन विधि सक्रिय बजारमा समान उपकरणको अंकित मूल्य भएका वित्तीय उपकरण । उपलब्ध भएमा वित्तीय संस्थाले वित्तीय उपकरणको फेयर भ्याल्यू सक्रिय बजारको अंकित मूल्य वा dealer price quotations को आधारमा कारोबार खर्च नघटाइकन गर्दछ ।

अंकित मूल्यहरू सहजै र नियमित रूपमा उपलब्ध भएमा र बजारले तटस्थ (arm's length) आधारमा हुने वास्तविक र नियमित कारोबारलाई प्रतिनिधित्व गर्ने बजारलाई सक्रिय मानिन्छ ।

- तह २ - अवलोकनयोग्य आगतहरूमा आधारित मूल्याङ्कन विधि : सक्रिय वा निष्कृय बजारमा समान वा उस्तै प्रकारका उपकरणको अंकित मूल्य भएका तथा अवलोकनयोग्य आगत (observable inputs) भएका आन्तरिक विधि प्रयोग गरी मूल्याङ्कन गरिएका वित्तीय उपकरण ।

यदि वित्तीय उपकरणको सक्रिय बजार उपलब्ध नभएमा बैंकले मूल्याङ्कन विधि प्रयोग गरी फेयर भ्याल्यूको मापन गर्दछ । त्यस्ता विधिहरूमा हालसालै जानकार तथा ईच्छुक सहभागीहरूबीच तटस्थ (arm's length) आधारमा भएको कारोबारको सूचनाको प्रयोग, मूलभूत रूपमा उस्तै उपकरणको वर्तमान फेयर भ्याल्यूको प्रयोग, डिस्काउन्टिङ गरिएको नगद प्रवाहको विश्लेषण तथा option pricing models पर्दछन् । छनोट गरिएको मूल्याङ्कन विधिले बजार आगतहरूको अधिकतम प्रयोग गर्ने, अनुमानहरूमा सकभर कम निर्भर हुने र बजार सहभागीहरूले मूल्य निर्धारण गर्दा ख्याल गर्ने कारक तत्वहरूको संयोजन गर्ने गर्दछ, साथै वित्तीय उपकरण मूल्याङ्कन गर्न प्रयाग हुने स्वीकार्य आर्थिक विधिसँग मिल्दो हुन्छ । मूल्याङ्कन विधिका आगतहरूले बजारका आकांक्षाहरूको र वित्तीय उपकरणमा निहित जोखिम प्रतिफल मापकको प्रतिनिधित्व गर्दछन् । वित्तीय संस्थाले मूल्याङ्कन विधिहरूको मान्यताको परिक्षण समान उपकरणको अवलोकनयोग्य कारोबारको मूल्यको आधारमा वा अन्य उपलब्ध

बजारका तथ्याङ्कका आधारमा गर्दछ ।

- तह ३- उल्लेखनीय रूपमा अवलोकन गर्न नसकिने आगतहरूमा आधारित मूल्याङ्कन विधि :

एक वा एक भन्दा बढी उल्लेखनीय रूपमा अवलोकन गर्न नसकिने आगत (unobservable inputs) भएका मूल्याङ्कन विधिबाट मूल्याङ्कित वित्तीय उपकरण ।

निश्चित वित्तीय उपकरणहरू वर्तमान बजार कारोबार वा अवलोकनयोग्य बजार तथ्याङ्क उपलब्ध नभएका मूल्याङ्कन विधि प्रयोग गरी फेयर भ्याल्यूमा रेकर्ड गरिन्छ । तिनीहरूको फेयर भ्याल्यू वास्तविक बजार कारोबारहरूको आगत वा मूल्यका आधारमा परिक्षण भएको र वित्तीय संस्थाको सबैभन्दा उपयुक्त विधिका सबैभन्दा राम्रो अनुमान प्रयोग भएको मूल्याङ्कन विधिबाट मापन गरिन्छ ।

च. क्षय/हानी/नोक्सानी

वित्तीय संस्थाले हरेक आर्थिक वर्षको अन्त्यमा वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहको क्षय भएको कुनै वस्तुगत संकेत छ छैन भनी मूल्याङ्कन गर्दछ । सम्पत्तिको प्रारम्भिक लेखांकन पश्चात् यदि एक वा बढी घटनाहरूको परिणाम स्वस्म क्षय भएको वस्तुगत प्रमाण/संकेत छ र त्यो घटना (वा घटनाहरू) का कारण वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहको भविष्यमा हुने अनुमानित नगद प्रवाहमा पर्ने प्रभाव विश्वसनीय तवरबाट अनुमान गर्न सकिन्छ भने वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा क्षय भएको मानिन्छ ।

वित्तीय सम्पत्तिमा क्षय भएको वस्तुगत प्रमाणमा निम्न कुराहरू पर्न सक्दछ : ऋणी वा ऋणीको समूह उल्लेखनीय वित्तीय कठिनाईमा रहेमा, ऋणी टाट पल्टिने सम्भावना देखिएमा, सांवा वा ब्याज तिर्न ढिलाई वा असक्षम भएमा तथा अवलोकनयोग्य तथ्यांकले अनुमानित भविष्यको नगद प्रवाहमा उल्लेखनीय गिरावट आउने संकेत गरेमा जस्तै: आर्थिक वातावरणमा भएको परिवर्तन कर्जा भुक्तानीको असक्षमतासंग मेल खाएको अवस्था ।

१. परिशोधित लगातमा मापन गरिएका वित्तीय सम्पत्तिको क्षय वित्तीय संस्थाले सर्वप्रथम परिशोधित लगातमा मापन गरेका बैंकहरूबाट भुक्तानी पाउन बाँकी रकम, भुक्तानी मितिसम्म धारण गरेका लगानी लगायतका वित्तीय सम्पत्तिमा क्षय भएको वस्तुगत संकेत छ वा छैन भनी एकल वा सामुहिक रूपमा महत्वपूर्ण रहेको तहमा मूल्यांकन गर्दछ । वित्तीय संस्थाले एकल रूपमा मूल्यांकन गरेका वित्तीय सम्पत्तिमा क्षय भएको वस्तुगत संकेत नभएमा समान कर्जा जोखिमका विशेषता भएका वित्तीय सम्पत्तिहरूको समूह बनाएर क्षयको मूल्यांकन सामूहिक रूपमा गरिन्छ । तथापी, एकल रूपमा क्षयको मूल्यांकन गरी क्षय नोक्सानी लेखाङ्कन गरिएका सम्पत्तिहरू सामूहिक मूल्यांकनको लागि समूहमा समावेश गरिदैन ।

कर्जा तथा सापटीको क्षय

वित्तीय संस्थाले प्रत्येक वासलात मितिमा एकल रूपमा महत्वपूर्ण रहेका कर्जा तथा सापटीहरूको नाफा नोक्सान विवरणमा क्षय नोक्सानी लेखाङ्कन गर्ने या नगर्ने भनी समीक्षा गर्दछ । वित्तीय संस्थाले कर्जा सम्झौताको पालना नहुनु, नाफा र कारोबारमा उल्लेखनीय गिरावट, उल्लेखनीय प्रतिकूल नगद प्रवाह, उल्लेखनीय प्रतिकूल नेट वर्थ, ऋणीको समस्याग्रस्त वित्तीय स्थिति इत्यादि

कारकका आधारमा एकल रूपमा क्षय भए नभएको कुराको वस्तुगत प्रमाण परीक्षण (Objective evidence test) गरेको छ । विशेषतः क्षय नोक्सानी निर्धारण गर्दा भविष्यको नगद प्रवाहको रकम तथा समयको अनुमान गर्न व्यवस्थापनको धारणा/निर्णयको आवश्यकता पर्दछ । यी अनुमानहरू विभिन्न कारकहरू सम्बन्धि धारणामा आधारित हुने भएकाले वास्तविक परिणाम भिन्न भई भविष्यमा क्षय नोक्सानीको रकम फरक पर्न सक्दछ ।

एकल गाहक संकेन्द्रण अन्तर्गत टुला १०० ऋणीहरूको कर्जा तथा सापटहरूलाई पृथक रूपमा हानी नोक्सानीको लागि परीक्षणको गरिएको छ । कर्जा तथा सापटको पुनः प्राप्ति योग्य रकम भनेको धितोबाट प्राप्त हुन सक्ने रकम र ऋणिको आचरण र वित्तीय संस्थाको भूतपूर्व अनुभवको आधारमा अनुमान गरिन्छ । पृथक रूपमा समीक्षा गर्दा कुनै हानी नोक्सानी नभएमा, त्यस्तो वित्तीय सम्पत्तिलाई कर्जा जोखिमको आधारमा सामूहिक रूपमा समीक्षा गरिन्छ । प्रत्येक कर्जा तथा सापटहरूका कर्जा जोखिमको मापन गर्दा व्यवस्थापनद्वारा विगतको अनुभवको आधारमा विवेकपूर्वक निर्णय गरिन्छ । हानी नोक्सानीको सामूहिक समीक्षा गर्ने उद्देश्यका लागि सम्पत्तिहरूलाई वित्तीय संस्थाले पाँच वर्गमा विभाजित गरेको छ :

- (क) हायर पर्चेज कर्जा
- (ख) घर कर्जा
- (ग) मोर्टगेज कर्जा
- (घ) अल्पावधि कर्जा
- (ङ) आवधिक कर्जा

शीर्ष १०० कर्जा तथा सापटी समुहको एकल रूपमा मूल्यांकन गरिएको र क्षय नभएको पाइएको छ भने एकल रूपमा उल्लेखनीय नभएका कर्जा तथा सापटीको हकमा वस्तुगत संकेत भएका तर हालसम्म असर नदेखिएका घटनाहरूका कारण नोक्सानी व्यवस्था गर्नु पर्ने नपर्ने कुरा निर्धारण गर्न समान जोखिम विशेषताका आधारमा सामूहिक रूपमा मूल्यांकन गरिएको छ । वित्तीय संस्थाले सामूहिक क्षयको मूल्यांकनका लागि जोखिम सम्पत्तिलाई घर कर्जा, सवारी कर्जा, व्यक्तिगत कर्जा, अल्पकालिन कर्जा र दीर्घकालिन कर्जा गरी ५ भागमा विभाजन गरेको छ । सामूहिक मूल्यांकन गर्दा Carveout सहितको NFRS 9 का अनुसार कर्जा बक्यौताको अवस्था, कर्जाको गुणस्तर, पोर्टफोलियोको आकार लगायतका विवरणहरू एवम् वर्तमान आर्थिक अवस्था मा आधारित निर्णय ध्यानमा राखिन्छ । साथै, सामूहिक मूल्यांकन गर्दा असक्षमताको सम्भावना (Probability of Default (PD)) गणना गर्न विगत ६० महिना को तथ्याङ्क तथा असक्षम भएपछि हुने नोक्सानी (loss given default (LGD)) गणना गर्न विगत ५ वर्षको तथ्याङ्क लिइन्छ । कर्जा तथा सापटीको सामूहिक क्षयको निर्धारण PD तथा LGD गुणन गरी गरिन्छ ।

Carveout सहितको NFRS 9 अनुसार कर्जा तथा सापटीमा क्षय नोक्सानी बापतको रकम रु ४०.४४ करोड रहेको छ (गत वर्ष रु. ३१.८० करोड रहेको) भने नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुरूप कर्जा नोक्सानी व्यवस्था जम्मा रु. ९१.७३ करोड रहेको छ (गत वर्ष रु. ९३.७२ करोड रहेको) । कर्जा तथा सापटीको क्षय नोक्सानी व्यवस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले २०२२ जुलाई १८ मा जारी गरेको कार्य आउट (Carve out) बमोजिम नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र Carveout सहितको NFRS 9 अनुसार गणना गरिएको रकममा जुन बढी हुन्छ, त्यहि अनुसार गरिएको छ ।

Incurred loss model र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको कर्जा नोक्सानीको तुलनात्मक विवरण देहाय अनुसार रहेको छ :

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
एकल हानी	१०७,२५७,५३४	९५,३५६,६३४
सामूहिक हानी	२९७,१३६,८२३	२२२,६८८,३४०
जम्मा हानी	४०४,३९४,३५७	३१८,०४४,९७४

कर्जा वर्ग	आ.व. २०८०/८१			आ.व. २०७९/८०		
	प्रतिशत	कर्जा रकम	नोक्सानी व्यवस्था	प्रतिशत	कर्जा रकम	नोक्सानी व्यवस्था
असल	७७.३४	५,९५१,११६	७,४१३	७४.१५	४,९४२,०७६	६४,२४७
सुष्म निगरानी	९.९२	७६३,४९५	३८,१७५	६.६०	४३९,८२९	२१,९९१
सक्रिय कर्जा	८७.२७	६,७१४,६१०	१०९,५८८	८०.७५	५,३८१,९०५	८६,२३८
कमसल	२.००	१५३,९७१	३८,४९३	५.६०	३७३,५७५	९३,३९४
शंकास्पद	१.४७	११२,८७३	५६,४३७	४.५७	३०४,३४७	१५२,१७३
खराब	९.२६	७९२,८६४	७२,८६४	९.०८	६०५,४६१	६०५,४६१
निष्कृत कर्जा	१२.७३	९७९,७०९	८०७,७९३	१९.२५	१,२८३,३८२	८५१,०२८
कुल	१००.००	७,६९४,३१९	९१७,३८२	१००.००	६,६६५,२८८	९३७,२६६

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
जम्मा प्राप्त हुन बाँकी व्याज	४०२,२५९,३९९.९५	३५२,५९४,२०८.९४
खराब कर्जा मा प्राप्त हुन बाँकी व्याज	३०८,९८२,२९८.३८	२३९,९३४,५८२.९७
आम्दानी लेखिएको प्राप्त हुनु पर्ने व्याज रकम	९३,२६९,९००.७७	९९३,४५९,६२६.७७
साउन मसान्तसम्म प्राप्त व्याज	२३,९२९,३४२.०३	९,२५४,९५४.४४
प्राप्त हुन बाँकी व्याजमा नियनकारी जगेडा कोष	४४,९९३,०८८.०९	६५,६४८,९४३.५७

कर्जा तथा सापटीमा भएको क्षय नोक्सानीको विवरण वित्तीय विवरणको नोट नं. ४.६ र ४.७ मा खुलाइएको छ ।

वित्तीय संस्थाले २०८० आषाढ मसान्त पश्चात् ऋणीको आन्तरिक श्रोत/सम्पत्ति बिक्रिबाट भएको कर्जा असुली, असुलीको कममा बैकको गैर बैकिङ्ग सम्पत्तीको रूपमा सकार गरिसकेको अवस्था समेत आधार लिई कर्जा नोक्सानी व्यवस्था गणना गरेको छ ।

२. OCI मार्फत् मापन गरिएका लगानीको क्षय

वित्तीय संस्थाले हरेक आर्थिक वर्षको अन्त्यमा Fair value through OCI मा मापन गरिएका लगानीमा क्षय भए नभएको समीक्षा गर्दछ । यस वर्गमा पर्ने ऋणपत्रमा क्षय भएको वस्तुगत संकेतमा निष्काशनकर्ता उल्लेखनीय वित्तीय कठिनाईमा हुनु, करारका सर्तको उल्लङ्घन जस्तै ब्याज वा साँवा नतिर्नु वा ढिला तिर्नु आदि पर्दछन् ।

क्षय नोक्सानीको फिर्ता

यदि क्षय नोक्सानीको रकम पछिको अवधि (subsequent period) मा घटेमा र त्यो घटेको रकम क्षय नोक्सानी लेखाङ्कन गरेको समयभन्दा पछिको घटनासँग वस्तुनिष्ठ तवरले सम्बन्धित भएमा वढी भएको क्षय नोक्सानी व्यवस्था रकमलाई घटाई नोक्सानी फिर्ता गरिन्छ । यस्तो फिर्ता रकमलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

परिशोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको अपलेखन

असुलीको यथार्थपरक सम्भावना नदेखिएमा वित्तीय सम्पत्ति (सम्बन्धित नोक्सानी व्यवस्थासमेत) सामान्यतया आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । वित्तीय सम्पत्तिको सुरक्षण गरिएको अवस्थामा सामान्यतया धितोको निसर्गबाट प्राप्त हुने रकम प्राप्त भएपश्चात् अपलेखन गरिन्छ ।

धितोको मूल्याङ्कन

वित्तीय संस्थाले वित्तीय सम्पत्तिमा हुने जोखिम घटाउन सम्भव भएसम्म धितोको सुरक्षण खोज्छ । धितोको विभिन्न रूप हुन्छ जस्तै नगद, धितोपत्र, क्रेडिट/ग्यारेन्टिको पत्र, घरजग्गा, आसामी, स्टक, अन्य सम्पत्ति तथा क्रेडिट अनुवर्तिहरू जस्तै नेटिङ्ग सम्भौता । धितोको उचित मूल्याङ्कन सामान्यतया सुरुमा र तत्पश्चात् नेपाल राष्ट्र बैकबाट जारी मार्गदर्शनका आधारमा गरिन्छ । घरजग्गाजस्तो गैर वित्तीय धितोको मूल्याङ्कन स्वतन्त्र

मूल्याङ्कनकर्ता लगायतका तेस्रो पक्षले उपलब्ध गराउने विवरण र लेखा परिक्षण भएको वित्तीय विवरणका आधारमा गरिन्छ ।

पुनर्स्थापित सम्पत्ति वा बैकमा हक हस्तान्तरण भएको सम्पत्ति

पुनर्स्थापित सम्पत्ति स्वयम् भोगचलन गर्नु वा निसर्ग गर्नु उपयुक्त हुन्छ भन्ने कुरा निर्धारण गर्नु वित्तीय संस्थाको नीति रहेको छ । कर्जा चुक्ता गर्न असक्षम ऋणीको धितो foreclosure को रूपमा वा ऋण चुक्ताको अंश भई वित्तीय संस्थाले प्राप्त गरेको स्थिर सम्पत्तिलाई नेपाल राष्ट्र बैकको निर्देशन अनुसार वित्तीय संस्थाले लगानी सम्पत्ति वा सम्पत्तिको भाग भनेर अभिलेख गरेको छैन ।

गैर बैकिङ्ग सम्पत्ति मानिएको पुनर्स्थापित धितो त्यस्तो सम्पत्ति हो जुन वित्तीय संस्थाले कर्जा तथा सापटीको सुरक्षणको रूपमा लिएको र पछि कर्जा असुलीको क्रममा सकारेको हुन्छ । यस्ता सम्पत्तिहरू उचित बजार मूल्य र ऋणीबाट असुल गर्न बाँकी कूल रकममध्ये जुन कम हुन्छ, त्यसमा मूल्याङ्कन गरिन्छ र बाँकी रकमलाई नाफा नोक्सान खातामा सोहि वर्ष खर्च लेखिन्छ, साथै लगानी सम्पत्तिको रूपमा वर्गिकरण गरिन्छ ।

गैर वित्तीय सम्पत्तिहरूको क्षय

वित्तीय संस्थाले हरेक समीक्षा वर्षको अन्त्यमा सम्पत्तिमा क्षय भएको कुनै संकेत छ छैन भनी मूल्याङ्कन गर्दछ । कुनै संकेत भएको अवस्थामा वा अनिवार्य वार्षिक क्षयको परिक्षण गर्नुपर्ने अवस्थामा बैकले सो सम्पत्तिको पुनः प्राप्ति रकम (Recoverable amount) को अनुमान गर्दछ । पुनः प्राप्ति रकम भनेको कुनै सम्पत्ति वा नगद प्रवाह गर्ने ईकाई (Cash Generating Unit) को फेयर मूल्यबाट बिक्री गर्दा लाग्ने खर्च घटाई आउने मूल्य (fair value less cost to sell) र प्रयोग मूल्य (value in use) मध्ये जुन बढी हुन्छ, त्यो रकम हो । यदि सम्पत्ति वा नगद प्रवाह गर्ने ईकाईको किताबी मूल्य पुनः प्राप्ति मूल्य भन्दा बढी भएमा सम्पत्तिमा क्षय भएको मानिन्छ र त्यसलाई पुनः प्राप्ति रकममा फारेर देखाइन्छ ।

प्रयोग मूल्य निर्धारण गर्न भविष्यको अनुमानित नगद प्रवाहलाई कर अधिको डिस्काउन्ट दर प्रयोग गरी वर्तमान मूल्यमा डिस्काउन्टिङ्ग गरिन्छ जुन दरले पैसाको समयको मूल्य (Time Value Of Money) र सम्पत्तिको निर्दिष्ट जोखिमलाई प्रतिबिम्बित गर्दछ । फेयर मूल्यबाट बिक्री गर्दा

लाग्ने खर्च घटाई आउने मूल्य निर्धारण गर्न उपयुक्त मूल्याङ्कन विधि प्रयोग गरिन्छ ।

३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति र दायित्वहरू ती सम्पत्ति र दायित्वहरू हुन् जसलाई वित्तीय संस्थाले निकट भविष्यमा बिक्री गर्ने वा पुर्नखरिद गर्ने उद्देश्य सहित लिएको हुन्छ वा छोटो अवधिको लाभ वा अवस्थिति लिनको लागि वित्तीय संस्थाले राखेको हुन्छ ।

व्यापारिक सम्पत्ति र दायित्वहरूलाई प्रारम्भिक रूपमा Fair Value मा लेखाङ्कन गरिन्छ र त्यसपछि वित्तीय अवस्थाको विवरणमा Fair Value मा मापन गरिन्छ भने कारोबार खर्चलाई नाफा वा नोक्सानमा लेखाङ्कन गरिन्छ । Fair Value मा भएको सबै परिवर्तनलाई नाफा वा नोक्सान खातामा Fair Value मानिए जसरी नै खुद व्यापारिक आम्दानीको रूपमा लेखाङ्कन गरिन्छ ।

३.६ व्युत्पन्न सम्पत्ति र दायित्वहरू (Derivative assets and derivative liabilities)

फरवार्ड विदेशी विनिमय सम्भौता जस्ता व्युत्पन्न वित्तीय उपकरणहरूको मूल्याङ्कन बजारका अवलोकन योग्य आगतहरू सम्मिलित मूल्याङ्कन विधि प्रयोग गरी गरिन्छ । Forward pricing model धेरै जसो प्रयोग हुने मूल्याङ्कन विधि हो जसमा foreign exchange spot र forward premiums जस्ता विभिन्न आगतहरू समावेश हुन्छन् ।

फरवार्ड सम्भौता भनेको निश्चित परिमाणको वित्तीय उपकरण, वस्तु (commodity) वा वैदेशिक मुद्रा निश्चित मूल्यमा निश्चित मितिमा हस्तान्तरण गर्ने वा राफसाफ हुने गरी गरिने अग्रिम खरिद बिक्री सम्भौता हो ।

व्युत्पन्न मानिएका सम्पूर्ण सम्भौताहरूलाई व्यापारिक वा गैर व्यापारिक जुनसुकै प्रयोजनको लागि धारण गरिएको भएता पनि वित्तीय अवस्थाको विवरणमा फेयर भ्याल्यूमा प्रस्तुत गरिन्छ । फेयर भ्याल्यूमा हुने परिवर्तनलाई Mid exchange rate प्रयोग गरी वर्षान्तमा मूल्याङ्कन गरिन्छ । व्युत्पन्न वित्तीय उपकरणमा हुने नाफा वा घाटालाई नाफा/नोक्सान विवरणको 'खुद व्यापारिक आम्दानी' मा लेखाङ्कन गरिन्छ ।

३.७ सम्पत्ति र उपकरण

क) लेखाङ्कन र मापन

पहिचान

सम्पत्ति, प्लान्ट र उपकरण यस्ता मूर्त वस्तु हुन् जुन उत्पादन वा सेवा प्रदान गर्न, भाडामा दिन वा प्रशासनिक कार्यका निम्ति प्रयोग हुन्छन् र एक वर्ष भन्दा बढी अवधिको लागि प्रयोग गरिने अपेक्षा राखिन्छ । वित्तीय संस्थाले NAS 16 (Property, Plant and Equipment) को आधारमा यस्ता सम्पत्तिको लेखाङ्कन गर्दछ । यदि सम्पत्ति र उपकरणसँग सम्बन्धित भविष्यका आर्थिक लाभहरू वित्तीय संस्थामा प्रवाहित हुने सम्भावना रहेको र लागत विश्वसनीय ढंगमा मापन गर्न सकिन्छ भने सम्पत्ति र उपकरणलाई पहिचान गरिन्छ ।

मापन

पहिचानयोग्य सम्पत्ति, प्लान्ट र उपकरण प्रारम्भमा लागत रकममा मापन गरिन्छ । लागत रकममा सम्पत्ति प्राप्त गर्नको निम्ति भएको

खर्च र तत्पश्चात् सम्पत्तिमा थप वस्तु जोड्न वा सट्टा गर्न लाग्ने खर्च सामेल गरिन्छ । आफै निर्माण गर्ने सम्पत्तिको लागतमा कच्चा पदार्थ र प्रत्यक्ष श्रमको खर्चका साथै सम्पत्तिलाई प्रयोगयोग्य बनाउन लाग्ने अन्य कुनै प्रत्यक्ष सम्बन्धित खर्च र सम्पत्तिलाई नष्ट गर्न वा सम्पत्ति रहेको स्थानबाट हटाई सो स्थानलाई पूर्व स्वरूपमा फर्काउन लाग्ने खर्च पनि जोडिन्छ । सम्बन्धित उपकरणको अभिन्न अंगको रूपमा रहने खरिद गरिएको सफ्टवेयरलाई कम्प्युटर उपकरणमा नै पूँजीकृत गरिन्छ । यदि कुनै सम्पत्ति वा उपकरणको अंश वा पूर्जाको उपयोगी अवधि भिन्न भएमा त्यसलाई उक्त सम्पत्तिको मुख्य अंश मानी बाँकी अंशभन्दा छुट्टै तवरले लेखाङ्कन गरिन्छ ।

लागत विधि

सम्पत्ति र उपकरण नियमित लाग्ने सम्भार खर्च बाहेकको लागतबाट संचित ह्यास कट्टी र संचित क्षय नोक्सानी घटाउँदा आउने रकममा प्रस्तुत गरिन्छ । त्यस्तो लागतमा पहिचानका शर्तहरू पुरा भएको अवस्थामा उपकरणको अंश/पाटपूर्जा सट्टा गर्न लागेको खर्च पनि समावेश हुन्छ ।

पुनरमूल्याङ्कन विधि

वित्तीय संस्थाले कुनै पनि वर्गको जग्गा तथा भवन वा अरु सम्पत्तिमा पुनरमूल्याङ्कन विधि लागु गरेको छैन ।

पछि आउने खर्च

सुरुवाती पहिचान पश्चात् सम्पत्ति, प्लान्ट र उपकरणको भाग/अंश/पाटपूर्जा फेर्न लाग्ने खर्च त्यस भागसँग सम्बन्धित भविष्यका आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना रहेमा र त्यसको लागत विश्वसनीय रूपमा मापन गर्न सकिने भएमा खर्चहरू पूँजीकरण गरिन्छ । सम्पत्ति, प्लान्ट र उपकरणको नियमित लाग्ने सम्भार खर्च नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

पहिचानको समाप्ती

बिक्री गरिएमा वा भविष्यका आर्थिक लाभको अपेक्षा नरहेमा त्यस्तो सम्पत्ति, प्लान्ट र उपकरणको कितावी मूल्यलाई पहिचानबाट हटाइन्छ । पहिचानबाट हटाउँदा सिर्जना भएको नाफा नोक्सानलाई नाफा नोक्सान विवरणमा राखिन्छ । प्रतिस्थापन गर्दाको लागत सम्पत्ति, प्लान्ट र उपकरणको किताबी मूल्यमा समावेश गरिएको भएमा प्रतिस्थापित भागको बाँकी कितावी मूल्यलाई पहिचानबाट हटाइन्छ । उल्लेखनीय परिक्षण खर्चहरू (inspection costs) पूँजीकृत गरिन्छ । त्यसरी प्रत्येक पटक पूँजीकरण गर्दा पछिल्लो परिक्षण खर्चको बाँकी रहेको कितावी मूल्यलाई पहिचानबाट हटाइन्छ ।

ह्यास कट्टी

समीक्षा अवधिमा बैकले सम्पत्ति, प्लान्ट र उपकरणको ह्यासकट्टी गणना गर्ने विधि घट्टो दर विधिबाट समदर विधिमा परिवर्तन गरेको छ ।

सम्पत्ति, प्लान्ट र उपकरणको ह्यासकट्टी योग्य रकमलाई सम्पत्तिको उपयोगी अवधिको आधारमा बाँडफाँड गरी निम्नानुसार ह्यासकट्टी गरिएको छ :

विवरण	अनुमानित उपभोग अवधि(वर्षमा)	अनुमानित अन्तिम मूल्य
भवन	५०	५
लिजहोल्ड सम्पत्ति	५	०
कम्प्युटर	५	०
यातायातका साधानहरू	१०	५
फर्निचर, कार्यालय सामान	७	३
मेसिनरी	१०	५
अन्य सामान	५	०

वर्षको विभिन्न समयमा खरिद गरिने सम्पत्तिको ह्रासकट्टी खरिद गरिएको मिति वा प्रयोगयोग्य मितिमध्ये जुन अघि हुन्छ सोही अनुसार समानुपातिक आधारमा गरिन्छ ।

अनुमानमा परिवर्तन

सम्पत्तिको शेष मूल्य, उपयोगी अवधि र ह्रासकट्टी विधि प्रत्येक वर्षान्तमा पुनरावलोकन गरी आवश्यक परे समायोजन गरिन्छ । यस वर्ष वित्तीय संस्थाले सम्पत्ति, प्लान्ट र उपकरणको ह्रासकट्टी गणना गर्ने विधि घट्दो दर विधिबाट समदर विधिमा परिवर्तन गरेको छ ।

कार्य प्रगति भईरहेका पूँजीगत खर्च (Capital Work in Progress)

पूँजीगत प्रकृतिका यस्ता खर्चहरू भवन निर्माण, टूला प्लान्ट र मेशिनरी तथा प्रणालीको विकाससँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन् । यस्तो खर्चलाई सम्पत्ति प्रयोग योग्य भएपछि अर्थात् सम्पत्तिको अवस्थिति र अवस्था व्यवस्थापनले चाहे अनुसार प्रयोग गर्न योग्य भएपछि सम्बन्धित सम्पत्तिको शिर्षकमा लेखाङ्कन गरिन्छ । कार्य प्रगति भईरहेका पूँजीगत खर्चलाई लागतबाट कुनै संचित क्षय नोक्सानी घटाई आउने रकममा प्रस्तुत गरिन्छ ।

३.८ अमूर्त सम्पत्ति/साख

अमूर्त सम्पत्तिहरूमा वित्तीय संस्थाले खरीद गरेको सफ्टवेयर पर्दछ । सफ्टवेयर लागत मूल्यमा सञ्चित ह्रासकट्टी र सञ्चित क्षय नोक्सानी घटाए पछि आउने रकममा मापन गरिन्छ । सफ्टवेयरलाई, प्रयोगको लागि उपलब्ध मिति देखि समदर विधि अनुसार, अनुमानित उपयोगी अवधिमा नाफा वा नोक्सान हिसाबमा अपलेखन गरिन्छ । हालको र तुलनात्मक अवधिको लागि सफ्टवेयरको अनुमानित उपयोगी अवधि पाँच वर्ष रहेको छ । परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ ।

लेखाङ्कन

अमूर्त सम्पत्ति वस्तु वा सेवाको उत्पादन वा आपूर्तिमा प्रयोगकोलागि अरूलाई भाँडामा दिन वा प्रशासनिक उद्देश्यका लागि राखिएको भौतिक रूप नभएको पहिचान योग्य गैह्र मौद्रिक सम्पत्ति हो । लागत विश्वसनीय रूपमा मापन गर्न सकिन्छ र भविष्यमा आर्थिक लाभहरू संस्थामा प्रवाहित हुने सम्भावना रहेको अवस्थामा अमूर्त सम्पत्ति लेखाङ्कन गरिन्छ । अमूर्त सम्पत्तिहरूलाई प्रारम्भिक रूपमा परल मूल्यमा अभिलेख गरिएको हुन्छ । वित्तीय संस्थाको अधिल्लो वित्तीय

विवरण तथा अन्तरिम वित्तीय विवरणमा खर्चको रूपमा लेखाङ्कन गरेको खर्चलाई पछिल्लो मितिमा अमूर्त सम्पत्तिको लागतको रूपमा लेखाङ्कन गरिएको छैन ।

कम्प्युटर सफ्टवेयर र लाइसेन्स

वित्तीय संस्थाले प्रयोग गर्नका लागि खरीद गरिएको हार्डवेयरसँग सम्बन्धित नभएका स्पष्ट रूपमा पहिचान गर्न सकिने र भरपर्दो रूपमा मापन गर्न सकिने कम्प्युटर सफ्टवेयर र लाइसेन्स जसले भविष्यमा आर्थिक लाभहरू वित्तीय संस्थामा प्रवाहित गर्दछ, वित्तीय विवरणमा 'अमूर्त सम्पत्ति' अन्तर्गत लागत मूल्यमा सञ्चित ह्रास र सञ्चित क्षय नोक्सानी घटाइ समावेश गरिएको हुन्छ ।

नियमित खर्च (Subsequent Expenditure)

सफ्टवेयरमा गरिएको खर्चहरू भरपर्दो रूपमा मापन गर्न सकिने र सो खर्चले सफ्टवेयरको स्तरिय कार्यसम्पादन (Standard Performance) पहिले अनुमान गरिएको भन्दा बढी आर्थिक लाभहरू भविष्यमा उत्पादन गर्न सक्ने सम्भावना भए, त्यस्तो खर्चलाई पूँजीकृत गरिन्छ । अन्य सबै खर्चहरूलाई खर्च भए अनुसार खर्च लेखिन्छ । ख्यातीलाई लागत मूल्यमा सञ्चित क्षय नोक्सानी घटाइ मापन गरिन्छ ।

अमूर्त सम्पत्तिको परिशोधन

ख्याती बाहेकका अमूर्त सम्पत्ति प्रयोगको लागि उपलब्ध भएको मिति देखि त्यस्ता सम्पत्तिको प्रयोगबाट वित्तीय संस्थाले प्राप्त गर्ने आर्थिक लाभको आधारमा व्यवस्थापनले तय गरेको यसको अनुमानित उपयोगी जीवनमा समदर विधि प्रयोग गरि नाफा-नोक्सानमा परिशोधित (Amortized) गरिन्छ । परिशोधन विधि, उपयोगी जीवन र शेष मोल (Residual value) प्रत्येक प्रतिवेदन मितिमा समीक्षा गरिन्छ र आवश्यकता अनुसार समायोजन गरिन्छ । वित्तीय संस्थाले अमूर्त सम्पत्तिको कुनै शेष मोल नभएको धारणा राख्दछ ।

अमूर्त सम्पत्तिको अपलेखाङ्कन

अमूर्त सम्पत्तिको निसर्ग भएमा वा भविष्यमा त्यसको प्रयोगबाट आर्थिक लाभको आशा नभएमा अमूर्त सम्पत्तिलाई अपलेखाङ्कन गरिन्छ । अमूर्त सम्पत्तिको अपलेखाङ्कनबाट उत्पन्न हुने नाफा वा नोक्सानलाई नाफा-नोक्सान विवरणमा समावेश गरिन्छ ।

३.९ लगानी सम्पत्ति (Investment Property)

भाडामा लगाउन वा मूल्य वृद्धि हुने अपेक्षा सहित साधारणतया बित्रीको लागि र आफ्नो स्वप्रयोगको लागि नराखिएको जग्गा वा भवन वा दुबै लगानी सम्पत्ति हुन् । वित्तीय संस्थाको लगानी सम्पत्तिमा खराब कर्जाको असुलीबाट प्राप्त सम्पत्ति (गैह्र बैकिङ्ग सम्पत्ति) धारण गरेको छ ।

लगानी सम्पत्तिलाई लागत मूल्यमा मापन गरिएको छ । कर्जाको सुरक्षण सकार गरि प्राप्त सम्पत्तिको पञ्चकृत मूल्यलाई सम्पत्तिको लागत मूल्यको रूपमा लिइन्छ ।

लगानी सम्पत्तिहरूलाई निसर्ग गरेमा वा भविष्यमा आर्थिक लाभहरू अपेक्षित नभएमा अपलेखाङ्कन गरिन्छ । लगानी सम्पत्तिको अपलेखनबाट उत्पन्न हुने नाफा नोक्सानलाई नाफा-नोक्सान विवरणमा पहिचान गरिन्छ । जब लगानी सम्पत्तिको प्रयोग परिवर्तन भई सम्पत्ति र उपकरणको रूपमा पुनःवर्गीकृत हुन्छ, पुनवर्गीकरणको मितिमा यसको

उचित मोललाई सम्पत्ति र उपकरणको लागत मूल्यको रूपमा लिइन्छ ।

३.१० आयकर

NAS 12 (Income Taxes) बमोजिम आयकर खर्च भनेको चालु कर र स्थगन कर जोडिएर आउने रकम हो । सिधै इक्विटीमा वा अन्य विस्तृत आम्दानीमा पहिचान हुने शिर्षकसँग सम्बन्धित आयकर खर्च क्रमशः इक्विटीमा वा अन्य विस्तृत आम्दानीमा र त्यस बाहेकको आयकर खर्च नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

क) चालु कर

समीक्षा वर्षको अन्त्यमा कार्यान्वयनमा रहेको वा व्यवहारिक रूपमा कार्यान्वयन भएको करको दर तथा कर कानून अनुसार गणना गरिएको आन्तरिक राजश्व विभागबाट/लाई पाउनु पर्ने/तिर्नु पर्ने यस वर्षको रकम र अधिल्ला वर्षहरूसँग सम्बन्धित कर दायित्वको समायोजन समेत चालु अवधिको कर सम्पत्ति वा दायित्व अन्तर्गत पर्दछ ।

ख) स्थगन कर

वित्तीय प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि आर्थिक वर्षको अन्त्यमा सम्पत्ति र दायित्वको कर आधार (tax base) र किताबी मूल्यको अस्थायी भिन्नताहरूमा स्थगन कर बापत व्यवस्था गरिन्छ । तल उल्लेखित बाहेकका सबै करयोग्य अस्थायी भिन्नताहरूमा स्थगन कर दायित्व पहिचान गरिन्छ :

- स्थगन कर दायित्वको उत्पत्ति ख्यातिको प्रारम्भिक पहिचानबाट वा व्यापार संयोजनबाट नआएको सम्पत्ति वा दायित्वको प्रारम्भिक पहिचानबाट भएमा, र यस्तो कारोबारको मितिमा लेखा अनुसारको नाफा नोक्सान र करयोग्य नाफा नोक्सान दुवैमा प्रभाव नपरेमा ।

- सहायक कम्पनीमा लगानीसँग सम्बन्धित करयोग्य अस्थायी भिन्नताको हकमा अस्थायी भिन्नताहरूको फिर्ता (reversal) मा नियन्त्रण गर्न सकिने भएमा र भविष्यमा अस्थायी भिन्नताको फिर्ता नहुने सम्भावना देखिएमा ।

सम्पूर्ण घटाउनयोग्य अस्थायी भिन्नता, अधिल्ला वर्षबाट ल्याइएको उपयोग नभएको कर क्रेडिट र उपयोग नभएको कर नोक्सानी बापत स्थगन कर सम्पत्ति पहिचान गरिन्छ, तथापि यसको पहिचान तल उल्लेखित अवस्था बाहेकका घटाउनयोग्य अस्थायी भिन्नता, उपयोग नभएको कर क्रेडिट र कर नोक्सानीको उपयोग गर्न भविष्यमा करयोग्य नाफा उपलब्ध हुने सम्भावनाको हदसम्म मात्र हुन्छ :

- घटाउनयोग्य अस्थायी फरकसँग सम्बन्धित स्थगन कर सम्पत्तिको उत्पत्ति व्यापार संयोजनबाट नआएको सम्पत्ति वा दायित्वको प्रारम्भिक पहिचानबाट भएमा, र यस्तो कारोबारको मितिमा लेखा अनुसारको नाफा नोक्सान र करयोग्य नाफा नोक्सान दुवैमा प्रभाव नपरेमा ।

- सहायक कम्पनीमा लगानीसँग सम्बन्धित घटाउनयोग्य अस्थायी भिन्नताको हकमा अस्थायी भिन्नताहरू अपेक्षित भविष्यमा फिर्ता (reversal) हुने सम्भावना भएमा र अस्थायी भिन्नता उपयोग गर्न भविष्यमा करयोग्य नाफा उपलब्ध हुने सम्भावना भएको हदसम्म मात्र स्थगन कर सम्पत्ति पहिचान गरिन्छ ।

स्थगन कर सम्पत्तिको किताबी मूल्य प्रत्येक वर्षान्तमा पुनरावलोकन गरिन्छ र भविष्यमा पर्याप्त नाफा उपलब्ध हुने सम्भावना भएको सीमासम्म स्थगन कर सम्पत्ति घटाइन्छ । पहिचान नगरिएको स्थगन कर सम्पत्ति प्रत्येक वर्षान्तमा पुनः मूल्याङ्कन गरिन्छ र भविष्यको संवाभित कर योग्य नाफासँग स्थगन कर सम्पत्ति उपयोग गर्न सकिने हदसम्म पहिचान गरिन्छ ।

आर्थिक वर्षको अन्त्यमा कार्यान्वयनमा रहेको वा व्यवहारिक रूपमा कार्यान्वयन भएको करको दर (र कर कानून) को आधारमा सम्पत्ति विक्रि भएको वा दायित्व समाप्त भएको समयको अपेक्षित करको दर प्रयोग गरी स्थगन कर सम्पत्ति र दायित्वको मूल्याङ्कन गरिन्छ । चालु वा स्थगन कर सम्पत्ति र दायित्व एउटै कर हेर्ने निकायसँग सम्बन्धित भएमा मात्र अफसेट गरिन्छ ।

३.११ निक्षेप, जारी गरिएका ऋण सुरक्षणपत्र र सुरक्षण नराखिएको सहायक आवधिक ऋण

निक्षेप, ऋण सुरक्षणपत्र र सहायक आवधिक दायित्वहरूको मूल्याङ्कन परिशोधित लागतमा गरिएको छ । ऋण सुरक्षणपत्र जारी गर्दा भएका खर्चलाई ऋण सुरक्षणपत्रको फेयर भ्याल्यू गणना गर्दा समावेश गरिएको छ ।

३.१२ व्यवस्थाहरू

विगतका कुनै घटनाको कारण वर्तमान दायित्व सृजना भई वित्तीय संस्थाको स्रोतको प्रवाह हुने सम्भावना भएमा र सो दायित्व रकमको उचित अनुमान गर्न सकिनेमा वित्तीय संस्थाले व्यवस्था गर्दछ । समीक्षा वर्षको अन्त्यमा वर्तमान दायित्व पुरा गर्न आवश्यक पर्ने सबैभन्दा उचित अनुमानित रकम जसमा दायित्वसँग सम्बन्धित जोखिम र अनिश्चितता समेत समायोजित हुन्छ, त्यहि नै व्यवस्था रकम हुन्छ । सम्भावित नगद प्रवाहको आधारमा व्यवस्था मापन गरिने भएमा त्यस्तो नगद प्रवाहको वर्तमान मूल्य लिइन्छ । जब एउटा करारबाट वित्तीय संस्थाले लिने अपेक्षित लाभ करार अन्तर्गतको आफ्नो दायित्व पूरा गर्न अपरिहार्य रूपमा व्यहोर्नुपर्ने लागतभन्दा कम हुन्छ तब त्यस्तो बोझिलो (onerous) करारको लागि व्यवस्था पहिचान गरिन्छ । त्यस्तो व्यवस्थाको मापन करार अन्त्य गर्दा लाग्ने अनुमानित लागत र करार पुरा गर्दा हुने खुद लागत वा नोक्सान मध्ये कम रकमको वर्तमान मूल्यमा गरिन्छ ।

व्यवस्था गर्नु अघि करारसँग सम्बन्धित कुनै सम्पत्तिमा क्षय नोक्सानी भए त्यो पहिचान गरिन्छ । व्यवस्था सम्बन्धी खर्च कुनै सोधभर्ना पाउने रकम भए घटाई नाफा नोक्सान विवरणमा प्रस्तुत गरिन्छ ।

पहिचान भएका दायित्वहरू मूल्याङ्कन गर्दा सबै प्रकारका सम्भावित जोखिमहरू ख्याल गरिन्छ । भविष्यका अनिश्चित घटनामा निर्भर हुनसक्ने वा आर्थिक लाभको बहिर्गमन हुने सम्भावना कम भएका वा विश्वसनीय तवरले मापन गर्न नसकिने दायित्वहरू सम्भावित दायित्वहरू हुन् । अत्यन्तै दुर्लभ सम्भावना भएका दायित्व बाहेकका अन्य सम्भावित दायित्वहरू वित्तीय अवस्थाको विवरणमा पहिचान नगरी लेखा सम्बन्धी टिप्पणीमा मात्र प्रस्तुत गरिन्छ ।

३.१३ आम्दानी लेखाङ्कन

आम्दानी भनेको संस्थाको साधारण गतिविधिहरूको क्रममा उत्पन्न

हुने आर्थिक लाभहरूको प्रवाह हो, यदि त्यस्ता लाभहरूले इक्विटी सहभागीहरूको योगदानको कारणले बाहेक इक्विटीको वृद्धि हुन्छ । आम्दानीलाई यस हदसम्म पहिचान र लेखांकन गरिन्छ कि आर्थिक लाभहरू वित्तीय संस्थामा प्रवाहित हुनेछन् र आम्दानी भरपर्दो मापन गर्न सकिन्छ । जुन आयको प्राप्ति सम्भव छैन तिनलाई आम्दानी अवधिमा लेखांकन गरिएको छैन । वित्तीय संस्थाको आम्दानीमा व्याज आय, शुल्क र कमिसन, कार्डहरूको आम्दानी, रेमिट्यान्स आय आदि समावेश छ र आय लेखाङ्कनको आधारहरू निम्नानुसार छन् :

व्याज आम्दानी

परिशोधित लागत (amortized cost) मा मूल्याङ्कन गरिएका वित्तीय उपकरणहरूको हकमा व्याज आम्दानी वा खर्च प्रभावी व्याज दर प्रयोग गरी लेखाङ्कन गरिन्छ । प्रभावी व्याजदर वित्तीय सम्पत्ति वा दायित्वको अवधि भित्र भविष्यमा हुने भुक्तानी वा प्रवाहहरूलाई डिस्काउन्टीङ्ग गर्दा उक्त वित्तीय सम्पत्ति वा दायित्व को किताबी मूल्य बराबर प्रतिविम्बित हुने दर हो ।

प्रभावी व्याजदर उपकरणको सबै शर्तहरू (जस्तै: अग्रिम भुक्तानीको विकल्प) विश्लेषण गरि भविष्यमा हुने नगद प्रवाहको अनुमान गरि र भविष्यमा हुने नोक्सानीको अनुमान नगरि गणना गरिन्छ । प्रभावकारी व्याज दरको गणनामा कारोवार लागत र शुल्क तिरेको वा प्राप्त गरेको रकमलाई समावेश गरिएको छ । यदि वित्तीय संस्थाले नगद प्राप्ति वा भुक्तानीको अनुमानमा संशोधन गरेमा वित्तीय सम्पत्ति र दायित्वको किताबी मूल्य समेत समायोजन गर्दछ । समायोजित किताबी मूल्यलाई प्रारम्भिक प्रभावी व्याज दर (Original EIR) प्रयोग गरी हिसाब गरिन्छ र किताबी मूल्यमा आउने परिवर्तनलाई वित्तीय सम्पत्तिको हकमा 'व्याज आय' र वित्तीय दायित्वको हकमा 'व्याज खर्च' भनी लेखाङ्कन गरिन्छ । तर पुनर्वर्गिकरण गरिएको वित्तीय सम्पत्तिको हकमा नगद प्रवाह वृद्धि भई भविष्यको नगद प्रवाह प्राप्त हुने अनुमानमा समेत सुधार आएमा, त्यस्तो वृद्धिको समायोजन अनुमानमा परिवर्तन भएको मितिबाट प्रभावी व्याज दरमा गरिन्छ ।

कर्जा रकमको १.२५ प्रतिशतसम्मको कर्जा प्रशासन शुल्कलाई प्रभावग्राही (Material) नमान्ने वित्तीय संस्थाको नीति रहेको छ । कर्जा प्रशासन शुल्क तथा अन्य सम्बन्धित शुल्कलाई प्रभावग्राही नमानिएकोले २०२२ जुलाई १८ को कारभ आउट (Carve Out) बमोजिम त्यस्तो शुल्कलाई प्रभावी व्याजदरको गणनामा समावेश गरिएको छैन ।

मिति २०२४ जुलाई १५ मा प्राप्त गर्न बाँकी (पाकेको) रहेको र मिति २०२४ अगष्ट १६ सम्म प्राप्त भएको व्याज आम्दानीलाई नियमनकारी निकायको मार्गदर्शन बमोजिम नियमनकारी कोषको गणना गर्दा समायोजन गरिएको छ ।

निष्क्रिय कर्जाको पाकेको व्याज आम्दानीलाई NFRS 9 को नोक्सानी व्यवस्थामा आधारित Guideline on Recognition of Interest Income 2019 बमोजिम पहिचान गरिएको छ जसले तेश्रो तहमा रहेका कर्जा तथा सापटीको व्याज आम्दानी खुद प्राप्तीको सम्भाव्यताको आधारमा गर्नुपर्ने मार्गदर्शन दिएको छ । सोही बमोजिम वित्तीय संस्थाले खराब वर्गमा रहेका कर्जाहरू (जसको बक्यौता भुक्तानी नभएको १ वर्ष भन्दा बढी भएको छ) को व्याज आम्दानी पहिचान गरेको छैन ।

शुल्क तथा कमिशन आम्दानी

निश्चित अवधिको लागि सेवा प्रदान गरे बापत कमाइएको शुल्क (जस अन्तर्गत सेवा शुल्क र कमिशन आम्दानी पर्दछन्) लाई समय अनुपातको आधारमा आम्दानीमा लेखाङ्कन गरिन्छ । अग्रिम भुक्तानी हुन सक्ने कर्जाको कर्जा प्रतिवद्धता शुल्क तथा कर्जा सम्बन्धी अन्य शुल्कलाई आयमा नबाँधी कर्जाको प्रभावी व्याज दरमा नै समायोजन गरिन्छ ।

लाभांश आम्दानी

लाभांश प्राप्त गर्ने अधिकार स्थापित भए पश्चात् लाभांश आम्दानी लेखाङ्कन गरिन्छ ।

खुद व्यापारिक आम्दानी

खुद व्यापारिक आम्दानीमा फेयर भ्याल्यूमा परिवर्तन भई सिर्जना हुने सबै नाफा नोक्सान, सम्बन्धित पूँजीगत नाफा नोक्सान तथा व्यापारिक प्रयोजनका लागि धारण गरिएको वित्तीय सम्पत्तिको लाभांश समावेश गरिन्छ ।

Fair value through Profit or Loss मा मापन हुने अन्य वित्तीय उपकरणबाट खुद आम्दानी

Fair value through Profit or Loss मा मापन हुने अन्य वित्तीय उपकरणबाट खुद आम्दानीमा फेयर मूल्यमा वित्तीय उपकरणहरूको पुनर्मूल्याङ्कन गर्दा आएका नाफारनोक्सान पर्दछन् ।

३.१४ व्याज खर्च

परिशोधित लागत (Amortized Cost) मा मूल्याङ्कन गरिएका सम्पूर्ण वित्तीय दायित्वहरूको हकमा व्याज खर्च प्रभावी व्याज दर प्रयोग गरी लेखाङ्कन गरिन्छ । प्रभावी व्याजदर वित्तीय दायित्वको अवधि भित्र भविष्यमा हुने भुक्तानीहरूलाई डिस्काउन्टीङ्ग गर्दा उक्त वित्तीय दायित्वको किताबी मूल्य बराबर प्रतिविम्बित हुने दर हो ।

३.१५ कर्मचारी लाभ (Employee Benefits)

NAS 19 (Employee Benefits) अनुसार परिभाषित योगदान योजना भनेको रोजगारी पछि प्राप्त हुने लाभ योजना हो जस अन्तर्गत वित्तीय संस्थाले निश्चित रकम छुट्टै बैंक खाता/कोषमा योगदान गर्दछ र सबै कर्मचारीलाई हालसम्मको सेवा अवधि बापतको सम्पूर्ण रकम भुक्तानी गर्न पर्याप्त सम्पत्ति नभएको खण्डमा कुनै कानुनी वा सिर्जित दायित्व वित्तीय संस्थामा आउँदैन ।

परिभाषित योगदान योजनामा कर्मचारीले वित्तीय संस्थामा प्रदान गरेको सेवाको अनुपातमा रोजगारदाताले गर्नु पर्ने योगदान रकम निर्धारण गरी 'कर्मचारी खर्च' को रूपमा पहिचान र लेखांकन गरिन्छ । भुक्तानी हुन बाँकी योगदान रकमलाई लेखा सम्बन्धी टिप्पणीको ४.२३ मा 'अन्य दायित्व' अन्तर्गत राखिन्छ ।

वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको चाहना अनुरूप वित्तीय संस्थाले कर्मचारीको योगदान बापतको रकम कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा पठाउने गरेको छ ।

परिभाषित लाभ योजना (Defined Benefit Plans)

परिभाषित लाभ योजना भनेको परिभाषित योगदान योजना बाहेकको

रोजगारी पछिको लाभ योजना हो । NAS 19 (Employee Benefits) बमोजिम कर्मचारी उपदान र संचित विदालाई परिभाषित लाभ योजना अन्तर्गत राखिएको छ ।

उपदान

उपदान अन्तर्गतको दायित्व निर्धारण गर्न प्रत्येक वर्ष एकचुरीयल मूल्याङ्कन (Actuarial Valuation) गरिन्छ ।

वित्तीय संस्थाको कर्मचारीहरूको परिभाषित लाभ दायित्व (Defined Benefit Liability) को गणना कर्मचारीले हालसम्म वित्तीय संस्थालाई सेवा दिँदा कमाएको भविष्यमा प्राप्त हुने लाभ बापतको अनुमानित रकमलाई डिस्काउन्टिङ गरी वर्तमान मूल्यमा गरिन्छ र त्यसबाट योजना सम्पत्ति (Plan Assets) को फेयर भ्याल्यू घटाएर वित्तीय अवस्थाको विवरणमा देखाइने खुद रकम गणना गरिन्छ । परिभाषित लाभ सम्पत्ति (Defined Benefit Asset) को मूल्य भविष्यमा योजनाबाट फिर्ता आउन सक्ने (refund) वा भविष्यमा सो योजनामा गर्नु पर्ने योगदानमा घटाउन मिल्ने आर्थिक लाभ बापतको रकमको वर्तमान मूल्यमा सिमित हुन्छ । आर्थिक लाभको वर्तमान मूल्य निकाल्दा वित्तीय संस्थाको कुनै योजनामा गर्नुपर्ने न्यूनतम योगदानलाई ध्यानमा राखिन्छ । यदि योजना अवधिभरमा वा योजना दायित्वको फछ्यौट गर्दा लाभ प्राप्त हुन्छ भने वित्तीय संस्थालाई आर्थिक लाभ उपलब्ध भएको मानिन्छ ।

आर्थिक वर्षको शुरुवातमा परिभाषित लाभ दायित्व निर्धारण गर्दा प्रयोग गरिएको डिस्काउन्ट दर प्रयोग गरी वित्तीय संस्थाले सो वर्षको लागि परिभाषित लाभ दायित्वको ब्याज खर्च गणना गर्दछ । ५ वर्ष वा सो भन्दा बढी अवधि भएका सरकारी ऋणपत्रको औसत प्रतिफललाई डिस्काउन्ट दरको रूपमा लिइन्छ ।

कर्मचारीले २०२४ जुलाई १५ सम्मको आर्थिक वर्षमा सेवा दिएर बापत हुने उपदान दायित्वको वृद्धि (चालु सेवा खर्च) लाई नाफा नोक्सान विवरणको 'कर्मचारी खर्च' अन्तर्गत खुद व्याज खर्चका साथ देखाइएको छ । वित्तीय संस्थाको उपदान दायित्वको हिसाब गर्दा आउने कुल एकचुरीयल नाफा/नोक्सान (Actuarial Gain/Loss) लाई जुन अवधिमा सिर्जना हुन्छ सोहि अवधिको अन्य विस्तृत आम्दानीमा देखाइन्छ ।

एकचुरीयल मूल्याङ्कन गर्दा अवकाश उमेर (५८ वर्ष), अवकाश अगावै सेवाबाट अलग हुने अवस्था र स्वास्थ्यका कारण अवकाश लिने अवस्था जस्ता demographic assumptions लाई आधार लिइन्छ ।

संचित विदा

समीक्षा अवधिको अन्त्यको १ वर्ष भन्दा पछि प्रयोग हुने अपेक्षा रहेको संचित विदा बापतको दायित्वलाई अन्य दीर्घकालिन कर्मचारी लाभ/सुविधा मानेर लेखाङ्कन गरिन्छ । प्रयोग नभएको संचित विदा बापत खुद दायित्वको गणना कर्मचारीले हालसम्म वित्तीय संस्थालाई सेवा दिँदा कमाएको भविष्यमा प्राप्त हुने लाभ बापतको अनुमानित रकमलाई डिस्काउन्टिङ गरी वर्तमान मूल्यमा गरिन्छ । ५ वर्ष वा सो भन्दा बढी अवधि भएका सरकारी ऋणपत्रको औसत प्रतिफललाई डिस्काउन्ट दरको रूपमा लिइन्छ । यसको हिसाब Projected Unit Credit Method बाट गरिन्छ । प्रयोग नभएको संचित विदा बापतको दायित्वमा भएको एकचुरीयल नाफा/नोक्सान (Actuarial

Gain/Loss) सहितको खुद परिवर्तनलाई जुन अवधिमा सिर्जना हुन्छ सोहि अवधिको नाफा नोक्सान विवरणमा 'कर्मचारी खर्च' अन्तर्गत देखाइन्छ ।

कर्मचारी बोनस

कर्मचारी बोनस वोनस ऐन, २०३० बमोजिम खुद मुनाफाको १०% का दरले गणना गरिन्छ र 'कर्मचारी खर्च' अन्तर्गत प्रस्तुत गरिन्छ ।

३.१६ पट्टा

कुनै करारले प्रतिफल प्राप्त हुने गरी निश्चित अवधिको लागि सम्पत्तिको प्रयोगमा नियन्त्रण गर्ने अधिकार प्रदान गरेमा त्यस्तो करार पट्टा हुन्छ । करार लागु हुने मितिमा वित्तीय संस्थाले सम्पत्ति (right-of-use asset) र दायित्व (lease liability) को पहिचान गर्दछ । त्यस्तो सम्पत्तिको मापन लागतमा गरिन्छ भने दायित्वको मापन भविष्यमा हुने पट्टा अन्तर्गतका भुक्तानीहरूलाई सापटिको दरले डिस्काउन्टिङ गरी गरिन्छ ।

३.१७ विदेशी मुद्रा कारोबार

सम्पूर्ण विदेशी मुद्रामा भएका कारोबारहरूलाई कार्यात्मक मुद्रामा, जुन नेपाली रुपैयाँ हो, कारोबार भएको मितिको विनिमय दरले रूपान्तरण गरिन्छ । आर्थिक वर्षको अन्त्यमा विदेशी मुद्रामा अङ्कित मौद्रिक सम्पत्ति तथा दायित्वलाई वर्षान्तको विनिमय दर प्रयोग गरी नेपाली रुपैयाँमा रूपान्तरण गरिन्छ र गैर व्यापारिक कारोवारबाट आउने सम्पूर्ण फरक रकमलाई नाफा नोक्सान विवरणमा 'अन्य सञ्चालन आम्दानी' अन्तर्गत देखाइन्छ । अवधिको शुरुवातमा कार्यात्मक मुद्रामा देखाइएको परिशोधित लागत र वित्तीय वर्षको अन्त्यको विनिमय दरले रूपान्तरण गरिएको परिशोधित लागतको भिन्नता नै मौद्रिक सम्पत्ति र दायित्वमा भएको विदेशी विनिमय नाफा/नोक्सान हो ।

ऐतिहासिक लागतमा मापन गरिने विदेशी मुद्राको गैर मौद्रिक सम्पत्ति र दायित्वलाई शुरुवाती कारोबार गर्दाको मितिको विनिमय दर प्रयोग गरी रूपान्तरण गरिन्छ । त्यस्तै, फेयर भ्याल्यूमा मापन गरिने विदेशी मुद्राको गैर मौद्रिक सम्पत्ति र दायित्वलाई फेयर भ्याल्यू निर्धारण गर्दाको मितिको विनिमय दरले रूपान्तरण गरिन्छ ।

मौद्रिक सम्पत्ति/दायित्व फछ्यौट गर्दा वा रिपोर्टिङ गर्दाको दर र प्रारम्भिक लेखाङ्कन गर्दाको दर फरक भई विदेशी विनिमय भिन्नता आए त्यसलाई नाफा नोक्सान हिसाबमा लेखाङ्कन गरिन्छ ।

हाल सम्म वित्तीय संस्थाले विदेशी मुद्राको कारोबार गरेको छैन ।

३.१८ वित्तीय जमानत र कर्जा प्रतिबद्धता

वित्तीय जमानत भनेको निर्दिष्ट ऋणी कर्जा उपकरणको शर्तहरू बमोजिम भुक्तानी गर्न असफल हुँदा वित्तीय संस्थाले राखेलाई क्षतिपूर्ति दिन निश्चित भुक्तानी दिन आवश्यक पर्ने एक सम्भौता हो । कर्जा प्रतिबद्धताहरू भनेका पूर्व निर्धारित शर्त बमोजिम कर्जा दिनुपर्ने स्थिर प्रतिबद्धता हो ।

कर्जा प्रतिबद्धता भनेको त्यस्तो प्रतिबद्धता हो जहाँ वित्तीय संस्थाले ग्राहकलाई कर्जा दिने उद्देश्य निश्चित गरेको हुन्छ वा ग्राहकको तर्फबाट वित्तीय संस्थाले कर्जा, ओभरड्राफ्ट, भविष्यको जमानत दिन प्रतिबद्धता जनाएको हुन्छ तर रिपोर्टिङ मितिमा वित्तीय

संस्थाले भुक्तानी दिएको हुन्छ, त्यस्ता उपकरणहरू वित्तीय विवरणमा प्रतिबद्धताको रूपमा उल्लेख गरिन्छ ।

३.१९ शेयर पूँजी र कोष

- शेयर पूँजी

शेयर पूँजी र जगेडा कोषलाई NAS 32 अनुसार खुद सम्पत्तिको रूपमा ईक्विटीमा लेखाङ्कन गरिन्छ । १ प्रतिशतसम्मको शेयर निष्कासन खर्चलाई उल्लेखनिय नमान्ने वित्तीय संस्थाको नीति रहेको छ । अतः त्यस्तो खर्चलाई पूँजीबाट नघटाई सम्बन्धित अवधिको नाफा नोक्सान हिसावमा देखाइएको छ ।

- साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम जगेडा कोषमा रहेको मौज्जात चुक्ता पूँजीको दोब्बर नपुगेसम्म बैंकको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाबाट २०% रकम साधारण जगेडा कोषको लागि छुट्याइन्छ । साधारण जगेडा कोषबाट कुनै पनि किसिमको लाभांश वितरण गरिदैन ।

- सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम वित्तीय संस्थाको प्रत्येक आर्थिक वर्षको कुल विदेशी विनिमय पुनर्मूल्याङ्कन नाफा (revaluation gain) को २५% रकम सटही घटबढ कोषको लागि छुट्याइन्छ ।

- संस्थागत सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्वको लागि प्रत्येक आर्थिक वर्षको मुनाफाको १ प्रतिशत छुट्याइएको रकम यस शिर्षकमा प्रस्तुत गरिन्छ । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दा गरिने खर्चहरू यस कोषबाट खर्च गरिन्छ ।

- नियमनकारी जगेडा कोष

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम NFRS लागू गर्ने प्रयोजनको लागि वित्तीय संस्थाले संचित मुनाफाबाट नियमनकारी जगेडा कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ र यो कोष लाभांश (नगद र बोनश शेयर) वितरण गर्ने प्रयोजनको लागि स्वतन्त्र मानिदैन । यस्तो कोषमा लेखाङ्कन गरिएको तर प्राप्त नभएको ब्याज आम्दानी, नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको कर्जा नोक्सानी व्यवस्था र NFRS बमोजिमको क्षय नोक्सानी बीचको फरक (NFRS बमोजिमको नोक्सानी कम भएको अवस्थामा), नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिएको स्थगन कर आम्दानी, Fair value through profit or loss मा मापन भएको वित्तीय सम्पत्तिको मूल्याङ्कन नाफा आदि रकम समावेश गरिन्छ । त्यस्तो रकममा पर्ने बोनश तथा करको असरको समायोजन नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गरिन्छ ।

- लगानी समायोजन कोष

वित्तीय संस्थाले सूचीकृत नभएको सँगठित संस्थाको धितोपत्रमा लगानी गरेको अवस्थामा त्यस्तो संस्थाको धितोपत्र लगानी मितिदेखि ३ वर्षभित्र पनि सूचीकृत नभएमा यो कोष खडा गरिन्छ ।

- फेयर भ्याल्यू जगेडा कोष

FVTOCI मा मापन गरिने लगानीको फेयर भ्याल्यूमा हुने घटबढलाई यो शिर्षक अन्तर्गत राखिन्छ । यसको विस्तृत विवरण लेखा सम्बन्धी

टिप्पणी को ४.८.३ मा खुलाइएको छ ।

- एकच्युरीयल नाफा/नोक्सान जगेडा कोष

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम परिभाषित लाभ योजनाको मापन गर्दा आउने एकच्युरीयल नाफा/नोक्सानलाई अन्य विस्तृत आम्दानी हुँदै यो शिर्षकमा प्रस्तुत गरिन्छ ।

३.२० प्रतिशेयर आम्दानी

वित्तीय संस्थाले आफ्नो साधारण शेयरको लागि आधारभूत तथा डाइलुटेड प्रति शेयर आम्दानीको विवरण प्रस्तुत गर्दछ । आधारभूत प्रति शेयर आम्दानी शेयरधनिहरूलाई वितरणयोग्य नाफा नोक्सानलाई वित्तीय संस्थाको भारत औसत साधारण शेयरको संख्याले भाग गरी निकालिन्छ । डाइलुटेड प्रति शेयर आम्दानी साधारण शेयरधनिहरूलाई वितरणयोग्य नाफानोक्सान एवम् भारत औसत साधारण शेयर संख्यामा भविष्यमा सम्भावित साधारण शेयरमा परिणत हुने वित्तीय उपकरण भएमा त्यसको असरलाई समायोजन गरी निकालिन्छ ।

३.२१ ईकाई रिपोर्टिङ

देशको विभिन्न ७ वटा प्रदेशमा हुने व्यवसायिक गतिविधिको आधारमा वित्तीय संस्थाले भौगोलिक इकाईहरूको पहिचान गरेको छ । साथै, वित्तीय संस्थाले क्षेत्रगत रूपमा निर्णय लिइने आधारमा बैंकिङ, ट्रेजरी, कार्ड र रेमिटेन्सजस्ता मुख्य इकाईको रूपमा वर्गिकरण गरेको छ । इकाईगत विवरण लेखासम्बन्धी टिप्पणीको बुँदा ५.४ मा उल्लेख गरिएको छ ।

व्यवस्थापनले श्रोत बाँडफाँड र कार्यसम्पादन मूल्याङ्कन बारे निर्णय गर्न इकाईहरूको संचालन नतिजाको छुट्टाछुट्टै निगरानी गर्दछ । इकाईहरूको कार्यसम्पादन मूल्याङ्कन संचालन नाफा नोक्सानको आधारमा गरिन्छ जसको मापन विधि एकिकृत वित्तीय विवरणको संचालन नाफा नोक्सानको भन्दा केहि अर्थमा भिन्न हुन्छ । आयकरको व्यवस्था एकिकृत रूपमा गरिन्छ र संचालन इकाईहरूमा बाँडफाँड गरिदैन । संचालन इकाईहरूबीच काराबार हुने स्थानान्तरण मूल्यको निर्धारण तेश्रो पक्षसँगको कारोवारभै तटस्थ (arm's length) आधारमा गरिन्छ ।

३.२२ प्रतिवेदन मिति पछिका घटनाहरू

NAS १० 'Events after Reporting Date' अनुसार प्रतिवेदन मिति पछिका सबै महत्वपूर्ण घटनाहरू विश्लेषण गरिएको छ र वित्तीय विवरणमा उचित समायोजन वा खुलासाहरू गरिएका छन् ।

३.२३ नगद प्रवाह विवरण

नगद प्रवाह विवरण 'Direct Method' प्रयोग गरी तयार गरिएको छ जस अनुसार कारोबार संचालन गर्दा भएको कुल नगद प्राप्ति र कुल नगद भुक्तानी, वित्तीय कारोबार र लगानी कारोबारसँग सम्बन्धित नगद प्रवाहको विवरण प्रस्तुत गरिएको छ ।

गोर्खाज फाइनेन्स लिमिटेड

वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू

२०८१ असार ३१ सम्म (सन् २०२४ जुलाई १५ सम्म)

नगद र नगद समान

४.१

(रकम रु.मा)		
विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
नगद	२३७,२८२,०९२	२२७,८३४,३३३
वित्तीय संस्थामा रहेको मौज्जात	४६६,१५२,२५०	६९,८६९,१६५
माग तथा अल्पसूचनामा प्राप्त हुने रकम	९२८,८८२,६०४	१,४६४,१०७,९०५
अन्य	-	-
जम्मा	१,६३२,३१६,९४५	१,७६१,८११,४०३
वित्तीय संस्थाले समस्याग्रस्त संस्थामा राखेको मौज्जातलाई व्यवस्था गरेको र उक्त व्यवस्थाबापतको रकमसँग खुद गरि देखाइएको	४२९,९७४	४२९,९७४

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात र तिनुपर्ने

४.२

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्जात	३७९,८२७,५५२	३२२,९६३,३९१
पुनर्बिक्रिको सम्भौता अनुसार खरिद गरिएको सुरक्षणपत्र	-	-
नेपाल राष्ट्र बैंकबाट प्राप्त हुन सक्ने र अन्य निक्षेप	४५०,०००,०००	-
जम्मा	८२९,८२७,५५२	३२२,९६३,३९१

बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात

४.३

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
स्वदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-
विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	-	-
घटाउने: जोखिम व्यवस्था	-	-
जम्मा	-	-

व्युत्पन्न वित्तीय उपकरण

४.४

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
ब्यापारका लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनका लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्भौता	-	-

अन्य	-	-
जम्मा	-	-
अन्य व्यापारिक सम्पत्तिहरू		
		४५
		(रकम रु.मा)
विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
ट्रेजरी बिल	-	-
सरकारी ऋणपत्र	-	-
नेपाल राष्ट्र बैंक ऋणपत्र	-	-
स्वदेशी इ.प्र. प्राप्त संस्थाको ऋणपत्र	-	-
इक्विटी	-	-
अन्य	-	-
जम्मा	-	-

वित्तीय संस्थालाई कर्जा सापटी

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
लघुवित्त वित्तीय संस्थालाई ऋण	६८८,०८८,१६३	७१०,६१३,९४७
अन्य	-	-
घटाउने: हानी नोक्सानी व्यवस्था	(८,२४६,२२८)	(९,२१७,३६८)
जम्मा	६७९,८४१,९३५	७०१,३९६,५७९
लघुवित्त वित्तीय संस्थालाई प्रवाह गरिएको कर्जामा प्राप्त हुनु पर्ने व्याज	९०२,५१५	१,५८५,६३४

४.६.१ हानी नोक्सानीको लागि विशेष व्यवस्था

साउन १ मा रहेको मौज्जात	९,२१७,३६८	९,१३९,०००
आर्थिक वर्षको हानी नोक्सानी		
आर्थिक वर्षको हानी	२,९९७,३००	७८,३६८
असुल उपर गरिएको रकम	(३,९६८,४४०)	
अपलेखन गरिएको रकम	-	-
असार मसान्तमा रहेको मौज्जात	६,२४६,२२८	९,२१७,३६८

ग्राहकलाई कर्जा सापटी

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
परिशोधित लागतमा मापन गरिएको ग्राहकलाई कर्जा सापटी	७,२१३,९२२,९४२	६,१६५,८१७,६९८
घटाउने:हानी नोक्सानी व्यवस्था		
सामुहिक हानी नोक्सानी (Collective Impairment)	(१०१,३४१,८८९)	(७७,०२१,०७५)
एकल हानी नोक्सानी (Individual Impairment)	(८०७,७९३,४७६)	(८५१,०२७,७६९)
खुद रकम	६,३०४,७८७,५७६	५,२३७,७६८,८५४
FVTPL मा मापन गरिएको कर्जा सापटी	-	-
जम्मा	६,३०४,७८७,५७६	५,२३७,७६८,८५४

४.७.१ कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
कर्जा प्रकार		
आवधिक कर्जा	२,८७८,९८४,९०९	१,०४७,२०२,७०२
अधिविकर्ष कर्जा (व्यक्तिगत)	३५७,०४७,३५०	७३४,५७६,३८१
क्यास क्रेडिट कर्जा	३४५,५८९,२१८	-
टि.आर. कर्जा/आयात कर्जा	-	-
चालू पूँजी कर्जा	३५८,०१९,२३४	५५०,३३०,४०१
व्यक्तिगत आवासीय कर्जा	६२१,६९३,२३५	५६४,६७६,०८१
रियल स्टेट कर्जा	७६१,१९५,१७३	४७४,८७३,७०२
मार्जिन प्रकृतिको कर्जा	३३५,५७७,७६४	१६१,७४९,५१३
हायर पर्चेज कर्जा	१७९,८९०,२४३	१९१,६०२,१६८
विपन्न वर्ग कर्जा	१,३०४,९२७	३,३९८,०६२
बिल खरिद	-	-
कर्मचारी कर्जा	११४,४२२,८८६	९७,६८४,२४३
अन्य	१,१६७,८३१,४१७	२,२२७,८५०,४५४
जम्मा	७,१२१,५५६,३५६	६,०५३,९४३,७०६
असुल उपर गर्न बाँकी व्याज	९२,३६६,५८६	१११,८७३,९९२
जम्मा	७,२१३,९२२,९४२	६,१६५,८१७,६९८

४.७.२: मुद्राको आधारमा कर्जा सापटीको विश्लेषण

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
		(रकम रु.मा)
नेपाली रुपैया	७,२१३,९२२,९४२	६,१६५,८१७,६९८
भारतीय रुपैया	-	-
अमेरिकी डलर	-	-
पाउण्ड स्टर्लिङ	-	-
युरो	-	-
जापानी येन	-	-
चाइनिज युवान	-	-
अन्य	-	-
जम्मा	७,२१३,९२२,९४२	६,१६५,८१७,६९८

४.७.३: धितोको आधारमा कर्जा सापटीको विश्लेषण

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सुरीक्षित		
चल/अचल सम्पती	५,८५५,२६२,८५८	४,९२५,७८३,७६६
सुन/चाँदी	६२२,३९२,६३१	६३८,०००,२३४
स्वदेशी बैंक तथा वित्तिय संस्थाको जमानत	-	-
सरकारी जमानत	-	-

अन्तराष्ट्रिय मान्यताप्राप्त बैंकको जमानत	-	-
निर्यात कागजपत्रको धितो	-	-
मुद्दती निक्षेपको रीसद	७८,७०४,१८०	९९,९१३,०३१
सरकारी सुरक्षणपत्र	-	-
काउन्टर जमानत	-	-
व्यक्तिगत जमानत	११५,१९६,०३६	१३०,८१२,९१९
अन्य धितो	५४२,३६७,२३७	३७१,३०७,७४८
जम्मा	७,२१३,९२२,९४२	६,१६५,८१७,६९८
सुरक्षण नभएको	-	-
जम्मा	७,२१३,९२२,९४२	६,१६५,८१७,६९८

४.७.४: हानी नोक्सानीको व्यवस्था

	(रकम रु.मा)	
विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
हानी नोक्सानीको विशेष व्यवस्था		
साउन १ गतेको मौज्दात	८५१,०२७,७६९	७६८,६१२,९९२
आर्थिक वर्षको हानी		
आर्थिक वर्षको हानी	(४३,२३४,२९२)	८२,४१४,७७७
असुल उपर गरेको रकम		
अपलेखन		
विदेशी मुद्राको विनिमय दरमा आएको भिन्नता		
अन्य		
असार मसान्तसम्मको रकम	८०७,७९३,४७७	८५१,०२७,७६९
हानी नोक्सानीको सामूहिक व्यवस्था		
साउन १ गतको मौज्दात	७७,०२१,०७५	७४,१९९,३२३
आर्थिक वर्षको हानी		
आर्थिक वर्षको हानी	२४,३२०,८१४	२,८२९,७५२
असुल उपर गरेको रकम		
अन्य	-	-
असार मसान्तसम्मको रकम	१०१,३४१,८८९	७७,०२१,०७५
हानी नोक्सानीको कुल व्यवस्था	९०९,१३५,३६६	९२८,०४८,८४५

लगानी सुरक्षण पत्र

४.८

	(रकम रु.मा)	
विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
परिशोधित लागतमा मापन गरिएको लगानी सुरक्षण पत्र	६१५,१२६,७६४	५५६,७५०,५९७
FVTOCI मा मापन गरिएको इक्विटीमा लगानी	३७३,७१६,५४५	३३५,६००,८६३
जम्मा	९८८,८४३,३०९	८९२,३५१,४६०

वित्तीय संस्थाले यस शीर्षक अन्तर्गत गरेको वित्तीय उपकरणमा गरेको लगानीलाई दुई वर्गमा प्रस्तुत गरिएको छ अर्थात् परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी र FVTOCI मा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी । परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी बाहेक अन्य लगानी फेयर भ्याल्युमा मापन गरिएको छ र फेयर भ्याल्युमा भएको परिवर्तन अन्य विस्तृत आम्दानीमा जनाइएको छ । जब लगानीबाट भएको आम्दानी बोनस सेयरको रूपमा प्राप्त हुन्छ, लगानीको मुल्यांकन त्यसको लागत मुल्य परिवर्तन नगरि, सेयर संख्या बढाएर गरिन्छ ।

४.८.१ परिशोधित लागतमा मापन गरिएको सुरक्षणपत्र

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
ऋणपत्र	-	-
सरकारी ऋण पत्र	६००,०००,०००	५५०,०००,०००
सरकारी ट्रेजरी बिल	-	-
नेपाल राष्ट्र बैंकको ऋण पत्र	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-
अन्य	२,५००,०००	-
घटाउने: हानी नोक्सानीको लागि व्यवस्था	-	-
जम्मा	६०२,५००,०००	५५०,०००,०००
सरकारी ऋणपत्रमा प्राप्त हुनु बाँकी व्याज रकम	१२,६२६,७६४	६,७५०,५९७

४.८.२ अन्य विस्तृत आम्दानीको तालिकामा फेयर भेल्युमा मुल्याङ्कन गरिएका शेयर लगानी

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
शेयर उपकरणहरू		
सुचिकृत शेयर	३६७,९४१,१४२	३३०,२०१,२६३
सुचिकृत नभएका शेयर	५,७७५,४०४	५,३९९,६००
जम्मा	३७३,७१६,५४६	३३५,६००,८६३

लगानीको लागत इक्विटीको नेटवर्थभन्दा कम नहुने भन्ने अनुमान गरिएकोले सुचिकृत नभएका इक्विटी लगानीलाई लागतमा प्रस्तुत गरिएको छ ।

४.८.३ इक्विटी लगानी सम्बन्धमा जानकारी

विवरण	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
सुचिकृत इक्विटीमा लगानी				
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड	-	-	-	३,७४०
नविल इक्विटी फण्ड	-	-	७००	६७३
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	-	-	-	१२,६४८
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (संस्थापक) (६३,२९७ कित्ता संस्थापक सेयर प्रति कित्ता रु ४३६.७४ ले चुक्ता र १५,३१८ कित्ता बोनस सेयर)	२७,६४४,६०९	२३,३८७,९६३	२७,६४४,६०९	२३,४७५,०९८
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (संस्थापक) (६८,१६६ कित्ता संस्थापक सेयर प्रति कित्ता रु १०० ले चुक्ता र ४०,५६२ कित्ता बोनस सेयर)	६,८१६,६१४	७६,५९८,८७६	६,८१६,६१४	६९,०७९,९८६
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (२० कित्ता बोनस सेयर)	-	७,९४९	-	७,९८०
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था	-	-	-	७६५
सानिमा जिआइसि इन्स्योरेन्स कम्पनी नेपाल लि. (संस्थापक) (२१८,५७१ कित्ता संस्थापक सेयर प्रति कित्ता रु १०० ले चुक्ता)	२१,८५७,१००	६३,०५७,७३४	२१,८५७,१००	७१,०२४,६४६
सानिमा जिआइसि इन्स्योरेन्स कम्पनी नेपाल लि. (२१६,६९२ कित्ता साधारण सेयर प्रति कित्ता रु ४६८.६२ ले चुक्ता)	१०१,५४६,७८२	१२५,०३१,२८४	८,१४२,९००	५२,९२०,७०७
अरुण भ्याली हाइड्रोपावर क. लि.	-	-	४,३००,९७८	८,७२४,८२५

मेरो माइक्रोफाइनेन्स कम्पनी लिमिटेड (२४,०६७ कित्ता सेयर प्रति सेयर रू १,४९१.५२ ले चुक्ता र २,४०६ कित्ता बोनस सेयर)	३५,८९६,४९६	१८,५३१,१००	३५,८९६,४९६	१७,४९८,६५३
अपी पावर कम्पनी लिमिटेड (१४० कित्ता साधारण सेयर प्रति कित्ता १०० ले चुक्ता)	१४,०००	२६,७४०	२९,४००	६८,५५६
एनआईविएल सम्वृद्धि फण्ड २ (२,००,००० युनिट रू १० ले चुक्ता)	२००,०००	१६५,०००	२००,०००	१८२,२००
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (७ कित्ता बोनस सेयर)	-	५,९५७	-	७६,८४५
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (४ कित्ता बोनस सेयर)	-	३,३६४	-	१६,५२०
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड	-	-	५०३	८२०
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (३१ कित्ता बोनस सेयर)	-	१४,४१५	-	२५,२२५
हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड	-	-	-	५०७
फरवार्ड माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड (२ कित्ता बोनस सेयर)	-	२,८२६	-	११४,९२७
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड	-	-	-	३,११०
छिमेक लघुवित्त विकास बैंक लिमिटेड	-	-	-	१,०००
नागरिक लगानी कोष	-	-	-	२,०८९
फर्स्ट माइक्रोफाइनेन्स डेभलपमेन्ट बैंक लि. (१ कित्ता बोनस सेयर)	-	६८१	-	७३६
एनआईविएल ग्रोथ फण्ड (१०,००० युनिट रू १० ले चुक्ता)	१००,०००	१०६,४००	१००,०००	१०६,४००
एनआइविल सहभागिता फण्ड	-	-	५,५६५,२६०	६,००५,९६१
नागरिक सहभागिता फण्ड २०५२	-	-	३०,३२५,४०७	३०,८४६,६४७
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (१ कित्ता बोनस सेयर)	-	८५४	-	-
एनआइविल स्ट्याबल फण्ड (१००,००० युनिट रू १० ले चुक्ता)	१,०००,०००	१,०००,०००	-	-
सुचीकृत नभएको इक्विटीमा लगानी				
९ प्रतिशत नागरिक सहभागिता योजना	६०,०००,०००	६०,०००,०००	५०,०००,०००	५०,०००,०००
कर्जा सुचना केन्द्र (२,९४५ संस्थापक सेयर प्रति सेयर रू १०० ले चुक्ता र ३०,७३९ कित्ता बोनस सेयर)	२९४,५००	३,३६८,४००	२९४,५००	३,३६८,४००
नेपाल चलचित्र कम्पनी लिमिटेड ९० कित्ता संस्थापक सेयर प्रति सृयर रू २७.६७ ले चुक्ता	२,४९०	९,०००	२,४९०	९,०००
प्रभु क्यापिटल लिमिटेड १५,००० संस्थापक सेयर प्रति सेयर रू १०० ले चुक्ता र ३,७५८ कित्ता बोनस सेयर)	१,५००,०००	१,८७५,८०४	१,५००,०००	१,५००,०००
नेपाल क्लिअरिङ हाउस लिमिटेड १,००० संस्थापक सेयर प्रति सेयर रू १०० ले चुक्ता र ४,२२२ कित्ता बोनस सेयर)	१००,०००	५२२,२००	१००,०००	५२२,२००
जम्मा	२५६,९७२,५११	३७३,७१६,५४५	१९२,७७६,८७७	३३५,६००,८६३

चालु आयकर सम्पत्ति

४.९

(रकम रू.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
चालु आयकर सम्पत्ति	६०,४८८,००९	६७,५७७,०११
चालु वर्षको आय कर सम्पत्ति	६०,४८८,००९	६७,५७७,०११
गत वर्षहरूको कर सम्पत्ति	-	-
चालु आयकर दायित्व	२७,३८९,४०७	४३,६०८,६७८
चालु वर्षको आयकर दायित्व	२७,३८९,४०७	४३,६०८,६७८
गत वर्षहरूको कर दायित्वहरू	-	-
जम्मा	३३,०९८,६०२	२३,९६८,३३३

यस आ.व.को आयकर सम्पत्तिमा वित्तीय संस्थाले आयकर ऐन २०५८ बमोजिम दाखिला गरेको स्व निर्धारण आयकर विवरण अन्तर्गत वित्तीय संस्थाले गरिएको छ । भुक्तानी गरेको अग्रिम आयकर र अन्य निकायहरूले वित्तीय संस्थाको तर्फबाट स्रोतमा अग्रिम कर कट्टी गरेको रकम समावेश त्यसै अनुरूप, यस आ. व. को आयकर दायित्वमा आयकर ऐन २०५८ को प्रावधान अनुसार सरकारलाई तिर्नुपर्ने कर समावेश गरिएको छ ।

सहायक कम्पनीको लगानी

४.१०

(रकम रू.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सुचिकृत सहायक कम्पनीमा लगानी	-	-
सुचिकृत नभएका सहायक कम्पनीमा लगानी	-	-
कुल लगानी	-	-
घटाउने : हानी व्यवस्था	-	-
खुद किताबी मुल्य	-	-

४.१०.१ सुचिकृत भएका सहायक कम्पनीमा लगानी

(रकम रू.मा)

	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
शेयर रू. ले चुक्ता				
..... लि.....	-	-	-	-
शेयर रू. ले चुक्ता				
जम्मा	-	-	-	-

४.१०.२ सुचिकृत नभएका सहायक कम्पनीमा लगानी

	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
शेयर रू. ले चुक्ता				
..... लि.....	-	-	-	-
शेयर रू. ले चुक्ता				
जम्मा	-	-	-	-

४.१०.३ सहायक कम्पनीमा गरिएको लगानीको जानकारी

वित्तीय संस्थाले प्राप्त गरेको स्वामित्व प्रतिशत मा

	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि	-	-	-	-
..... लि	-	-	-	-
..... लि	-	-	-	-
..... लि	-	-	-	-
जम्मा	-	-	-	-

४.१०.४ सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ

	आ.व. २०८०/८१	आ.व. २०७९/८०
गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	-	-
यस वर्षको नाफा नोक्सान वॉडफाँड	-	-
आषाढ मसान्तमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	-	-
गैर नियन्त्रित स्वार्थ लाई दिएको लाभांश	-	-
गैर नियन्त्रित स्वार्थ सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	-	-
यस वर्षको नाफा नोक्सान वॉडफाँड	-	-
आषाढ मसान्तमा गैर नियन्त्रित स्वार्थ सँग रहेको संचित मौज्दात	-	-
गैर नियन्त्रित स्वार्थ लाई दिएको लाभांश	-	-

सम्बद्ध कम्पनीमा गरिएको लगानी

४.११

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सुचिकृत सम्बद्ध कम्पनीमा लगानी	-	-
सुचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी	-	-
जम्मा लगानी	-	-
घटाउने : हानी नोक्सानी व्यवस्था	-	-
खुद कितावी मुल्य	-	-

४.११.१ सम्बद्ध सुचिकृत कम्पनीमा गरिएको लगानी

	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
..... लि.....	-	-	-	-
जम्मा	-	-	-	-

४.११.२ सम्बद्ध सुचीकृत नभएको कम्पनीमा गरिएको लगानी

	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	लागत	फेयर भ्यालु	लागत	फेयर भ्यालु
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
..... लि.....	-	-	-	-
शेयर रु. ले चुक्ता				
जम्मा				

४.११.३ वित्तीय संस्थासंग सम्बद्ध कम्पनीसंग सम्बन्धित जानकारी

	वित्तीय संस्थाले प्राप्त गरेको स्वामित्व प्रतिशत मा	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
..... लि		
..... लि		

सम्पत्तिमा लगानी

४.१२

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०८०/८१
फेयर भ्याल्युमा मापन गरिएको लगानी सम्पत्ति		
साउन १ गतेको मौज्जात	-	-
समीक्षा बर्षमा थप/निसर्ग	-	-
समीक्षा बर्षमा फेयर भ्याल्युमा खुद परिवर्तन	-	-
समायोजन/स्थानान्तरण	-	-
खुद रकम	-	-
लागत मुल्यमा मापन गरिएको लगानी सम्पत्ति		
साउन १ गतेको मौज्जात	४३२,५५९,७६५	८१,०३०,३४८
समीक्षा वर्षमा थप	३५,९९७,२५०	३५५,६६८,८५७
समीक्षा वर्षमा निसर्ग	(७८,११४,४३८)	(४,१४७,४४०)
समायोजन/स्थानान्तरण	-	-
कुल ह्यासकट्टी	-	-
कुल हानी व्यवस्था	-	-
खुद रकम	३९०,४३४,५७७	४३२,५५९,७६५
जम्मा	३९०,४३४,५७७	४३२,५५९,७६५

लगानी सम्पत्ति अर्नात नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गैह्र बैकिङ्ग सम्पत्ति लेखांकन गरिएको सम्पत्तिको विवरण

ग्राहकको नाम	गैह्र बैकिङ्ग सम्पत्ति लेखांकन मिति	आ.व. २०८०/८१	आ.व. २०७९/८०
राम चन्द्र बस्नेत	२००८-०१-०३	१९०,०००	१९०,०००
ज्ञान देवी शाक्य	२०१४-०२-१६	४,८२५,०००	४,८२५,०००
लुम्बिनी कार्पेट लिमिटेड	२०१४-०९-०१	६,४०६,१७०	६,४०६,१७०
सचिन कुमार सुनुवार	२०१६-१०-१६	३७५,०००	३७५,०००
चन्द्र बहादुर रेग्मी	२०१७-०१-१०	१९६,०००	१९६,०००
षढानन्द मिश्र	२०१७-०४-१३	-	१,२०२,५००
श्री सिद्धकाली ज्वेलर्स	२०१८-०१-१४	३,७२०,२४४	३,७२०,२४४
आइत राज लिम्बु	२०१८-०४-२६	४,३७६,८४५	४,३७६,८४५
रमेश खालिङ्ग	२०१८-०४-२२	१,९२६,१०४	१,९२६,१०४
सञ्जिव राई	२०१९-०४-१३	३,३८२,५२०	३,३८२,५२०
प्रेम कुमार लिम्बु	२०१९-०७-१६	४,१९६,९६२	४,१९६,९६२
प्रेम कुमार लिम्बु	२०१९-०७-१६	३,९१०,४०१	३,९१०,४०१
होटेल महाराजा	२०१९-०७-१६	५,६०४,३६५	५,६०४,३६५
एलेक्स सुब्बा लिम्बु	२०१९-१०-१५	४,४६३,३१५	४,४६३,३१५
सुमन पुडासैनी	२०१९-०८-०९	१८५,०००	१८५,०००
युनिषा पोल्टी फर्म	२०२०-०३-१६	९३६,८६५	९३६,८६५
धर्मस्थली	२०१२-०७-०६	८३८,४००	८३८,४००
बोधमार्त प्रा.लि.	२०२२-०३-२१	२२,३१६,६९६	२२,३१६,६९६
सुमन नेम्बाङ्ग	२०२२-०३-३०	४,३०७,९६०	४,३०७,९६०
भुषाल रोडा सप्लायर्स	२०२२-०४-१२	७,६७०,०००	७,६७०,०००
सुमिता राइ	२०२२-०९-३०	३,२२८,७२६	३,२२८,७२६
शंकर नारायण श्रेष्ठ	२०२३-०७-०४	-	१४,७४२,८२६
युनाईटेड केबल नेटवर्क प्रा.लि.	२०२३-०७-१४	११,९००,०००	११,९००,०००
ए.बि. ल्याण्ड डेभलपमेन्ट प्रा.लि.	२०२३-०७-१४	७३,४४५,७७९	७३,४४५,७७९
हेमाज म्याचिङ्ग	२०२२-०९-०८	१७,४६०,७८४	१७,४६०,७८४
चौरी देउराली उत्थान कृषक समूह	२०२३-०७-०४	२०,७२५,९७७	२०,७२५,९७७
न्यू आठराई बिजनेस सेन्टर	२०२३-०६-०१	७,३२०,०७६	७,३२०,०७६
फर्निचर ट्रेडिङ्ग प्रा.लि.	२०२३-०२-१७	१२३,४१०,३२५	१८५,५७९,४३७
कृष्ण कुमार साह	२०२२-१२-२६	१,१२७,०००	१,१२७,०००
न्यू पुजा सुनचादी पसल	२०२२-११-२९	५,४१८,८१३	५,४१८,८१३
वाई.आर.पि. मल्टिट्रेडिङ्ग प्रा.लि.	२०२३-०१-१३	९,०००,०००	९,०००,०००
देशु किराना पसल	२०२३-०५-०९	१,५७२,०००	१,५७२,०००
सञ्जु कुमारी महतो	२०२३-१०-१६	१,८४४,०००	-
भवानी कृषि विकास कम्पनी प्रा.लि.	२०२३-११-०२	१७,०२३,२५०	-
भवानी प्रशोधन उद्योग प्रा.लि.	२०२३-११-०२	१७,१३०,०००	-
जम्मा		३९०,४३४,५७८	४३२,५५१,७६५

वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू

सम्पत्ति र उपकरण

४.१३

वित्तीय संस्था

विवरण	जग्गा	भवन	पट्टा सम्पत्ति	कम्प्युटर र सामानहरू	सवारी साधान	फनिर्चर तथा फिक्चर	अन्य उपकरणहरू	कुल आषाढ मसान्त २०७७
लागत								
श्रावण १, २०७९ को मौज्जात	३३,२७४,२५०	१३,९९७,४८८	२०३,०६८,३१५	२९,८३६,१६७	२२,७४६,१२४	३४,४०६,८८०	७५,४९३,८९९	४१३,८२३,१२२
समिक्षा बर्षमा थप								
यस वर्ष थप गरिएको	-	-	२,४०३,६२७	१,१०९,०१८	१,२७०,०००	१८१,८५५	२,७१३,७७७	-
पूर्वोक्तिरण	-	-	-	-	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	(१५३,०००)	-	११३,२४३	३९,७५७	-
२०८० आषाढ अन्त्यसम्मको मौज्जात	३३,२७४,२५०	१३,९९७,४८८	२०५,४७२,२४२	३०,७९२,१८५	२४,०१६,१२४	३४,७०१,९७९	७८,२४७,४३३	४२०,५०१,७००

यस वर्ष थप गरिएको

यस वर्ष थप गरिएको

पूर्वोक्तिरण

समिक्षा बर्षमा निसर्ग

समायोजन/पुनर्मुल्याङ्कन

२०८१ आषाढ अन्त्यसम्मको मौज्जात

हासकट्टी र हानी नोक्सानी

श्रावण १, २०७९ को मौज्जात

समिक्षा बर्षको हासकट्टी शुल्क

समिक्षा बर्षको हानी व्यवस्था

निसर्ग

समायोजन

२०८० आषाढ अन्त्यसम्मको मौज्जात

समिक्षा बर्षका लागि हानी नोक्सानी

समिक्षा बर्षको हासकट्टी शुल्क

यस वर्ष थप गरिएको								
यस वर्ष थप गरिएको	-	-	४४,०२८	१,६०३,१५५	२९६,९००	१७१,५०२	३,३७१,५०९	५,४८७,०९४
पूर्वोक्तिरण	-	-	-	-	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-	-	-	-	-
२०८१ आषाढ अन्त्यसम्मको मौज्जात	३३,२७४,२५०	१३,९९७,४८८	२०५,५१६,२७१	३२,३९५,३४०	२४,३१३,०२४	३४,८७३,४८१	८१,६१८,९४१	४२५,९८८,७९४

हासकट्टी र हानी नोक्सानी

श्रावण १, २०७९ को मौज्जात

समिक्षा बर्षको हासकट्टी शुल्क

समिक्षा बर्षको हानी व्यवस्था

निसर्ग

समायोजन

२०८० आषाढ अन्त्यसम्मको मौज्जात

समिक्षा बर्षका लागि हानी नोक्सानी

समिक्षा बर्षको हासकट्टी शुल्क

हासकट्टी र हानी नोक्सानी								
श्रावण १, २०७९ को मौज्जात	-	३,९८८,८८०	६४,५२०,०४१	२४,७०५,०७७	१३,८०१,०४९	२५,१५५,३६४	६१,७०६,२१८	१५०,३१९,२३२
समिक्षा बर्षको हासकट्टी शुल्क	-	२२१,८५८	३१,१५०,३२३	१,६५९,३८४	१,४३७,४६०	२,५३५,३७९	५,५९९,१७७	४३,५५७,३९७
समिक्षा बर्षको हानी व्यवस्था	-	-	-	-	-	-	-	-
निसर्ग	-	-	-	-	१,२२१	-	८,३४९	-
समायोजन	-	-	-	-	-	-	-	-
२०८० आषाढ अन्त्यसम्मको मौज्जात	-	४,२१०,७३९	९५,६७०,३६४	२६,३६४,४६१	१५,२३९,७२९	२७,६९०,७४४	६७,३१३,७४४	२३६,४८९,७८१
समिक्षा बर्षका लागि हानी नोक्सानी	-	-	-	-	-	-	-	-
समिक्षा बर्षको हासकट्टी शुल्क	-	२२१,८५८	२८,२४८,४८१	१,६२६,४२५	१,५३०,५३६	२,५११,९९०	३,७३२,६८८	३७,८७१,९७९



ख्याति	वित्तीय संस्था			कुल
	सफ्टवेयर खरिद	सफ्टवेयर विकास	अन्य	
लागत				
श्रावण १, २०७९ को मौज्जात	-	४,५५६,८४७	-	४,५५६,८४७
समिक्षा बर्षमा थप	-	२,९१३,७५०	-	२,९१३,७५०
यस वर्ष थप गरिएको	-	२,९१३,७५०	-	२,९१३,७५०
पूँजीकरण	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-
२०८० आषाढ अन्त्यसम्मको मौज्जात	-	७,४७०,५९७	-	७,४७०,५९७
समिक्षा बर्षमा थप	-	१,०४९,३८५	-	१,०४९,३८५
यस वर्ष थप गरिएको	-	१,०४९,३८५	-	१,०४९,३८५
पूँजीकरण	-	-	-	-
समिक्षा बर्षमा निसर्ग	-	-	-	-
समायोजन/पुनर्मुल्याङ्कन	-	-	-	-
आषाढ मसान्त २०८१ को मौज्जात	-	८,५१९,९८२	-	८,५१९,९८२
परिशोधन र हानी नोकसानी				
श्रावण १, २०७९ को मौज्जात	-	३,३३४,३३३	-	३,३३४,३३३
समीक्षा बर्षको परिशोधन	-	१,००३,९०३	-	१,००३,९०३
समीक्षा वर्षको हानी व्यवस्था	-	-	-	-
निसर्ग	-	-	-	-
समायोजन	-	-	-	-
२०८० आषाढ अन्त्यसम्मको मौज्जात	-	४,३३८,२३६	-	४,३३८,२३६
समीक्षा बर्षको परिशोधन	-	१,२५१,९६१	-	१,२५१,९६१
समीक्षा वर्षको हानी व्यवस्था	-	-	-	-
निसर्ग	-	-	-	-
समायोजन	-	-	-	-
आषाढ मसान्त २०८१ को मौज्जात	-	५,५९०,१९७	-	५,५९०,१९७
पुजीगत निर्माण				
कुल किताबी मौज्जात	-	१४,११०,१७९	-	१४,११०,१७९
२०७९ आषाढ अन्त्यसम्मको मौज्जात	-	१,२२२,५१४	-	१,२२२,५१४
२०८० आषाढ अन्त्यसम्मको मौज्जात	-	३,१३२,३६१	-	३,१३२,३६१
२०८१ आषाढ अन्त्यसम्मको मौज्जात	-	२,९२९,७८५	-	२,९२९,७८५

विवरण	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	१५ जुलाई २०२३ खुद स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नताको आधारमा स्थगन कर			
बैंक तथा वित्तीय संस्थालाई कर्जा	-	-	-
ग्राहकलाई कर्जा सापटी	१७०,९४०,१५१.२४	-	१७०,९४०,१५१
लगानी सम्पत्ति	-	५,८५६,५१८.६६	(५,८५६,५१९)
लगानी सुरक्षणपत्र	-	३५,०२३,२१०.३०	(३५,०२३,२१०)
सम्पत्ति र उपकरण	-	१७,७८२,५२१.२९	(१७,७८२,५२१)
नगद तथा नगद समान	१२६,५९२.२०	-	१२६,५९२
पट्टा सम्बन्धी दायित्व	-	-	-
व्यवस्था	४,०४५,८३१	२,८७७,४८५	१,१६८,३४६
अन्य अस्थायी भिन्नता	२७,००४,७२२	-	२७,००४,७२२
अस्थायी भिन्नताको आधारमा स्थगन कर	२०२,११७,२९६	६१,५३९,७३६	१४०,५७७,५६०
व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्ष व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्ष	-	-	-
करको दरमा भएको परिवर्तन	-	-	-
खुद स्थगन कर सम्पत्ति(दायित्व) आषाढ मसान्त २०८०	-	-	१४०,५७७,५६०
खुद स्थगन कर सम्पत्ति(दायित्व) १ साउन २०७९	-	-	(१५९,०५१,१७८)
स्थगन कर खर्च / (आम्दानी)	-	-	(१८,४७३,६१७)
नाफा अथवा नोक्सानमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)	-	-	(१६,९११,६३७)
अन्य विस्तृत आम्दानीमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)	-	-	(१,५६१,९८०)

विवरण	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	गत आव खुद स्थगन कर सम्पत्ति/(दायित्व)
अस्थायी भिन्नताको आधारमा स्थगन कर			
बैंक तथा वित्तीय संस्थालाई कर्जा	-	-	-
ग्राहकलाई कर्जा सापटी	२००,८६७,००८.३३	-	२००,८६७,००८
लगानी सम्पत्ति	-	६,४८८,२७६.४८	(६,४८८,२७६)
लगानी सुरक्षणपत्र	-	४२,८४७,१९५.९१	(४२,८४७,१९६)
सम्पत्ति र उपकरण	-	२५,१५६,३२५.५६	(२५,१५६,३२६)
नगद तथा नगद समान	१२६,५९२.२०	-	१२६,५९२
सम्बद्ध कम्पनीमा लगानी	-	-	-
व्यवस्था	३,३७६,७२५.४८	३,८९५,१५३.८०	(५१८,४२८.३२)
अन्य अस्थायी भिन्नता	३३,०६७,८०३.५२	-	३३,०६७,८०३.५२
अस्थायी भिन्नताको आधारमा स्थगन कर	२३७,४३८,१३०	७८,३८६,९५२	१५९,०५१,१७८
व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्ष व्यवसायबाट व्यहोर्नु परेको विगत सात आय वर्ष	-	-	-
करको दरमा भएको परिवर्तन	-	-	-

खुद स्थगन कर सम्पत्ति(दायित्व) आषाढ मसान्त २०७९	१५९,०५१,१७८
खुद स्थगन कर सम्पत्ति(दायित्व) १ साउन २०७८	(१२८,७०४,९१४)
स्थगन कर खर्च / (आम्दानी)	३०,३४६,२६४
नाफा अथवा नोक्सानमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)	५०,४८९,६८४
अन्य विस्तृत आम्दानीमा लेखांकन भएको स्थगन कर खर्च/(आम्दानी)	(२०,१४३,४१९)

अन्य सम्पत्तिहरू

४.१६

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
बिक्रिका लागि राखिएको सम्पत्ति	-	-
अन्य गैर बैकिङ सम्पत्ति	-	-
असुल हुन बाँकी बिल	-	-
उद्न बाँकी आसामी	२,२९४,०३६	८,६०३,९१५
आर्जित आम्दानी	-	-
अग्रिम भुक्तानी र धरौटी	८,६९१,९७१	३,५२३,३८६
आयकर धरौटी	५५,२४७,७०९	५४,८६४,२०८
स्थगन कर्मचारी खर्च	९१०,८९६	१,५३१,४३७
अन्य	-	-
मसलन्द मौज्दात	२,६०५,७३९	२,२८२,४७४
हकप्रद सेयर बापतको भुक्तानी	-	-
विभिन्न कार्यको लागि पेशकी	३२८,०५८	४५५,७६४
अन्य	८,३६५,२३८	१२,८०२,००५
जम्मा	७८,४४३,६४७	८४,०६३,१८९

बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी

४.१७

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
मनी मार्केट निक्षेप	-	-
अन्तर बैकिङ सापटी	-	-
बैंक तथा वित्तीय संस्थाबाट अन्य निक्षेप	१८४,६३७,९८७	५७७,६२२,५२५
राफसाफ खाता	-	-
अन्य	-	-
जम्मा	१८४,६३७,९८७	५७७,६२२,५२५

अन्य स्थानीय वित्तीय संस्थाले बैंकको खातामा राखेको मौज्दात यसमा प्रस्तुत गरिएको छ । अन्तर बैंक सापटी, अन्तर बैंक, निक्षेप, क्लियरिङ खातामा रहेको ब्यालेन्स साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको बाँकी रकम यसमा प्रस्तुत गरिएको छ ।

नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी

४.१८

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
नेपाल राष्ट्र बैंकबाट प्राप्त पुनरकर्जा	-	-
स्थायी तरलता सुविधा	-	-
नेपाल राष्ट्र बैंकबाट अन्तिम ऋणदाता सुविधा	-	-

पुनः खरिद सम्झौतामा बिक्री गरिएको सेक्युरिटीजहरू	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्नुपर्ने अन्य बक्यौता	-	-
जम्मा	-	-

नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने रकममा पुनरकर्जा बापत प्राप्त रकम समावेश गरिएको छ ।

व्युत्पन्न वित्तीय उपकरणहरू ४.१९
(रकम रु. मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
व्यापारको लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्झौता	-	-
अन्य	-	-
जोखिम व्यवस्थापनका लागि राखिएको		
व्याजदर स्वाप	-	-
मुद्रा स्वाप	-	-
अग्रिम विनिमय सम्झौता	-	-
अन्य	-	-
जम्मा	-	-

२०८१ आषाढ मसान्तमा यस वित्तीय संस्थाको व्युत्पन्न वित्तीय उपकरणहरू रहेका छैनन् ।

ग्राहकहरूबाट निक्षेप ४.२०
(रकम रु. मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
संस्थागत ग्राहक		
आवधिक निक्षेप	१,२१७,३४९,५०७	५०९,०६३,२०१
कल निक्षेप	१,१२०,६५५,६६१	१,२५१,४७४,४९४
चलती निक्षेप	३६,६४७,५३७	५५,४९१,५०६
अन्य	-	-
व्यक्तिगत निक्षेप		
आवधिक निक्षेप	४,८४७,५३३,१०३	३,९१४,२६१,०६९
बचत निक्षेप	२,२२५,९७१,१०४	१,९४५,०७७,६५३
चलती निक्षेप	७७,३७६,४७०	५३,०८१,४६८
अन्य	-	-
जम्मा	९,५२५,५३३,३८२	७,७२८,४४९,३९०

४.२०.१ ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
नेपाली रुपैया	९,५२५,५३३,३८२	७,७२८,४४९,३९०
भारतीय रुपैया	-	-

अमेरिकी डलर	-	-
पाउण्ड स्टर्लिङ	-	-
युरो	-	-
जापानी येन	-	-
चाइनिज युवान	-	-
अन्य	-	-
जम्मा	९,५२५,५३३,३८२	७,७२८,४४९,३९०

सापटी ४.२१
(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
स्वदेशी सापटी		
नेपाल सरकार	-	-
अन्य संस्था	-	-
अन्य	-	-
जम्मा	-	-
विदेशी सापटी		
विदेशी बैंक तथा वित्तीय संस्था	-	-
बहु पक्षीय विकास बैंकहरू	-	-
अन्य संस्थाहरू	-	-
जम्मा	-	-
जम्मा	-	-

व्यवस्थाहरू ४.२२
(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
रेड्युन्डयान्सीको लागि व्यवस्था	-	-
पुनः संरचनाको लागि व्यवस्था	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको लागि व्यवस्था	-	-
कडा (Onerous) सम्झौताको लागि व्यवस्था	-	-
अन्य	-	-
जम्मा	-	-

४.२२.१ व्यवस्थामा भएको घटबढ

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
साउन १ गतेको मौज्दात	-	-
आ.व को थप व्यवस्था	-	-
आ.व को खर्च भएको व्यवस्था	-	-
आ.व को फिर्ता भएको व्यवस्था	-	-
सुविधा लिइएको छुट	-	-
आषाढ मसान्तको मौज्दात	-	-

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
कर्मचारीको लागि परिभाषित लाभ दायित्व	(९,५९९,६९८)	(१२,९८३,८४६)
लामो विदाको लागि व्यवस्था	१३,४८६,९०२	११,२५५,७५२
अल्पकालिन कर्मचारी लाभ	-	-
भुक्तानी गर्नुपर्ने विल्स	-	-
साहु र दिन बाँकी	४,७४४,९२६	३,६४९,७२६
निक्षेपमा भुक्तानी गर्न बाँकी व्याज	१३,२६३,९८९	१०,४७८,९७३
सापटीमा भुक्तानी गर्न बाँकी व्याज	-	-
स्थगन अनुदान आयको दायित्व	-	-
भुक्तानी गर्न बाँकी लाभांश	-	-
वित्तीय लिज भित्रको दायित्व	-	-
भुक्तानी गर्न बाँकी कर्मचारी वोनस	९,६३०,४३३	-
अन्य दायित्व		
भुक्तानी गर्न बाँकी टिडिएस	८,०५४,६२९	८,९१४,२६४
धरौटी बापतको रकम	२९,६९२,२३०	३९,३९०,६६८
एटिएम पोसको भुक्तानी गर्न बाँकी रकम	७४२,३६२	३७९,९९५
रिटिन्सन रकम	२,५२२,४६०	३,८९८,४६२
सेयरबापतको भुक्तानी दिन बाँकी रकम	४८७,४८८	४६२,४०७
भुक्तानी दिन बाँकी कमिशन	२,७००,९३४	१,०५६,०९२
गुड फर पेमेन्ट चेक	-	-
म्यानेजर्स चेक	२९२,२२९	३४९,४८६
भुक्तानी दिन बाँकी सामाजिक सुरक्षा भत्तावापतको रकम	१९२,६७८	४,८९०,५५४
भुक्तानी गर्न बाँकी सिआइबी शुल्क	३९,६२५	८८,७९५
निक्षेपकर्ताको भुक्तानी दिन बाँकी रकम	-	-
पट्टा दायित्व	९०,०९५,७४०	९२८,२३५,०४२
फिर्ता गर्न बाँकी व्याज	१००,९५४	१५२,८३४
अन्य विविध दायित्व	८,७६४,४४४	९,२९४,६७४
जम्मा	१६६,८९७,९८९	२०५,९९५,६४४

कर्मचारी लाभ सम्बन्धी दायित्वहरू जस्तै उपदान दायित्व, लामो सेवा बिदाको दायित्व, अल्पकालीन कर्मचारी लाभ ईत्यादी, साहु तथा भुक्तानी गर्न बाँकी रकम, भुक्तानी गर्न बाँकी लाभांश जस्ता दायित्वहरू यो शिर्षक अन्तर्गत उल्लेख गरिएको छ । लामो सेवा बिदा अन्तर्गत बिरामी बिदा र वार्षिक बिदा पर्छन् ।

४.२३.१ परिभाषित लाभ दायित्व

वित्तीय अवस्थाको विवरणमा देखाईएको रकमहरू

विवरण	आ.व. २०८०/८१	आ.व. २०८०/८१
अनफन्डेड दायित्वको हालको मुल्य	-	-
फन्डेड दायित्वको हालको मुल्य	२०,६३३,७६७	२२,६९४,९५७
कुल दायित्वको हालको मुल्य	२०,६३३,७६७	२२,६९४,९५७
सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	३०,२२५,३८५	३५,६७८,००३
खुद दायित्वको हालको मुल्य	(९,५९९,६९८)	(१२,९८३,८४६)
परिभाषित लाभको दायित्व	(९,५९९,६९८)	(१२,९८३,८४६)

४.२३.२ योजना सम्पत्ति
सुविधा योजना सम्पत्तिमा संलग्न

विवरण	(रकम रु.मा)	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
इक्विटी सुरक्षण पत्र	-	-
सरकारी बोन्ड	-	-
बैंक निक्षेप	-	-
अन्य(स्वीकृत अवकाश कोषमा भएको लगानी)	३०,२२५,३८५	३०,२२५,३८५
जम्मा	३०,२२५,३८५	३०,२२५,३८५
योजना सम्पत्तिमा वास्तविक प्रतिफल	-	-

४.२३.३ परिभाषित लाभ दायित्वको वर्तमान मुल्यमा परिवर्तन

विवरण	(रकम रु.मा)	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
श्रावण १ को लाभ योजना दायित्व	२२,६९४,१५७	३३,०६१,१७१
विमाङ्किक नोक्सानी(नाफा)	२,९४४,७७०	(१५,३३५,६५४)
योजनाबाट प्राप्त लाभ		
चालु सुविधा खर्च र व्याज	(५,००५,१६०)	४,९६८,६४०
आषाढ अन्तिमको लाभ योजना दायित्व	२०,६३३,७६७	२२,६९४,१५७

४.२३.४ योजना सम्पत्तिको वर्तमान मुल्यमा गतिविधि

विवरण	(रकम रु.मा)	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
श्रावण १ को सुविधा योजना सम्पत्तिको फेयर भ्याल्यु	३५,६७८,००३	३२,८९२,७५३
सुरुवाती मुल्यमा समायोजन	८४३,०८४	४९९,३६४
योजनामा दिएको योगदान	१,५४६,७९७	३,१०७,२४९
व्याज आम्दानी	२,९०७,९७९	३,०६१,३६७
वर्षभरी तिरिएको लाभ	(९,९६७,२१४)	(३,३४०,०२८)
विमाङ्किक नाफा/(नोक्सानी)	-	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	(७८३,२६४)	(५४२,७०२)
आषाढ अन्तिमको सुविधा योजनामा सम्पत्तिको फेयर भ्याल्यु	३०,२२५,३८५	३५,६७८,००३

४.२३.५ नाफा नोक्सान विवरणमा देखाइएको रकम

विवरण	(रकम रु.मा)	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
चालु सुविधा खर्च	३,००२,६१८	५,४७२,०३९
दायित्वमा व्याज	(९४८,५४३)	(२२४,७३८)
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-
जम्मा	२,०५४,०७५	५,२४७,३०१

४.२३.६ अन्य विस्तृत आयमा देखाइएको रकम

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
विमाङ्किक (नाफा)/नोक्सान	२,९४४,७७०	(१५,३३५,६५४)
जम्मा	२,९४४,७७०	(१५,३३५,६५४)

४.२३.७ विमाङ्किक अनुमानहरू

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
छुट दर	९%	९%
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	९%	९%
भविष्यमा हुने तलबमा वृद्धि	५%	५%
अवकाश दर	४%	४%

जारी गरिएको ऋण पत्र

४.२४

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
नाफा र नोक्सान मार्फत फेयर भ्याल्यू मा जारी गरिएको ऋण पत्र	-	-
परिशोधित लागत जारी गरिएको ऋण पत्र	-	-
जम्मा	-	-

सुरक्षण नभएको सहायक आवधिक दायित्वहरू

४.२५

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
फिर्ता हुने अग्राधिकार सेयरहरू	-	-
फिर्ता नहुने ऋणगबितष्वभ अग्राधिकार सेयरहरू	-	-
अन्य	-	-
जम्मा	-	-

सेयर पूँजी

४.२६

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
साधारण सेयरहरू	८६७,९९३,८००	८६७,९९३,८००
परिवर्तनीय अग्राधिकार प्राथमिक सेयरहरू (इक्विटी कम्पोनेन्ट मात्र)	-	-
फिर्ता नहुने अग्राधिकार सेयरहरू(इक्विटी कम्पोनेन्ट मात्र)	-	-
भुक्तानी मिति नभएका ऋणपत्र (इक्विटी कम्पोनेन्ट मात्र)	-	-
जम्मा	८६७,९९३,८००	८६७,९९३,८००

४.२६.१ साधारण सेयर पूँजी

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
अधिकृत पूँजी		
१०,०००,००० कित्ता साधारण शेयर प्रति शेयर रु. १००/- ले चुक्ता	१,०००,०००,०००	१,०००,०००,०००

जारी पूँजी			
८,६७३,९३८ किता साधारण शेयर प्रति शेयर रू. १००/- ले चुक्ता		८६७,९९३,८००	८६७,९९३,८००
चुक्ता पूँजी			
८,६७३,९३८ किता साधारण शेयर प्रति शेयर रू. १००/- ले चुक्ता		८६७,९९३,८००	८६७,९९३,८००
जम्मा		८६७,९९३,८००	८६७,९९३,८००

४.२६.२ साधारण शेयर स्वामित्व

विवरण	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	प्रतिशत	रकम रू.मा	प्रतिशत	रकम रू.मा
स्वदेशी स्वामित्व				
नेपाल सरकार	-	-		
'क' वर्गका ईजाजतपत्र प्राप्त संस्थाहरू	-	-		
अन्य ईजाजतपत्र प्राप्त संस्थाहरू	-	-		
अन्य संस्थाहरू				
सर्वसाधारण	४२.४९	३६८,७९३,९२८	४२.४९	३६८,७९३,९२८
संस्थापक	५७.५१	४९९,१९९,४९३	५७.५१	४९९,१९९,४९३
अन्य	-	-		
विदेशी स्वामित्व	-	-		
जम्मा	१००.००	८६७,९९३,३४१	१००.००	८६७,९९३,३४१

हाल शेयर संरचनामा परिवर्तन भई संस्थापक समूहको धारण ५१ प्रतिशत र सर्वसाधारण समूहको धारण ४९ प्रतिशत रहेको छ ।

०.५० प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरू

विवरण	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	प्रतिशत	रकम रू.मा	प्रतिशत	रकम रू.मा
डम्बर बहादुर तामाङ (बम्जन)	३.२६	२८,३२६,३००	३.२६	२८,३२६,३००
केशरी चन्द कुचैरिया	२.१४	१८,५४३,८००	२.१५	१८,६३३,८००
रामसिं साउद	-	-	१.७०	१४,७१८,३००
तेज बहादुर तामाङ	१.६२	१४,०२६,३००	१.६२	१४,०२६,३००
निर्मल गुरुङ	१.४३	१२,३९६,६००	१.४३	१२,३९६,६००
ज्योति अग्रवाल	-	-	१.१०	९,५७३,०००
मुनद्युन प्रसाद बर्मा	-	-	०.९६	८,३१२,८००
यादप राई	-	-	०.७२	६,२५०,०००
दिपेन्द्र अग्रवाल	०.६३	५,५००,०००	-	-
राजेश बान्तवा राई	०.६१	५,२६९,६००	०.६१	५,२६९,६००
श्री प्रसाद राई	०.५१	४,४५६,७००	०.५१	४,४५६,७००
मन कुमारी गुरुङ			०.५१	४,४००,०००

जगेडा कोष

४.२७

(रकम रू.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
वैधानिक साधारण जगेडा कोष	४३१,८७६,९४६	४१८,६०९,९९०
सटही घटबढ कोष	१७२,६२८	१७२,६२८
संस्थागत सामाजिक उत्तरदायित्व कोष	४१८,७२९	-
पुंजी चुक्ता कोष	-	-
नियामनकारी जगेडा कोष	४३०,७४४,४३२	४९७,२०७,७३३
लगानी समायोजन जगेडा	१,५०२,४९०	१,५०२,४९०
पुंजी कोष	-	-
सम्पत्ती पुनर्मुल्याङ्कन कोष	-	-
फेयर भ्याल्यु जगेडा	८१,७२०,८२४	९९,९७६,७९०
लाभांश समिकरण कोष	-	-
वीमाङ्कीक लाभ	२१,५१२,९९३	२३,५७४,३३२
विशेष कोष	-	-
अन्य कोष कर्मचारी तालिम कोष	४,१८२,६२७	२,५५६,३०९
जम्मा	९७२,१३१,६६८	१,०४३,६००,२७२

सम्भावित दायित्व र प्रतिवद्धता

४.२८

(रकम रू.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सम्भावित दायित्व र प्रतिवद्धता	-	-
वितरण नगरिएको कर्जा सुविधाहरू	८४,९०५,४३२	६०,३३५,६१९
पुंजीगत प्रतिवद्धता	-	-
पट्टा (लीज) प्रतिवद्धता	-	-
मुद्दा मामिला	-	-
जम्मा	८४,९०५,४३२	६०,३३५,६१९

४.२८.१ सम्भावित दायित्व

(रकम रू.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
स्वीकार्यता तथा डकुमेन्ट्री क्रेडिट	-	-
संकलनमा रहेको बिल	-	-
अग्रिम विनिमय सम्भौता	-	-
जमानतहरू	-	-
प्रत्याभुति प्रतिवद्धता	-	-
अन्य प्रतिवद्धता	-	-
जम्मा	-	-

४.२८.२ वितरण नगरिएको सुविधाहरू

(रकम रू.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
वितरण नगरिएको कर्जा	-	-

ओभरड्राफ्टको उपयोग नगरिएको सीमा	८४,९०५,४३२	६०,३३५,६९९
क्रेडिट कार्डको उपयोग नगरिएको सीमा	-	-
प्रतिपत्रको उपयोग नगरिएको सीमा	-	-
जमानतको उपयोग नगरिएको सीमा	-	-
जम्मा	८४,९०५,४३२	६०,३३५,६९९

४.२८.३ पुँजीगत प्रतिवद्धता

विवरण	(रकम रु.मा)	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सम्पति र उपकरणको सम्बन्धमा पुँजीगत प्रतिवद्धताहरू	-	-
स्वीकृत र सम्झौता गरिएको	-	-
स्वीकृत गरिएको तर सम्झौता नगरिएको	-	-
जम्मा	-	-
अमूर्त सम्पतिको सम्बन्धमा कुल प्रतिवद्धताहरू	-	-
स्वीकृत र सम्झौता गरिएको	-	-
स्वीकृत गरिएको तर सम्झौता नगरिएको	-	-
जम्मा	-	-
कुल जम्मा	-	-

४.२८.४ पट्टा (लीज) प्रतिवद्धता

विवरण	(रकम रु.मा)	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सञ्चालन पट्टा प्रतिवद्धता		
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्झौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम		
एक वर्ष ननाघेको	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-
५ वर्ष माथिको	-	-
जम्मा	-	-
वित्तीय पट्टा प्रतिवद्धता		
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्झौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम		
एक वर्ष ननाघेको	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-
५ वर्ष माथिको	-	-
जम्मा	-	-
कुल जम्मा	-	-

व्याज आम्दानी

४.२९

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
नगद र नगद सम्मान	३२,४२५,७१८	४४,०६८,९१३
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	-	-
बैंक तथा वित्तीय संस्थासँग फ्लेसमेन्ट	-	-
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी	८९,६६८,१५१	८९,७४७,९३७
ग्राहकलाई कर्जा तथा सापटी	८५४,१३५,३८०	९०९,६५१,७५५
लगानी सुरक्षण पत्र	४९,५६१,१६७	४२,७७८,४८८
कर्मचारीलाई कर्जा तथा सापटी	८,९२९,६८७	६,९९०,७७३
अन्य	-	-
कुल व्याज आम्दानी	१,०३४,७२०,१०२	१,०९३,२३७,८६६

व्याज खर्च

४.३०

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी	३७,८१७,९८६	५२,०७४,९०८
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	-	-
ग्राहकबाट निक्षेप	६८१,१८८,७५७	६७६,१०१,८९१
सापटी	-	२४१,६४४
जारी गरिएको ऋण	-	-
सुरक्षण नराखिएको साहायक आवधिक दायित्व	-	-
पट्टा दायित्वमा व्याज खर्च	११,५९४,४४३	१३,२४३,१४०
कुल व्याज खर्च	७३०,६०१,१८७	७४१,६६१,५८३

शुल्क तथा कमिशनहरू आम्दानी

४.३१

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
प्रशासनिक कर्जा शुल्क	४,९८९,०७३	३,४४०,४३५
सेवा शुल्क	३४,७२४,३०१	२२,२०४,९७२
कन्सोर्टियम शुल्क	-	-
प्रतिवद्धता शुल्क	-	-
डीडी/टीटी/स्विफ्ट शुल्क	-	-
क्रेडिट कार्ड/एटीएम जारी तथा नविकरण शुल्क	४२९,८८७	६८९,२३६
पुर्वभुक्तानी र स्वाप शुल्क	१,०४५,७००	४१०,६७५
इन्भेष्टमेन्ट बैंकिङ शुल्क	-	-
सम्पति व्यवस्थापन शुल्क	-	-
ब्रोकरेज शुल्क	-	-
रेमिट्यान्स शुल्क	१,३३३,१०९	६८२,७०९
प्रतीत पत्रमा कमिसन	-	-
जारी ग्यारेन्टी सम्झौतामा कमिशन	-	-
सेयर जारी तथा प्रत्याभुती कमिसन	-	-
लकर भाडा	१२६,०००	११८,०००

अन्य शुल्क र कमिशन		
कमिशन आम्दानी	१५६,६२७	१२१,८७५
मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैकिङ्ग जारी तथा नविकरण शुल्क	४,५२८,०९३	४,२९४,९६२
ग्राहकसँग सम्बन्धित अन्य सेवा शुल्क	८२२,९१७	१,२११,२४६
कुल शुल्क तथा कमिशनहरू आम्दानी	४८,१५५,७०६	३३,१७४,११०

शुल्क र कमिशन खर्च **४.३२**
(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
एटीएम व्यवस्थापन शुल्क	३२७,२७२	९९५,६४८
भीषा/मास्टर कार्ड शुल्क	१,००९,०७१	-
ग्यारेन्टी कमिशन	-	-
ब्रोकरेज	-	-
डीडी/टीटी/स्विफ्ट शुल्क	-	-
रेमिट्यान्स (विप्रेषण) शुल्क र कमिशन	-	-
अन्य शुल्क र कमिशन खर्च	-	-
कुल शुल्क र कमिशन खर्च	१,३३६,३४३	९९५,६४८

खुद व्यापारिक आम्दानी **४.३३**
(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
व्यापारिक सम्पतिको Fair Value परिवर्तन	-	-
व्यापारिक सम्पतिको निसर्गमा लाभ/हानी	-	-
व्यापारिक सम्पतिको व्याज आम्दानी	-	-
व्यापारिक सम्पतिमा लाभांश आम्दानी	-	-
विदेशी विनिमय कारोबारमा लाभ/हानी	-	-
अन्य	-	-
जम्मा खुद व्यापारिक आम्दानी	-	-

अन्य सञ्चालन आम्दानी **४.३४**
(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
विदेशी विनिमय पुनर्मुल्यांकन लाभ	-	-
धितोपत्र लगानी बिक्रीबाट लाभ/हानी	-	-
लगानी सम्पतिमा Fair value लाभ/हानी	-	-
ईक्स्टी उपकरणमा लाभांश	३,१५७,३५२	१,७४६,३५०
सम्पति तथा उपकरणको बिक्रीमा लाभ/हानी	-	२४१,२६४
सम्पति लगानी बिक्रीमा लाभ/हानी	४,१६५,५६३	४२३,६३२
पट्टा सञ्चालन आम्दानी	६११,८००	७२२,८००
सुन र चाँदीको बिक्रीमा लाभ हानी	-	-
अन्य		
सम्बद्ध कम्पनीको लगानीमा लाभ/हानी	-	-
आस्वा आम्दानी	-	२७१,९२०

डिपी सेवा आम्दानी	६२५,६८८	४०६,०५०
अन्य आम्दानी	१,३१८,२०९	३,८९०,८९४
कुल अन्य सञ्चालन आम्दानी	१,९४३,८९७	४,२९६,९४०

ऋण र अन्य नोक्सानको लागि हानी/ फिर्ता

४.३५

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
बी/एफआइएसको लागि ऋण र अग्रीम भुक्तानी हानी/ फिर्ता	(९७,१४०)	७८,३६८
ग्राहकको लागि ऋण र अग्रीम भुक्तानी हानी/ फिर्ता	(१८,९९३,४७८)	८५,२४४,५२९
वित्तीय लगानीको लागि हानी/ फिर्ता	-	-
बैंक तथा वित्तीय संस्थामा पेल्समेन्टको लागि हानी/ फिर्ता	-	-
सम्पत्ति र उपकरणको लागि हानी/ फिर्ता	-	-
साख र अमुर्त सम्पत्तिको लागि हानी/फिर्ता	-	-
लगानी भएको सम्पत्तिको लागि हानी/फिर्ता	-	-
कुल ऋण र अन्य नोक्सानको लागि हानी/ फिर्ता	(१९,०६४,६१९)	८५,३२२,८९७

कर्मचारी खर्च

४.३६

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
तलब	५५,८८०,५७५	५५,०२८,२९९
भत्ता	५५,३७८,०७०	५३,२८६,४४७
उपदान खर्च	१,१९८,६२८	१,८२०,८६५
संचय कोष	१,२०९,०३९	१,३५७,३८३
पोशाक खर्च	-	-
तालिम तथा वृद्धि विकास खर्च	१,६२३,९२२	१,५४५,८०४
विदाको नगद भुक्तानी	३,४९९,८६९	५,३३२,०९२
उपचार	६,९९९,६५९	६,८६६,९४०
बीमा	-	-
कर्मचारीलाई प्रोत्साहन खर्च	-	४८४,९५९
सामाजिक सुरक्षा कोष खर्च	७,३८७,५३४	७,०७३,९७०
पेन्सन भुक्तानी	-	-
NFRS अन्तर्गतको वित्तीय खर्च	१२७,६२०	३२२,३४७
कर्मचारीसँग सम्बन्धीत अन्य खर्च		
कर्मचारी स्वेच्छिक अवकाश भुक्तानी	८,७१०,९६८	-
कर्मचारी संचित बिदा बापतको व्यवस्था	५,२३८,२३४	३,४५६,३६९
कर्मचारी उपदान बापतको व्यवस्था	३,६०६,७६२	३,९०७,२४९
सुन कर्जामा कमिशन	८७२,९७८	९५८,५२६
जम्मा	१५१,६५१,४५८	१४०,६३८,६७३
कर्मचारी बोनस	९,६३०,४३३	-
कुल कर्मचारी खर्च	१६१,२८१,८९२	१४०,६३८,६७३

बोनस ऐन २०३० बमोजिम कर्मचारीलाई बोनस व्यवस्था गर्नु अनिवार्य रहेको छ । वित्तीय संस्थाका कर्मचारीका लागि भएका सबै खर्चहरू यस शिर्षकमा समावेश गरिएको छ । जसमा कर्मचारीको तलब, भत्ता, पेन्सन, सञ्चयकोषमा जम्मा रकम, तालिम खर्च, पोशाक खर्च, बीमा, कर्मचारी बोनस लगायत रहेका छन् ।

अन्य सञ्चालन खर्च

४.३७

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सञ्चालक समिति बैठक भत्ता	६८८,०००	९५९,०००
सञ्चालकको अन्य खर्च	९६४,०२१	१,४५४,०१९
लेखापरीक्षकको पारिश्रमिक		
- आन्तरिक लेखापरीक्षक शुल्क	१,४५०,०००	१,३२५,०००
- बाह्य लेखापरीक्षक शुल्क	५६५,०००	४८०,२५०
- सुचना प्रविधि लेखापरीक्षण शुल्क	१००,०००	-
लेखापरीक्षक सम्बन्धी अन्य खर्च	१८,०८०	३५,७५७
पेशागत र कानुनी खर्च	१,८२७,९६४	२,८६०,२०८
कार्यालय प्रशासन खर्च	५१,५५९,४७७	५१,३४०,१४३
भाडा सञ्चालन खर्च	-	०
लगानी सम्पत्तिको सञ्चालन खर्च	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	५,०००	६८९,३१८
Onerous lease provisions	-	-
अन्य	-	-
कुल सञ्चालन खर्च	५७,१७७,५४२	५९,१४३,६९५

कर्मचारी खर्च बाहेकका अन्य सम्पूर्ण खर्चहरू यस शीषक अन्तर्गत पर्दछन् । यस अन्तर्गत पर्ने खर्चहरूमा कार्यालय प्रशासन खर्च, अन्य संचालन खर्च, र ओभरहेड खर्च, सञ्चालकको बैठक शुल्क, लेखा परिक्षकहरूलाई भुक्तानी गरिएको लेखापरीक्षण शुल्क तथा अन्य शुल्क, व्यावसायिक खर्च, संस्थागत सामाजिक उत्तरदायित्वको खर्च व्यय, पट्टा प्रावधानहरू आदि समावेश छन् ।

४.३७.१ कार्यालय प्रशासन खर्च

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
बत्ती बिजुली र पानी	४,५२७,६८८	५,२७६,३५७
मर्मत तथा सम्भार		
क. भवन	१९१,०००	-
ख. सवारी साधन	८०४,५३२	७६३,७८५
ग. कम्प्युटर तथा कार्यालय सामान	६७५,८०१	४६७,४३३
घ. अन्य	७२८,५४१	१,३३९,१३०
बीमा	३,६३२,७२७	३,५८०,९९५
पोस्टेज, टेलिक्स, टेलिफोन, फ्याक्स	५,१४३,५१३	५,४५२,०९८
पत्रपत्रिका तथा पुस्तक	७५,९९४	६८,५२२
बिज्ञापन	७७३,७६७	८९४,४१३
चन्दा सहयोग	-	-
सुरक्षा खर्च	१०,४१०,८३६	१०,२६०,२८७
निकषप सुरण बिमा	३,३५०,९००	३,५८४,८३६
भ्रमण भत्ता र खर्च	९२१,४४०	१,५२६,०८४
मनोरञ्जन खर्च	८०८,३११	६०६,८६०
साधारण सभा सम्बन्धी खर्च	७८८,४४६	-
मसलन्द र छपाई	३,५३५,५९९	२,९६१,४०८
रकम स्थानान्तरण सम्बन्धी खर्च	१७,९०४	१९,४६०
सेयर सम्बन्धी खर्च	-	-
प्राविधिक सेवा सोधभर्ना	-	-

सदस्यता तथा नविकरण खर्च	२,६५१,१५३	१,८६०,४३७
इन्धन खर्च	१,९४३,४५९	२,१६३,६७२
सफ्टवेयर खर्च	४,३९९,०४१	२,८२९,९९४
व्यापार प्रवर्द्धन खर्च	२,१८०,९७८	२,७०२,९०७
सरसफाई खर्च	१८६,६११	९८,९१९
अन्य खर्च		
कार्यालय सञ्चालन खर्च	३,२१६,९१८	४,३३९,११२
चाडपर्व तथा खाता बन्दी खर्च	२१८,१६४	२३६,४९५
आरीटजीएस, कर्जा सूचना तथा विअरिङ्ग खर्च	३७६,१५५	३०६,९४३
अन्य	-	-
कुल कार्यालय प्रशासन खर्च	५१,५५९,४७७	५१,३४०,१४३

हासकट्टी र परिशोधन

४.३८

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
सम्पत्ति र उपकरणमा हासकट्टी	९,६२३,४९८	११,४५३,२५९
लगानी भएको सम्पत्तिमा हासकट्टी	-	-
पट्टा सम्पत्तिमा हास	२८,२४८,४८१	३१,१५०,३२३
अमूर्त सम्पत्तिमा परिशोधन	१,२५१,९६१	१,००३,९०३
कुल हासकट्टी र परिशोधन	३९,१२३,९४०	४३,६०७,४८५

गैर सञ्चालन आम्दानी

४.३९

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
अपलेखन गरिएको कर्जा असुली	३,१५२,२८०	-
अन्य आम्दानी	-	-
कुल	३,१५२,२८०.०	-

गैर सञ्चालन खर्च

४.४०

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
कर्जा अपलेखन	३९,०८९,३३३	६९,००५,१२७
रिडन्डेन्सी व्यवस्था	-	-
पुनर्संरचनाको खर्च	-	-
अन्य खर्च	१४६,६४४	२,३०५,०८८
जम्मा	३९,२३५,९७७	७१,३१०,२१५

आयकर खर्च

४.४१

(रकम रु.मा)

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
हालको कर खर्च	२७,७४९,९४६	४४,२८३,८३४
यस वर्ष	२७,३८९,४०७	४३,६०८,६७८
गत वर्षको लागि समायोजन	३६०,५३८	६७५,१५६

स्थगन कर खर्च	१६,९११,६३७	(५०,४८९,६८४)
अल्पकालिन भिन्नताहरूको सुरुवात र रिभर्सल	१६,९११,६३७	(५०,४८९,६८४)
कर दरमा आएको परिवर्तन	-	-
अधिल्लो वर्षहरूमा नदेखिएको कर नोक्सानको पहिचान	-	-
जम्मा	४४,६६१,५८३	(६,२०५,८४९)


४.४१.१ कर खर्च र लेखा मुनाफाको मिलाप

विवरण	(रकम रु.मा)	
	आ.व. २०८०/८१	आ.व. २०७९/८०
करअधिको मुनाफा	८७,०३४,४३८	(८,५६५,३१०)
कर अनुपात ३० प्रतिशतको कर रकम	२६,११०,३३१	(२,५६९,५९३)
थप: खर्चको कर प्रभाव जुन कर प्रयोजनका लागि कटौती योग्य हुँदैन	३६,०५०,८३०	६९,१३७,९६७
कम: छुट आयमा कर प्रवाह	(३४,७७१,७५४)	(२२,९५९,६९६)
थप/कम: अन्य बस्तुमा कर प्रवाह		-
कुल आम्दानी कर खर्च	२७,३८९,४०७.५	४३,६०८,६७८.१
प्रवाहि कर दर	३१.४७%	-५०९.१३%

५. प्रकटीकरण र थप जानकारी

५.१ जोखिम व्यवस्थापन

वित्तीय संस्थाको जोखिम व्यवस्थापन संरचनाले व्यवसायिक संयन्त्र र जोखिम व्यवस्थापन संयन्त्रलाई स्पष्ट रूपमा छुट्याएको छ । वित्तीय संस्थाले प्रमुख जोखिम अधिकारी (CRO) व्यवस्था गरेको छ । CRO ले विश्वव्यापी, सूक्ष्म र विभागीयस्तरको जोखिमको निरीक्षण गर्दछ । जुन दैनिक व्यवसाय सञ्चालनबाट आवधिक रूपमा उत्पन्न हुन्छ ।



अ) जोखिम व्यवस्थापन समिति

सञ्चालक समिति वित्तीय संस्थाको सर्वोच्च निकाय हो र नियामक निकायले जारी गरेको नियमन र निर्देशनको प्रभावकारी पालनाका लागि कडा नीति र फ्रेमवर्क बनाउन र कार्यान्वयन गर्न यो जिम्मेवार छ । सञ्चालक समितिले वित्तीय संस्थाभित्रको प्रभावकारी व्यवस्थापनको लागि जोखिम अवस्था सीमाको आधारमा रणनीति, नीति तथा प्रक्रियाको सुनिश्चितता गर्दछ । सञ्चालक समितिले वित्तीय संस्थाको जोखिमको प्रकृति बुझ्छ, आवधिक रूपमा जोखिम व्यवस्थापनको प्रतिवेदन समीक्षा गर्छ, जोखिम व्यवस्थापन समिति र सम्पत्ति दायित्व व्यवस्था समितिको प्रतिवेदनको आधारमा नीति, मापदण्ड, तरलता तथा पूँजी पर्याप्तता समावेश गर्छ । संस्थागत सुशासन सम्बन्धी राष्ट्र बैंकको निर्देशन अनुरूप वित्तीय संस्थाले प्रष्ट परिभाषित शर्तसहित जोखिम व्यवस्थापन समिति गठन गरेको छ । यस समितिको वर्षमा कम्तीमा चार वटा बैठक हुन्छ र आवश्यकता अनुसार बैठकको संख्या बढाउन पनि सकिन्छ । समितिले वित्तीय संस्थाको समग्र जोखिम व्यवस्थापनलाई तरलता जोखिम, बजार जोखिम, सञ्चालन जोखिम र कर्जा जोखिमको रूपमा वर्गीकृत गरेको छ ।

आ) जोखिम शासन

वित्तीय संस्थाले उत्पन्न हुने उद्यमस्तरमा जोखिम न्यूनीकरण गर्न नीति र प्रक्रियाहरू तयार गरी कार्यान्वयन गरिसकेको छ र कर्मचारीबीच स्वामित्व मानसिकता, क्षमता अभिवृद्धि, प्रष्ट रूपमा परिभाषित जिम्मेवारी र नैतिक संस्कृति मार्फत वित्तीय संस्थाले जोखिम संस्कृतिको बारेमा प्रशिक्षित गरेको छ ।

यसको जोखिम व्यवस्थापन प्रारूपको माध्यमबाट, वित्तीय संस्थाले कर्जा, बजार र तरलता जोखिमहरू कुशलतापूर्वक व्यवस्थित गर्न खोजेको छ जुन सीधा वित्तीय संस्थाको क्रियाकलापहरूको साथसाथै सञ्चालन, नियामक र प्रतिष्ठा सम्बन्धी जोखिमहरू जुन कुनै पनि व्यवसाय उपक्रमको सामान्य परिणामको रूपमा देखा पर्दछ ।

जोखिम सम्बन्धी नीतिको स्थापना र अनुपालनको लागि जोखिम व्यवस्थापन समिति जिम्मेवार छ ।

सम्पत्ति र दायित्व समिति पूँजी व्यवस्थापन र तरलता, पूँजी पर्याप्तता र व्याजदर जोखिम र कर जोखिमको व्यवस्थापन सहित वासलात व्यवस्थापनको नीतिहरूको स्थापना र अनुपालनको लागि जिम्मेवार छ । वित्तीय संस्थाको जोखिम प्रशासन संरचना यस्तो छ कि वित्तीय संस्थाभित्र जोखिम कम राख्न जिम्मेवारी सञ्चालकबाट तल ग्राहक व्यापार, वरिष्ठ व्यवस्थापन र समितिहरूमा पनि सारिएको छ । सारभूत जोखिम विषयको बारेमा नीतिहरू र मापदण्डहरूको पालना भए नभएको, व्यवसाय, कार्यात्मक, वरिष्ठ व्यवस्थापन र समितिमार्फत जानकारी दिइन्छ ।

इ) आन्तरिक नियन्त्रण

रणनीति र उद्देश्यहरूको उपलब्धिमा सहायता गर्ने गरी वित्तीय संस्थामा उचित आन्तरिक नियन्त्रण प्रारूप सुनिश्चित गर्न सञ्चालक समिति जिम्मेवार हुन्छ । वित्तीय संस्थाको विभिन्न कार्यहरूको विस्तार र वृद्धिको क्रममा उचित नियन्त्रण संयन्त्र स्थापना गर्ने दृष्टिकोणले हेर्नु

पर्दछ जसले लाभदायक व्यवसायका अवसरहरू अधिकतम बनाउन, नोक्सान वा प्रतिष्ठित क्षति निम्त्याउन सक्ने जोखिमलाई हटाउन वा घटाउन सहयोग गर्दछ ।

सञ्चालक समितिले जोखिम लेखाङ्कन, जोखिम मूल्यांकन, जोखिम न्यूनीकरण र नियन्त्रण र अनुगमनको नीति र प्रक्रियाहरू व्यवस्था गरेको छ, जुन राष्ट्र बैंकको निर्देशन अनुस्यू वित्तीय संस्थामा प्रभावकारी रूपमा लागू भएको छ । कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता सञ्चालक समिति, यस अन्तर्गतको समिति, व्यवस्थापक र आन्तरिक लेखापरीक्षकद्वारा नियमित समीक्षा गरिन्छ । आन्तरिक लेखा परीक्षणले नीति र मापदण्डको अनुपालन र नियमित लेखा परीक्षण, विशेष लेखा परीक्षण, सूचना प्रणाली लेखा परीक्षण, साइट समीक्षा, AML/CFT / KYC लेखा परीक्षणका साथै जोखिममा आधारित आन्तरिक लेखा परीक्षण मार्फत वित्तीय संस्थामा आन्तरिक नियन्त्रण संरचनाहरूको प्रभावकारिताको अनुगमन गर्दछ । लेखा परीक्षण अवलोकन तत्काल सुधारात्मक उपायहरू आरम्भ गर्नका लागि प्रमुख कार्यकारी अधिकृत र व्यापार प्रमुखहरूलाई रिपोर्ट गरिन्छ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन लेखा परीक्षण समितिसमक्ष समीक्षाको लागि पठाइन्छ र समितिले सम्बन्धित विभाग वा शाखालाई सम्बन्धित मुद्दामा उपयुक्त सुधारात्मक कार्य गर्न निर्देशन जारी गर्छ ।

५.१.१ कर्जा जोखिम

कुनै पनि व्यवसायमा जोखिम अन्तरीनर्हित रहेको हुन्छ र यसले नै संस्थालाई आय आर्जन गर्ने कार्यतर्फ डोर्न्याउँछ । त्यसैगरी, वित्तीय संस्थाको जोखिम व्यवस्थापनको उद्देश्य जोखिम र आम्दानीबीच सन्तुलन कायम गर्ने र पूँजीमा अधिकतम जोखिम समायोजित प्रतिफल निश्चित गर्ने हुन्छ । व्यवसायको दिगोपनका लागि यथोचित तहको प्रतिफल आवश्यक पर्दछ । तथापि अधिक प्रतिफलको लागि अधिक जोखिम लिएमा व्यवसाय असफल पनि हुन सक्दछ । तसर्थ व्यवसायिक सफलताको लागि प्रभावकारी जोखिम व्यवस्थापन अत्यावश्यक छ । यसका लागि गोर्खाज फाइनेन्सले दरिलो जोखिम व्यवस्थापन संरचनाका साथै सञ्चालक समितिद्वारा स्वीकृत नीति तथा प्रणाली कार्यान्वयन गरेको छ जसले बैंकिङ व्यवसायका विभिन्न पक्षहरूसँग सम्बन्धित जोखिमको स्वतन्त्र पहिचान, मूल्यांकन तथा व्यवस्थापनलाई समेट्छ ।

ने.रा.बैंकको निर्देशन अनुसार वित्तीय संस्थाले बहन गर्न चाहेको जोखिम वित्तीय संस्थाको नीति अनुसार छ कि छैन भनेर यकिन गर्न र समीक्षा गर्न सञ्चालक स्तरको जोखिम व्यवस्थापन समिति संगठन गरिएको छ जसमा प्रमुख जोखिम अधिकृत सदस्य सचिवको भूमिकामा रहेका हुन्छन् । प्रमुख जोखिम अधिकृतले कर्जा सम्बन्धी जोखिमको अनुगमन गरी जोखिम व्यवस्थापन समितिको बैठकमा प्रतिवेदन पेश गर्ने गर्दछन् ।

कर्जा जोखिम न्यूनीकरण (Credit Risk Mitigation)

कर्जा जोखिम न्यूनीकरणका लागि वित्तीय संस्थाले विस्तृत नीति तथा मार्गदर्शन लागू गरेको छ । वित्तीय संस्थाको कर्जा नीतिले कर्जा जोखिम न्यूनीकरणलाई मजबुत बनाउनुका साथै सुदृढ कर्जा स्वीकृति र प्रक्रियामा आधारित गुणात्मक समीक्षा गर्न मद्दत पुऱ्याएको छ । मूल्य भएका सम्पत्तिको भौतिक नियन्त्रण र कानुनी स्वामित्वलाई ध्यानमा राखेर मात्र कुनै पनि सम्पत्तिलाई धितोको रूपमा सकार्ने वित्तीय संस्थाको नीति रहेको छ । वित्तीय संस्थाले पूँजीकोष पर्याप्तता मापदण्डले तोके बमोजिमका कर्जा जोखिम न्यूनीकरणका साधनहरू

प्रयोग गरेको छ । सो मापदण्ड अनुरूप आफैँसँग तथा अन्य बैंकसँग रहेको निक्षेप, राष्ट्रिय वचतपत्र तथा विकास ऋणपत्र र सुनचाँदीलाई कर्जा जोखिम न्यूनीकरणका साधनका रूपमा कुल कर्जा जोखिम भारत रकममा समायोजन गरिएको छ ।

वित्तीय संस्थाले जोखिम मूल्याङ्कन गर्ने परम्परा विकास गरेको छ र जोखिमको एकाग्रता मापन गर्न आवश्यक प्रतिवेदनहरूको व्यवस्था गरेको छ । सञ्चालक समितिलाई पूँजी क्षमता अनुरूप आवधिक प्रतिवेदन पेश गर्ने व्यवस्था पनि मिलाइएको छ । सो प्रतिवेदन आवधिक रूपमा समितिमा पेश गरिन्छ र समितिले सोको समीक्षा गरी वित्तीय संस्थाको व्यवस्थापनलाई उपयुक्त निर्देशन जारी गर्दछ ।

विवरण	रकम रु
आफैँसँग रहेको निक्षेप	७७,७५९.७३
अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप	
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको धितोपत्र	
सुनचाँदी	५५८,५८२.३०
जम्मा	६३६,३४२.०३

धितो र अन्य कर्जा संवर्द्धन

आवश्यक धितोको रकम र धितोको प्रकार ऋणीको कर्जा जोखिमको मूल्याङ्कनमा निर्भर रहेको हुन्छ । वित्तीय संस्थामा हरेक प्रकारको धितोको मूल्यांकन र स्वीकार्यता सम्बन्धी मापदण्ड/मार्गदर्शन रहेको छ । कुनै पनि कर्जाको गुणस्तरको सबैभन्दा उपयुक्त सुचक ग्राहकको साधारण कर्जाक्षमता नै हुन्छ । तथापी धितोले थप सुरक्षण प्रदान गर्दछ र वित्तीय संस्थाले साधारणतया ठूला ग्राहकसँग धितो राख्न अनुरोध गर्दछ । वित्तीय संस्थाले धितोको रूपमा रियल स्टेट र आवासिय सम्पत्तिमा प्रथम दाबी, सम्पूर्ण व्यवसायिक सम्पत्ति माथिको अस्थीर दाबी र अन्य अधिकार, जमानत आदि लिन सक्छ । वित्तीय संस्थाको नीति व्यवस्थित तबरबाट समयमै धितोको मूल्य प्राप्त गर्नु हो । धितोबाट प्राप्त रकम बक्यौता दाबी घटाउन वा चुत्ता गर्न प्रयोग गरिन्छ ।

भाका नाघेका कर्जा (Past Due) को परिभाषा

वित्तीय संस्थाले सम्झौता अनुसार साँवा वा व्याज भुक्तानी हुनुपर्ने मितिबाट १ वा सोभन्दा बढी दिनमा नउठेको रकमलाई भाका नाघेको कर्जा मान्दछ ।

भाका नाघेका तर नोक्सानी नभएका कर्जा

सम्झौता अनुसार व्याज वा साँवा तिर्ने भाका नाघेपनि वित्तीय संस्थाले नगद संकलनको चरण/अवस्थाको आधारमा नोक्सानी देखाउन उचित ठानेका कर्जा भाका नाघेका तर नोक्सानी नभएका कर्जा अन्तर्गत पर्दछन् ।

५.१.२ बजार जोखिम

वित्तीय संस्थाको वासलातमा रहेको र वासलात बाहिर रहेको वस्तुको मूल्यमा बजार मूल्यमा हुने अस्थिरताले हुनेजोखिमलाई बजार जोखिम भनी परिभाषित गरिएको छ । बजार जोखिम त्यस्तो जोखिम हो जसका कारण वित्तीय उपकरणको भविष्यमा नगद प्रवाह वा Fair Value घटबढ हुन्छ । बजार जोखिमले दुई प्रकारका जोखिमलाई

जनाउँछ : बजार व्याजदर (व्याजदर जोखिम) र बजार मूल्य (मूल्य जोखिम) ।

(क) व्याजदर जोखिम

व्याजदर जोखिम त्यो जोखिम हो जसका कारण वित्तीय उपकरणको Fair Value वा भविष्यमा हुने नगद प्रवाह बजार व्याजदरका कारण तलमाथि हुन्छ ।

(ख) इक्विटी मूल्य जोखिम

इक्विटी मूल्य जोखिम त्यस्तो जोखिम हो जसका कारण वित्तीय उपकरणको Fair Value वा भविष्यमा हुने नगद प्रवाह इक्विटीको मूल्यमा हुने परिवर्तनका कारण तलमाथि हुन्छ (व्याजदर जोखिम र मुद्रा जोखिम बाहेकका कारणले) । यस्तो परिवर्तन सम्बन्धित वित्तीय उपकरण वा यसको जारी गर्ने निकायका हुन सक्छ वा उक्त वित्तीय उपकरणले व्यापार गर्ने बजारलाई असर गर्ने तत्वका कारण हुन सक्छ । कम्पनीको इक्विटी मूल्य जोखिम FVTOCI मा राखिएको कारण पनि हुनसक्छ जसको मूल्य बजार मूल्यमा भएको परिवर्तन अनुसार तलमाथि हुन्छ ।

आफूले लिन चाहेको वा लिन सक्ने जोखिम प्रोफाइल र बजार जोखिमको तह अनुसार वित्तीय संस्थाले यसको बजार जोखिम व्यवस्थापन गर्ने रणनीति बनाएको छ । बजार जोखिम रणनीति आवधिक रूपमा अद्यावधिक गर्नुपर्छ (कम्तिमा वर्षको एक पटक वा बजार क्रियाकलापमा भएको परिवर्तन अनुसार) र व्यवसाय, रणनीति योजना तथा बाह्य सञ्चालन वातावरणमा हुने अर्थपूर्ण विकास अनुसार यसको नियमित समीक्षा गर्नुपर्छ ।

वित्तीय संस्थाको व्यवस्थापन जानकारी प्रणालीले वास्तविक आकार, प्रतिफल, जोखिम, सम्भावित नाफा वा नोक्सान ईत्यादिको बिषयमा नियमित रूपमा विवरण निष्कासन गर्छ र यस्ता विवरण समीक्षाको लागि सञ्चालक समिति तथा उच्च व्यवस्थापनलाई पठाइन्छ । घटनाक्रम अनुसार उपयुक्त योजनाहरू तयार पारेर राखिएको छ ।

५.१.३ तरलता जोखिम

व्याजदर वा सुरक्षणपत्र (ईक्विटी) को मूल्य, विदेशी विनिमय दर र वस्तुको मूल्यको उतार चढाव साथै अस्थिरताको बजारस्तरमा प्रतिकूल परिवर्तनको कारण वित्तीय संस्थाले बजार जोखिमलाई लेखाङ्कन गरेको छ । तरलता जोखिमले वित्तीय संस्थाको दायित्व पूरा गर्न असफल हुने सम्भावना हुन सक्छ, तरलता जोखिम व्यवस्थापनले वित्तीय संस्थाको वित्तीय अवस्थालाई प्रतिकूल प्रभाव नपारी दायित्व पूरा गर्ने वित्तीय संस्थाको क्षमता सुनिश्चित गर्न मद्दत गर्छ र वित्तीय संस्थाको प्रतिकुलताको अवस्था विकास गर्ने सम्भावना कम गर्छ ।

तरलता जोखिमलाई नगद वा अन्य वित्तीय सम्पत्ति प्रदान गरेर व्यवस्थित गरिएको वित्तीय दायित्वसँग सम्बन्धित दायित्वहरू पूरा गर्न वित्तीय संस्थाले कठिनाई भोग्न सक्ने जोखिमलाई तरलता जोखिम भनी परिभाषित गरिएको छ । सामान्य र असामान्य दुवै परिस्थितिमा नगद प्रवाहको समय नमिल्दा वित्तीय संस्थाले भुक्तानी दायित्वहरू पूरा गर्न असमर्थ हुन सक्ने सम्भावनाको कारण तरलता जोखिम उत्पन्न हुन सक्छ । यो जोखिमलाई कम गर्न व्यवस्थापनले मूल निक्षेप आधार बाहेक विभिन्न स्रोतहरूको व्यवस्था गरेको छ र तरलतालाई विचार गरी सम्पत्ति व्यवस्थापन गर्ने र भविष्यमा नगद प्रवाह र तरलतालाई दैनिक रूपमा अनुगमन गर्ने नीति अपनाएको छ । वित्तीय संस्थाले तरलता जोखिम व्यवस्थापन गर्न आन्तरिक नियन्त्रण प्रक्रियाहरू र आकस्मिक योजनाहरू विकास गरेको छ । आकस्मिक योजनाहरूले अपेक्षित नगद प्रवाहको मूल्यांकन र उच्च ग्रेडको धितोको उपलब्धतालाई समेटेको छ र यसलाई आवश्यक लगानी सुनिश्चितताको लागि प्रयोग गर्न सकिन्छ ।

निम्न तालिकामा लगानीको पोर्टफोलियोको परिपक्वता प्रोफाइललाई छुट बिनाको (Undiscounted) रकम प्रवाहको आधारमा चित्रण गरिएको छ जुन आवश्यक तरलताको स्तर पूरा गर्न व्यवस्थित गरिएको हो । जुन यो तरलता अभाव हुने बेलामा कुनै व्यवसायको वित्तीय दायित्वहरूको समयसीमालाई ध्यानमा राखेर बनाएको हो ।

विवरण	१-१० दिन	११-१८० दिन	१८१-२७० दिन	२७१-३६५ दिन	१ वर्ष भन्दा बढी	रकम रु हजार
						कुल रकम
सम्पत्ति						
नगद तथा नगद समान	२३७,२८२					२३७,२८२
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३७९,८२८					३७९,८२८
कल मनि	१,३८५,७६३					१,३८५,७६३
लगानी सुरक्षणपत्र	४५०,०००				६०२,५००	१,०५२,५००
कर्जा सापट	१,३१४,०२०	४२२,६०४	५७२,३५८	४५८,८०७	४,९२६,५३१	७,६९४,३१९
पाउनु पर्ने व्याज	२५१,३०९	१,९६३	१,३४७	७७४	१४६,८५८	४०२,२५१

अन्य			१२,६२७	६४६,९०८	६६८,३२१	१,३२७,८५६
जम्मा सम्पत्ति	४,०१८,२०१	४२४,५६६	५८६,३३२	१,१०६,४८८	६,३४४,२११	१२,४७९,७९८
दायित्व						
चल्ती निक्षेप	२३,१६२	२३,१६२	२३,१६२	२३,१६२	२३,१६२	११५,८०८
बचत निक्षेप	३५२,९४८	७०५,८९६	७०५,८९६	७०५,८९६	१,०५८,८४४	३,५२९,४८१
मुद्दती निक्षेप	२,६८९,५५३	१,२९३,२९१	६७३,१०१	६५३,४१६	७५५,५२२	६,०६४,८८३
सापटी						
पुनरकर्जा						
मागेको बखत दिनु पर्ने निक्षेप						
सण्ड्री क्रेडिटर्स	५२४,०११	६,९१३	७,०८०	६,६८५	३५५,४५५	९००,१४३
अन्य	२५८,०७४	१,९६३	१,३४७	७७४	१,६०७,३२५	१,८६९,४८३
जम्मा दायित्व	३,८४७,७४८	२,०३१,२२५	१,४१०,५८६	१,३८९,९३२	३,८००,३०८	१२,४७९,७९८
खुद वित्तीय सम्पत्ति	१७०,४५३	(१,६०६,६५८)	(८२४,२५४)	(२८३,४४४)	२,५४३,९०३	-
संचित खुद वित्तीय सम्पत्ति	१७०,४५३	(१,४३६,२०५)	(२,२६०,४५९)	(२,५४३,९०३)	-	-

५.१.४ सञ्चालन जोखिम

संचालन जोखिम भनेको अपर्याप्त वा असफल प्रक्रियाहरू, प्रणाली वा नीतिहरू, कर्मचारीका त्रुटिहरू, प्रणालीका असफलताहरू, धोखाधडी वा अन्य अपराधिक गतिविधिले व्यवसाय प्रक्रियामा बाधा उत्पन्न गराई परिणाम स्वरूप घाटा हुने सम्भावना हो ।

संचालन जोखिमलाई जोखिम पहिचान, मूल्यांकन, नियन्त्रण र अनुगमनको माध्यमबाट व्यवस्थापन गरिन्छ । संस्थाको संचालन जोखिम नियन्त्रणको लागि वित्तीय प्रशासन नीति, कर्मचारी विनिमयावली, सञ्चालन निर्देशिका, AML/CFT नीति, शंकास्पद कारोबार पहिचान प्रक्रिया, र राजनीतिक रूपले उजागर गरिएको व्यक्तिको पहिचान नीति रहेका छन्, जसले दैनिक कामका लागि निर्देशन दिन्छ ।

प्रत्येक जोखिम नियन्त्रक एक प्रभावकारी जोखिम नियन्त्रण वातावरण कायम गर्न र जोखिम पहिचान गर्नको लागि जिम्मेवार छ । निम्नलिखित गतिविधिहरूको व्यवस्थापनबाट उत्पन्न हुने संचालन जोखिमको नियन्त्रणको लागि जोखिम नियन्त्रण धनीहरूको जिम्मेवार हुन्छन् : बाह्य नियमहरू, दायित्व, कानूनी प्रवर्तननीयता, सम्पत्तिको नष्ट वा क्षति, सुरक्षा, आन्तरिक ठगी वा बेइमानी, बाह्य ठगी, सूचना सुरक्षा, प्रकृयागत असफलता र मोडेल । संचालन जोखिम वित्तीय संस्थाले संचालन गरेको सबै व्यवसायिक प्रक्रियाहरूबाट उत्पन्न हुन्छ ।

सबै व्यवसाय खण्डहरू, उत्पादनहरू र प्रक्रियाहरूलाई परिभाषित गरेर सञ्चालन जोखिमको व्यवस्थापन गरिएको छ ।

५.२ वित्तीय सम्पत्ति र वित्तीय दायित्वको वर्गीकरण

वित्तीय संस्थाले वित्तीय सम्पत्ति र वित्तीय दायित्वको उचित मोल निर्धारण आधारभुत लेखा नीतिको बुदा नं. ३४.५ मा उल्लेख गरे बमोजिम तह १, तह २ र तह ३ मा वर्गीकरण गरि गर्ने गर्दछ ।

२०८१ आषाढ ३१ गते

विवरण	वर्गीकरण	तह १	तह २	तह ३
वित्तीय सम्पत्ति				
नगद तथा नगद समान				१,६३१,८९४,९७१
नेपाल राष्ट्र बैंकबाट प्राप्त हुनुपर्ने	AC			८२९,८२७,५५२
बैंक वित्तीय संस्थालाई कर्जा सापटी				६७९,८४१,९३५
ग्राहकलाई कर्जा सापटी	AC			६,३०४,७८७,५७६
लगानी सुरक्षण पत्र				
सुचिकृत सेयर	FVOCI	३६७,९४१,१४२		
सुचिकृत नभएको सेयर	FVOCI			५,७७५,४०४

अन्य लगानी	AC		६०२,५००,०००
जम्मा वित्तीय सम्पत्ति	AC	३६७,९४९,९४२	१०,०५४,६२७,४३९
वित्तीय दायित्व			
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	AC		०
बैंक वित्तीय संस्थालाई तिर्न बाँकी	AC		१८४,६३७,९८७
ग्राहकबाट प्राप्त निक्षेप	AC		९,५२५,५३३,३८२
अन्य दायित्व	AC		१६६,८९७,९८९
जम्मा वित्तीय दायित्व	-	-	९,८७७,०६९,३५०

५.३ पूँजी व्यवस्थापन

५.३.१ गुणात्मक खुलासा

वित्तीय संस्थाले पूँजी पर्याप्ततालाई नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार कायम राखेको छ । आषाढ २०८१ को पूँजी पर्याप्तता अनुपात प्राथमिक पूँजीमा १०.९३ % र पूँजीकोषमा ११.५४% रहेको छ ।

रणनीतिक उद्देश्यहरूको सम्बन्धमा वित्तीय संस्थाको वर्तमान र भविष्यको पूँजी आवश्यकताहरू सुनिश्चित गर्न सञ्चालक समिति मुख्य रूपले उत्तरदायी हुनेछ । व्यवस्थापनले वित्तीय संस्थाले व्यावसायिक गतिविधिहरूको क्रममा सामना गरिरहेको विभिन्न जोखिमहरूको प्रकृति र स्तरको समीक्षा गरि सोहि अनुरूप प्रत्येक जोखिम कारकलाई नियन्त्रण गर्ने उपायहरू निर्दिष्ट हुने गरि जोखिम व्यवस्थापन अवधारणा तयार पार्दछ ।

५.३.२ पूँजी संरचना तथा पूँजी पर्याप्तता अनुपात

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
कर्जा जोखिम वापतको जोखिम भारित सम्पत्ति	५,९५३,०१७.८६	५,९३३,८३६.०६
संचालन जोखिम वापतका भारित सम्पत्ति	५८०,६३९.८९	६३४,४५१.३४
बजार जोखिम वापतको भारित सम्पत्ति		-
पिलर २ समायोजन अधिको जोखिम भारित सम्पत्ति	६,५३३,६५७.७५	६,५६८,२८७.४०
पिलर २ समायोजन		
जोड : कुल आयको ३ प्रतिशत नियामक समायोजन	१२४,२९५.४७	८३,८६३.८०
जोड : जोखिम भारित सम्पत्तिको ३ प्रतिशत नियामक समायोजन	१९६,००९.७३	१९७,०४८.६२
जोड : जोखिम भारित सम्पत्तिको १ प्रतिशत नियामक समायोजन		-
पिलर २ (Pillar II) अन्तरगतको समायोजन पछिको कुल		
जोखिम भारित रकम	६,८५३,९६२.९५	६,८४९,१९९.८२

प्राथमिक पूँजी कोष

विवरण	आ.व. २०८०/८१	आ.व. २०७९/८०
साधारण पूँजी (Tier I)	८६७,९९३.८०	८६७,९९३.८०
प्रिफेन्स सेयर		
सेयर प्रिमियम	२२,३९९.२७	२२,३९९.२७
प्रस्तावित बोनस सेयर		
साधारण जगेडा कोष	४३९,८७६.९५	४९८,६०९.९९
संचिती मुनाफा	(५०७,२८७.५४)	(६२४,७७३.६२)
लेखापरीक्षण हुन बाँकी नाफा/(नोक्सान)	-	-
पूँजी फिर्ता कोष		
पूँजी समायोजन कोष		

लाभांश समिकरण कोष

अन्य स्वतन्त्र कोष

घटाउने: ख्याति

घटाउने: स्थगन कर सम्पत्ति

घटाउने: काल्पनिक सम्पत्ति

घटाउने: इजाजत प्राप्त वित्तीय संस्थामा लगानी

घटाउने : वित्तीय स्वार्थ भएको संस्थाको पूँजीमा लगान

घटाउने : तोकिएको सीमा भन्दा कुनै पनि संस्थामा गरिएको लगानी ३८,५८७.७१

घटाउने : प्रतिबद्धताहरूबाट उत्पन्न भएको लगानी

घटाउने : पारस्परिक क्रस होल्डिङ्गहरू

घटाउने : सीमा भन्दा बढी जग्गा र भवन खरिद र प्रयोगविहिन सम्पत्ति

घटाउने : नगद प्रवाह हेज

घटाउने : परिभाषित पेन्शन लाभ सम्पत्ति

घटाउने : Unrecognized परिभाषित पेन्शन लाभ दायित्वहरू

घटाउने : कोष खाताको नकारात्मक रकम

घटाउने : अन्य कटौतिहरू ८२,०८२.१९ ५८,५९४.५८

जम्मा प्राथमिक पूँजी कोष ६९४,३१२.५८ ६२५,६३४.८६

पुरक पूँजी (Tier II)

क्यूमुलेटिभ वा रिडमेवल अग्राधिकार शेयर

सुरक्षण नराखिएको आवधिक ऋण

हाइब्रिड पूँजी उपकरणहरू

सामान्य कर्जा नोकसानी व्यवस्था ९५,०९४.६८ ८५,६१५.००

सटही समिकरण कोष १७२.६३ १७२.६३

लगानी समायोजन कोष १,५०२.४९ १,५०२.४९

सम्पत्ति पुनर्मूल्याङ्कन कोष

अन्य जगेडाहरू

जम्मा पुरक पूँजी ९६,७६९.८० ८५,७८७.६३

जम्मा पूँजी कोष ७९१,०८२.३८ ७११,४२२.४९

पूँजी पर्याप्तता अनुपात

प्राथमिक पूँजी पर्याप्तता अनुपात १०.१३% ९.१३%

पूँजी पर्याप्तता अनुपात ११.५४% १०.३९%

५.३.३ कुल जोखिम भारत सम्पत्ति गणनाको तालिका विवरण

वासलात	आषाढ मसान्त २०८१					
	खुद किताबी मूल्य	विशेष व्यवस्था र मूल्याङ्कन समायोजन	उपयुक्त सीआरएम	खुद मूल्य	जोखिम भार प्रतिशतमा	जोखिम भारत सम्पत्ति
	a	b	c	d=a-b-c	e	f=d*e
नागद मौज्जात	२३७,२८२.०९			२३७,२८२.०९	०%	-
राष्ट्र बैंकसँग रहेको मौज्जात	८२९,८२७.५५			८२९,८२७.५५	०%	-
सुन				-		
सरकारी सुरक्षणपत्रमा लगानी	६०२,५००.००			६०२,५००.००	०%	-
सरकारसँगको सबै दाबी						
राष्ट्र बैंकसँग निष्काशित सुरक्षणपत्रमा लगानी						
राष्ट्र बैंकसँगको सबै दाबी						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ०-१)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ०-२)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ०-३)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए ४-६)						
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (इसीए -७)						
बीआईएस, आईएमएफ, ईसीबी, ईसी र अन्य बहुपक्षीय विकास						
अन्य बहुपक्षीय विकास बैंकसँगको दाब						
स्वदेशी सार्वजनिक संस्थासँग दाबी						
सार्वजनिक संस्थासँग दाबी (इसीए ०-१)						
सार्वजनिक संस्थासँग दाबी (इसीए ०-२)						
सार्वजनिक संस्थासँग दाबी (इसीए ३-६)						
सार्वजनिक संस्थासँग दाबी (इसीए ७)						
पूँजी पर्याप्तताको आवश्यकता पूरा गरेका स्वदेशी बैंकसँगको दाबी	२,०७२,९४८.२३	-	-	२,०७२,९४८.२३	२०%	४१४,५८९.६५
पूँजी पर्याप्तताको आवश्यकता पूरा नगरेका स्वदेशी बैंकसँगको दाबी						





विदेशी बैकसँग दाबी (इसीए०-१)	१,०३१,४५९.९३	२४९,६३८.२७	-	७८१,८२१.६६	१००%	७८१,८२१.६६
विदेशी बैकसँग दाबी (इसीए २)						
विदेशी बैकसँग दाबी (इसीए ३-६)						
विदेशी बैकसँग दाबी (इसीए ७)						
सारक क्षेत्रमा सञ्चालित सम्बन्धित नियामकको पूँजी आवश्यकता भन्दा १ प्रतिशत बढीमा सञ्चालित बैकसँग दाबी						
स्वदेशी कर्पोरेटसँग दाबी ९ गलचबतभम०	३,५७९,७६३.९२	-	६३६,३४२.०३	२,९४३,४२१.९०	७५%	२,९४३,४२१.९०
विदेशी कर्पोरेटसँग दाबी (इसीए ०-१)						
विदेशी कर्पोरेटसँग दाबी (इसीए २)	४१२,७५३.९४	-	-	४१२,७५३.९४	६०%	४१२,७५३.९४
विदेशी कर्पोरेटसँग दाबी (इसीए ३-६)						
विदेशी कर्पोरेटसँग दाबी (इसीए ७)						
नियमित खुद्रा पोर्टफोलियो (बाँकी नभएको)	२०५,८९३.७५	४५,०९९.०६	-	१६०,७९४.६८	१००%	१६०,७९४.६८
Granularity बाहेक नियामकको सबै मापदण्ड पूरा गरेका दाबी						
आवासिय घरजग्गाबाट सुरक्षित दाबी						
आवासिय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दाबी (भाखा ननाघेको)	४३२,७३६.३४	३७०,३६६.९५	-	६२,३६९.३९	१५०%	९३,५४९.५८
आवासिय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दाबी (भाखा नाघेको)	८६०,३०९.४५	४४,५९६.०४	-	८१५,७१३.४०	१५०%	९,२२३,५७०.१०
व्यापारिक घरजग्गाबाट सुरक्षण सुरक्षित दाबी						
भुक्तानी अवाधि समाप्त भइसकेको दाबी (आवासिय घरजग्गा सुरक्षित बाहेक)	१७५,४७६.५६	१५,५००.००	-	१५९,९७६.५६	१२५%	१९९,९७०.७०
उच्च जोखिम दाबी	१६०,००३.८६	१,३६०.००	-	१५८,६४३.८६	१००%	१५८,६४३.८६
सुरक्षण पत्रको धितोमा विइएको कर्जा (बोन्ड र शेयर)(पचास लाखभन्दा माथि)	१६०,७३५.७३	८१,२३०.१५	-	७९,५०५.५८	१००%	७९,५०५.५८
सुरक्षण पत्रको धितोमा विइएको कर्जा (बोन्ड र शेयर)(पचास लाखसम्म)	३११,८१९.५६	११६,७४४.०३	-	१९५,०७५.५२	१००%	१९५,०७५.५२
व्यक्तिगत हायरपरचेज कर्जा	१,८९६.९९	१,५०२.४९	-	३९४.५०	१५०%	५९१.७५
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत स्टक						
एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरण						
आवासीय सम्पतिबाट सुरक्षित कर्मचारी कर्जा	१२,६२६.७६			१२,६२६.७६	०%	-
सरकारी सुरक्षणमा प्राप्त हुने व्याज/दाबी						
मार्गस्थ नगद तथा कलेक्सनमा रहेको नगदजन्य सम्पति						
अन्य सम्पति	१,४११,४७६.२०	१,२२६,७७१.३०	-	१८४,७०४.९०	१००%	१८४,७०४.९०
जम्मा	१२,४८७,५१०.८५	२,१५२,८११.३०	६३६,३४२.०३	९,६९८,३५७.५२		५,९३६,०३६.७७

गैर वासलात क्षेत्र			
रद्द गर्न सकिने प्रतिबद्धता			
बिल कलेक्सन			
फरवार्ड विनिमय सम्झौता दायित्वहरू			
वास्तविक परिपक्व मिति ६ महिनासम्म भएको प्रतीतपत्र (स्वदेशी प्रतिपक्ष)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ०-१)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ २)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ३-६)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ७)			
वास्तविक परिपक्व मिति ६ महिनाभन्दा बढी भएको प्रतीतपत्र (स्वदेशी प्रतिपक्ष)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ०-१)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ २)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ३-६)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ७)			
बड बोन्ड, कार्यसम्पादन जमानत र काउन्टर ग्यारेन्टी (स्वदेशी प्रतिपक्ष)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ०-१)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ २)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ३-६)			
विदेशी प्रतिपक्ष (ईसीए सेटिङ ७)			
प्रत्याभूति ९ गलमभचघचस्पल्लन० सम्बन्धित प्रतिबद्धता			
बैंकहरूबाट सुरक्षणको रूपमा प्रदान गरिएको जमानतहरू			
पुन खरिद सम्झौता, विकल्पसहित सम्पत्ति बिक्री (रिपो र रिभर्स रिपो सहित)			
अग्रिम भुक्तानी जमानत			
वित्तीय जमानत			
स्वीकार तथा दरपीठ			
भुक्तानी नगरिएको भाग तथ आंशिक भुक्तानी गरिएको शेयर तथा सुरक्षण			
रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (अल्पकालिन)	८४,९०५.४३	-	२०%
रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (दीर्घकालिन)	८४,९०५.४३	-	१६,९८१.०९





रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (दीर्घकालिन) आवश्यकता भन्दा १ प्रतिशत बढीमा सञ्चालित बैकसँग दाबी
अन्य सम्भावित दायित्वहरू
भुक्तान हुन बाँकी र जमानत दाबी
कूल(बी)

	८४,९०५.४३	-	-	८४,९०५.४३	१६,९८१.०९
कर्जा जोखिम (ए)+(बी)	१२,५७२,४१६.२८	२,१५२,८११.३०	६३६,३४२.०३	९,७८३,२६२.९६	५,९५३,०१७.८६
(Pillar II) मा समायोजन					
कर्जा जोखिमको लागि कूल (RWE)	१२,५७२,४१६.२८	२,१५२,८११.३०	६३६,३४२.०३	९,७८३,२६२.९६	५,९५३,०१७.८६

Credit Risk Mitigation (CRM) को लागि योग्य रकम

Credit exposures

वासलात भित्रको कारोबार

विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA rating -2)
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA rating -3)
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA rating -4-6)
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दाबी (ECA rating -7)

अन्य बहुपक्षिय विकास बैंकहरू उपरको दाबी

सार्वजनिक संस्था उपरको दाबी (ECA Rating 0-1)

सार्वजनिक संस्था उपरको दाबी (ECA Rating 2)

सार्वजनिक संस्था उपरको दाबी (ECA Rating 3-6)

सार्वजनिक संस्था उपरको दाबी (ECA Rating 7)

तोकिएको पूजीकोष कायम गर्ने स्वदेशी बैंक उपरको दाबी

तोकिएको पूजीकोष कायम नगर्ने स्वदेशी बैंक उपरको दाबी

विदेशी बैंक उपरको दाबी (ECA Rating 0-1)

विदेशी बैंक उपरको दाबी (ECA Rating 2)

विदेशी बैंक उपरको दाबी (ECA Rating 3-6)

विदेशी बैंक उपरको दाबी (ECA Rating 7)

तोकिएको पूजीकोषमा १ प्रतिशत भन्दा बढीले पूजीकोष कायम गर्ने SAARC क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दाबी

स्वदेशी संघ संस्थाहरू उपरको दावी (Unrated)		
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA Rating 0-1)		
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA Rating 2)		
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA Rating 3-6)		
विदेशी संघ संस्थाहरू उपरको दावी (ECA Rating 7)		
उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio) (भाखा ननाघेको)		
ग्रानुलारिटी सीमा बाहेक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा (Regulatory Retail Portfolio except for Granularity)	७७,७५९.७३	५५८,५८२.३०
आवासिय घरजग्गाबाट सूरीक्षत दावी		
आवासीय घरजग्गाबाट पुर्ण सूरीक्षत नभएको दावी		
आवासीय घरजग्गाबाट सूरीक्षत दावी (भाखा नाघेको)		
व्यापारिक घरजग्गाबाट सूरीक्षत दावी		
भूक्तानी अवधि समाप्त भईसकेको दावी (आवासीय घर जग्गाबाट सूरीक्षत दावी बाहेक)		
उच्च जोखिमयुक्त दावी		
स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीको सेयर र अन्य पुजीगत उपकरणमा भएको लगानी		
स्टक एक्सचेन्जमा सुचीकृत नभएको कम्पनीको सेयर र अन्य पुजीगत उपकरणमा भएको लगानी		
अन्य सम्पत्ति		
जम्मा (क)	७७,७५९.७३	५५८,५८२.३०
वासलात बाहिरको कारोबार		
अग्रिम विनिमय सम्झौता		
६ महिनाभन्दा कम अवधिको प्रति-पत्र स्वदेशी कारोबार पक्ष		
विदेशी कारोबार पक्ष (counter party) (ECA 0-1)		
विदेशी कारोबार पक्ष (counter party) (ECA 2)		
विदेशी कारोबार पक्ष (counter party) (ECA 3-6)		
विदेशी कारोबार पक्ष (counter party) (ECA 7)		
६ महिनाभन्दा बढी अवधिको प्रति-पत्र स्वदेशी कारोबार पक्ष		
विदेशी कारोबार पक्ष (counter party) (ECA 0-1)		
विदेशी कारोबार पक्ष (counter party) (ECA 2)		
विदेशी कारोबार पक्ष (counter party) (ECA 3-6)		





विदेशी कारोबार पक्ष (counter party) (ECA 7)
विड वण्ड, परफरेन्स वण्ड, काउण्टर ग्यारेण्टी स्वदेशी कारोबार पक्ष
विदेशी कारोबार पक्ष (counter party) (ECA 0-1)
विदेशी कारोबार पक्ष (counter party) (ECA 2)
विदेशी कारोबार पक्ष (counter party) (ECA 3-6)
विदेशी कारोबार पक्ष (counter party) (ECA 7)
प्रत्याभुति (Underwriting) सम्बन्धि प्रतिबद्धता
बैंकबाट सूरक्षणको रूपमा प्रदान गरिएका जमानतहरू
पूनः खरिद सम्झौता अन्तर्गतको कजा
अग्रिम भूक्तानी जमानत
वित्तीय जमानत
स्वीकार तथा दरीपठ (Acceptance and Endorsements)
भूक्तानी नगरिएको भाग तथा आंशिक भूक्तानी गरिएको सेयर तथा सूरक्षण
अपरिवर्त्य कर्जा प्रतिबद्धता छोटो अवधि
अपरिवर्त्य कर्जा प्रतिबद्धता लामो अवधि
अन्य सम्भावित दायित्वहरू
भूक्तानीको लागि दावी परेका जमानत बापतको संभावित दायित्व

जम्मा (ख)

कुल कर्जा जोखिम (क)(ख)

७७,७५९.७३

५५८,५८२.३०

५.३.४ संचालन जोखिम

विवरण	२०८१ आषाढ मसान्तको अधिल्ला वर्षहरू		
	२०७७/७८	२०७८/७९	२०७९/८०
खूद व्याज आमदानी	२४६,७३६.११	१८३,३४५.३०	३५१,५७६.२८
कमिशन तथा डिस्काउण्ट आमदानी	३२,५०५.३३	३३,९५२.६१	३३,९७४.११
अन्य संचालन आमदानी	१७६,११९.९७	११,८४८.०६	७,७०२.९१
सटही घटबढ आमदानी			
यस वर्षको थप व्याज मूलतवी हिसाव	१२,०५४.०८	५०,४००.१०	२१,८६४.९३
कूल आमदानी (क)	४६७,४१५.४९	२७९,५४६.०७	४१४,३१८.२३
तोकिएको प्रतिशत (ख)	१५%	१५%	१५%
तोकिएको प्रतिशतले हुने कूल आमदानी (ग)=(क)ह(ख)	७०,११२.३२	४१,९३१.९१	६२,१४७.७३
संचालन जोखिमको लागि आवश्यक पूँजी (घ)=(ग) को औषत	५८,०६३.९९		
जोखिम भार गुणक (Reciprocal of capital requirement) (ङ)	१०		
संचालन जोखिमको लागि जोखिम भारित रकम (च)=(घ)ह(ङ)	५८०,६३९.८९		

५.३.५ बजार जोखिम

वित्तीय संस्थाको विदेशी मुद्राको कारोबार नरहेकोले वित्तीय संस्थाको बजार जोखिम रहेको छैन ।

५.४ सञ्चालन इकाई जानकारी

५.४.१ सामान्य जानकारी

व्यापार क्षेत्रहरूको पहिचान लक्षित ग्राहक प्रोफाइल, उत्पादन र सेवाहरूको प्रकृति, भिन्न जोखिम र प्रतिफल, संगठन संरचना, आन्तरिक व्यापार रिपोर्टिंग प्रणालीको आधारमा गरिएको छ । वित्तीय संस्थाका सञ्चालन इकाईहरू निम्न रहेका छन् :

क) व्यापारिक बैंकिङ्ग

कर्जा लगानी निक्षेप संकलनलाई बैंकिंग अन्तर्गत वर्गीकरण गरिएको छ । कर्जा लगानीबाट प्राप्त भएको शुल्क आमदानी, व्याज आमदानी यस शीर्षक अन्तर्गत पर्दछ । यो इकाईको खर्चतर्फ कर्जा दिनको लागि प्रयोग गरिएको निक्षेपको व्याज खर्च, व्यक्तिगत खर्च र सञ्चालन खर्चका साथै कर्जा नोक्सानी व्यवस्थासमेत समेटिएको छ ।

ख) ट्रेजरी

सरकारी बन्ड, ट्रेजरी बिल, फ्लेसमेन्ट, विभिन्न बैंक वित्तीय संस्थामा राखिएको मौज्दात र अन्य संस्थाहरूको सेयरमा लगानी भएका वित्तीय संस्थाको ब्यालेन्स यस अन्तर्गत पर्दछन् । बन्ड र बिलको व्याज आय, लाभांश आय, बैंक वित्तीय संस्थाबाट प्राप्त व्याज आय यस क्षेत्रको राजस्व वस्तु हो । यस इकाईको खर्चमा लगानी, व्यक्तिगत खर्च र परिचालन खर्चका लागि प्रयोग गरिएको निक्षेपहरूमा हुने व्याज खर्च र त्यस्ता लगानीहरूको लागि सिर्जना गरिएको नोक्सानको व्यवस्था समावेश छ ।

ग) कार्ड

कार्डबाट (डेडिट कार्ड बिक्री, मोबाइल र एसएमएस बैंकिङ्गको बिक्रीबाट प्राप्त हुने आय, ग्राहक सेवा शुल्कहरू यस क्षेत्रका आमदानीहरू हुन् । यस खण्डको खर्चमा कर्मचारी खर्च र संचालन खर्चहरू समावेश छन् ।

घ) विप्रेषण

विप्रेषणबाट प्राप्त हुने आय यस क्षेत्रका आमदानीहरू हुन् । यस खण्डको खर्चमा कर्मचारी खर्च र संचालन खर्चहरू समावेश छन् ।

ङ) अन्य

माथिका कुनै पनि इकाईमा समावेश हुन नसकेका आमदानी र खर्चहरू यस इकाई अन्तर्गत पर्छन् । सम्पत्तिको बिक्रीबाट प्राप्त हुने आमदानी, अन्य शुल्क र प्राप्त हुने कमिसनहरू यस इकाईका आमदानी वस्तुहरू हुन् । सामान्य व्यक्तिगत खर्च, सञ्चालन खर्च र सम्पत्तिका

५.४.२ इकाई अनुसारको नाफा नोक्सान र सम्पत्ति दायित्वको विवरण

रकम रु हजारमा

विवरण	कोसी	मधेस	बाग्मती	गण्डकी	लुम्बिनी	कर्णाली	सुदुर पश्चिम
बाह्य ग्राहकबाट आम्दानी	१८६,५७४.९५	१०२,६७३.५३	६३९,३६५.८४	७,४५१.३८	८१,७२२.६८	२२,३११.३३	५२,६५४.७१
अन्तर इकाई आम्दानी	-	-	-	-	-	-	-
खुद आम्दानी	१८६,५७४.९५	१०२,६७३.५३	६३९,३६५.८४	७,४५१.३८	८१,७२२.६८	२२,३११.३३	५२,६५४.७१
व्याज आम्दानी	१७८,८६४.८९	९९,४९५.११	५९७,७९२.३०	७,०७०.३२	७८,८१०.१२	२१,७९६.४०	५०,९७०.९७
व्याज खर्च	१२३,९१६.९७	२६,६५०.६९	५१३,६०५.३५	२१,१४१.५०	२४,२६१.५४	६,५८५.५१	१४,४३९.६३
खुद व्याज आम्दानी	५४,९४७.९३	७२,८४४.४१	८४,१०६.९४	(१४,०७१.१८)	५४,५४८.५९	१५,२१०.८९	३६,५३१.३३
हास कट्टी खर्च	२,३३८.४९	१,५९६.२७	३४,०३८.२६	३०९.७३	५५६.८७	१०१.११	१८३.२२
इकाई अनुसारको नाफा/नोक्सान	५२,६०९.४३	७५,२४८.१४	५०,०६८.६९	(१४,३८०.९१)	५३,९९१.७२	१५,१०९.७८	३६,३४८.११
कर्जा	१,५६३,९६५.३२	५८४,४२३.०२	४,२८०,८५५.८८	४५,४७४.४४	६९८,४१०.४१	१५२,५८२.०३	३६८,६०८.०२
निक्षेप	१,६९७,३०८.२३	५५८,९६७.१९	६,५१६,७४८.०३	२८४,४२२.०८	३३६,८६६.६३	८६,२३८.८२	२२९,६२०.३९
सम्पत्तिमा परिशोधन	२०९,८६३.९३	६०,१४२.६१	४४३,१३१.५५	५७५.०८	१८८,७००.५२	३,४८५.३२	११,४८२.५८
इकाई सम्पत्ति	२,२४४,३५३.३२	७६४,७२९.९४	९,०४०,६७६.५८	२२७,१७५.९८	७१५,९०२.३५	१३३,४९२.६६	३१२,६०९.१३
इकाई दायित्व	२,२४४,३५३.३२	७६४,७२९.९४	७,७४९,७९२.८२	२२७,१७५.९८	७१५,९०२.३५	१३३,४९२.६६	३१२,६०९.१३

५.४.३ सञ्चालन इकाईको नाफा वा नोक्सान, सम्पत्ति र दायित्वको मापन

वित्तीय संस्थाले कारोबारको मुख्य क्षेत्रहरू सञ्चालनको प्रकृतिको आधारमा पहिचान गरेको छ जसले निर्णय प्रक्रियामा र स्रोतको परिचालनमा वित्तीय संस्थाको जोखिम व्यवस्थापन समितिलाई सहयोग पुऱ्याउँछ । यसले व्यवस्थापन क्षेत्रहरूको प्रदर्शन आकलन गर्न मद्दत गर्दछ ।

५.४.४ उल्लेख योग्य, इकाई अनुसारको आम्दानी, नाफा वा नोक्सान, सम्पत्ति र दायित्वको हिसाब मिलाउन

रकम रु हजारमा

आम्दानी	
उल्लेखयोग्य इकाईको लागि कुल आम्दानी	१,०९२,७५४.४२
अन्य आम्दानीहरू	
हटाइएको अन्तर इकाई आम्दानी	
ईकाई आम्दानी	१,०९२,७५४.४२
नाफा वा नोक्सान	
उल्लेखयोग्य इकाईको लागि कुल नाफा वा नोक्सान	२६४,९९४.९८
अन्य नाफा वा नोक्सान	
हटाइएको अन्तरइकाई नाफा	
वितरण नगरिएको रकम	
कर्मचारी बोनस	
आयकर दायित्व	
एनएफआरएस समायोजन	
कर अधिको नाफा	२६४,९९४.९८
सम्पत्ति	
उल्लेखयोग्य इकाईको लागि कुल सम्पत्ति	१३,४३८,९३९.९६
अन्य सम्पत्तिहरू	

वितरण नगरिएको सम्पत्ति	
कुल सम्पत्ति	१३,४३८,९३९.९६
दायित्व	
उल्लेखयोग्य इकाईको कुल दायित्वहरू	१२,१४७,९७६.२०
अन्य दायित्व	
वितरण नगरिएको दायित्व	
कुल दायित्वहरू	१२,१४७,९७६.२०

५.४.६ प्रमुख ग्राहकबारे जानकारी

एकैजना ग्राहकबाट कूल आम्दानीको १० प्रतिशत भन्दा बढी आम्दानी नाघेको छैन ।

५.५ सेयर विकल्प र सेयरमा आधारित भुक्तानी

वित्तीय संस्थासँग कर्मचारीलाई सेयर विकल्प दिने नीति छैन । यसैगरी, वर्षभरी वित्तीय संस्थाले सेयर जारी गरेर कुनै पनि भुक्तानी दिएको छैन ।

५.६ सम्भावित दायित्व र प्रतिबद्धता

५.६.१ आयकर दायित्व

वित्तीय संस्थाले आर्थिक वर्ष २०७१/७२ को लागि स्वयम् कर निर्धारण गरि आन्तरिक राजश्व विभागमा कर दाखिला गरेकोमा आन्तरिक राजश्व कार्यालयबाट अधिल्लो आ.व.बाट सारिएको सञ्चित नोक्सान कट्टी नहुने निर्णय गरियो रू ९.०१ करोड थप कर माग गरिएकोमा वित्तीय संस्थाले २०७६/०३/१६ प्रशासकिय पुनरावलोकनको लागि निवेदन दिएकोमा आन्तरिक राजश्व विभागबाट आन्तरिक राजश्व कार्यालयको निर्णयलाई नै सदर गर्दै २०७७/०२/३० मा निर्णय भएकोमा वित्तीय संस्थाले २०७७/०९/०५ मा राजश्व न्यायाधिरणमा पुनारावेदनको लागि निवेदन दिइएको र मिति २०७९/१२/२६ गते संस्थाको पक्षमा राजश्व न्यायाधिरणबाट निर्णय भएको । राजश्व न्यायाधिकरणबाट फैसला भएपश्चात् वित्तीय संस्थाले ठूला करदाता कार्यालयमा पुनः कर संशोधनको लागि पत्र दर्ता गरेकोमा सोको प्रक्रिया हालसम्म समाप्त नभएको । साथै आ.व. २०७५/७६ तथा २०७६/७७ को संशोधित करका सम्बन्धमा वित्तीय संस्थाले प्रशासकिय पुनरावलोकनको लागि आन्तरिक राजश्व कार्यालयमा निवेदन पेश गरेको । वित्तीय संस्थाले मध्यमस्तरीय करदाता कार्यालयबाट आर्थिक वर्ष २०६७- ६८ देखि २०७६-२०७७ सम्म Self Assessment अन्तर्गत पेश गरेको आयकर विवरणमा संशोधित कर निर्धारण आदेश प्राप्त गरेको छ ।

Self Assessment प्रक्रिया अन्तर्गत वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० सम्मको Income Tax Return मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता गरेको छ ।

५.६.२ सम्भावित दायित्व

वित्तीय संस्थाको सम्भावित दायित्वहरू निम्नानुसार रहेका छन् ।

विवरण	रकम रू
वितरण नगरिएको कर्जा सुविधाहरू	८४,९०५.४३
पूँजीगत प्रतिबद्धता	-
पट्टा (लीज) प्रतिबद्धता	
मुद्दा मामिला	
जम्मा	८४,९०५.४३

५.७ पट्टा (Lease) खर्च

वित्तीय संस्थाले प्रारम्भिक रूपमा सम्पत्ति प्रयोग गर्ने अधिकारलाई (Right of Use assets) पट्टा दायित्व रकम र वित्तीय संस्थाले गरेको कुनै प्रारम्भिक प्रत्यक्ष खर्चलाई मान्यता दिएको छ । सम्पत्ति प्रयोग गर्ने अधिकारलाई पट्टा अवधि भरिमा समदर बिधि प्रयोग गरि ह्यासकट्टी गरिएको छ । सम्पत्ति प्रयोग गर्ने अधिकारलाई लागतमा सञ्चित ह्यासकट्टी र सञ्चित क्षय नोक्सानी घटाई आएको रकममा पट्टा दायित्व पुनः मापन गर्दा आएको समायोजनलाई मिलाई मापन गरिन्छ ।

सम्पत्ति प्रयोग गर्ने अधिकार रकमको विवरण निम्नानुसार रहेको छ ।

सम्पत्ति प्रयोग गर्ने अधिकार	२०८०/८१ (रू.)
श्रावण १,२०८० मा	९६,६२६,८५८.४०
यस वर्षको थप	

हासकट्टी	२३,८३६,१५५.०१
कुल	७२,७९०,७०३.३९
पट्टा दायित्वलाई प्रारम्भमा लेखाङ्कन गर्दा पट्टा अवधिमा भुक्तान गर्नु पर्ने पट्टा दायित्वलाई वृद्धिशील कर्जा दरमा डिस्काउन्टिङ्ग गरिएको वर्तमान मूल्यमा गरिन्छ ।	
पट्टा दायित्व रकमको विवरणहरू निम्नानुसार रहेको छ ।	
सम्पत्ति प्रयोग गर्ने अधिकार	२०८०/८१ (रु.)
श्रावण १,२०८० मा	११०,२२६,०११.७३
यस वर्षको थप	
पट्टा अन्तर्गत व्याजको दायित्व	११,५९४,४४३.०७
यस वर्षको वास्तविक भुक्तानी	३१,८०४,७१४.९७
कुल	९०,०१५,७३९.८३
नाफा नोक्सान हिसाबमा सम्पत्ति प्रयोग गर्ने अधिकारको हकमा हासकट्टी रु. २३,८३६,१५५.०१ र पट्टा अन्तर्गतको दायित्वको हकमा व्याज रु. ११,५९४,४४३.०७ देखाईएको छ ।	

५.८ एकल ग्राहक संकेन्द्रण

वित्तीय संस्थाको आ.व. २०८०/८१ अन्त्यमा एकल ग्राहक संकेन्द्रण निम्नानुसार रहेको छ ।

रकम रु हजारमा

विवरण	कुल	एकल ग्राहक समुह रकम रु	प्रतिशत
कर्जा रकम	७,६९४,३१९.१२	१२५,०००.००	१.६२
निक्षेप	९,७१०,१७१.३७	६३९,८८०.४०	६.५९
वासलात बाहिरको कारोबार	-	-	-

५.९ कर्जा लगानी

वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कर्जा लगानी निम्नानुसार रहेको छ ।

रकम रु हजारमा

विवरण	कर्जा ग्राहक संख्या	कर्जा रकम
सुरु मौज्दात	५,०३७	६,६६५,२८८
अन्तिम मौज्दात	५,२६३	७,६९४,३१९

५.१० सम्बन्धित पक्ष प्रकटीकरण

नेपाल लेखा मापदण्ड (NAS 24) अन्तर्गतको आवश्यकता अनुसार वित्तीय संस्थाले निम्न लिखितहरूलाई सम्बन्धित पक्ष लेखाङ्कन गरेको छ ।

नाम	सम्बन्ध
गौरव बुढाथोकी	अध्यक्ष
डेकिन्द्र कुमार राई	सञ्चालक
कर्ण बहादुर राई	सञ्चालक
कल्पना खापुङ	सञ्चालक
नरेन्द्र कुमार अग्रवाल	सञ्चालक
नीलम बोहोरा	सञ्चालक

वित्तीय संस्थाका सञ्चालक श्री डेकिन्द्र कुमार राईले आफ्नो सञ्चालक पदबाट दिनु भएको राजिनामा सञ्चालक समितिको मिति २०८१/०४/१५ गते सम्पन्न ४९० औं बैठकले स्वीकृत गरेको छ ।

साथै, मिति २०८१/०४/१९ मा सम्पन्न सञ्चालक समितिको ४९१ औं बैठकले रिक्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि श्री युवराज राईलाई र रिक्त स्वतन्त्र सञ्चालक पदमा ४ वर्षको लागि श्री प्रविण भट्टराईलाई नियुक्त गरेकोमा निज प्रविण भट्टराईले मिति २०८१/०८/२३ गते दिनु भएको राजिनामा सोही मितिमा सम्पन्न सञ्चालक समितिको मिति २०८१/०८/२४ गते बाट लागु हुने गरी स्वीकृत गरेको र हाल स्वतन्त्र सञ्चालक पद रिक्त रहेको ।

वित्तीय संस्थाको सञ्चालक पदमा संस्थापक समुहबाट नियुक्त हुनु भएका सेयरधनी श्री कर्ण बहादुर राईले दिनु भएको राजिनामा सञ्चालक समितिले मिति २०८१/०७/१३ गते बाट लागु हुने गरी स्वीकृत गरेको र हालसम्म उक्त सञ्चालक पद रिक्त रहेको ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार घिमिरेले दिनु भएको राजीनामा २०८१ असोज २२ गतेबाट लागु हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको छ । साथै उक्त समय पश्चात् वित्तीय संस्थाको का.मु. प्रमुख कार्यकारी अधिकृतमा वित्तीय संस्थाको सहायक महाप्रबन्धक श्री मुकुन्द श्रेष्ठ रहनु भएको छ ।

हाल वित्तीय संस्थाको कम्पनी सचिव दिपक न्यौपाने रहनु भएको छ ।

५.११ सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतको भत्ता तथा सुविधाहरू

(क) सञ्चालक समिति सदस्यको भत्ता तथा सुविधाहरू

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालक समितिका सदस्यहरूलाई भुक्तानी गरिएको भत्ता तथा अन्य सुविधाहरू निम्नानुसार रहेको छ ।

विवरण	रकम रु
बैठक भत्ता	५४३,०००.००
सञ्चालक समितिको बैठक सम्बन्धी अन्य खर्च	१५५,५३७.७८
सञ्चालकलाई मोबाइल खर्च भुक्तानी	७२,०००.००
सञ्चालक साक्षरता कार्यक्रम वापतको खर्च	६५६,०२७.२८
अन्य उपसमिति बैठक भत्ता भुक्तानी	१४०,०००.००
सञ्चालक भ्रमण खर्च	८०,४५५.९१
जम्मा	१,६५२,०२०.९७

सञ्चालकहरूको दैनिक भ्रमण भत्ता प्रतिदिन रु ४,००० रहेको छ ।

(ख) प्रमुख कार्यकारी अधिकृतको भत्ता तथा सुविधाहरू

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार घिमिरेलाई आर्थिक वर्ष २०८०/८१ मा भुक्तानी गरिएको तलब भत्ताको विवरण निम्नानुसार रहेको छ ।

विवरण	रकम रु. मा
तलब	२,४००,०००.००
भत्ता	२,५५३,२०५.३५
अन्य	-
कुल रकम	४,९५३,२०५.३५

- प्रमुख कार्यकारी अधिकृतलाई चालक र इन्धनसहितको सवारी साधन उपलब्ध गराइएको छ ।

५.१२ संस्थापकलाई दिइएको कर्जा सापट

वित्तीय संस्थाले आर्थिक वर्षभरी संस्थापकलाई कुनै पनि प्रकारको कर्जा दिएको छैन ।

५.१३ गाभ्ने र गाभ्ने (Merger and Acquisition)

यस वर्षमा कुनै मर्जर तथा प्राप्ति कारोबार भएको छैन ।

५.१४ समावेश नगरिएका संस्थाको अतिरिक्त प्रकटीकरण

यो वर्षमा वित्तीय विवरणमा समावेश गर्नुपर्ने तर समावेश नगरिएको कुनै संस्था छैन ।

५.१५ रिपोर्टिङ मिति पछिका घटनाहरू

वित्तीय संस्थाले रिपोर्टिङ अवधि सकिएपछि समायोजन वा गैर-समायोजन घटनाहरूको रूपमा योग्य तथा सम्भावित प्रभावपार्न सक्ने घटनाहरूको अनुगमन र विश्लेषण गरेको छ । सबै समायोजन घटनाहरू अतिरिक्त प्रकटीकरणको साथ विवरणमा समावेश गरिएको छ र गैर-समायोजन घटनाहरू सम्भावित वित्तीय प्रभाव सकेसम्म नोटमा खुलाइएको छ । १५ जुलाई २०२४ देखि यो वित्तीय विवरणमा हस्ताक्षर हुने बेलासम्म कुनै उल्लेख्य घटनाहरू भएका छैनन् ।

५.१६ अपलेखन भएको कर्जा विवरण

वित्तीय संस्थाले समीक्षा आर्थिक वर्षमा निम्नानुसारको कर्जा अपलेखन गरेको छ ।

ग्राहकको नाम	कर्जा प्रकार	खाता नं.	अपलेखन मिति	धितोको प्रकार	रकम रु
संजु कुमारी महतो	व्यक्तिगत कर्जा	००६०३१०००४४६५४०००००२	आ.व. २०८०/८१	जग्गा	२,८९९,३७२.६३
भवानी कृषि विकास कम्पनी प्रा.लि.	कृषि कर्जा	०१७३०२०००७९६६७०००००३	आ.व. २०८०/८१	जग्गा	१२,५६५,९८४.८३
भवानी प्रशोधन उद्योग प्रा.लि.	व्यापार कर्जा	०१७३०८०००८१७२००००००२	आ.व. २०८०/८१	जग्गा	१५,३४३,३२१.६५
सरिता शाह	गोर्खाज प्रोफेसनल कर्जा	००१०३५०००११२१५०००००२	आ.व. २०८०/८१	व्यक्तिगत जमानी	१,१५४,२७३.०४
राम तामाङ	गोर्खाज प्रोफेसनल कर्जा	००१०३५०००११६३००००००२	आ.व. २०८०/८१	व्यक्तिगत जमानी	१,७९८,०९४.३८
गणेश रायमाझी	गोर्खाज प्रोफेसनल कर्जा	००१०३५०००१०६३९००००००२	आ.व. २०८०/८१	व्यक्तिगत जमानी	१,६९७,६०८.९८
जीवन श्रेष्ठ	गोर्खाज प्रोफेसनल कर्जा	००१०३५०००११८३००००००२	आ.व. २०८०/८१	व्यक्तिगत जमानी	१,४४३,५५०.९८
प्रकाश बहादुर थापा	गोर्खाज प्रोफेसनल कर्जा	००१०३५०००१०७६७००००००२	आ.व. २०८०/८१	व्यक्तिगत जमानी	१,४३०,५०३.२५
शंकर बहादुर खड्का	गोर्खाज प्रोफेसनल कर्जा	००१०३५००००७७५८००००००२	आ.व. २०८०/८१	व्यक्तिगत जमानी	९९६,६२३.३५
कुल जम्मा					३९,०८९,३३३.०९

५.१७ धितोमा रहेको सम्पत्ति

वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा रकम रु ४,४६,७०,८१९.२५ मा राखिएको धितोको सम्बन्धमा कैफियत देखिइ हाल उक्त कर्जामा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरिसकिएको र उक्त कर्जा प्रवाहमा संलग्नहरूको पहिचान एवं आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा वित्तीय संस्थाले निवेदन दिए बमोजिम प्रहरी कार्यालयले प्रारम्भिक अध्ययन गरिरहेको छ ।

५.१८ प्रतिसेयर आम्दानी

इक्विटी सेयरधनीहरूको कमाईको आधारमा वित्तीय संस्थाले प्रति सेयर आम्दानीको मापन गर्छ । नेपाल एकाउन्टिङ मापदण्ड-३३ अनुसार प्रति सेयर आम्दानीको लागि सेयरलाई सम्बन्धित NAS को लागि भारत औसत नम्बरको रूपमा लिइन्छ ।

विवरण	यस वर्ष	गत वर्ष
खुद मुनाफा	४२,३७२,८५५	(२,३५९,४६०)
सेयर संख्या	८६,७९,९३८	८६,७९,९३८
प्रति सेयर आम्दानी	४.८८	(०.२७)

इक्विटी धनीहरूको हालको आम्दानीलाई कमजोर पार्ने सम्भावित साधारण सेयर नभएकाले प्रतिसेयर आधारभूत आम्दानी र प्रतिसेयर डाइलुटेड आम्दानी प्रस्तुत अवधिमा बराबर छन् ।

NAS ३३ को व्यवस्था अनुसार कम्पनीले गत वर्षको प्रतिसेयर आधारभूत आम्दानी (बीईपीएस) र प्रतिसेयर डाइलुटेड आम्दानी (डीईपीएस) लाई समानरूपमा समायोजन र पुर्नस्थापन गरेको छ ।

५.१९ प्रस्तावित वितरण (लाभांश र बोनस सेयर)

वित्तीय संस्थाले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

५.२० तिर्न बाँकी लाभांश

वित्तीय संस्थाले तिर्न बाँकी रहेको कुनै पनि लाभांश छैन ।

५.२१ निष्कृत कर्जा सम्पत्ति

वासलात तयार पार्दासम्म वित्तीय संस्थाको निष्कृत कर्जा सम्पत्तिको अनुपात १२.७३ प्रतिशत छ ।

विवरण	आ.व. २०८०/८१		आ.व. २०७९/८०	
	कुल कर्जा	कर्जा नोक्सानी व्यवस्था	कुल कर्जा	कर्जा नोक्सानी व्यवस्था
१. सक्रिय कर्जा	६,७१४,६१०.४०	१०९,५८८.१२	५,३८१,९०५.३०	८६,२३८.४४
१.१ असल कर्जा	५,९५१,११५.८६	७१,४१३.३९	४,९४२,०७६.२५	६४,२४६.९९
१.१.१ असल कर्जा (अन्य पुनरसंरचना/पुनरतालिकीकरण कोभिड सँग सम्बन्धित कर्जा बाहेक)				
१.१.२ असल कर्जा (पुनरसंरचना/ पुनरतालिकीकरण कोभिड सँग सम्बन्धित कर्जा)				
१.२ सुक्ष्म निगरानी कर्जा	७६३,४९४.५४	३८,१७४.७३	४३९,८२९.०४	२१,९९१.४५
२ निष्कृत कर्जा	९७९,७०८.७२	८०७,७९३.४८	१,२८३,३८२.४८	८५१,०२७.७७
२.१ पुनरसंरचना/पुनरतालिकीकरण कर्जा				
२.२ कमसल कर्जा	१५३,९७१.३९	३८,४९२.८५	३७३,५७५.२६	९३,३९३.८१
२.३ शंकास्पद कर्जा	११२,८७३.४०	५६,४३६.७०	३०४,३४६.५४	१५२,१७३.२७
२.४ खराब कर्जा	७१२,८६३.९३	७१२,८६३.९३	६०५,४६०.६९	६०५,४६०.६९
३. कुल कर्जा (१ + २)	७,६९४,३१९.१२	९१७,३८१.५९	६,६६५,२८७.७८	९३७,२६६.२१
४. कर्मचारी कर्जा	११४,४२२.८९		९७,६८४.२४	
५. असुल हुन बाँकी व्याज	९३,२६९.१०		१११,८७३.९९	
६. कुल जम्मा	७,९०२,०११.११	९१७,३८१.५९	६,८७४,८४६.०१	९३७,२६६.२१

निष्कृत कर्जाको अनुपात हरू :

कुल कर्जा सापटसँग निष्कृत कर्जा	१२.७३
खुद कर्जा सापटसँग निष्कृत कर्जा	२.५४

५.२२ जगेडा कोष

क) साधारण जगेडा कोष

वर्षभरी साधारण जगेडा कोषमा भएको गतिविधि यसप्रकार छन् :

सुरुवाति रकम	४१८,६०९,९९०
ऐन बमोजिम रुकमान्तर	१३,२६६,९५६
अन्तिम रकम	४३१,८७६,९४६ ८९

ख) लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको निर्देशन नं. ८/२०८० मा भएको व्यवस्था अनुसार वित्तीय संस्थाबाट सुचिकृत नभएका निम्न कम्पनीमा लगानी भएको प्रभु क्यापिटल लिमिटेड र नेपाल चलचित्र विकास कम्पनीमा गरिएको लगानीमा लगानी समायोजन कोष कायम गरिएको छ ।

विवरण	लगानी रकम रु	लगानी समायोजन कोष
प्रभु क्यापिटल लिमिटेड	१,५००,०००.००	१,५००,०००.००
नेपाल चलचित्र विकास कम्पनी	२,४९०.००	२,४९०.००
कुल	१,५०२,४९०.००	१,५०२,४९०.००

ग) कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोष

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८० को निर्देशन नं. ६/२०८० अनुसार कर्मचारीहरूको तालिम तथा दक्षता अभिवृद्धिका लागि गत आर्थिक वर्षको कुल तलव भत्ता खर्चको न्युनतम ३% रकम खर्च गर्न पर्ने प्रावधान रहेको छ । वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को लागि कर्मचारी दक्षता अभिवृद्धिमा खर्च गर्नु पर्ने रकम तथा खर्च गरेको रकमको विवरण निम्नानुसार रहेको छ ।

सुरुवाति रकम	२,५५६,३०९
--------------	-----------

यस वर्ष थप रकम रु	१,६२६,३१८
बाँकी रकम	४,१८२,६२७

चालु आर्थिक वर्षमा वित्तीय संस्थाले कर्मचारी तालिममा गरेको खर्च रु. १,५४५,८०३.५४ अघिल्लो आर्थिक वर्षको कुल तलव भत्ताको १.६१% रहेकोले कर्मचारी तालिम तथा कर्मचारी दक्षता अभिवृद्धि कोषमा नियमक निकायले तोकेकोभन्दा न्यून खर्च भएको रकम रु १,३३३,८७४.११ लाई कर्मचारी दक्षता अभिवृद्धि कोष खडा गरी राखेको छ ।

घ) सामाजिक उत्तरदायित्व कोष

चालु आर्थिक वर्षमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको लागि रु. ५,००० खर्च गरेको छ । गत वर्ष सम्मको सम्पूर्ण रकम खर्च भईसकेको साथै यस वर्ष वित्तीय संस्थाको मुनाफा नरहेकोले सामाजिक उत्तरदायित्व कोषमा कुनै पनि रकम सारेको छैन ।

सुरुवाति रकम	०
जगेडा कोषमा रकमान्तर	४२३,७२९
वर्षभरीको खर्च	५,०००
बाँकी रकम	४१८,७२९

ङ) नियमनकारी कोष

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नम्बर ४ अनुसार वित्तीय संस्थाले नियमनकारी जगेडा कोष निर्माण गरेको छ र उक्त जगेडा कोषमा वर्षभरी भएका गतिविधि निम्नानुसार छन् :

विवरण	गैह्र						कुल
	प्राप्त हुनु पर्ने ब्याज	बैंकिङ्ग सम्पत्तिमा नोक्सान	स्थगन कर सम्पत्ति	फेयर भ्यालु रिजर्भ	वीमाङ्कीक नोक्सान		
२०७५/७६ अन्तिम मौज्जात	३७,०९६,५६५	८८,५७९,०१९	१००,३१९,२३६	५४,०२२,०१०	४,३७६,३४७		२८४,३९३,१७७
थप	५७,१०२,६७३		२८,३७९,६४९				८५,४७४,३२२
फिर्ता		१०,९६७,२७२		४,३७६,३४७	५४,०२२,०१०		६९,३६५,६२९
२०७६/७७ अन्तिम मौज्जात	९४,१९९,२३९	७७,६११,७४७	१२८,६९०,८८५				३००,५०१,८७१
थप	-	-	-	-	-	-	-
फिर्ता	(१५,१३४,५२३)	(३७,८९७,१५२)	(४७,८१२,९४८)				(१००,८४४,६२३)
२०७७/७८ अन्तिम मौज्जात	७९,०६४,७१५	३९,७१४,५९५	८०,८७७,९३७				१९९,६५७,२४७
थप		११,३३४,५२४.३४	४७,८२६,९७७				५९,९६१,५००.९४
फिर्ता	२०,९४४,४६४						२०,९४४,४६४.००
२०७८/७९ अन्तिम मौज्जात	५८,१२०,२५०	५१,०४९,११९	१२८,७०४,९१४				२३७,८७४,२८३
थप	७,५२८,६९२.५८	२२१,४५८,४९२.६९	३०,३४६,२६४.१९				२५९,३३३,४४९.४६
फिर्ता							
२०७९/८० अन्तिम मौज्जात	६५,६४८,९४३.५७	२७२,५०७,६१२.०३	१५९,०५१,१७७.७९				४९७,२०७,७३३.३९
थप							
फिर्ता	२१,४५५,८५५.५६	२६,५३३,८२८.४८	१८,४७३,६१७.४५				६६,४६३,३०१.४९
२०८०/८१ अन्तिम मौज्जात	४४,१९३,०८८.०१	२४५,९७३,७८३.५५	१४०,५७७,५६०.३४				१४०,५७७,५६०.३४

५.२३ कर्मचारी बोनसको लागि व्यवस्था

वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा बोनस ऐन, २०३० ले गरेको व्यवस्था अनुसार रु ९,६३०,४३३.२८ कर्मचारी बोनस बापत छुट्टाएको छ ।

५.२४ कर्मचारी आवासको व्यवस्था

सेवाको सर्त अनुसार कर्मचारीहरूलाई आवास कर्जाको व्यवस्था गरिएको छ । कर्मचारीहरूलाई आवासको लागि छुट्टै आवास कोष खडा गरिएको छैन ।

५.२५ अन्तरिम वित्तीय विवरणहरू

नेपाल वित्तीय प्रतिवेदनमान तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नं ४ अनुसार समूहको अन्तरिम वित्तीय विवरणहरू तोकिएको समयवधि भित्र वैधानिक तथा कानूनी आवश्यकता अनुसार त्रैमासिक रूपमा प्रकाशित गरिएको छ ।

५.२६ कोभिड-१९ को प्रभाव कम गर्न प्रदान गरिएका छुटहरू

तालिका १कोभिड १९ सहूलियत कार्यान्वयन सम्बन्धमा

विवरण	२०८१ आषाढ मसान्त	
	संख्या	रकम रु
२०८१ आषाढ मसान्त देखि २०८१ साउन मसान्त सम्म प्राप्त हुनु पर्ने व्याज असुल भएको असल कर्जामा थप ०.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था	-	२३,१२९,३४२=०३
निर्माणाधीन अवस्थामा रहेको परियोजना तथा उद्योगको कर्जा भुक्तानी अवधि स्थगन ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्थासहित पुनरतालिकीकरण/पुनरसंरचना	-	-
कोभिड प्रभावहित ग्राहकलाई चालुपूँजी कर्जामा २० प्रतिशत थप कर्जा	-	-
कोभिड प्रभावहित ग्राहकलाई आवधिक कर्जामा १० प्रतिशत थप कर्जा	-	-
भुक्तानी म्याद समाप्त भएका २० प्रतिशत थप प्रवाहित कर्जाको ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्थासहित १ वर्ष भुक्तानी अवधि थप	-	-
भुक्तानी म्याद समाप्त भएका १० प्रतिशत थप प्रवाहित आवधिक कर्जाको ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्थासहित १ वर्ष भुक्तानी अवधि थप	-	-
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका, २०७९ को निर्देशन नं. २ को बुदाँ नं. ४१ बमोजिम कर्जा भुक्तानी अवधि २ वर्ष थप	-	-

तालिका २ पुनरकर्जा तथा व्यवसायिक निरन्तरण कर्जा सम्बन्धमा

विवरण	२०८१ आषाढ मसान्त	
	संख्या	रकम रु
पुनरकर्जा		

तालिका ३ सहूलियतपूर्ण कर्जा सम्बन्धमा

विवरण	२०८१ आषाढ मसान्त	
	संख्या	रकम रु
सहूलियतपूर्ण कर्जा	११०	२४८,९०९,०३५

अपरिष्कृत र परिष्कृत वित्तीय विवरणको तुलना

वित्तीय अवस्थाको विवरण	अपरिष्कृत वित्तीय विवरण अनुसार	लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार	फरक रकममा	प्रतिशत	फरक पर्नुको कारण
सम्पत्तिहरू					
नागद तथा नागद समान	२,०७८,७९०,६६७	१,६३१,८९४,९७१	४४६,८९५,६९६	२१.५०%	पुनरवर्गीकरण
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात र लिनुपर्ने	३७९,८२७,५५२	८२९,८२७,५५२	(४५०,०००,०००)	-११८.४७%	पुनरवर्गीकरण
बैंक तथा वित्तीय संस्थामा मौज्जात	-	-	-	-	
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	
अन्य व्यापारिक सम्पत्तिहरू	-	-	-	-	
वित्तीय संस्थालाई कर्जा सापटी	६७९,८४१,९३५	६७९,८४१,९३५	-	०.००%	थप कर्जा नोकसानी व्यवस्थाले
ग्राहकलाई कर्जा सापटी	६,३४०,०६४,५६९	६,३०४,७८७,५७६	३५,२७६,९९३	०.५६%	
लगानी सुरक्षण पत्र	९८८,८४३,३०९	९८८,८४३,३०९	-	०.००%	
कर सम्पत्ति	६८,२२६,८७९	३३,०९८,६०२	३५,१२८,२७७	५१.४९%	कर धरौटीको पुनरवर्गीकरणले
सहायक कम्पनीमा लगानी	-	-	-	-	
सम्बद्ध कम्पनीमा लगानी	-	-	-	-	
सम्पत्तिमा लगानी	३९०,४३४,५७७	३९०,४३४,५७७	(०)	०.००%	
सम्पत्ति तथा उपकरण	१७५,४६३,१८९	१५१,६२७,०३४	२३,८३६,१५५	१३.५८%	पट्टा सम्पत्ति समायोजन
साख तथा अमुर्त सम्पत्ति	२,९२९,७८५	२,९२९,७८५	(०)	०.००%	
स्थान कर सम्पत्ति	१६६,८७४,१६४	१४०,५७७,५६०	२६,२९६,६०३	१५.७६%	पट्टा सम्पत्ति समायोजन
अन्य सम्पत्तिहरू	२१,७७२,८६८	७८,४४३,६४७	(५६,६७०,७७९)	-२६०.२८%	कर धरौटीको पुनरवर्गीकरणले
जम्मा सम्पत्तिहरू	११,२९३,०७०,४९४	११,२३२,३०६,४९९	६०,७६३,९४५	०.५४%	
दायित्वहरू					
बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी	१८४,६३७,९८७	१८४,६३७,९८७	-	०.००%	
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	-	-	-	-	
व्युत्पन्न वित्तीय उपकरण	-	-	-	-	
ग्राहकबाट निक्षेप	९,५२५,५३३,३८२	९,५२५,५३३,३८२	-	०.००%	
सापटी	-	-	-	-	



कर दायित्वहरू	-	-	-	
व्यवस्थाहरू	-	-	-	
स्थगन कर दायित्व	-	-	-	
अन्य दायित्वहरू	१८२,९९७,१०७	१६६,८९७,९८१	१६,०९९,१२५	पट्टा दायित्व समायोजन ८.८०%
जारी गरिएको ऋण पत्र	-	-	-	
सुरक्षण नराखिएको सहायक आवधिक	-	-	-	
जम्मा दायित्वहरू	१,८९३,१६८,४७६	१,८७७,०६९,३५०	१६,०९९,१२५	०.१६%
इक्विटी				
सेयर पूँजी	८६७,९९३,८००	८६७,९९३,८००	-	०.००%
सेयर प्रिमियम	२२,३९९,२७२	२२,३९९,२७२	-	०.००%
संचित मुनाफा	(५०७,४५६,३५९)	(५०७,२८७,५४१)	(१६८,८१८)	लेखापरीक्षण समायोजनले ०.०३%
जगेडा कोष	१,०१६,९६५,३०५	९७०,१३१,६६८	४४,८३३,६३७	लेखापरीक्षण समायोजनले ४.४१%
कुल इक्विटी	१,३९९,९०२,०१८	१,३५५,२३७,१९९	४४,६६४,८१९	३.१९%
कुल दायित्व र इक्विटी	११,२९३,०७०,४९४	११,२३२,३०६,५४९	६०,७६३,९४५	०.५४%
नाफा वा नोक्सानको विवरण				
ब्याज आमदानी	१,०३३,९३५,९०९	१,०३४,७२०,१०२	(७८,४,१९३)	निष्कृत्य कर्जाका ब्याज समायोजन -०.०८%
ब्याज खर्च	७१९,०१९,९८३	७३०,६०१,१८७	(११,५८१,२०४)	पट्टा दायित्वको ब्याज -१.६१%
खुद ब्याज आमदानी	३१४,९१५,९२६	३०४,११८,९१५	१०,७९७,०११	३.४३%
शुल्क तथा कमिसन आमदानी	४६,३८४,४८७	४८,१५५,७०६	(१,७७१,२१९)	पुनरवर्गीकरण -३.८२%
शुल्क तथा कमिसन खर्च	-	१,३३६,३४३	(१,३३६,३४३)	पुनरवर्गीकरण -
खुद शुल्क र कमिसन आमदानी	४६,३८४,४८७	४६,८१९,३६३	(४३४,८७६)	-०.९४%
खुद ब्याज, शुल्क र कमिसन आमदानी	३६१,३००,४१३	३५०,९३८,२७८	१०,३६२,१३५	२.८७%
खुद कारोबार आमदानी	-	-	-	-
अन्य सञ्चालन आमदानी	३८,६४९,११९	९,८७८,६१३	२८,७७०,५०६	पुनरवर्गीकरण ७४.४४%
कुल सञ्चालन आमदानी	३९९,९४९,५३२	३६०,८१६,८९१	३९,१३२,६४१	९.७८%
ऋण र अन्य नोक्सानको लागि हानी/ (फिर्ता)	(५४,९०७,२८९)	(१९,८८४,६१९)	(३५,०२२,६७०)	लेखापरीक्षणको क्रममा कर्जा नोक्सानी व्यवस्थामा थप ६३.७९%
खुद सञ्चालन आमदानी	४५४,८५६,८२१	३८०,७०१,५०९	७४,१५५,३१२	१६.३०%





सञ्चालन खर्च	-					
कर्मचारी खर्च	१,९२७,५९७	१,९२७,५९७	१,९२७,५९७	१,९२७,५९७	१,९२७,५९७	माथिको प्रभावले बोनसमा आएको परिवर्तन
अन्य सञ्चालन खर्च	३३,०९८,२४३	३३,०९८,२४३	३३,०९८,२४३	३३,०९८,२४३	३६.६६%	घरभाडा समायोजन
ह्यासकट्टी र परिशोधन	(२३,८३६,१५५)	(२३,८३६,१५५)	(२३,८३६,१५५)	(२३,८३६,१५५)	-१५.५.९२%	पट्टा सम्पत्तिको ह्यास कट्टी
सञ्चालन नाफा	६२,९६५,६२७	६२,९६५,६२७	६२,९६५,६२७	६२,९६५,६२७	३३.८४%	
गैर सञ्चालन आम्दानी	५,९८६,५६१	५,९८६,५६१	५,९८६,५६१	५,९८६,५६१	६५.५१%	पुनरवर्गीकरण
गैर सञ्चालन खर्च	३९,२३५,९७७	३९,२३५,९७७	३९,२३५,९७७	३९,२३५,९७७	०.९१%	
आयकर अघिको नाफा	१५,७३६,२०५	१५,७३६,२०५	१५,७३६,२०५	१५,७३६,२०५	४४.०७%	
आयकर खर्च						
यस आव. को कर	४६,६८७,८२६	४६,६८७,८२६	४६,६८७,८२६	४६,६८७,८२६	४०.५६%	माथिको प्रभावले कर दायित्वमा आएको परिवर्तन
स्थगित कर	१६,९११,६३७	१६,९११,६३७	१६,९११,६३७	१६,९११,६३७	-	लेखापरीक्षण समायोजन
यस आव. को नाफा	१०८,९३८,२६२	१०८,९३८,२६२	१०८,९३८,२६२	१०८,९३८,२६२	६१.१०%	

प्रमुख वित्तीय परिसूचकहरू

विवरण	सूचकाङ्क	आव. २०७६/७७	आव. २०७७/७८	आव. २०७८/७९	आव. २०७९/८०	आव. २०८०/८१
१. खुद नाफा/कुल आम्दानी	प्रतिशत	(८.३५)	१०.७९	(४२.४४)	(०.२१)	३.८७
२. प्रति शेयर आम्दानी	रकम	(९.१६)	१२.००	(४०.३२)	(०.२७)	४.८८
प्रति शेयर आधारभुत आम्दानी	रकम	(९.१६)	१२.००	(४०.३२)	(०.२७)	४.८८
प्रति शेयर डाइलुटेड आम्दानी	रकम	१२१.००	१,२५०.००	४७३.००	५६०.००	७२०.००
३. प्रति शेयर बजार मूल्य	अनुपात	(१३.२१)	१०४.१४	(११.७३)	(२,०६०.१२)	१४७.४९
४. मूल्य आम्दानी अनुपात (PE Ratio)	प्रतिशत	-	-	-	-	-
५. शेयर पुँजीमा लाभार्श (बोनस सहित)	प्रतिशत	-	-	-	-	-
६. शेयर पुँजीमा नगद लाभार्श भुक्तानी	प्रतिशत	१३.९९	११.१८	१०.४३	१४.९९	१३.४५
७. व्याज आम्दानी/कर्जा तथा सापट	प्रतिशत	५५.२२	५६.९८	५३.९१	५७.७८	६२.६१
८. कर्मचारी खर्च/कुल सञ्चालन खर्च	प्रतिशत	१.६४	१.६२	७.१२	८.९३	७.५२
९. कुल निक्षेप तथा सापटीमा व्याज खर्च						

१०. सटही घटबढ आम्दानी/ कुल आम्दानी	प्रतिशत	-	-	-	-	-
११. कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	-	१२.७७	-	-	६.३५
१२. खुद नाफा/कर्जा सापट	प्रतिशत	(१.३६)	१.६२	(५.१७)	(०.०४)	०.५५
१३. खुद नाफा/कुल सम्पत्ति	प्रतिशत	(०.९१)	१.०३	(३.५६)	(०.०२)	०.३८
१४. कुल कर्जा/निक्षेप	प्रतिशत	७९.९८	७०.४१	८३.०२	८०.२५	७९.२४
१५. कुल सञ्चालन खर्च/ कुल सम्पत्ति	प्रतिशत	२.३६	२.२९	२.४४	२.४८	२.२९
१६. पुँजीकोषको पर्याप्तता						
क) प्राथमिक पुँजी	प्रतिशत	१३.५१	१६.२८	११.१३	९.१३	१०.१३
ख) पुरक पुँजीमा	प्रतिशत	१.१९	०.९९	०.९८	१.२५	१.४१
ग) कुल पुँजीकोष	प्रतिशत	१४.७०	१७.२७	१२.११	१०.३९	११.५४
१७. तरलता	प्रतिशत	३५.००	३१.२६	३२.९५	३१.५९	३१.४७
१८. निष्कृय कर्जा/ कुल कर्जा	प्रतिशत	८.८२	१०.९१	१३.९१	१९.२५	१२.७३
१९. आधार दर	प्रतिशत	१०.६९	९.४०	११.९३	१२.१३	१०.२९
२०. व्याज दर अन्तर	प्रतिशत	६.०२	४.५१	४.८६	४.५७	४.५५
२१. बुक नेटवर्थ	रकम	१,३५६,४५७,९१२.००	१,३५६,४१८,७०४.००	१,२६२,७८१,७६५.९४	१,३०६,६६३,४१३.५४	१,३५०,६३५,८४३.११
२२. कुल शेयर	संख्या	८,६७९,९३८.००	८,६७९,९३८.००	८,६७९,९३८.००	८,६७९,९३८.००	८,६७९,९३८.००
२३. कुल कर्मचारी	संख्या	१९७.००	२१०.००	२०९.००	२०८.००	१९८.००
२४. अन्य						
प्रति कर्मचारी व्यापार(रु लाखमा)		२७७.९५	२६९.९९	३९०.२७	३९७.४२	८७९.०१
कर्मचारी खर्च/कुल आम्दानी		१२.०१	१३.६८	१५.७१	१२.४०	१४.७२





नेपाल राष्ट्र बैंक
वित्तीय संस्था सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
बालुवाटार, काठमाडौं
फोन नं.: ०१-४४१२२०७
Site: www.nrb.org.np
Email: nrbfsd@nrb.org.np
फोक्स: ७३

पत्र संख्या: वि.सं.सु.वि./गैरस्थलगत/गोर्खाज/०८१/८२
च.नं.: १८४

मिति : २०८१/०९/०५

श्री गोर्खाज फाइनेन्स लिमिटेड,
डिल्लीबजार, काठमाण्डौ ।


विषय: वार्षिक वित्तीय विवरण प्रकाशन सम्बन्धमा ।

महाशय,

त्यस संस्थाले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा अन्य प्रतिवेदनहरूका आधारमा गैरस्थलगत सुपरिवेक्षण गर्दा देखिएका कैफियतहरूका सम्बन्धमा देहाय बमोजिमका निर्देशनहरू शेरघनीहरूको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्ने गरी संस्थाको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण, नाफा वा नोक्सानको विवरण, विस्तृत आयको विवरण (Statement of Comprehensive Income), नगद प्रवाह विवरण, इन्विटीमा भएको परिवर्तनको विवरण, सोसंग सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षकको प्रतिवेदन लगायतका वार्षिक वित्तीय विवरणहरू साधारणसभा प्रयोजनको लागि प्रकाशन गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु ।

- (क) कर्जा प्रवाह पश्चात अनिवार्य रूपमा कर्जा सदुपयोगिताको सुनिश्चितता गर्नुहुन ।
- (ख) गैर बैकिङ सम्पत्ति धिक्री तथा खराब कर्जा असुल उपर गर्नेतर्फ सजग रहनुहुन ।
- (ग) निष्क्रिय कर्जा अनुपातलाई क्रमिक रूपमा घटाउने सम्बन्धमा समयबद्ध कार्ययोजना बनाई कार्य गर्नुहुन ।
- (घ) कर्जा प्रवाह र व्यवस्थापन, ग्राहक पहिचान (KYC), संस्थागत सुशासन, अनुपालना, सूचना प्रविधि लगायतका विषयमा आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा यस बैंकबाट आल्याएका कैफियतहरू पुनः नदोहोरिने व्यवस्था गर्नुहुन ।

भवदीय,


(अमृत बहादुर बृहथोकी)

उप-निर्देशक

बोधार्थ:

१. श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
२. श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभाग, कार्यान्वयन इकाई-५ ।

आर्थिक वर्ष ८०/८१ को वित्तीय विवरण प्रकाशनको सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशनहरू उपर वित्तीय संस्थाको प्रतिक्रिया ।

निर्देशन नं. क सम्बन्धमा : निर्देशन बमोजिम गरिनेछ ।

निर्देशन नं. ख सम्बन्धमा : निर्देशन बमोजिम गरिनेछ ।

निर्देशन नं. ग सम्बन्धमा : निर्देशन बमोजिम गरिनेछ ।

निर्देशन नं. घ सम्बन्धमा : निर्देशन बमोजिम गरिनेछ ।



गोर्खाज फाइनेन्स लिमिटेड

प्रस्तावित नियमावली संशोधन तीनमहले

क्र.सं.	हालको व्यवस्था	संशोधित व्यवस्था	परिवर्तन गर्नुको कारण
१	नियम ३१(ख) समितिको बैठकमा उपस्थित भए बापत समितिका अध्यक्षलाई रु ६,०००/- (रु छ हजार मात्र) तथा सञ्चालकलाई ५,०००/- (रु पाँच हजार मात्र) बैठक भत्ता उपलब्ध गराइनेछ ।	नियम ३१(ख) समितिको बैठकमा उपस्थित भए बापत समितिका अध्यक्ष तथा सञ्चालकलाई रु १/- (रु एक रुपैया मात्र) बैठक भत्ता उपलब्ध गराइनेछ ।	वित्तीय संस्था संचिति मुनाफामा गएर लाभांश वितरण नगरेसम्म बैठक भत्ता नलिने निर्णय सञ्चालकहरूले गरे बमोजिम
२	नियम ३१(घ) अन्य सुविधामा: संचालकहरूलाई मोबाइल/टेलिफोन सुविधा बापत मासिक रु १,००० (अक्षरपी रु एक हजार मात्र) उपलब्ध गराइनेछ ।	नियम ३१(घ) अन्य सुविधामा: संचालकहरूलाई मोबाइल/टेलिफोन सुविधा बापत मासिक रु १ (अक्षरपी रु एक मात्र) उपलब्ध गराइनेछ ।	वित्तीय संस्था संचिति मुनाफामा गएर लाभांश वितरण नगरेसम्म बैठक भत्ता नलिने निर्णय सञ्चालकहरूले गरे बमोजिम

शाखा कार्यालय सम्बन्धी विवरण

क्र.सं.	शाखा कार्यालय	ठेगाना	शाखा प्रबन्धक	सम्पर्क नं.
१	डिल्लीबजार शाखा	डिल्लीबजार, काठमाडौं	सुसिल कोइराला	९८५१३१४२०३
२	बौद्ध शाखा	बौद्ध, काठमाडौं	निलम राई	९८५१११३७०३
३	दमक शाखा	दमक, भापा	रजिन राई	९८४२६५०५१०
४	धरान शाखा	धरान, सुनसरी	जीवन कुमार राई	९८४२१६८२६०
५	न्युरोड शाखा	न्युरोड, काठमाडौं	नरेस लाल जोशी	९८५१२०७५३६
६	इटहरी शाखा	इटहरी, सुनसरी	धिरज गुरुङ	९८४५०५०२३०
७	बिर्तामोड शाखा	बिर्तामोड, भापा	नोमिता थापा	९८४४६११८५६
८	पाटन शाखा	पाटन, ललितपुर	सुनिता राई	९८४२०५७९६३
९	नारायणगढ शाखा	नारायणगढ, चितवन	प्रकाश पन्त	९८५०११९५५
१०	भक्तपुर शाखा	सूर्यविनायक, भक्तपुर	प्रमिला चौलागाई	९८५१०६०९१४
११	जनागाल शाखा	बनेपा, काभ्रे	शोभा बज्राचार्य	९८४३०५५९३३
१२	रवि शाखा	रवि पाँचथर	नगेन्द्र लावती	९८०७९४५५९८
१३	चौमाला शाखा	चौमाला, कैलाली	गोपाल पनेरु	९८४८६२४०६२
१४	बिजौरी शाखा	बिजौरी, दाङ	अजय चौधरी	९८६८६३५८१८
१५	लखनचोक शाखा	लखनचोक, रूपन्देही	राम प्रसाद लोहागुन	९८५००४१८७९
१६	भेडेटार शाखा	भेडेटार, धनकुटा	सुमन सुब्बा	९८४२०३५२९४
१७	छप्रादी शाखा	छप्रादी, सिराहा	आशा राम साह	९८१३३०७२२४
१८	पोखरा शाखा	पोखरा, कास्की	सुन्दर पोखरेल	९८४६२३८७२६
१९	भोजपुर शाखा	भोजपुर	सुरज राई	९८१३८१२३०७
२०	सुर्खेत शाखा	विरेन्द्रनगर, सुर्खेत	तप बहादुर खड्का	९८४९१२३१५९
२१	नेपालगञ्ज शाखा	नेपालगञ्ज, बाँके	रोहित चन्द	९८६०६५१२४२
२२	विरगञ्ज शाखा	विरगञ्ज, पर्सा	शान्ति सिंह	९८६००८१५३७
२३	गोग्गु शाखा	गोग्गु, काठमाडौं	निरोज महर्जन	९८०१०१८६२०
२४	बेल्तार शाखा	बेल्तार, उदयपुर	रेणुका मगर	९८६२०६३४७९
२५	हेटौडा शाखा	हेटौडा, मकवानपुर	राजन शिल्पकार	९८४५१०४७३४
२६	बरहथवा शाखा	बरहथवा सर्लाही	दिलिप कुमार मण्डल	९८४४१०७६१२
२७	कोटेश्वर एक्स्टेन्सन काउण्टर	कोटेश्वर, काठमाडौं	प्रशान्ता सुब्बा	९८४९७१५३२८



व्यवस्थापन समूह



मुकुन्द श्रेष्ठ
का. मु. प्रमुख कार्यकारी अधिकृत



ज्ञानेन्द्र इबाहाड
बरिष्ठ प्रबन्धक



दिपक न्योपाने
बरिष्ठ प्रबन्धक
कम्पनी सचिव

विभागिय प्रमुख



सुजन जोशी
सूचना प्रविधि



यान सिं राई
लेखा तथा वित्त



शम्भु राई
मानव संशाधन तथा सामान्य प्रशासन



भरत थापा क्षेत्री
कर्जा असुली



रौशन कुमार सिंह
कानून



सहाना तुलाधर
अनुपालना



सुनिना मालाकार
ट्रेजरी




शान्ति थिड
केन्द्रिय सञ्चालन



सुबास राई
डि.पी. सेवा

Branch Network



Gurkhas Finance Ltd.
गोर्खाज फाइनान्स लि.

(नेपाल राष्ट्र बैंकबाट "ग" वर्गको इजाजतपत्र प्राप्त संस्था)



Head Office
Charkhal Road, Dillibazar, Kathmandu
info@gurkhasfinance.com.np
www.gurkhasfinance.com.np
Call : 01 4537401